

# तरकारी खेती प्रविधि पुस्तक

(परिमार्जित संस्करण २०७६)

# तरकारी खेती प्रविधि पुस्तक

परिमार्जित संस्करण २०७६

## सम्पादन तथा परिमार्जन

अरुण काफ्ले, बरिष्ठ बागवानी बिकास अधिकृत  
डोलराज पाण्डे, बागवानी बिकास अधिकृत  
कर्ण बहादुर कठायत, बागवानी बिकास अधिकृत

## प्रकाशक

नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि विभाग

राष्ट्रिय आलु तरकारी तथा मसलाबाली विकास कार्यक्रम

तरकारीबाली विकास केन्द्र, खुमलटार

फोन : ०१५५२३१४१

प्रकाशन: ८०० प्रति

मुद्रण: स्काई प्रेस एण्ड ट्रेड लिङ्क प्रा.लि.

बिजुलीबजार, काठमाडौं (०१-४७८४२८३) ।

# विषयसूची

तरकारीको परिचय	१
नेपालमा प्रचलित केही तरकारीहरूको मौसमी खेती समय	३
उन्मोचन तथा पञ्जीकृत गरिएका तरकारीका जातहरूको विवरण	६
तरकारी बालीमा रोग र तिनका कारक तत्वहरू	८१
बेमौसमी तरकारी उत्पादन प्रविधि	८२
बेमौसमी तरकारी खेतीका तरिकाहरू	८३
खेती प्रविधि	८५
माटो, प्रांगारिक मल र कम्पोष्ट	८७
रासायनिक मलको परिचय, यसको महत्व र प्रयोग	९०
जग्गा तयारी र बाली व्यवस्थापन	९२
सिंचाई र निकास	९४
बाली संरक्षण	९६
नर्सरी व्यवस्थापन	१०६
बाली कटाई तथा बजार व्यवस्था	१११
करेशाबारीको लागि तरकारी बालीको छनौट	११५
तरकारी खेती प्रविधि	११९
काउली समूहका तरकारीबाली	११९
फल तरकारीबाली समूह	१२८
जरे तरकारीबाली समूह	१५३
गानो तरकारीबाली समूह	१६०
लहरे समूहका तरकारी बाली खेती प्रविधि	१६४
लहरे तरकारी वालीमा कलमी प्रविधि	१८८
कोसे तरकारीबाली समूह	१८९
सागपात तरकारीबाली समूह	१९७
तरकारी छनौट गर्ने, तयार गर्ने तथा ब्लान्चिङ गर्ने	२०५
कौसी तरकारी खेती प्रविधि	२०९
सन्दर्भ सामाग्री	२१७



## तरकारीको परिचय

तरकारी क्षारिय खाना भएकोले, माछा, मासु र अम्लिय खानाबाट हुने विकार हटाउन यसले महत्वपूर्ण भूमिका खेल्दछ। तरकारी बालीले शरीरका लागि आवश्यक कार्बोहाइड्रेट, प्रोटीन, भिटामिन तथा खनिज पदार्थ उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्दछन्, जस्तै गोलभेंडा, भाण्टा, काँक्रो, तर्बुजा, खर्बुजा जस्ता फल तरकारीले भिटामिन तथा खनिज, भटमास, सिमीले प्रोटीन प्रदान गर्दछन्।

तालिका : विभिन्न पोषकतत्व, उपलब्ध हुने तरकारी तथा तिनीहरूको भूमिका

पौष्टिक तत्व	भूमिका	प्राप्त हुने मुख्य तरकारी श्रोत
१. प्रोटीन	प्रोटीनले हाम्रो शरीरको बृद्धि विकास र कोष निर्माणमा मुख्य भूमिका खेल्दछ। प्रोटीनको कमि भए दुब्लाउने, नबढ्ने, तौल घट्ने, रगत कम हुने र विभिन्न रोग लागि रहने हुन्छ।	काउली, चुकन्दर, केराउ, भटमास, परवल, आलु, प्याज, सिमी, भेडेंखुर्सानी, करेला, पिँडालु, जिरीको साग, ब्रोकाउली, लसुन, बोडी, खुर्सानी, रामतोरिया, चम्सुर, लट्टेसाग, ग्याँठगोभी, स्क्वास फर्सी, बकुल्ला, भण्टा, कुरिलो।
२. भिटामिन (ए)	यो भिटामिन आँखाको लागि अति महत्वपूर्ण छ। यसको अभावमा रतन्धो (राती आँखा नदेख्ने) आँखा रातो भई पोल्ने, पाचन तथा स्वाशनली कमजोर हुने मृगौला तथा मुत्रथैलीमा पत्थर जम्ने आदि रोग लाग्दछ। शरीर सुक्दै जान्छ। केटाकेटीहरू बढ्न सक्दैनन्।	रायोसाग, लट्टेसाग, काउली, केराउ, धिरौला, पालुङ्गो, बन्दा, सिमी, भेडेंखुर्सानी, जुकेनी फर्सी, खर्बुजा, जिरीको साग, धनियाँ, ब्रोकाउली, भटमास, खुर्सानी चिचिण्डा, तर्बुजा, चम्सुर, गाजर, रामतोरिया, भण्टा।
३. भिटामिन (बी)	शरीर बृद्धि, विकास, तन्दुरुस्ती र सन्तान उत्पादनको लागि नभै नहुने भिटामिन हो। यो भिटामिनको कमिमा रुची कम हुने, वजन घट्ने, हातगोडा चिसो हुने, बेरी बेरी भन्ने रोग लाग्दछ। जीउ गल्ने र थकाई लाग्ने हुन्छ।	पालुङ्गो, मेथीसाग, काउली, मुला, केराउ, गोलभेंडा, परवल, आलु, जिरीको साग, बन्दा, सलगम, सिमी, भण्टा, करेला, तर्बुजा, तरुल, धनियाँ, लसुन, ब्रोकाउली, गाजर भटमास, भेडेंखुर्सानी, जुकेनी फर्सी, सखरखण्ड, पिँडालु, याज, ग्याँठगोभी, चुकन्दर, तनेबोडी, लौका, सिमलतरुल, रामतोरिया।
४. भिटामिन (सी)	भिटामिन सी को कमि भएमा पिँजाबाट रगत आउने, ओठ फुट्ने, दाँत कमजोर हुने, जीउमा कट्ला पर्ने, लक्षण देखा पर्दछ। स्क्वी रोग लाग्ने र रुघा लाग्ने हुन्छ।	रायोसाग, लट्टेसाग, काउली, मुला, गोलभेंडा, करेला, आलु, पालुङ्गो, बन्दा, सलगम, भेडेंखुर्सानी, परवल, सखरखण्ड, धनियाँ, ब्रोकाउली, चुकन्दर, खुर्सानी, तर्बुजा, मेथीसाग, सजिवन, केराउ।

पौष्टिक तत्व	भूमिका	प्राप्त हुने मुख्य तरकारी श्रोत
५. फलाम तत्व	यसले हाम्रो शरीरको हिमाग्लोबिन तत्व बन्न मद्दत गर्छ। यसको अभावमा रगत कम हुने रक्तअल्पता (एनिमिया) भन्ने रोग लाग्दछ।	रायोसाग, स्वीसचार्डसाग, मेथीसाग, गाजर, बोडी, भेडेखुर्सानी, परवल, तर्बुजा, जिरीकोसाग, धनियाँ, केराउ, तनेबोडी, खुर्सानी, काँक्रो, पालुङ्गो, काउली, भटमास, बकुल्ला, रामतोरिया, धिरौला, चम्सुर, लट्टेसाग, प्याज, सिमी, करेला।
६. क्याल्सियम तत्व	यसको अभावमा हाड कमजोर हुने, खुट्टा बाङ्गिने, दाँत कमजोर हुने र रिकेट तथा ओस्टीमोलेसिया जस्ता रोग लाग्दछ। काटेको ठाउँमा रगत जम्न ढिला हुन्छ।	रायोसाग, चम्सुर, काउली, मुला, केराउ, बोडी, भेडेखुर्सानी, काँक्रो, जिरीको साग, लट्टेसाग, ब्रोकाउली, गाजर, तनेबोडी, प्याज, गोलभेंडा, फर्सी, पालुङ्गो, ग्याँठगोभी, चुकन्दर, सिमी, स्कूस, भण्टा, जुकेनी फर्सी, स्वीसचार्ड, धनियाँ।
७. फोस्फोरस तत्व	हड्डी बन्नमा मद्दत गर्छ। यो तत्व कमि भएमा शारीरिक कोसा तथा तन्तुहरूको बृद्धि रोकिन्छ र शारीरिक शक्ति कम हुन्छ।	रायोसाग, धनियाँ, काउली, मुला, केराउ, गोलभेंडा, लौका, परवल जिरीकोसाग, बन्दा, सलगम, सिमी, भेडेखुर्सानी, धिरौला, आलु, पालुङ्गो, मेथीको साग, ब्रोकाउली, गाजर, तनेबोडी, खुर्सानी, करेला, सखरखण्ड, लट्टेसाग, जुकेनी फर्सी, बकुल्ला, रामतोरियो, प्याज, स्कूस, लसुन, स्वीसचार्ड, ग्याँठगोभी चुकन्दर।
८. कार्वोहाइड्रेड	शरीरलाई शक्ति प्रदान गर्ने मुख्य श्रोत हो। कार्वोहाइड्रेड बढि भएमा बोसोमा बदलिई, शरीरमा संचित हुन्छ र शरीर बढि मोटाउँछ।	मुला, केराउ, फर्सी, तरुल, गाजर, सिमी, सखरखण्ड, सलगम, बोडी, पिँडालु, प्याज, सजिवन, आलु।

उपरोक्त वर्गिकरण प्रति १०० ग्राम ताजा तरकारीबाट प्राप्त हुने पोषक तत्वमा आधारित छ। शारीरिक प्रक्रिया संचालन, शारीरिक बृद्धि, सम्बर्धन र रोगबाट बचाव गर्न एकजना स्वस्थ वयस्क मानिसलाई सालाखाला निम्न अनुपातमा विभिन्न पौष्टिक तत्वहरू प्रति दिन निम्न मात्रामा आवश्यकता पर्दछ। तर कामको प्रकृति र व्यक्तिको उमेर र अवस्था अनुसार यी मात्रामा केही फरक पर्दछ।

१. कार्वोहाइड्रेड - कामको प्रकृति अनुसार ५००-१००० ग्राम सम्म
२. प्रोटिन - ५०-५५ ग्राम
३. खनिज वस्तु - ४००-५०० मिलिग्राम
४. भिटाभिन ए - ३०००-४००० माइक्रो ग्राम
५. भिटाभिन - २०-३० मिलिग्राम
६. भिटाभिन सी - ५०-६० मिलिग्राम
७. चिल्लो वस्तु - २०-५० ग्राम-शारीरिक अवस्था अनुसार।

कार्वोहाइड्रेड र चिल्लो वस्तु बाहेक अन्य पोषक तत्व पुरा गर्न प्रति दिन ३०० देखि ४५० ग्राम ताजा तरकारीको उपभोग गर्नुपर्छ। जसमध्ये १०० देखि १२५ ग्राम हरियो सागसब्जी, १२५-१५० ग्राम कन्दमूल तथा जरे तरकारी ७५-१०० ग्राम कोशे तरकारी र ५०-८० ग्राम फल तरकारी सेवन गर्नुपर्दछ।

## नेपालमा प्रचलित केही तरकारीहरूको मौसमी खेती समय

बाली	खेती गरिने महिनाहरू (रोप्ने/सानै र बाली लिने समय)			
	तराई क्षेत्र	बेंसी र खोंच क्षेत्र	मध्यपहाडी क्षेत्र	उच्चपहाडी क्षेत्र
१. काउली	भाद्र-असोज असोज-कार्तिक (माघ-फागुन) असार-साउन (भाद्र-असोज)	भाद्र-असोज (मंसिर-माघ) असोज-कार्तिक (माघ-फागुन) असार-साउन (भाद्र-असोज)	साउन-भाद्र (मंसिर-माघ) कार्तिक-मंसिर (फागुन-चैत्र) जेष्ठ-असार (साउन-असोज)	चैत्र-असार (साउन-कार्तिक) फागुन-वैशाख (भाद्र-कार्तिक)
२. बन्दा	असोज-मंसिर (पुष-फागुन) " असोज-कार्तिक (मंसिर-फागुन) "	असोज-मंसिर (पुष-फागुन) " असोज-मंसिर (मंसिर-फागुन) "	कार्तिक-मंसिर (माघ-चैत्र) " असोज-फागुन (मंसिर-वैशाख) फागुन- चैत्र (वैशाख-साउन)	माघ-वैशाख (असार-असोज) " फागुन-जेष्ठ (वैशाख-साउन) "
३. ब्रोकाउली	भाद्र-असोज (मंसिर-माघ) "	भाद्र-असोज (मंसिर-माघ) "	साउन-कार्तिक (कार्तिक-चैत्र) "	फागुन-वैशाख (साउन-असोज) "
४. ग्याँठ	भाद्र-असोज (मंसिर-माघ)	भाद्र-असोज (मंसिर-माघ)	साउन-कार्तिक (कार्तिक-फागुन)	फागुन-वैशाख (असार-असोज)
५. मुला	भाद्र-असोज (कार्तिक-पुष) " " साउन-भाद्र (असोज-कार्तिक) मंसिर-पुष (माघ-फागुन)	भाद्र-असोज (कार्तिक-माघ) " " साउन-भाद्र (असोज-कार्तिक) मंसिर-पुष (माघ-फागुन)	साउन-असोज (कार्तिक-फागुन) " " साउन-भाद्र (असोज-कार्तिक) मंसिर-पुष (फागुन-चैत्र)	वैशाख-असोज (साउन-कार्तिक) " " - - -
६. सलगम	असोज-कार्तिक (मंसिर-माघ)	भाद्र-असोज (कार्तिक-माघ)	साउन-असोज (कार्तिक-फागुन)	जेष्ठ-साउन (साउन-असोज)

बाली	खेती गरिने महिनाहरू (रोप्ने/साने र बाली लिने समय)			
	तराई क्षेत्र	बेंसी र खोंच क्षेत्र	मध्यपहाडी क्षेत्र	उच्चपहाडी क्षेत्र
७. गाजर	” ”	” ”	” ”	” ”
८. रायो	असोज- कार्तिक (कार्तिक-माघ) असोज- पुष (कार्तिक-माघ)	असोज-मंसिर (कार्तिक-माघ) ” ”	भाद्र-मंसिर (असोज-फागुन) ” ”	वैशाख-असार (असार-भाद्र) ” ”
९. स्वीसचार्ड	असोज-मंसिर (माघ-फागुन)	असोज-मंसिर (माघ-फागुन)	भाद्र-माघ (माघ-वैशाख)	फागुन-वैशाख (जेष्ठ-भाद्र)
१०. पालुङ्गो	भाद्र-मंसिर (असोज-पुष) ”	भाद्र-मंसिर (असोज-पुष) ”	भाद्र-माघ (असोज-चैत्र) ”	फागुन-वैशाख (वैशाख-असार) ”
११. चमसुर	”	”	”	”
१२. प्याज	मंसिर-पुष (चैत्र-वैशाख) ” ”	मंसिर-पुष (चैत्र-वैशाख) ” ”	मंसिर-पुष (चैत्र-वैशाख) ” ”	- - -
१३. लसुन	असोज-कार्तिक (चैत्र-वैशाख)	असोज-कार्तिक (चैत्र-वैशाख)	असोज- मंसिर (वैशाख-जेष्ठ)	-
१४. सिमी	भाद्र-असोज (मंसिर-माघ) पुष-माघ (फागुन-चैत्र) भाद्र-असोज र माघ फाल्गुन	साउन-माघ (कार्तिक-वैशाख) माघ-फागुन (वैशाख-असार) भाद्र-असोज र माघ फाल्गुन	साउन-फागुन (कार्तिक-जेष्ठ) चैत्र-वैशाख (असार-भाद्र)	फागुन-चैत्र (जेष्ठ-असार)
१५. केराउ	असोज-कार्तिक (मंसिर-माघ) असोज-कार्तिक (पुष-फागुन) ”	असोज-कार्तिक (मंसिर-माघ) असोज-कार्तिक (पुष-फागुन) ”	भाद्र-असोज (कार्तिक-मंसिर) साउन-असोज (कार्तिक-फागुन) ”	चैत्र-वैशाख (असार-भाद्र) चैत्र-वैशाख (साउन-भाद्र) ”
१६. तनेबोडी	भाद्र-असोज (मंसिर-माघ)	माघ-फागुन (चैत्र-असार)	माघ-फागुन (वैशाख-असार)	चैत्र-वैशाख (असार-भाद्र)



बाली	खेती गरिने महिनाहरू (रोप्ने/साने र बाली लिने समय)			
	तराई क्षेत्र	बेंसी र खोंच क्षेत्र	मध्यपहाडी क्षेत्र	उच्चपहाडी क्षेत्र
१७.गोलभेंडा	भाद्र-असोज (मंसिर-फागुन) " भाद्र- असोज	पुष-माघ (चैत्र-जेष्ठ) " माघ- चैत्र	माघ-फागुन (वैशाख-असार) "	चैत्र-वैशाख (असार-भाद्र) "
१८.भण्टा	भाद्र-असोज (मंसिर-माघ) " " "	पुष-माघ (चैत्र-जेष्ठ) " " "	फागुन-चैत्र (जेष्ठ-भाद्र) " " "	चैत्र-वैशाख (असार-भाद्र) " " "
१९.भेडेखुर्सानी	भाद्र-असोज (मंसिर-माघ)	पुष-माघ (चैत्र-जेष्ठ)	माघ-फागुन (वैशाख-साउन)	चैत्र-वैशाख (असार-भाद्र)
२०.पिरोखुर्सानी	भाद्र-असोज (मंसिर-फागुन) " "	पुस-वैशाख (चैत्र-असोज) " "	माघ-वैशाख (वैशाख-असोज) " "	चैत्र-वैशाख (असार-भाद्र) " "
२१. करेला	पुष-जेष्ठ (चैत्र- असोज) "	माघ-वैशाख (वैशाख-असोज) "	फागुन-वैशाख (असार-भाद्र) "	चैत्र-वैशाख (साउन-भाद्र) "
२२. काँक्रो	माघ-जेष्ठ (चैत्र-असोज) "	फागुन-वैशाख (चैत्र-असोज) "	फागुन-वैशाख (जेष्ठ-भाद्र) "	वैशाख-जेष्ठ (भाद्र-असोज) "
२३. फर्सी	वैशाख-जेष्ठ (भाद्र)	वैशाख-जेष्ठ (भाद्र-असोज)	चैत्र-वैशाख (भाद्र)	चैत्र-वैशाख (भाद्र)
२४. जुकेनी फर्सी	माघ-फागुन (चैत्र-जेष्ठ)	माघ-चैत्र (चैत्र-असार)	फागुन-वैशाख (वैशाख-असार)	..... .....
२५.घिरौला	माघ-जेष्ठ (वैशाख-असोज)	फागुन-जेष्ठ (जेष्ठ-असोज)	चैत्र-जेष्ठ (असार-असोज)	वैशाख-जेष्ठ (साउन-असोज)
२६. लौका	माघ-जेष्ठ (वैशाख-असोज)	फागुन-जेष्ठ (जेष्ठ-असोज)	चैत्र-जेष्ठ (असार-असोज)	वैशाख-जेष्ठ (साउन-भाद्र)
२७. तरबुजा	मंसिर-पुष (वैशाख-असार)	मंसिर-पुष (वैशाख-असोज)	पुष-माघ (वैशाख-असार)	.....
२८. रामतोरिया	माघ-असोज (वैशाख-असोज)	माघ-असार (वैशाख-असोज)	फागुन-जेष्ठ (जेष्ठ-भाद्र)	वैशाख-जेष्ठ (साउन-भाद्र)

नोट:- कोष्ठभित्र दिइएका महिना बाली लिने समय हो ।

उपरोक्त बमोजिमको तालिमका साधारणतया खेती गरिने समयका लागि हो । स्थानिय हावापानी, बाली प्रणाली, खेती गरिने तरिका, समयर अन्य प्राकृतिक अवस्था तथा जातिय गुणका आधारमा रोप्ने तथा बाली लिने समयमा हेरफेर गर्न सकिन्छ । कृषि प्रविधिकको सल्लाह तथा बजारको माग अनुसार खेती गर्न सकेमा ब्यवसायिक खेतीबाट राम्रो लाभ लिन सकिन्छ । हालसम्म नेपालमा उन्मोचन तथा पन्जिकृत गरिएका तरकारी बालीका जात र जातिय गुण निम्नानुसार छ :

## उन्मोचन तथा पञ्जीकृत गरिएका तरकारीका जातहरूको विवरण

### क) बन्दा, अँग्रेजी नाम: Cabbage

#### तैज्ञानिक नाम: *Brassica oleracea var capitata*

#### १) कोपनहेगन मार्केट (Copenhagen Market)

- वर्णशंकर जात ।
- काउलीहरूमा सवेभन्दा ठूलो फल्ने जात ।
- बन्दा गोलाकार हुने, पात निलो हरियो रंगको हुने मध्यम जातको बन्दा हो ।
- बन्दाको तौल १ देखि २.५ के. जी. सम्म हुने ।
- ७० -९० दिनमा तयार हुने ।
- २०६६ सालमा सिफारिश भएको ।
- तराई र मध्य-पहाडका लागि सिफारिश गरिएको छ ।
- २०५० सालमा उन्मोचित गरिएको ।

#### २) ग्रीन कोरोनेट (Green Coronet)

- वर्णशंकर जात ।
- बन्दा चेप्टो (flat) आकारको हुने, पात गाढा हरियो रंगको हुने ।
- बन्दाको तौल १ देखि ४ के. जी. सम्म हुने ।
- ७० - ८५ दिनमा तयार हुने ।
- कालो कुहिने वा सङ्ने रोग (Black Rot) लाग्दछ । जसले गर्दा बर्षा समयमा समस्या पर्दछ ।
- डांठ कुहिने रोग तथा ईट बुट्टे पुतली (Diamond Black Moth) लाग्छ ।
- मध्य पहाडी क्षेत्रमा भाद्रदेखि चैत्र, तथा उच्च पहाडमा बैशाख देखि भाद्रसम्म बेर्ना सार्न उपयुक्त हुन्छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

#### ३) रेयर बल (Rare Ball)

- वर्णशंकर जात ।
- बोट ठूलो र सिधा हुन्छ ।
- बेर्ना सारेको ७५-८० दिनमा बाली लिन सकिने ।

- बन्दाको तौल १.४ देखि १.६ के. जी. सम्म हुने ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

#### ४) टि ६२१ (T 621)

- वर्णशंकर जात ।
- हरियो पात भएको गोलो आकारको बन्दा हुने ।
- चाँडो तयार हुने बेर्ना सारेको (५५-६५) ।
- बन्दाको तौल १ देखि १.५ के. जी. सम्म हुने ।
- मध्य पहाडमा भाद्र देखि माघ तथा उच्च पहाडमा श्रावणदेखि भाद्रसम्म बेर्ना सार्न सकिन्छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

#### ५) सुपर ग्रिन (Super Green)

- वर्णशंकर जात ।
- बन्दा चेटो खालको र हरियो रङ्गको हुन्छ ।
- बन्दा ठूलो हुन्छ । तौल १.५ देखि २.५ के. जी. सम्म ।
- बेर्ना लगाएको ९५ दिनपछि बाली लिन सकिन्छ ।
- कालो सडन (Black rot) रोग अत्याधिक लाग्ने तर सडन (Soft rot) रोग नलाग्ने ।
- तराई, मध्य र उच्च पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

#### ६) ग्रिन टप (Green Top)

- वर्णशंकर जात ।
- फल अर्धगोलाकार, चाँडै नफुट्ने, कम हरियो रङ्ग र खदिलो फल, होल्डिङ टाइपको हुन्छ ।
- बोटको उचाइ ४२ से.मी. हुन्छ ।
- बेर्ना सारेको ११० दिनमा बाली लिन सकिने ।
- बन्दाको तौल सरदर २ के.जी. हुन्छ ।
- उत्पादन ४८००० के.जी./हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६७ सालमा पञ्जीकृत भएको ।

#### ७) एन.एस.आर. (NSR)

- वर्णशंकर जात ।
- फल नरिवल जस्तो, चाँडै नफुट्ने, आकर्षक गाढा हरियो रङ्गको वजनदार हुन्छ ।
- बोटको उचाइ ४२ से.मी. हुन्छ ।

- बेर्ना सारेको १०० दिनमा बाली लिन सकिने ।
- उत्पादन ४२००० के.जी. /हे. हुन्छ ।
- बन्दाको तौल सरदर १.५ के.जी. प्रतिबोट हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६७ सालमा पञ्जीकृत भएको ।

**द) के.एफ ६५ (K.F. 65)**

- वर्णशंकर जात ।
- फल अर्धगोलाकार, चाँडै नफुट्ने, आकर्षक हरियो रङ्गको खँदिलो हुन्छ ।
- बोटको उचाइ ४० से.मी. हुन्छ ।
- बेर्ना सारेको ९५ दिनमा बाली लिन सकिने ।
- बन्दाको तौल सरदर १.४ के.जी. प्रतिबोट हुन्छ ।
- उत्पादन ३९२०० के.जी. /हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६७ सालमा पञ्जीकृत भएको ।

**९) एन ७६६ (N 766)**

- वर्णशंकर जात ।
- आकर्षक हरियो रङ्गमा चकलेट टाइपको, नफुट्ने कसिलो फल हुन्छ ।
- बोटको उचाइ ४२ से.मी. हुन्छ ।
- बेर्ना सारेको १०० दिनमा बाली लिन सकिने ।
- बन्दाको तौल सरदर १.४ के.जी. प्रतिबोट हुन्छ ।
- उत्पादन ४८००० के.जी. / हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६७ सालमा पञ्जीकृत भएको ।

**१०) एन.वाइ. सी.आर (NYCR)**

- वर्णशंकर जात ।
- फल अर्धगोलाकार, चाँडै नफुट्ने, हल्का हरियो रङ्गको, खँदिलो आकर्षक हुन्छ । पात चिल्लो हुन्छ ।
- बोटको उचाइ ४२ से.मी. हुन्छ ।
- बेर्ना सारेको १०० दिनमा बाली लिन सकिने ।
- बन्दाको तौल सरदर २ के.जी. प्रतिबोट हुन्छ ।
- उत्पादन ४८००० के.जी. / हे. हुन्छ ।
- मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६७ सालमा पञ्जीकृत भएको ।

११) **बिगसन १७१ (Wigson 171)**

- वर्णशंकर जात ।
- बोटको उचाइ ३५-४० से.मी. हुन्छ ।
- बेर्ना सारेको ९५-१०० दिनमा बाली लिन सकिने ।
- उत्पादन ८० मे.टन हुन्छ ।
- उच्च पहाडको लागि मात्र सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

१२) **नेपा स्टार (Nepa Star)**

- वर्णशंकर जात ।
- बोट ठूलो र मध्यम ठाडो (Semi erect) प्रकृतिको हुन्छ ।
- बेर्ना सारेको ७५-८० दिनमा बाली लिन सकिने ।
- बन्दाको तौल १.४ देखि १.६ के.जी. सम्म हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

१३) **समर क्रस (Summer Cross)**

- वर्णशंकर जात ।
- बोटको उचाइ ३३ से.मी. हुन्छ ।
- बेर्ना सारेको ५३-५८ दिनमा बाली लिन सकिने ।
- उत्पादन ४५-६० मे.टन/हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

१४) **ग्रिन च्यालेन्ज (Green Challenge)**

- वर्णशंकर जात ।
- बोटको उचाइ ३५ से.मी. हुन्छ ।
- बेर्ना सारेको ६०-६५ दिनमा बाली लिन सकिने ।
- उत्पादन ४५-६० मे.टन/हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

१५) **नेपा राउन्ड (Nepa Round)**

- वर्णशंकर जात ।
- बोटको उचाइ ४०-४५ से.मी. हुन्छ ।
- बेर्ना सारेको ९० दिनमा बाली लिन सकिने ।

- उत्पादन ७५ मे.टन/हे. हुन्छ ।
- तराईको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

#### १६) बोनस (Bonus)

- वर्णशंकर जात ।
- बोटको उचाइ ३१ से.मी. हुन्छ ।
- बेर्ना सारेको ८०-८५ दिनमा बाली लिन सकिने ।
- उत्पादन ६०-७० मे.टन/हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

#### १७) सुपर कोरोनेट (Super Coronet)

- वर्णशंकर जात ।
- बोट ठूलो र हल्का सिधा हुन्छ ।
- बेर्ना सारेको ७५-८० दिनमा बाली लिन सकिने ।
- बन्दाको तौल १.४-१.६ हुन्छ ।
- तराईको र मध्य पहाडको लागि सिफारिश गरिएको ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

#### १८) रूबी किङ (Ruby King)

- वर्णशंकर जात ।
- बोट मध्यम ठूलो र हल्का सिधा हुन्छ ।
- बेर्ना सारेको ७५ दिनमा बाली लिन सकिने ।
- बन्दाको तौल १.२-१.४ हुन्छ ।
- तराईको र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

#### १९) ग्रीन हिरो (Green Hero)

- वर्णशंकर जात ।
- बोटको उचाइ ३३ से.मी. हुन्छ ।
- बेर्ना सारेको ५३-५८ दिनमा बाली लिन सकिने ।
- उत्पादन ४५-६० मे. टन /हे. हुन्छ ।
- तराईको र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

२०) **ग्रीन टप (Green Top)**

- वर्णशंकर जात ।
- बोटको उचाइ ४२ से.मी. हुन्छ ।
- बेर्ना सारेको ११० दिनमा बाली लिन सकिने ।
- उत्पादन ४८ मे.टन/हे. हुन्छ ।
- तराईको र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

२१) **वाइ आर होनाम (Y.R.Honam)**

- वर्णशंकर जात ।
- बोटको उचाइ १८-२५ से.मी. हुन्छ ।
- बेर्ना सारेको ७५-८० दिनमा बाली लिन सकिने ।
- उत्पादन ५०-६० मे.टन/हे. हुन्छ ।
- तराई मध्य र उच्च पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६७ सालमा पञ्जीकृत भएको ।

२२) **ग्रीन हट (Green Hot)**

- वर्णशंकर जात ।
- बोटको उचाइ १८-२५ से.मी. हुन्छ ।
- बेर्ना सारेको ७५-८० दिनमा बाली लिन सकिने ।
- उत्पादन ५०-६० मे.टन/हे. हुन्छ ।
- तराई मध्य र उच्च पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६७ सालमा पञ्जीकृत भएको ।

२३) **एसिया एक्सप्रेस (Asia Express)**

- वर्णशंकर जात ।
- बोटको उचाइ १५-२० से.मी. हुन्छ ।
- बेर्ना सारेको ५५ दिनमा बाली लिन सकिने ।
- उत्पादन ४०- ५० मे.टन/हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६७ सालमा पञ्जीकृत भएको ।

२४) **गोल्डेन बल (Golden Ball)**

- वर्णशंकर जात ।
- बोटको उचाइ २४ से.मी. हुन्छ ।
- बेर्ना सारेको ४८-५३ दिनमा बाली लिन सकिने ।

- उत्पादन ४५-६० मे. टन /हे. हुन्छ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ।
- २०६६ सालमा पञ्जीकृत भएको।

#### २५) क्षितिज (Kshitiz)

- वर्णशंकर जात।
- बोटको उचाइ ३३ से.मी. हुन्छ।
- बेर्ना सारेको ५३-५८ दिनमा बाली लिन सकिने।
- उत्पादन ४५-६० मे. टन /हे. हुन्छ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ।
- २०६६ सालमा पञ्जीकृत भएको।

#### २६) नेपा म्याजिक (Nepa Magic)

- वर्णशंकर जात।
- बोटको उचाइ ३५ से.मी. हुन्छ।
- बेर्ना सारेको ६०-६५ दिनमा बाली लिन सकिने।
- उत्पादन ४५-६० मे. टन /हे. हुन्छ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ।
- २०६६ सालमा पञ्जीकृत भएको।

#### २७) ऋषि (Rishi)

- वर्णशंकर जात।
- बोटको उचाइ ३५ से.मी. हुन्छ।
- बेर्ना सारेको ६०-६५ दिनमा बाली लिन सकिने।
- उत्पादन ४५-६० मे. टन /हे. हुन्छ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ।
- २०६६ सालमा पञ्जीकृत भएको।

#### २८) नेपा ग्रीन (Nepa Green)

- वर्णशंकर जात।
- बोटको उचाइ ३५-४० से.मी. हुन्छ।
- बेर्ना सारेको ८५-९० दिनमा बाली लिन सकिने।
- उत्पादन ७५ मे. टन /हे. हुन्छ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ।
- २०६६ सालमा पञ्जीकृत भएको।



### २९) जेनिथ (Jenith)

- वर्णशंकर जात ।
- बेर्ना सारेको ५५- ६० दिनमा तयार हुने ।
- उत्पादन ४० मे.टन/हे. हुन्छ ।
- तराईमा दुई सिजनका लागि उपयुक्त: हुने ।
- २०७० सालमा पञ्जीकृत भएको

### ३०) फुटोस्की (Futoski)

- वर्णशंकर जात ।
- बाली लगाएको ९० दिनमा तयार हुने ।
- उत्पादन क्षमता ३०- ४५ टन/ हे. रहेको
- तराई तथा मध्य पहाडका लागि सिफारिश गरिएको
- २०७० सालमा पञ्जीकृत भएको ।

## ख) काउली, अँग्रेजी नाम: Cauliflower तैज्ञानिक नाम: *Brassicaoleracea var botrytis*

### १) सर्लाही दीपाली (Sarlahi Deepali)

- बिरुवा सारेको ५५-६५दिनपछि बाली लिन तयार हुने ।
- बिरुवा सीधा, पात गोलाकारको, पात निलो हरियो, फुल मैनजस्तो सेतो र तापक्रम बढि हुदा भूस देखिने ।
- १५-२० वटा सम्म पात हुने, कोपी परिपक्व हुनको लागि २०-२५ से.ग्रेड तापक्रम चाहिने ।
- सेतो पहेलो र हल्का खंदिलो, गोलो र हांगा ननिस्कने हुन्छ । कोपीको लगभग तौल ५०० ग्राम र बाट मध्यम आकारको हुन्छ ।
- बीउ बाली लिनको लागि १८० दिनसम्म लाग्छ । तराई र मध्य पहाडको लागि उपयुक्त जात ।
- २०५१ सालमा उन्मोचित भएको ।

### २) काठमाण्डौं स्थानीय (Kathmandu Local)

- कोपी (काउली फुल) दुधिलो सेतो, मध्यम कसिलो ।
- पात हल्का हरियो, माथी ठाडो भएको ।
- एकै पटकमा सबै बोटमा कोपी नलाग्ने ।
- १ देखि ३के.जी.सम्मको तौल भएको ।
- असल पाक गुण भएको ।
- फूलको रंग पहेलो, बीउको दाना खैरो र गोलकार हुन्छ ।
- ताजा तरकारी उत्पादन २५ मे.टन/हे. ।

- सरदर १०० देखि १२० दिनमा बाली लिन सकिन्छ ।
- सिफारिश गरिएको क्षेत्र, तराई, पहाड र उच्च पहाड ।
- २०४७ सालमा उन्मोचित भएको ।

### ३) डोल्पा स्नोबल १६ (Dolpa Snow Ball 16)

- बेर्ना सारेको १२० दिनपछि बाली लिन सकिने पछौटे जात हो ।
- कोपी गोलाकार, सेतो र नरम हुन्छ ।
- १.५-२ के.जी.सम्मको तौल भएको ।
- उच्च एवं मध्य पहाड र तराईको लागि सिफारिश गरिएको ।
- २०५१ सालमा उन्मोचित जात ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।

### ४) रामी (Ramy)

- वर्णशंकर जात ।
- बेर्ना सारेको ५५-६५ दिनमा तयार हुने ।
- वर्षा तथा कालो कुहिने जरा सङ्गे रोग सहन सक्ने ।
- बिरुवा ठूलो हुने, चिल्लो र अलि अलि ठाडो पात हुने ।
- सफा सेतो रङ्गका ८०० ग्राम देखि २ के.जी. सम्मको काउली हुन्छ ।
- डाउनी मिल्ड्यू (Downy mildew) रोग सहन सक्ने ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

### ५) मिल्की वे (Milkyway)

- वर्णशंकर जात ।
- ७०-८० दिनमा तयार हुने ।
- वर्षा केहि मात्रामा सहन सक्ने ।
- मध्यम आकारको बोट हुने ।
- ८०० ग्राम देखि २ के.जी. सम्मको सेतो आकर्षक काउली हुने ।
- श्रावणको दोश्रो हप्तादेखि आश्विनको दोश्रो हप्ता सम्म मध्य पहाड तथा मध्य आषाढदेखि मध्य भाद्रसम्म उच्च पहाडमा बेर्ना सार्न उपयुक्त हुने ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

### ६) सिल्भर कप -६० (Silver Cup 60)

- वर्णशंकर जात ।
- ५० - ६५ दिनमा तयार हुने, मध्यम साइजको बिरुवा
- वर्षा सहन सक्ने ।

- सेतो रङको ६०० ग्राम देखि १ के.जी. सम्मको काउली हुने ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको ।
- २०६७ सालमा पञ्जीकृत भएको ।

#### ७) एन.एस-९० (N.S. 90)

- वर्णशंकर जात ।
- ९० देखि १०० दिनमा तयार हुने ।
- ठूलो पात भएको ठिक्क आकारको बोट हुने ।
- १-३ के.जी. तौल भएको काउली हुने ।
- माघ पहिलो हप्तादेखि फागुन सम्म मध्यपहाड तथा फागुनदेखि चैत्रसम्म उच्च पहाडमा बेर्ना सार्नुपर्छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

#### ८) काश्मिरे (Kashmire)

- वर्णशंकर जात ।
- छिटो तयार हुने जात, सारेको ६५-७५ दिनमा तयार हुन्छ ।
- काउलीको तौल ७५० ग्रामदेखि - १ के.जी. सम्मको हुन्छ र ठूला पातहरूले छोपेको हुन्छ ।
- काउली सेतो र कडा खालको हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

#### ९) ह्वाइट फ्लास (White Flash)

- वर्णशंकर जात ।
- मध्यम खालको बोट हुन्छ ।
- बेर्ना लगाएको ४५ देखि ५५ दिनमा बाली लिन सकिन्छ ।
- वर्षा सहन सक्दछ ।
- कोपीको रङ सेतो र तौल ०.८ देखि १.२ के.जी.सम्मको हुन्छ ।
- मध्य पहाडको लागि सिफारिश गरिएको ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

#### १०) स्नो मुन (Snow Moon)

- वर्णशंकर जात ।
- बोटको उचाइ ३५ से.मी. हुन्छ ।
- बेर्ना सारेको ९०-१०० दिनमा बाली लिन सकिने ।
- उत्पादन ४०-४४ मे. टन / हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६७ सालमा पञ्जीकृत भएको ।

### ११) स्नो काउन (Snow Crown)

- वर्णशंकर जात ।
- मध्यम तयार हुने जात, ७५-९० दिनभित्र तयार हुने ।
- श्रावणदेखि कार्तिकमा मध्य पहाड तथा माघ दोश्रो हप्तादेखि चैत्रसम्ममा उच्च पहाडमा बेर्ना सार्न उपयुक्त हुने ।
- १ देखि ३ के. जी. सम्मको काउली फल्ने ।
- डाउनी मिल्द्वयु लाग्छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

### १२) स्नो मिस्टीक (Snow Mistique)

- वर्णशंकर जात ।
- ढिलो तयार हुने । (बिरुवा सारेको १२० -१३५ दिनमा)
- मध्य पहाडमा भाद्रदेदि माघसम्म तथा उच्च पहाडमा माघदेखि चैतसम्म बेर्ना सार्न सकिनेछ ।
- ठूला ठूला ठाडो पात हुने, हुनाले बेर्ना देखि बेर्नाको दुरी बढि राख्नुपर्ने ।
- १.५ देखि ४ के.जी. सम्मको काउली फल्ने ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

### १३) मनास्लु (Manaslu)

- वर्णशंकर जात ।
- गोलाकार सेतो कसिलो तथा खँदिलो फल हुने ।
- १ के.जी. सम्मको तौल भएको ।
- बोटको उचाइ ४३ से.मी. हुन्छ ।
- बेर्ना सारेको ८० दिनमा बाली लिन सकिने ।
- उत्पादन २८००० के. जी./हे हुन्छ ।
- तराई र पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६७ सालमा पञ्जीकृत भएको ।

### १४) निम्पो (Nimpo)

- वर्णशंकर जात ।
- गोलाकार, सेतो, कसिलो तथा खँदिलो फल हुन्छ । बोट सिधा हुन्छ ।
- १ के.जी. सम्मको तौल भएको ।
- बोटको उचाइ ४२ से.मी. हुन्छ ।
- बेर्ना सारेको ८० दिनमा बाली लिन सकिने ।
- उत्पादन २८००० के. जी./हे हुन्छ ।
- तराई र पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६७ सालमा पञ्जीकृत भएको ।

१५) **ह्वाइट मुन (White Moon)**

- वर्णशंकर जात ।
- फल गोलाकार, आकर्षक सेतो रङ्ग भएको, खँदिलो र वजनदार हुन्छ । बोट सिधा हुन्छ ।
- २ के.जी. सम्मको तौल भएको ।
- बोटको उचाइ ६० से.मी. हुन्छ ।
- बेर्ना सारेको १२५ दिनमा बाली लिन सकिने ।
- उत्पादन ४८००० के. जी./हे हुन्छ ।
- तराई र पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६७ सालमा पञ्जीकृत भएको ।

१६) **८०४ (804)**

- वर्णशंकर जात ।
- फल गोलाकार, आकर्षक सेतो रङ्ग भएको कँसिलो र पात गाढा हरियो हुन्छ ।
- सरदर १ के.जी. सम्मको तौल भएको ।
- बोटको उचाइ ४५ से.मी. हुन्छ ।
- बेर्ना सारेको ९० दिनमा बाली लिन सकिने ।
- उत्पादन २८००० के. जी./हे हुन्छ ।
- तराई र पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६७ सालमा पञ्जीकृत भएको ।

१७) **ह्वाइट टप (White Top)**

- वर्णशंकर जात ।
- फल गोलाकार, आकर्षक सेतो रङ्ग भएको कँसिलो हुन्छ ।
- सरदर १.५ के.जी. सम्मको तौल भएको ।
- बोटको उचाइ ४५ से.मी. हुन्छ ।
- बेर्ना सारेको ९० दिनमा बाली लिन सकिने ।
- उत्पादन ४२,००० के. जी./हे हुन्छ ।
- तराई र पहाडको लागि सिफारिश भएको ।
- २०६७ सालमा पञ्जीकृत गरिएको छ ।

१८) **सुपर ह्वाइट टप (Super White Top)**

- वर्णशंकर जात ।
- फल गोलाकार, आकर्षक सेतो रङ्ग भएको खँदिलो र पात चिल्लो हुन्छ ।
- सरदर २ के.जी. सम्मको तौल भएको ।
- बोटको उचाइ ४७ से.मी. हुन्छ ।
- बेर्ना सारेको ९५ दिनमा बाली लिन सकिने ।

- उत्पादन ५६,००० के. जी./हे हुन्छ ।
- तराई र पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६७ सालमा पञ्जीकृत भएको ।

#### १९) देवी १ (Devi 1)

- वर्णशंकर जात ।
- फल गोलाकार, सेतो रङ्ग देखिने खँदिलो र फल पातले ढाकेको हुन्छ ।
- सरदर १.७ के.जी. सम्मको तौल भएको ।
- बोटको उचाइ ४५ से.मी. हुन्छ ।
- बेर्ना सारेको ७५-९५ दिनमा बाली लिन सकिने ।
- उत्पादन ४९००० के. जी./हे हुन्छ ।
- तराई र पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६७ सालमा पञ्जीकृत भएको ।

#### २०) स्नो क्विन (Snow Queen)

- वर्णशंकर जात ।
- बोट सिधा खालको हुन्छ ।
- बेर्ना सारेको ५० दिनमा बाली लिन सकिने ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

#### २१) स्नो बेस्ट (Snow Best)

- वर्णशंकर जात ।
- बोटको उचाइ ३५-४० से.मी. हुन्छ ।
- बेर्ना सारेको ७०-७५ दिनमा बाली लिन सकिने ।
- उत्पादन ३०-४० मे.टन हुन्छ ।
- तराई, मध्य पहाडको र उच्च पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

#### २२) व्हाइट कप (White Cup)

- वर्णशंकर जात ।
- बोट होचो हुन्छ ।
- बेर्ना सारेको ५०-५५ दिनमा बाली लिन सकिने ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

२३) **व्हाइट किङ्ग (White King)**

- वर्णशंकर जात ।
- बोटको उचाइ मध्यम खालको हुन्छ ।
- बेर्ना सारेको ७० दिनमा बाली लिन सकिने ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

२४) **व्हाइट डायमण्ड (White Diamond)**

- वर्णशंकर जात ।
- बोटको उचाइ मध्यम खालको हुन्छ ।
- बेर्ना सारेको ८०-८५ दिनमा बाली लिन सकिने ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६७ सालमा पञ्जीकृत भएको ।

२५) **एन. २२ (N . 22)**

- वर्णशंकर जात ।
- बोटको उचाइ ६० से.मी. हुन्छ ।
- बेर्ना सारेको १३० दिनमा बाली लिन सकिने ।
- उत्पादन ६० मे.टन/हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६७ सालमा पञ्जीकृत भएको ।

२६) **नेपा ६० (Nepa 60)**

- वर्णशंकर जात ।
- बोट सिधा हुन्छ ।
- बेर्ना सारेको ५५ दिनमा बाली लिन सकिने ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६७ सालमा पञ्जीकृत भएको ।

२७) **स्तो डोम (Snow Dome)**

- वर्णशंकर जात ।
- बोट सिधा हुन्छ ।
- बेर्ना सारेको ८५ दिनमा बाली लिन सकिने ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

२८) **स्नो मार्च (Snow March)**

- वर्णशंकर जात ।
- बोट अग्लो हुन्छ ।
- बेर्ना सारेको १८० दिनमा बाली लिन सकिने ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

२९) **ट्वाइट क्लाउड (White Cloud)**

- वर्णशंकर जात ।
- बोटको उचाइ मध्यम हुन्छ ।
- बेर्ना सारेको ७०-७५ दिनमा बाली लिन सकिने ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

३०) **एन.एस.६० (N.S. 60)**

- वर्णशंकर जात ।
- बोटको उचाइ ३०-३५ से.मी. हुन्छ ।
- बेर्ना सारेको ५५-६० दिनमा बाली लिन सकिने ।
- उत्पादन २६-३० मे.टन/हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

३१) **एन.एस.१०६ (N.S. 160)**

- वर्णशंकर जात ।
- बोटको उचाइ ३५-४० से.मी. हुन्छ ।
- बेर्ना सारेको ७०-७५ दिनमा बाली लिन सकिने ।
- उत्पादन २८-३४ मे.टन/हे. हुन्छ ।
- तराई, मध्य पहाड र उच्च पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

३२) **अन्ना ९० (Anna 90)**

- वर्णशंकर जात ।
- बोटको उचाइ ३५-४० से.मी. हुन्छ ।
- बेर्ना सारेको ९० दिनमा बाली लिन सकिने । उत्पादन ४५-५६ मे.टन/हे. हुन्छ ।
- तराई, मध्य पहाड र उच्च पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।



### ३३) अन्ना कप (Anna Cup)

- वर्णशंकर जात ।
- बोटको उचाइ ३५-४० से.मी. हुन्छ ।
- बेर्ना सारेको ६० दिनमा बाली लिन सकिने ।
- उत्पादन ३० मे.टन/हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

### ३४) रेनी (Rainy)

- वर्णशंकर जात ।
- बोटको उचाइ ३५-४० से.मी. हुन्छ ।
- बेर्ना सारेको ८१ दिनमा बाली लिन सकिने ।
- उत्पादन ३६-४० मे.टन/हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

### ३५) डमी (Damy)

- वर्णशंकर जात ।
- बोटको उचाइ ३५-४० से.मी. हुन्छ ।
- बेर्ना सारेको ७० दिनमा बाली लिन सकिने ।
- उत्पादन ४०-४४ मे.टन/हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

### ३६) युमिको (Umico)

- वर्णशंकर जात ।
- बोटको उचाइ ३५-४० से.मी. हुन्छ ।
- बेर्ना सारेको ७५दिनमा बाली लिन सकिने ।
- उत्पादन २६-३० मे.टन/हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

### ३७) हवाई इजल्याण्ड (Hawai Island)

- वर्णशंकर जात ।
- बोटको उचाइ ६० से.मी. हुन्छ ।
- बेर्ना सारेको ५५-५५दिनमा बाली लिन सकिने ।
- उत्पादन ३३ मे.टन/हे. हुन्छ ।

- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

### ३८) क्याण्डिड चार्म (Candid Charm)

- वर्णशंकर जात ।
- बोटको उचाइ ८० से.मी. हुन्छ ।
- बेर्ना सारेको ११०दिनमा बाली लिन सकिने ।
- उत्पादन ५२.५ मे.टन/हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

### ३९) युकोन (Ucone)

- वर्णशंकर जात ।
- बोटको उचाइ ८०) से.मी. हुन्छ ।
- बेर्ना सारेको ११० दिनमा बाली लिन सकिने ।
- उत्पादन ५६ मे.टन/हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

### ४०) नेपा ह्वाइट (Nepa White)

- वर्णशंकर जात ।
- बोटको उचाइ ८०-९० से.मी. हुन्छ ।
- बेर्ना सारेको १०० दिनमा बाली लिन सकिने ।
- उत्पादन ३८ मे.टन/हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

### ४१) स्नो ग्रेस (Snow Gress)

- वर्णशंकर जात ।
- बोटको सीधा हुन्छ ।
- बेर्ना सारेको ७३ दिनमा बाली लिन सकिने ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

### ४२) देवी २ (Devi 2)

- वर्णशंकर जात ।
- बोटको उचाइ ५५ से.मी. हुन्छ ।

- बेर्ना सारेको ११५ दिनमा बाली लिन सकिने ।
- उत्पादन ४५ टन/हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

#### ४३) सिल्भर मुन ६० (Silver Moon 60)

- वर्णशंकर जात ।
- बोटको उचाइ ५०-६० से.मी. हुन्छ ।
- बेर्ना सारेको ५०-६० दिनमा बाली लिन सकिने ।
- उत्पादन २०-२६ मे. टन /हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६७ सालमा पञ्जीकृत भएको ।

#### ४४) अल द राउण्ड (All the Round)

- वर्णशंकर जात
- १३० दिनमा तयार हुने
- १५ देखि २० टन प्रति हे उत्पादन लिन सकिने
- तराई, मध्यपहाड तथा उच्चपहाडका लागि सिफारिश गरिएको
- २०७० सालमा पञ्जीकृत गरिएको

#### ४५) स्नो वेभ (Snow Wave)

- वर्णशंकर जात
- ६० देखि ६५ दिनमा बाली तयार हुने
- उत्पादन क्षमता ५० देखि ५५ टन प्रति हे. रहेको ।
- तराई तथा मध्यपहाडका लागि सिफारिश गरिएको
- २०७० सालमा पञ्जीकृत गरिएको

#### ४६) जुली (Jully)

- वर्णशंकर जात
- बोट लगाएको ७० देखि ८५ दिनमा बाली तयार हुने ।
- उत्पादन क्षमता ३५ देखि ४० टन प्रति हे. रहेको
- मध्यपहाड तथा तराईका लागि सिफारिश गरिएको
- २०७० सालमा पञ्जीकरण गरिएको ।

#### ४७) फुजिएमा (Fujiama)

- बेर्ना रौपेको ७० देखि ८५ दिनमा बाली लिन सकिने
- उत्पादन क्षमता ३५ टन प्रति हे. रहेको

- तराई तथा मध्यपहाडका लागि सिफारिश गरिएको
- २०७० सालमा पञ्जीकरण गरिएको

#### ४८) खुमल ज्यापु (Khumal Jyapu)

- खुल्ला सेचीत जात
- कोबी क्रिम जस्तो हुने
- बोटको उचाइ ६५ देखि ७५ से.मी सम्म हुने
- पात सोभै माथितिर उठेको तर नकाटिएको
- बेर्ना लगाएकौ ६५ देखि ८० दिनमा तयार हुने
- उत्पादन क्षमता २९.७ टन प्रति हे० टर रहेको
- मध्यपहाडका लागि सिफारिश गरिएको
- २०७२ सालमा उन्मोचन गरिएको

### ग) ब्रोकाउली, अँग्रेजी नाम: Broccoli तैज्ञानिक नाम: *Brassica oleracea var italica*

#### १) एभरेष्ट ग्रीन (Everest Green)

- फल गाढा हरियो, गोलाकार, राम्रो तौल आउने ।
- फूलको तौल सरदर १ के.जी. प्रतिबोट हुन्छ ।
- बोटको उचाइ ४५ से.मी. हुन्छ ।
- उत्पादन २५,००० - ३०,००० के.जी./हे. हुन्छ ।
- बेर्ना सारेको ७५-९५ दिनमा बाली लिन सकिने ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६७ सालमा पञ्जीकृत भएको ।

#### २) साकुरा (Sakura)

- वर्णशंकर जात ।
- बोटको उचाइ ४०-४५ से.मी. हुन्छ ।
- बेर्ना सारेको ९५ दिनमा बाली लिन सकिने ।
- उत्पादन १०-१२ टन/हे. हुन्छ ।
- मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६७ सालमा पञ्जीकृत भएको ।

#### ३) किङ्ग डोम (King Dome)

- वर्णशंकर जात ।
- बोटको उचाइ १५-२० से.मी. हुन्छ ।

- बेर्ना सारेको ८५-९० दिनमा बाली लिन सकिने ।
- उत्पादन १६-२४ टन/हे. हुन्छ ।
- तराई र मध्यपहाडको लागि सिफारिश गरिएको छ ।
- २०६७ सालमा पञ्जीकृत भएको ।

#### ४) अर्लि यू (Early you)

- वर्णशंकर जात ।
- बोटको उचाइ १५-२० से.मी. हुन्छ ।
- बेर्ना सारेको ६०-६५ दिनमा बाली लिन सकिने ।
- उत्पादन १२-१८ टन/हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६७ सालमा पञ्जीकृत भएको ।

#### ५) नोक गक (Nok Guk)

- वर्णशंकर जात ।
- बोटको उचाइ १५-२० से.मी. हुन्छ ।
- बेर्ना सारेको ८५-९० दिनमा बाली लिन सकिने ।
- उत्पादन १६-२४ टन/हे. हुन्छ ।
- तराई र मध्यपहाडको लागि सिफारिश गरिएको छ ।
- २०६७ सालमा पञ्जीकृत भएको ।

#### ६) ग्रीन डोम ११५ (Green Dome 115)

- वर्णशंकर जात ।
- बोटको उचाइ १५-२० से.मी. हुन्छ ।
- बेर्ना सारेको ११५ दिनमा बाली लिन सकिने ।
- उत्पादन २०-२४ मे.टन/हे. हुन्छ ।
- तराई, मध्य पहाड र उच्च पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

#### ७) ग्रीन डोम ८० (Green Dome 80)

- वर्णशंकर जात ।
- बोटको उचाइ १४-१८ से.मी. हुन्छ ।
- बेर्ना सारेको ८० दिनमा बाली लिन सकिने ।
- उत्पादन १८-२४ मे.टन/हे. हुन्छ ।
- तराई, मध्य पहाड र उच्च पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

८) **ग्रीन पारासोल (Green parasole)**

- वर्णशंकर जात ।
- बोटको उचाइ मध्यम हुन्छ ।
- बेर्ना सारेको ७३ दिनमा बाली लिन सकिने ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

९) **प्रिमियम कप (Premium Cup)**

- वर्णशंकर जात ।
- बोटको उचाइ मध्यम हुन्छ ।
- बेर्ना सारेको ६०-६५ दिनमा बाली लिन सकिने ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

१०) **सेन्ताउरो (Sentauro)**

- वर्णशंकर जात ।
- बोट अग्लो हुन्छ ।
- बेर्ना सारेको ६८ दिनमा बाली लिन सकिने ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

११) **ग्रीन पिया (Green Piya)**

- वर्णशंकर जात ।
- बोटको उचाइ ६५ से.मी. हुन्छ ।
- बेर्ना सारेको ८५ दिनमा बाली लिन सकिने ।
- उत्पादन १६-१७ मे.टन/हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

घ) **ग्याठगोबी, अँग्रेजी नाम: Knol Khol**  
**तैज्ञानिक नाम: Brassica caulorapa**

१) **सम्राट (Samrat)**

- बोटको उचाइ ३५ से.मी. हुन्छ ।
- हरियो पात भएको अगौटे जात हो ।
- उत्पादन १५-१६ टन/हे. हुन्छ ।

- बेर्ना सारेको ६० दिनमा बाली लिन सकिने ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- फल सरदर १.६ के.जी. सम्मको तौल भएको ।
- २०६७ सालमा पञ्जीकृत भएको ।

## २) नेपा बल (Nepa Ball)

- वर्णशंकर जात ।
- अगौटे जात हो ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

## ड) चाइनिज बन्दा, अंग्रेजी नाम: Chinese cabbage तैज्ञानिक नाम: *Brassica chinensis*

### १) स्प्रिङ सन ६० (Spring Sun 60)

- खुला सेचीत जात ।
- बोटको उचाइ २५-३० से.मी. हुन्छ ।
- बेर्ना सारेको ७५-८० दिनमा बाली लिन सकिने ।
- उत्पादन २०-२५ मे.टन/हे. हुन्छ ।
- मध्यपहाडको लागि सिफारिश गरिएको छ ।
- २०६७ सालमा पञ्जीकृत भएको ।

### २) एन ७ (N 7)

- वर्णशंकर जात ।
- बोटको उचाइ ४२ से.मी. हुन्छ ।
- बेर्ना सारेको ९५ दिनमा बाली लिन सकिने ।
- उत्पादन ४२ मे.टन/हे. हुन्छ ।
- तराई र मध्यपहाडको लागि सिफारिश गरिएको छ ।
- २०६७ सालमा पञ्जीकृत भएको ।

### ३) सी आर चुन डाई गील (C R Chun Dai Gil)

- वर्णसंकर जात ।
- बोटको उचाइ १५- २५ से.मी. हुन्छ ।
- बेर्ना सारेको ६५-७० दिनमा बाली लिन सकिने ।
- उत्पादन ४०- ५० मे.टन/हे. हुन्छ ।
- तराई र मध्यपहाडको लागि सिफारिश गरिएको छ ।
- २०६७ सालमा पञ्जीकृत भएको ।

#### ४) ब्लुज (Blues)

- वर्णसंकर जात ।
- तराई र मध्यपहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

#### ५) विण्टर भिजिटर (Winter Visitor)

- वर्णसंकर जात ।
- तराई र मध्यपहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

## च) गोलभेंडा, अंग्रेजी नाम: Tomato तैज्ञानिक नाम: *Lycopersicon esculentum*

### १. पुसा रूबी

- खुला सेचन जात, बेर्ना सारेको ६० दिनमा उत्पादन लिन सकिने अगौटे जात हो ।
- फल पुरा गोलाकार हुँदैन र मध्यम गहिरो नलीहरू (Slight medium furrows) हुन्छ ।
- समान रातो फल, एक फलको तौल ५० -७५ ग्राम हुन्छ र पात तुलनात्मक रूपमा साँगुरो हुन्छन् ।
- ६०- ६५ दिनमा फल टिप्न तयार हुन्छ, बीउको मात्रा धेरै हुन्छ ।
- तराई, मध्य र उच्च पहाडको लागि सिफारिश गरिएको छ ।
- २०४६ सालमा उन्मोचित गरिएको ।

### २) रोमा (Roma)

- खुला सेचन जात, बेर्ना सारेको ६५-७० दिनमा उत्पादन लिन सकिने मध्यम जात हो ।
- फल अण्डाकार, नरम, चिल्लो, समान रूपमा बाक्लो, दुई भाग (Bi-chambered) हुने र बीउको मात्रा थोरै भएको हुन्छ ।
- एक फलको तौल ६०-८० ग्राम हुन्छ, पात चौडा र आलुको पात जस्तो हुन्छ ।
- ६०- ६५ दिनमा फल टिप्न तयार हुन्छ, ।
- एकै पटकमा फल्ने हुनाले बोट होचो र भार्जिने किसिमको हुन्छ ।
- तराई, मध्य र उच्च पहाडको लागि सिफारिश गरिएको छ ।
- २०५१ सालमा उन्मोचित गरिएको ।

### ३) मनप्रेसकस (Monprescos)

- खुला सेचन जात, बेर्ना सारेको ८०-९० दिनमा उत्पादन लिन सकिने मध्यम अगौटे जात हो ।
- फल ग्लोब आकारको, नरम,समान रातो, Bi-trichambered, कसिलो र बीउको मात्रा थोरै



भएको हुन्छ ।

- एक फलको तौल ७५-१०० ग्राम हुन्छ ।
- ८०- ९० दिनमा फल टिप्न तयार हुन्छ,
- पटक पटकमा फलले हुनाले बोट टूलो र सिधा हुन्छ ।
- तराई, मध्य र उच्च पहाडको लागि सिफारिश गरिएको छ ।
- २०५१ सालमा उन्मोचित गरिएको ।

#### ४) एन.सि.एल-१ (N.C.L-1)

- खुला सेचन जात, गर्मी र ओइलाउने रोग सहन सक्ने जात जुन बेर्ना सारेको ६५-७५ दिनमा उत्पादन लिन सकिन्छ ।
- फल आरु आकारको, अलि अलि गोलाकार, कसिलो बाक्लो छाला भएको, हल्का रातो रङ्गको हुन्छ ।
- एक फलको तौल ६०-७५ ग्राम हुन्छ ।
- पटक पटकमा फलले हुनाले बोट टूलो र सिधा हुन्छ ।
- तराई, मध्य र उच्च पहाडको लागि सिफारिश गरिएको छ ।
- २०५१ सालमा उन्मोचित गरिएको ।

#### ५) सृजना (Srijana)

- गोलभेंडामा नेपालको पहिलो वर्णसंकर जात, फल रातो मुटु आकारको टुप्पा तिखो भएको हुन्छ ।
- फलको बोक्ला बाक्लो (४ - ४.८ मिलिमिटर) हुनुका साथै फलको स्वाद मध्यम अमिलो हुन्छ ।
- बोटको उचाइ ४.५ देखि ५ मिटर सम्म हुन्छ ।
- बेर्ना सारेको ७५-८० दिनमा फल तयार हुन्छ ।
- ९ देखि १० महिनाको अवधि सम्म फल टिप्न सकिन्छ ।
- एक फलको तौल ६० देखि ८० ग्राम (मध्यम) हुन्छ ।
- ओइलाउने रोग (Bacterial wilt) सहन सक्ने सहन सक्ने ।
- मध्य पहाडको ८०० १६०० मिटर र तराईको १५० मिटर भन्दा माथिका उर्वर तथा सिंचित क्षेत्रहरू ।
- २०६६ सालमा पञ्जीकृत भएको ।
- बेर्ना सार्ने समय तराईमा भाद्रदेखि पौष (खुला खेतबारीमा), मध्य पहाडमा आषाढ - भाद्र (प्लाष्टिक घरभित्र) र फाल्गुन (खुलाखेतबारीमा) । तराई

#### ६) सुरक्षा (Suraksha)

- वर्णसंकर जात ।
- छोटो बिरुवा ४० ५० से. मी सम्म अग्लो हुने । बेर्ना लगाएको ७५ दिनदेखि ८० दिनमा

फल तयार हुने ।

- उत्पादन प्रति हेक्टर ८० ९० मेटिक टन ।
- तराई र मध्य पहाडकोलागि सिफारिश गरिएको ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

७) **एन. एस. २५३५ (N.S. 2535)**

- छोटो बिरुवा, ३५ ४५ से. मी. सम्म अग्लो हुने ।
- ७५ - ८० दिनमा फल तयार हुने ।
- उत्पादन प्रति हेक्टर १४० १५० मेटिक टन ।
- तराई र मध्य पहाडकोलागि सिफारिश गरिएको ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

८) **डालिला (Dalila)**

- वर्णशंकर जात ।
- फल लाग्ने क्षमता राम्रो भएको गर्मी समयमा रोपनको लागि उपयुक्त, फल खँदिलो हुन्छ ।
- बोटको उचाइ १२० से मि हुन्छ ।
- बेर्ना सारेको ६०-७० दिनमा बाली लिन सकिने ।
- बेर्ना सारेको ४०-४५ दिनमा फुल लाग्ने ।
- फलको तौल प्रति दाना ४०-५० ग्राम हुन्छ ।
- उत्पादन ३०,००० के.जी./ हे. हुन्छ ।
- तराई, मध्य पहाड र उच्च पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६७ सालमा पञ्जीकृत भएको ।

९) **माधुरी (Madhuri)**

- वर्णशंकर जात ।
- फल आकर्षक रातो रङ्गको, अण्डाकार धेरैदिन टिक्ने र नफुट्ने हुन्छ ।
- १ दाना बराबर १ बोट र प्रतिबोट सरदर ६५ बटा फल फल्छ ।
- बोटको उचाइ ११५ से.मी. हुन्छ ।
- बेर्ना सारेको ५० दिनमा फुल फुल्छ ।
- बेर्ना सारेको ८० दिनमा बाली लिन सकिने ।
- फलको तौल प्रति दाना ५० ग्राम हुन्छ ।
- उत्पादन १,२०,००० के.जी./ हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६७ सालमा पञ्जीकृत भएको ।

१०) **जमुना (Jamuna)**

- वर्णशंकर जात ।
- फल आकर्षक रातो रङ्गको, चाडै नकुहिने र भण्डारण गर्न सजिलो हुन्छ ।
- १ दाना बराबर १ बोट र प्रतिबोट सरदर १०० बटा फल फल्छ ।
- बोटको उचाइ ११५ से.मी. हुन्छ ।
- बेर्ना सारेको ५० दिनमा फुल फुल्छ ।
- बेर्ना सारेको ८५ दिनमा बाली लिन सकिने ।
- उत्पादन १,२०,००० के.जी./ हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६७ सालमा पञ्जीकृत भएको ।

११) **एन.एस. ७१९ (N.S. 719)**

- वर्णशंकर जात ।
- बोटको उचाइ ४८-५५ से.मी. हुन्छ ।
- बेर्ना सारेको ७८-८० दिनमा बाली लिन सकिने ।
- उत्पादन ८०-९० मे.टन हुन्छ ।
- तराई र मध्य पहाड र रिभर बेसीनको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

१२) **यूरेका (Eureka)**

- वर्णशंकर जात ।
- बोटको उचाइ १६० से.मी. हुन्छ ।
- बेर्ना सारेको १०२ दिनमा बाली लिन सकिने ।
- उत्पादन ९३.७ मे.टन हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

१३) **साभेरा (Savera)**

- वर्णशंकर जात ।
- बोटको उचाइ १५० से.मी. हुन्छ ।
- बेर्ना सारेको १०५ दिनमा बाली लिन सकिने ।
- उत्पादन ११३ मे.टन हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

१४) अस्त्र ७१७ (Astra 717)

- वर्णशंकर जात ।
- बोटको उचाइ १३० से.मी. हुन्छ ।
- बेर्ना सारेको १०३ दिनमा बाली लिन सकिने ।
- उत्पादन १३१ मे.टन हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

१५) मारिना (Marina)

- वर्णशंकर जात ।
- बोटको उचाइ १५०से.मी. हुन्छ ।
- बेर्ना सारेको १०५ दिनमा बाली लिन सकिने ।
- उत्पादन ११३ मे.टन हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

१६) गौरव ५५५ (Gaurav 555)

- वर्णशंकर जात ।
- बोटको उचाइ २५०-३०० से.मी. हुन्छ ।
- बेर्ना सारेको १००-१०५ दिनमा बाली लिन सकिने ।
- उत्पादन १०६ मे.टन हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

१७) जिङ्को (Xico)

- वर्णशंकर जात ।
- बोटको उचाइ १३५ से.मी. हुन्छ ।
- बेर्ना सारेको १०४ दिनमा बाली लिन सकिने ।
- उत्पादन १४० मे.टन हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

१८) स्पेक्ट्रा (Spectra)

- वर्णशंकर जात ।
- बोटको उचाइ १३० से.मी. हुन्छ ।
- बेर्ना सारेको १०१ दिनमा बाली लिन सकिने ।

- उत्पादन १२२ मे.टन हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

#### १९) नोभा (Nova)

- वर्णशंकर जात ।
- बोटको उचाइ १४० से.मी. हुन्छ ।
- बेर्ना सारेको १०७ दिनमा बाली लिन सकिने ।
- उत्पादन १५२ मे.टन हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

#### २०) माकिस (Makis)

- वर्णशंकर जात ।
- बोटको उचाइ १२० से.मी. हुन्छ ।
- बेर्ना सारेको ६०-७० दिनमा बाली लिन सकिने । उत्पादन ३० मे.टन हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६७ सालमा पञ्जीकृत भएको ।

#### २१) ओपेल (Opel)

- वर्णशंकर जात ।
- बोटको उचाइ १८० से.मी. हुन्छ ।
- बेर्ना सारेको ८५-९० दिनमा बाली लिन सकिने । उत्पादन ५६ मे.टन हुन्छ ।
- तराई, मध्य पहाड र उच्च पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६७ सालमा पञ्जीकृत भएको ।

#### २२) भि.एल ४४३ (VL 443)

- वर्णशंकर जात ।
- बोटको उचाइ १३५ से.मी. हुन्छ ।
- बेर्ना सारेको १०४ दिनमा बाली लिन सकिने ।
- उत्पादन १४० मे.टन हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

#### २३) अमिता (Ahmita)

- वर्णशंकर जात ।
- बोटको उचाइ १२० से.मी. हुन्छ ।

- बेर्ना सारेको ९५-१०० दिनमा बाली लिन सकिने ।
- उत्पादन ९६.२ मे.टन हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

#### २४) एन.एस. ८१५ (NS 815)

- वर्णशंकर जात ।
- बोटको उचाइ ३०-३६ से.मी. हुन्छ ।
- बेर्ना सारेको ७०-८० दिनमा बाली लिन सकिने ।
- उत्पादन ८०-९० मे.टन हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

#### २५) एन.एस (NS 53)

- वर्णशंकर जात ।
- बोटको उचाइ ३५-४० से.मी. हुन्छ ।
- बेर्ना सारेको ८०-८५ दिनमा बाली लिन सकिने ।
- उत्पादन ९०-१०० मे.टन हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

#### २६) सेन्स (Sens)

- वर्णशंकर जात ।
- बोटको उचाइ १६५ से.मी. हुन्छ ।
- बेर्ना सारेको १०७ दिनमा बाली लिन सकिने ।
- उत्पादन ११५ मे.टन हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

#### २७) सेरेस (Ceres)

- वर्णशंकर जात ।
- बोटको उचाइ १५० से.मी. हुन्छ ।
- बेर्ना सारेको ११२ दिनमा बाली लिन सकिने ।
- उत्पादन १०५ मे.टन हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

२८) टी ३० (T-30)

- वर्णशंकर जात
- ६० देखि ६५ दिनमा बाली तयार हुने
- उत्पादन क्षमता ५७ टन प्रति हे. रहेको
- तराई, भित्रीमधेश तथा पहाडका लागि सिफारिश गरिएको
- २०६९ सालमा पञ्जीकरण गरिएको

२९) सूर्य १११ (Surya 111)

- वर्णशंकर जात
- बेर्ना रोपेको १०० देखि १०५ दिनमा बाली तयार हुने
- उत्पादन क्षमता ६०.५ मे.ट. प्रति हे. रहेको
- तराईका लागि सिफारिश गरिएको
- २०७० सालमा पञ्जीकरण भएको

३०) अमरुता (Amruta)

- वर्णशंकर जात
- ६० देखि ७० दिनमा तयार हुने
- उत्पादन क्षमता ४० देखि ५० मे ट. प्रति हे. रहेको
- तराईका लागि सिफारिश गरिएको
- २०७० सालमा पञ्जीकृत गरिएको

३१) मिन्टो (Minto)

- वर्णशंकर जात
- बेर्ना सारेको ६० देखि ६५ दिनमा बाली लिन सकिने
- उत्पादन क्षमता १०० देखि १२० टन प्रति हे. रहेको
- तराई तथा मध्यपहाडका लागि सिफारिश गरिएको
- २०७० सालमा पञ्जीकृत भएको जात ।

**छ) काँक्रो, अँग्रेजी नाम: Cucumber**  
**तैज्ञानिक नाम: Cucumis sativus**

१) कुशले (Kusle)

- फल हल्का हरियो, १५ - २५ से. मी. लामो, भेटनोको अर्कोतर्फ बढि सेतो काँडा उम्रेको जस्तो देखिने, खाँदा मिठो स्वादको हुन्छ ।
- अगौटे जातको काँक्रो हो, बीउ रोपेको ७५ देखि ८० दिनमा पहिलो पटक टिप्न सकिन्छ ।
- २०५१ सालमा उन्मोचित भएको ।

## २) निन्जा १७९ (Ninja 179)

- फल २० - २५ से. मी. लामो हरियो रंगको हुन्छ ।
- बोट मध्यम लहरा जाने हुन्छ ।
- तराई र मधेय पहाडको लागि सिफारिश गरिएको छ ।
- बेर्ना सारेको ४५ दिनमा पहिलो पटक टिप्न सकिने ।
- साउन भदौमा उत्पादन लिन सकिने हुँदा अगौटे बालीको रूपमा लिन सकिन्छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

## ३) हिरो (Hero)

- वर्णशंकर जात ।
- हरियो सेतो आकर्षक रङ्गमा बाटुलो लामो फल फल्छ । फल रोग र तितो कम लाग्नुका साथै वजनदार हुन्छ ।
- २ दाना बराबर १ बोट, प्रतिबोट सरदर २५ फल र १ फल बराबर २५० ग्राम तौल हुन्छ ।
- बोटको उचाइ १५६ से.मी. हुन्छ ।
- बेर्ना सारेको ३७ दिनमा फुल फुल्छ ।
- बेर्ना सारेको ४७ दिनमा बाली लिन सकिने ।
- उत्पादन ७०,१२५ के.जी./हे. हुन्छ ।
- तराई र पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६७ सालमा पञ्जीकृत भएको ।

## ४) हिमालय (Himalaya)

- वर्णशंकर जात ।
- हल्का हरियो रङ्गको गोलो लामो सलक्क परेको फल फल्छ ।
- २ दाना बराबर १ बोट, प्रतिबोट सरदर २० फल र १ फल बराबर ३०० ग्राम तौल हुन्छ ।
- बोटको उचाइ १५८ से.मी. हुन्छ ।
- बेर्ना सारेको ३५ दिनमा फुल फुल्छ ।
- बेर्ना सारेको ४५ दिनमा बाली लिन सकिने ।
- उत्पादन ६३,७५० के.जी./हे. हुन्छ ।
- तराई र पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६७ सालमा पञ्जीकृत भएको ।

## ५) जुबोराज ४११ (Juboraj 411)

- वर्णशंकर जात ।
- गोलो सलक्क परेको सेतो आकर्षक रङ्गको फल फल्छ ।
- २ दाना बराबर १ बोट, प्रतिबोट सरदर २४ फल र १ फल बराबर २५० ग्राम तौल हुन्छ ।
- बोटको उचाइ १६० से.मी. हुन्छ ।



- बेर्ना सारेको ३५ दिनमा फुल फुल्छ ।
- बेर्ना सारेको ४५ दिनमा बाली लिन सकिने । उत्पादन ७६,५०० के.जी./हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६७ सालमा पञ्जीकृत भएको ।

६) **एन.एस. ४०४ (N.S. 404)**

- वर्णशंकर जात ।
- बोटको उचाइ १५०-१६० से.मी. हुन्छ ।
- बेर्ना सारेको ३०-३५ दिनमा बाली लिन सकिने । उत्पादन २.४-३.२ मे.टन/हे. हुन्छ ।
- तराई र पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

७) **एन.एस. ४०८ (N.S. 408)**

- वर्णशंकर जात ।
- बोटको उचाइ १५०-१६० से.मी. हुन्छ ।
- बेर्ना सारेको ४३-४५ दिनमा बाली लिन सकिने ।
- उत्पादन ४ मे.टन/हे. हुन्छ ।
- तराई र पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

८) **चाँदनी (Chandani)**

- वर्णशंकर जात ।
- बोटको उचाइ २५०-३०० से.मी. हुन्छ ।
- बेर्ना सारेको ३६ दिनमा बाली लिन सकिने ।
- उत्पादन ५८ मे.टन/हे. हुन्छ ।
- मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

९) **मालीका ९९९ (Malika 999)**

- वर्णशंकर जात ।
- बोटको उचाइ २८० से.मी. हुन्छ ।
- बेर्ना सारेको ३७ दिनमा बाली लिन सकिने ।
- उत्पादन ५८ मे.टन/हे. हुन्छ ।
- मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

१०) **कोपिला (Kopila)**

- वर्णशंकर जात ।
- बोटको उचाइ २८०-३०० से.मी. हुन्छ ।
- बेर्ना सारेको ३५-३६ दिनमा बाली लिन सकिने ।
- उत्पादन ६५ मे.टन/हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

११) **हिमाल (Himal)**

- वर्णशंकर जात ।
- बोटको उचाइ २८० से.मी. हुन्छ ।
- बेर्ना सारेको ३५-३७ दिनमा बाली लिन सकिने ।
- उत्पादन ६० मे.टन/हे. हुन्छ ।
- मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

१२) **रमिता (Ramita)**

- वर्णशंकर जात ।
- बोटको उचाइ २८०-३०० से.मी. हुन्छ ।
- बेर्ना सारेको ३५-३८ दिनमा बाली लिन सकिने ।
- उत्पादन ६३ मे.टन/हे. हुन्छ ।
- मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

१३) **सालीनी (Salini)**

- वर्णशंकर जात ।
- बोटको उचाइ २९५ से.मी. हुन्छ ।
- बेर्ना सारेको ३६-४६ दिनमा बाली लिन सकिने ।
- उत्पादन ५४ मे.टन/हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

१४) **पार्वति ४७८ (Parvati)**

- वर्णशंकर जात ।
- बोटको उचाइ २७०-३०० से.मी. हुन्छ ।
- बेर्ना सारेको ३५ दिनमा बाली लिन सकिने ।

- उत्पादन ६० मे.टन/हे. हुन्छ ।
- मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

#### १५) मनिषा (Manisha)

- वर्णशंकर जात ।
- बोटको उचाइ २८५ से.मी. हुन्छ ।
- बेर्ना सारेको ३५ दिनमा बाली लिन सकिने ।
- उत्पादन ६० मे.टन/हे. हुन्छ ।
- मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

#### १६) गरिमा (Garima)

- वर्णशंकर जात ।
- बोटको उचाइ ३०० से.मी. हुन्छ ।
- बेर्ना सारेको ४५-४८ दिनमा बाली लिन सकिने ।
- उत्पादन ५५ मे.टन/हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

#### १७) साहिनी १ (Sahini 1)

- वर्णशंकर जात ।
- बोटको उचाइ २८०-३०० से.मी. हुन्छ ।
- बेर्ना सारेको ३६ दिनमा बाली लिन सकिने ।
- उत्पादन ६८ मे.टन/हे. हुन्छ ।
- तराईको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

#### १८) बेली (Beli)

- वर्णशंकर जात ।
- बोटको उचाइ ३४५ से.मी. हुन्छ ।
- बेर्ना सारेको ४० दिनमा बाली लिन सकिने ।
- उत्पादन ५०-७० मे.टन/हे. हुन्छ ।
- तराई र पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

१९) **कसिन्दा (Kasinda)**

- वर्णशंकर जात ।
- बोटको उचाइ १५० से.मी. हुन्छ ।
- बेर्ना सारेको ३५-३८दिनमा बाली लिन सकिने ।
- उत्पादन १५-२० मे.टन/हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

२०) **कनेना (Kanena)**

- वर्णशंकर जात ।
- बोटको उचाइ १५० से.मी. हुन्छ ।
- बेर्ना सारेको ३५-४० दिनमा बाली लिन सकिने ।
- उत्पादन १५-२० मे.टन/हे. हुन्छ ।
- तराई र पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६७ सालमा पञ्जीकृत भएको ।

२१) **सिमरन (Simran)**

- वर्णशंकर जात ।
- बोटको उचाइ २८०-३०० से.मी. हुन्छ ।
- बेर्ना सारेको ३५दिनमा बाली लिन सकिने ।
- उत्पादन ६३ मे.टन/हे. हुन्छ ।
- मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

२२) **कर्मा (Karma)**

- वर्णशंकर जात ।
- बोटको उचाइ ३१० से.मी. हुन्छ ।
- बेर्ना सारेको ३५ दिनमा बाली लिन सकिने ।
- उत्पादन ६३ मे.टन/हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

२३) **गौरी ७५७ (Gauri 757)**

- वर्णशंकर जात ।
- बोटको उचाइ २८० से.मी. हुन्छ ।
- बेर्ना सारेको ३५ दिनमा बाली लिन सकिने । उत्पादन ६३ मे.टन/हे. हुन्छ ।

- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

#### २४) सञ्जय (Sanjay)

- वर्णशंकर जात ।
- बोटको उचाइ २७०-३०० से.मी. हुन्छ ।
- बेर्ना सारेको ३५-३७ दिनमा बाली लिन सकिने । उत्पादन ६१ मे.टन/हे. हुन्छ ।
- मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

#### २५) नेपा टुसी (Nepa Tusi)

- वर्णशंकर जात ।
- बेर्ना सारेको ४०-५० दिनमा बाली लिन सकिने ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

#### २६) नेपा टुसी ००५ (Nepa Tusi 005)

- वर्णशंकर जात ।
- बेर्ना सारेको ४०-५० दिनमा बाली लिन सकिने ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

#### २७) नेपा टुसी १०३ (Nepa Tusi103)

- वर्णशंकर जात ।
- बेर्ना सारेको ४०-५० दिनमा बाली लिन सकिने ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

#### २८) ड्याडी २२३१ (Daddy2231)

- वर्णशंकर जात ।
- बोटको उचाइ २५० से.मी. हुन्छ ।
- बेर्ना सारेको ३५ दिनमा बाली लिन सकिने । उत्पादन ३०-४० मे.टन/हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

#### २९) लक्कि स्टार (Lucky Star)

- वर्णशंकर जात ।
- बोटको उचाइ २५० से.मी. हुन्छ ।

- बेर्ना सारेको ३५ दिनमा बाली लिन सकिने । उत्पादन ३०-४० मे.टन/हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

### ३०) डाइनेष्टी (Dynasty)

- वर्णशंकर जात ।
- बोटको उचाइ ३०० से.मी. हुन्छ ।
- बेर्ना सारेको ४२ दिनमा बाली लिन सकिने ।
- उत्पादन ४०-६० मे.टन/हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

### ३१) म्याजेष्टी (Majesty)

- वर्णशंकर जात ।
- बोटको उचाइ ३४५ से.मी. हुन्छ ।
- बेर्ना सारेको ४० दिनमा बाली लिन सकिने ।
- उत्पादन ५०-७० मे.टन/हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

### ३२) सीता ८८८ (Sita 888)

- वर्णशंकर जात ।
- बोटको उचाइ २८०-३०० से.मी. हुन्छ ।
- बेर्ना सारेको ३४ दिनमा बाली लिन सकिने ।
- उत्पादन ६६ मे.टन हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

### ३३) साहिनी २ (Sahini 2)

- वर्णशंकर जात ।
- बोटको उचाइ २८०-३०० से.मी. हुन्छ ।
- बेर्ना सारेको ३७ दिनमा बाली लिन सकिने ।
- उत्पादन ६८ मे.टन हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

### ३४) एल ३३३ (L-333)

- खुल्ला सेचीत जात
- बेर्ना सारेको ५७ दिनमा बाली लिन सकिने
- उत्पादन क्षमता २७.१ मे. ट. प्रति हे रहेको
- तराई, भित्रीमधेश तथा पहाडका लागि सिफारिश गरिएको
- २०६९ सालमा पञ्जीकृत जात

### ३५) राजा (Raja)

- वर्णशंकर जात
- बेर्ना सारेको ४५ दिनमा बाली लिन सकिने
- उत्पादन क्षमता ४५ मे.ट. प्रति हे. रहेको
- तराईका लागि सिफारिश गरिएको
- २०७० सालमा उन्मोचित जात

### ३६) मालिनी (Malini)

- वर्णशंकर जात
- ४३ देखि ४५ दिनमा तयार हुने
- उत्पादन क्षमता ४५ देखि ४८ टन प्रति हे रहेको
- तराईका लागि सिफारिश गरिएको
- २०७० सालमा पञ्जीकृत भएको जात

### ३७) एन ओ १२९ (N.O . 129)

- बेर्ना सारेको ५५ दिनमा बाली लिन सकिने
- उत्पादन क्षमता ३२ टन प्रति हे. रहेको
- तराई तथा मध्यपहाडका लागि सिफारिश गरिएको जात
- २०७० सालमा पञ्जीकृत भएको

### ३८) भक्तपुर लोकल काँक्रो (Bhaktapur Local Kankro)

- खुल्लासेचीत जात
- बेर्ना सारेको ६० देखि ६५ दिनमा बाली टिप्न सकिने
- उत्पादन क्षमता ३० देखि ३५ टन प्रति हे रहेको
- हरियो फलमा कालो कांडा तथा पाकेको फलमा पहेलो कांडा हुने
- फलमा हल्का सेतो छिबिँ धर्काहरू स्पष्ट देखिने
- वयस्क पातको आकार १९ - २३ से.मी. लम्वाई तथा २४- ३४ से मी. चौडाई र पातको डण्डी १.५ - २.५ से.मी. लामो हुन
- बीउको रंग पहेलो सेतो हुने
- ६०० देखि १६०० मि को अवहवाको लागि सिफारिश गरिएको
- २०७५ सालमा दर्ता गरिएको

**ज) लौका, अँग्रेजी नाम: Bottle gourd**  
**वैज्ञानिक नाम: *Lagenaria siceraria***

**१) काबेरी (Kaveri)**

- वर्णशंकर जात ।
- बोटको उचाइ १५०-१६० से.मी. हुन्छ ।
- बेर्ना सारेको ४५-५० दिनमा बाली लिन सकिने ।
- उत्पादन ४४-५६ मे.टन/हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

**२) एन.एस.४२१ (N.S. 421)**

- वर्णशंकर जात ।
- बोटको उचाइ १५०-१६० से.मी. हुन्छ ।
- बेर्ना सारेको ४५-५० दिनमा बाली लिन सकिने ।
- उत्पादन ४०-५० मे.टन/हे. हुन्छ ।
- तराई र पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

**३) एन.एस. ४४३ (N.S. 443)**

- वर्णशंकर जात ।
- बोटको उचाइ १५०-१६० से.मी. हुन्छ ।
- बेर्ना सारेको ४३-५० दिनमा बाली लिन सकिने ।
- उत्पादन ३०-४० मे.टन/हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

**४) अनमोल (Anmol)**

- वर्णशंकर जात ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

**५) धारा (Dhara)**

- वर्णशंकर जाता
- बाली तयार हुने अवधि ५५ देखि ६५ दिन रहेको
- उत्पादन क्षमता ५० देखि ७० दिन
- तराई तथा पहाडका लागि सिफारिश गरिएको
- २०६६ सालमा पञ्जीकरण गरिएको



**क) धिरौला, अँग्रेजी नाम: Sponge gourd**  
**वैज्ञानिक नाम: *Luffa cylindrica***

**१) कान्तिपुरे (Kantipure)**

- बेर्ना लगाएको १००-११०दिनमा पहिलो उत्पादन लिन सकिने ।
- फल हल्का हरियो देखि हरियो रङको लामो हुन्छ ।
- फलको लम्बाई लगभग ५०-७५ से.मी. हुन्छ ।
- बोट ठूलो लहरे हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०५१ सालमा उन्मोचित भएको ।

**२) न्यू नारायणी (New Narayani)**

- वर्णशंकर जात ।
- बोटको उचाइ ३५०-४०० से.मी. हुन्छ ।
- बेर्ना सारेको ४५ दिनमा बाली लिन सकिने ।
- उत्पादन १३ मे.टन/हे. हुन्छ ।
- तराई र पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

**३) एन.एस. ४४१ (N.S.441)**

- वर्णशंकर जात ।
- बोटको उचाइ १५०-१६० से.मी. हुन्छ ।
- बेर्ना सारेको ४०-४५ दिनमा बाली लिन सकिने ।
- उत्पादन २०-३० मे.टन/हे. हुन्छ ।
- तराई र पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

**४) एन.एस. ४४५ (N.S.445)**

- वर्णशंकर जात ।
- बोटको उचाइ १५०-१६० से.मी. हुन्छ ।
- बेर्ना सारेको ४०-४५ दिनमा बाली लिन सकिने ।
- उत्पादन २४-३६ मे.टन/हे. हुन्छ ।
- तराई र पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

५) गीता (Gita)

- वर्णशंकर जात ।
- बोटको उचाइ ३५०-४०० से.मी. हुन्छ ।
- बेर्ना सारेको ४० दिनमा बाली लिन सकिने ।
- उत्पादन ३८ मे.टन/हे. हुन्छ ।
- तराई र पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

६) निशा ७७७ (Nisha 777)

- वर्णशंकर जात
- बाली लगाएको ४५ दिनमा पहिलो पटक टिप्न सकिने
- उत्पादन क्षमता ४० टन प्रति हेक्टर रहेको
- तराई तथा मध्यपहाडका लागि सिफारिश गरिएको
- २०७० सालमा पञ्जीकरण गरिएको

७) सरिता (Sarita)

- खुल्ला सेचित जात
- रोपेको ४५ देखि ५० दिनमा बाली लिन सकिने
- उत्पादन क्षमता ५० देखि ७० टन प्रति हे.
- तराईका लागि सिफारिश गरिएको
- २०७० सालमा पञ्जीकरण गरिएको

८) सिन्धु (Sindhu)

- खुल्ला सेचित जात
- बाली तयार हुन ५० देखि ६० दिन लाग्ने
- उत्पादन क्षमता ५० देखि ७० मे टन. प्रति हे रहेको
- तराईका लागि सिफारिश गरिएको
- २०७० सालमा पञ्जीकरण गरिएको जात

अ) पाटे धिरौला, अँग्रेजी नाम: Ridge gourd  
वैज्ञानिक नाम: *Luffa acutangula*

१) ह्यु क्यु ५०१ (Huay Kaew 501)

- वर्णशंकर जात ।
- बोटको उचाइ ३५०-४०० से.मी. हुन्छ ।
- बेर्ना सारेको ४० दिनमा बाली लिन सकिने ।
- उत्पादन २३ मे.टन/हे. हुन्छ ।

- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

२) **भिसेट सि सि १६५ (Viset CC 165)**

- वर्णशंकर जात ।
- बोटको उचाइ ४००-५०० से.मी. हुन्छ ।
- बेर्ना सारेको ३५-४० दिनमा बाली लिन सकिने ।
- उत्पादन ३० मे.टन/हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

३) **एन.एस. ४०१ (NS 401)**

- वर्णशंकर जात ।
- बोटको उचाइ १५०-१६० से.मी. हुन्छ ।
- बेर्ना सारेको ४०-४५ दिनमा बाली लिन सकिने ।
- उत्पादन ४४-४८ मे.टन/हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

**ट) फर्सी, अंग्रेजी नाम: Pumpkin**  
**तैज्ञानिक नाम: Cucurbita muschata**

१) **सोनार ०२२ (Sonar 022)**

- वर्णशंकर जात ।
- बोटको उचाइ ४००-६०० से.मी. हुन्छ ।
- बेर्ना सारेको ७५-८० दिनमा बाली लिन सकिने ।
- उत्पादन ५५ मे.टन/हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

**ठ) स्व्वायस, फर्सी आंग्रेजी नाम: Squash**  
**तैज्ञानिक नाम: Cucurbita moschata**

१) **असारे स्व्वास (Asare Squash)**

- फल खैरो हरियो रङ्ग भएको अगौटे जात हो ।
- फल Cylindrical, Blocky र Smoothly Bulbed हुन्छ ।

- बेर्ना सारेको ५०-६० दिनमा पहिलो उत्पादन लिन सकिन्छ ।
- तराई, मध्य पहाड र उच्च पहाडको लागि सिफारिश गरिएको छ ।
- २०५१ सालमा उन्मोचित गरिएको ।

## २) अन्ना १०१ (Anna 101)

- वर्णशंकर जात ।
- बोटको उचाइ ३६-५० से.मी. हुन्छ ।
- बेर्ना सारेको ६५-७० दिनमा बाली लिन सकिने ।
- उत्पादन ४०-५० मे.टन/हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

## ३) अन्ना २०२ (Anna 202)

- वर्णशंकर जात ।
- बोटको उचाइ ३६-५० से.मी. हुन्छ ।
- बेर्ना सारेको ६५-७० दिनमा बाली लिन सकिने ।
- उत्पादन ३६-४० मे.टन/हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

## ४) अन्ना ३०२ (Anna 302)

- वर्णशंकर जात ।
- बोटको उचाइ ३६-५० से.मी. हुन्छ ।
- बेर्ना सारेको ६५-७० दिनमा बाली लिन सकिने । उत्पादन ४० मे.टन/हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

## ५) सनी हाउस (Sunny House)

- वर्णशंकर जात ।
- बेर्ना सारेको ५०-५२ दिनमा बाली लिन सकिने ।
- उत्पादन ५१.८ मे.टन/हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

## ६) ट्रू ग्रीन (True Green)

- वर्णशंकर जात ।
- बेर्ना सारेको ३८-४३ दिनमा बाली लिन सकिने ।

- उत्पादन २९.१ मे.टन/हे. हुन्छ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ।
- २०६६ सालमा पञ्जीकृत भएको।

#### ७) सोन्डो भी (Sondo V)

- वर्णशंकर जात।
- बेर्ना सारेको ३८-४३ दिनमा बाली लिन सकिने।
- उत्पादन २४.९ मे.टन/हे. हुन्छ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ।
- २०६६ सालमा पञ्जीकृत भएको।

#### ८) लङ्ग फ्रिन (Long Freen)

- वर्णशंकर जात।
- बेर्ना सारेको ५३-५८ दिनमा बाली लिन सकिने।
- उत्पादन २४.९ मे.टन/हे. हुन्छ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ।
- २०६६ सालमा पञ्जीकृत भएको।

#### ९) हनी डेजर्ट (Honey Desert)

- वर्णशंकर जात।
- बेर्ना सारेको ९०-९५ दिनमा बाली लिन सकिने।
- उत्पादन १८ मे.टन/हे. हुन्छ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ।
- २०६६ सालमा पञ्जीकृत भएको।

#### १०) डेभिन्च (Davinch)

- वर्णशंकर जात।
- बोटको उचाइ ४०-५० से.मी. हुन्छ।
- बेर्ना सारेको ६०-७५ दिनमा बाली लिन सकिने।
- उत्पादन १०५ मे.टन/हे. हुन्छ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ।
- २०६६ सालमा पञ्जीकृत भएको।

#### ११) जुकिनी (Zucchini)

- वर्णशंकर जात।
- बोटको उचाइ २५-३० से.मी. हुन्छ।
- बेर्ना सारेको ५०-५५ दिनमा बाली लिन सकिने।

- उत्पादन ११० मे.टन/हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

#### १२) ग्रे जुकिनि (Grey Zucchini)

- खुल्ला सेचीत जात
- लगाएको ४५ दिनमा बाली लिन सकिने
- उत्पादन क्षमता ८० मे.ट. प्रति हे. रहेको
- तराई र मध्यपहाडका लागि सिफारिश गरिएको
- २०७० सालमा पञ्जीकृत जात

#### १३) सुपर स्क्वास बल (Super Squash Ball)

- खुल्ला सेचीत जात
- बाली लगाएको ४० देखि ४५ दिनमा बाली लिन सकिने
- उत्पादन क्षमता १८ देखि ३१ टन प्रति हे. रहेको
- मध्यपहाडको सिंचित क्षेत्रका लागि सिफारिश गरिएको
- २०७५ सालमा पञ्जीकृत जात

## ड) चिचिण्डा, अंग्रेजी नाम: Snake gourd तैज्ञानिक नाम: *Tricosanthes anguina*

#### १) कर्णाली (Karnali)

- वर्णशंकर जात ।
- बोटको उचाइ ४००-५०० से.मी. हुन्छ ।
- बेर्ना सारेको ४५ दिनमा बाली लिन सकिने ।
- उत्पादन ३० मे.टन/हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको ।
- २०६६ सालमा पञ्जीकृत गरिएको ।

#### २) हरियाली (Hariyali)

- वर्णशंकर जात ।
- बोटको उचाइ ४००-५०० से.मी. हुन्छ ।
- बेर्ना सारेको ५० दिनमा बाली लिन सकिने ।
- उत्पादन ३० मे.टन/हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको ।
- २०६६ सालमा पञ्जीकृत गरिएको ।

## ढ) तिते करेला, आग्रेजी नाम: Bitter gourd वैज्ञानिक नाम: *Momordica charantia*

### १) हरियो करेला (Hariyo Karela)

- बोट दूलो, हरियो, लहरे प्रकृतिको र पात गहिरो काटिएको (Lobed) अगौटे जात हो ।
- बोटको दुप्पातिर भुस धेरै हुन्छ ।
- फल २०-२५ से.मी. लामो, ७-८ smooth ridges भएको र Club shape को हुन्छ ।
- फल पहिले हरियो र पाकेपछि पहेलो हुन्छ । उत्पादन २०-२५ मे.टन/हे. हुन्छ ।
- रोपेको ९०-१०० दिनमा उत्पादन लिन सकिन्छ ।
- तराई र मध्य पहाड लागि सिफारिश गरिएको छ ।
- २०५१ सालमा उन्मोचित गरिएको ।

### २) एन.एस ४३३ (NS 433)

- वर्णशंकर जात ।
- बोटको उचाइ १५५-१६० से.मी. हुन्छ ।
- बेर्ना सारेको ४०-५० दिनमा बाली लिन सकिने ।
- उत्पादन ४०-४५ मे.टन/हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

### ३) चन्द्रा (Chandra)

- वर्णशंकर जात ।
- बोटको उचाइ २५०-३०० से.मी. हुन्छ ।
- बेर्ना सारेको ४८-५० दिनमा बाली लिन सकिने ।
- उत्पादन १९.८ मे.टन/हे. हुन्छ ।
- तराई, र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

### ४) लक्ष्मी ५५५ (Laxmi 555)

- वर्णशंकर जात ।
- बोटको उचाइ २५०-३०० से.मी. हुन्छ ।
- बेर्ना सारेको ५० दिनमा बाली लिन सकिने । उत्पादन २८ मे.टन/हे. हुन्छ ।
- तराई, र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

५) **पिपल (Pipal)**

- वर्णशंकर जात ।
- बोटको उचाइ २५०-३०० से.मी. हुन्छ ।
- बेर्ना सारेको ५० दिनमा बाली लिन सकिने । उत्पादन २०.९ मे.टन/हे. हुन्छ ।
- तराई, र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

६) **शिव (Shiva)**

- वर्णशंकर जात ।
- बोटको उचाइ ३०० से.मी. हुन्छ ।
- बेर्ना सारेको ४८-५० दिनमा बाली लिन सकिने ।
- उत्पादन २१.४ मे.टन/हे. हुन्छ ।
- तराई, र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

७) **गंगा (Ganga)**

- वर्णशंकर जात ।
- बोटको उचाइ २५०-३०० से.मी. हुन्छ ।
- बेर्ना सारेको ४०-४५ दिनमा बाली लिन सकिने ।
- उत्पादन २४ मे.टन/हे. हुन्छ ।
- तराईको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

८) **हिरा (Hira)**

- वर्णशंकर जात ।
- बोटको उचाइ ३०० से.मी. हुन्छ ।
- बेर्ना सारेको ४८-५० दिनमा बाली लिन सकिने । उत्पादन २४.३ मे.टन/हे. हुन्छ ।
- तराईको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

९) **पाली (Palee)**

- वर्णशंकर जात ।
- बोटको उचाइ ७०० से.मी. हुन्छ ।
- बेर्ना सारेको ४५ दिनमा बाली लिन सकिने ।
- उत्पादन ५० मे.टन/हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६७ सालमा पञ्जीकृत भएको ।



१०) सेती ४४४ (Seti 444)

- वर्णशंकर जात ।
- बोटको उचाइ २५०-३०० से.मी. हुन्छ ।
- बेर्ना सारेको ४६-४८दिनमा बाली लिन सकिने ।
- उत्पादन २६.९ मे.टन/हे. हुन्छ ।
- तराईर मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

११) कोमल (Komal)

- वर्णशंकर जात ।
- बोटको उचाइ २५०-३०० से.मी. हुन्छ ।
- बेर्ना सारेको ४८-५० दिनमा बाली लिन सकिने ।
- उत्पादन ३५.६ मे.टन/हे. हुन्छ ।
- तराईर मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

१२) सम्बृद्धि (Sambriddhi)

- वर्णशंकर जात ।
- बोटको उचाइ २५०-३०० से.मी. हुन्छ ।
- बेर्ना सारेको ४८-५० दिनमा बाली लिन सकिने ।
- उत्पादन ३५.८ मे.टन/हे. हुन्छ ।
- तराईर मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

१३) एन.एस. ४५३ (NS 453)

- वर्णशंकर जात ।
- बोटको उचाइ १५०-१६० से.मी. हुन्छ ।
- बेर्ना सारेको ४०-५० दिनमा बाली लिन सकिने ।
- उत्पादन ४०-४५ मे.टन/हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

१४) एन.एस. ४५४ (NS 454)

- वर्णशंकर जात ।
- बोटको उचाइ १५०-१६० से.मी. हुन्छ ।
- बेर्ना सारेको ४०-५० दिनमा बाली लिन सकिने ।

- उत्पादन ४०-४५ मे.टन/हे. हुन्छ ।
- तराईर मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

१५) **एन.एस १०२४ (NS 1024)**

- वर्णशंकर जात ।
- बोटको उचाइ १५०-१६० से.मी. हुन्छ ।
- बेर्ना सारेको ४०-५० दिनमा बाली लिन सकिने ।
- उत्पादन ४०-४५ मे.टन/हे. हुन्छ ।
- तराईर मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

१६) **एन.एस ४३१ (NS 431)**

- वर्णशंकर जात ।
- बोटको उचाइ १५५-१६० से.मी. हुन्छ ।
- बेर्ना सारेको ४०-५० दिनमा बाली लिन सकिने ।
- उत्पादन ४०-४५ मे.टन/हे. हुन्छ ।
- तराईर मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

१७) **एन.एस ४३४ (NS 434)**

- वर्णशंकर जात ।
- बोटको उचाइ १५५-१६० से.मी. हुन्छ ।
- बेर्ना सारेको ४०-५० दिनमा बाली लिन सकिने ।
- उत्पादन ४०-४५ मे.टन/हे. हुन्छ ।
- तराईर मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

१८) **केशव ७७७ (Keshav 777)**

- वर्णशंकर जात
- बेर्ना लगाएको ५० दिनमा बाली लिन सकिने
- उत्पादन क्षमता १८.५ मे.ट. प्रति हे रहेको
- तराई, मध्यपहाडका लागि सिफारिश गरिएको
- २०७० सालमा पञ्जीकृत जात

१९) **हरित (Harit)**

- वर्णशंकर जात
- बेर्ना लगाएको ६० देखि ७० दिनमा बाली लिन सकिने
- उत्पादन क्षमता ३० देखि ३५ मे.ट. प्रति हे रहेको

- तराई, मध्यपहाडका लागि सिफारिश गरिएको
- २०७० सालमा पञ्जीकृत जात

#### २०) माया (Maya)

- वर्णशंकर जात
- बेर्ना लगाएको ४५ दिनमा बाली लिन सकिने
- उत्पादन क्षमता ४० देखि ४५ मे.ट. प्रति हे रहेको
- तराई, मध्यपहाडका लागि सिफारिश गरिएको
- २०७० सालमा पञ्जीकृत जात

#### २१) सि.जी. ०१ (CG 01)

- खुल्ला सेचीत जात
- बेर्ना लगाएको ८० देखि ९९ दिनमा बाली लिन सकिने
- उत्पादन क्षमता १८ देखि २२ मे.ट. प्रति हे रहेको
- पूर्वी तराईका लागि सिफारिश गरिएको
- २०७५ सालमा पञ्जीकृत जात

#### २२) रमन (Raman)

- वर्णशंकर जात
- बेर्ना सारेको ६० देखि ६५ दिनमा बाली लिन सकिने
- उत्पादन क्षमता ३५ देखि ४० मे.ट. प्रति हे. रहेको
- तराईका लागि सिफारिश गरिएको
- २०७० सालमा पञ्जीकृत जात

#### २३) सि.जी. ०२ (CG 02)

- खुल्ला सेचीत जात
- बेर्ना लगाएको ८० देखि ९९ दिनमा बाली लिन सकिने
- उत्पादन क्षमता १५ देखि १९ मे.ट. प्रति हे. रहेको
- पूर्वी तराईका लागि सिफारिश गरिएको
- २०७५ सालमा पञ्जीकृत जात

## ण) तर्बुजा, अँग्रेजी नाम: Water melon तैज्ञानिक नाम: *Citrullus lanatus*

#### १) लक्ष्मी ७४७ (Laxmi 747)

- वर्णशंकर जात ।
- बोटको उचाइ ४००-५०० से.मी. हुन्छ ।

- बेर्ना सारेको ७०-७५ दिनमा बाली लिन सकिने ।
- उत्पादन २०.५ मे.टन/हे. हुन्छ ।
- तराईको लागि सिफारिश गरिएको ।
- २०६६ सालमा पञ्जीकृत गरिएको ।

## २) लक्ष्मी ७६७ (Laxmi 767)

- वर्णशंकर जात ।
- बोटको उचाइ ४००-५०० से.मी. हुन्छ ।
- बेर्ना सारेको ७५-८० दिनमा बाली लिन सकिने ।
- उत्पादन ३०.५ मे.टन/हे. हुन्छ ।
- तराईको लागि सिफारिश गरिएको ।
- २०६६ सालमा पञ्जीकृत गरिएको ।

## २) मस्ताना (Mastana)

- वर्णशंकर जात ।
- बेर्ना सारेको ६५-७० दिनमा बाली लिन सकिने ।
- उत्पादन ७० देखि ८० मे.टन/हे. हुन्छ ।
- तराईको लागि सिफारिश गरिएको ।
- २०७० सालमा पञ्जीकृत गरिएको ।

## त) मुला, अँग्रेजी नाम: Radish तैज्ञानिक नाम: *Raphanus sativus*

### १. मिनो अर्ली (Mino Early)

- जरा सेतो, तलतिर टुप्पिदै गएको, ८ देखि १० से.मी. मोटाई र मध्यम कसिलो,
- ३०० देखि ४०० ग्राम तौल भएको,
- केही पिरोको साथै गुलियो स्वाद भएको ।
- पात गाढा हरियो, पात काटिएको (Cerated) र पातहरू ठाडो नगई तेर्सिएका हुन्छन ।
- जराको टुप्पाका पातहरू गोलकार घेरा भित्र हुन्छन ।
- फुलको रंग सेतोमा गुलाबीरंग (Pink) मिसिएको हुन्छ ।
- सरदर ताजा तरकारी उत्पादन २६ मे.टन/हे. रहेको
- सरदर बीउ उत्पादन ३५ केजी./रोपनी
- तराई, पहाड र उच्च पहाडका लागि सिफारिश गरिएको
- लगाएको ४० देखि ४५ दिनमा बाली लिन सकिने
- सरदर बालीको उचाइ ३३ देखि ३४ से.मी हुने
- २०४६ सालमा उन्मोचित भएको ।

## २. प्यूथाने रातो (Pyuthane Rato)

- यो पछौटे जात हो जुन पहिलो बाली लिन बीउ छरेको ७० देखि ८० दिन लाग्ने ।
- पात सिधा हरियो र पातको नसा पनि रातो रातो खालको हुन्छ ।
- जरा ३०-४० से.मी. लामो, बाक्लो, माथिबाट तल केही सानो हुँदै गएको, बाहिरी भाग रातो र सेतो भाग मिसिएको,
- पात नगण्य मात्रामा काटीएको, स्वाद मन्द पियो,
- फुल गुलाबी सेतो, बीउ साना र चेप्टो हुन्छ ।
- सरदर ताजा तरकारी उत्पादन ४३ मे.टन/हे.
- सरदर बीउ उत्पादन ३५ केजी./रोपनी
- मध्यपहाडका लागि सिफारिश गरिएको
- ७० देखि ८० बाली लिन सकिने (दिनमा)
- २०५१ सालमा उन्मोचित भएको ।

## ३. चालीस दिने (Chalis Dine)

- अगौटे जात जून बीउ छरेको ३५-४५ (४० दिन) मा बाली लिन तयार हुन्छ ।
- पात सिधा, पुरै हल्का हरियो र भुस नभएको, र नकाटिएको हुन्छ ।
- जरा १३ (१५ से.मी. लामो, गूलियो र पुरा सेतो र टुप्पो धेरै बाडिएको हुन्छ ।
- सरदर ताजा तरकारी उत्पादन २८ मे.टन/हे.
- सरदर बीउ उत्पादन ३५ केजी./रोपनी
- मध्य पहाडका लागि सिफारिश गरिएको
- बाली लिने समय ३५ देखि ४५ दिन
- सरदर बालीको उचाइ ३३ देखि ४४ से.मी. रहेको
- २०५१ सालमा उन्मोचित भएको ।

## ४) टोकिनासी (Tokinashi)

- यो तापक्रम सहन सक्ने पछौटे जात हो जुन बीउ छरेको ५०-५५ दिनमा बाली लिन तयार हुन्छ ।
- जरा १५-२० से.मी. लामो, माथिबाट तल केही सानो हुँदै गएको, सेतो रङ्गको हुन्छ ।
- पात गाढा हरियो र लामो हुन्छ ।
- बीउ रोपेको ५०-५५ दिनमा बाली लिन तयार हुन्छ ।
- मध्य पहाड (११००-१७०० मि.) को लागि सिफारिश गरिएको छ ।
- २०५१ सालमा पञ्जीकरण गरिएको ।

## ५) हवाईट नेक (White Neck)

- यो तापक्रम सहन सक्ने पछौटे जात हो जुन बीउ छरेको ५०-५५ दिनमा बाली लिन तयार हुन्छ ।
- जरा ३५ से.मी. लामो र ६-८ से.मी. मोटाइ, माथिबाट तल केही सानो हुँदै गएको, सेतो रङ्गको हुन्छ ।

- पात सिधा र हल्का हरियो हुन्छ
- जरा सफा सेतो र मध्यम पिरो हुन्छ ।
- बीउ रोपेको ६०-६५ दिनमा बाली लिन तयार हुन्छ ।
- तराई र मध्य पहाड को लागि सिफारिश गरिएको छ ।
- २०५१ सालमा उन्मोचित गरिएको ।

#### ६) अल सीजन ह्वाइट (All Season White)

- वर्णशंकर जात ।
- बोटको उचाइ १२-१५ से.मी. हुन्छ ।
- बेर्ना सारेको ७० दिनमा बाली लिन सकिने ।
- उत्पादन २०-३० मे.टन/हे. हुन्छ ।
- तराई, मध्य र उच्च पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

#### ७) मिनो अर्ली लङ्ग ह्वाइट (Mino Early Long White)

- वर्णशंकर जात ।
- बोटको उचाइ १२-१५ से.मी. हुन्छ ।
- बेर्ना सारेको ५५-६० दिनमा बाली लिन सकिने ।
- उत्पादन २०-३० मे.टन/हे. हुन्छ ।
- तराई, मध्य र उच्च पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

#### ८) एनि सिजन (Any Season)

- वर्णशंकर जात ।
- बोटको उचाइ ८०-८५ से.मी. हुन्छ ।
- बेर्ना सारेका ७० दिनमा बाली लिन सकिने ।
- उत्पादन ४०-६० मे.टन/हे. हुन्छ ।
- तराई र पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

#### ९) ग्रीन बो (Green Bow)

- वर्णशंकर जात ।
- बोटको उचाइ ७५-८० से.मी. हुन्छ ।
- बेर्ना सारेको ६५ दिनमा बाली लिन सकिने ।
- उत्पादन ४०-६० मे.टन/हे. हुन्छ ।
- तराई र पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

१०) **ग्रीन नेक (Green Neck)**

- वर्णशंकर जात ।
- बोटको उचाइ १०-१२ से.मी. हुन्छ ।
- बेर्ना सारेको ४०-४५ दिनमा बाली लिन सकिने ।
- उत्पादन ५०-७० मे.टन/हे. हुन्छ ।
- तराई र मध्यपहाडको लागि सिफारिश गरिएको छ ।
- २०६७ सालमा पञ्जीकृत भएको ।

११) **लङ्ग ह्वाइट मिनोङ्ग (Long White Minong)**

- वर्णशंकर जात ।
- बोटको उचाइ १२-१५ से.मी. हुन्छ ।
- बेर्ना सारेको ६० दिनमा बाली लिन सकिने ।
- उत्पादन ४०-६० मे.टन/हे. हुन्छ ।
- तराई र मध्यपहाडको लागि सिफारिश गरिएको छ ।
- २०६७ सालमा पञ्जीकृत भएको ।

१२) **बि.एन.४२९ (B.N .429)**

- वर्णशंकर जात ।
- बोटको उचाइ १०-१२ से.मी. हुन्छ ।
- बेर्ना सारेको ६० दिनमा बाली लिन सकिने ।
- उत्पादन ४०-४५ मे.टन/हे. हुन्छ ।
- मध्यपहाडको लागि सिफारिश गरिएको छ ।
- २०६७ सालमा पञ्जीकृत भएको ।

१३) **सिन्जिन (Sinjin)**

- वर्णशंकर जात ।
- बोटको उचाइ १२-१५ से.मी. हुन्छ ।
- बेर्ना सारेको ६५ दिनमा बाली लिन सकिने । उत्पादन ४०-४५ मे.टन/हे. हुन्छ ।
- मध्यपहाडको लागि सिफारिश गरिएको छ ।
- २०६७ सालमा पञ्जीकृत भएको ।

१४) **वाइ आर ह्वाइट स्प्रिङ्ग (Y.R . White Spring)**

- वर्णशंकर जात ।
- बोटको उचाइ ८६-९० से.मी. हुन्छ ।
- बेर्ना सारेको ६०-६५ दिनमा बाली लिन सकिने ।
- उत्पादन ४०-६० मे.टन/हे. हुन्छ ।

- तराई र पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

#### १५) मिनो अर्लि लङ्ग ट्वाइट (Mino Early Long White)

- वर्णशंकर जात ।
- बोटको उचाइ १२-१५से.मी. हुन्छ ।
- बेर्ना सारेको ५५-६० दिनमा बाली लिन सकिने ।
- उत्पादन २०-३० मे.टन/हे. हुन्छ ।
- तराई र पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

#### १६) ट्रपिकल क्रस (Tropical Cross)

- वर्णशंकर जात ।
- बोटको उचाइ ४५-५० से.मी. हुन्छ ।
- बेर्ना सारेको ४०-४५ दिनमा बाली लिन सकिने ।
- उत्पादन ४०-६० मे.टन/हे. हुन्छ ।
- तराई र पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

#### १७) रकि ४५ (Raki)

- खुल्ला सेचीत जात
- रोपेको ४५ देखि ५० दिनमा बाली तयार हुने
- बीउ उत्पादन हुन १४० दिन लाग्ने
- उत्पादन क्षमता ४४ देखि ५० मे.ट. प्रति हे रहेको
- बीउ उत्पादन क्षमता ८००के जी देखि ९०० के.जी. प्रति हे. रहेको
- तराई तथा मध्यपहाडका लागि सिफारिश गरिएको
- २०७० सालमा पञ्जीकृत जात

#### १८) धनकुटे (Dhankute)

- खुल्ला सेचीत जात
- लगाएको ५५ देखि ६० दिनमा बाली तयार हुने
- उत्पादन क्षमता ४२ टन प्रति हे.
- ११०० मि देखि १७०० मि. सम्मको आवहवाका लागि सिफारिश गरिएको
- २०५१ सालमा पञ्जीकृत जात



**थ) गाँजर, अंग्रेजी नाम: Carrot**  
**वैज्ञानिक नाम: *Daucus carota***

**१) नान्टिस फोर्टो (Nantes Forto)**

- जराको भित्री र बाहिरी भाग सुन्तला रङ्गको, चिल्लो र टुप्पातीरको भाग Blunt हुन्छ ।
- बेर्ना सारेको ९०-१०० दिनमा बाली लिन सकिने ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- जराको लम्बाई १५-२० से.मी. हुन्छ ।
- २०४६ सालमा उन्मोचित भएको ।

**२) कुरोदा मार्क II (Kuroda Mark II)**

- वर्णशंकर जात ।
- जरा हल्का सुन्तला रङ्गको, चिल्लो र एकनासको हुन्छ ।
- बीउ रोप्ने समय श्रावण देखि कार्तिक सम्म ।
- बोटको उचाइ १० से.मी. हुन्छ ।
- उत्पादन ५-७ टन/हे. हुन्छ ।
- बेर्ना सारेको ५०-६० दिनमा बाली लिन सकिने ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६७ सालमा पञ्जीकृत भएको ।

**३) नेपा ड्रिम (Nepa Dream)**

- वर्णशंकर जात ।
- बोटको उचाइ ५७.६ से.मी. हुन्छ ।
- बेर्ना सारेको १२० दिनमा बाली लिन सकिने ।
- उत्पादन २५ मे.टन/हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

**४) सिग्मा (Sigma)**

- वर्णशंकर जात ।
- बोटको उचाइ ५७.६ से.मी. हुन्छ ।
- बेर्ना सारेको १२० दिनमा बाली लिन सकिने ।
- उत्पादन २५ मे.टन/हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

५) न्यू कुरोदा (New Kuroda)

- वर्णशंकर जात ।
- बोटको उचाइ १२-१५ से.मी. हुन्छ ।
- बेर्ना सारेको १०० दिनमा बाली लिन सकिने ।
- उत्पादन ५०-६० मे.टन/हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

द) सलगम, अँग्रेजी नाम: Turnip

तैज्ञानिक नाम: *Brassica campestris var rapa*

१) पर्पल ह्वाइट ग्लोब (Purple White Globe)

- पात गहिरो काटिएको गाढा हरियो रङको हुन्छ ।
- जरा नयिदभआकारको सेतो रङको र घाममा देखिएको भाग प्याजी रङको हुन्छ ।
- बेर्ना सारेको ६०-७० दिनमा पहिलो उत्पादन लिन सकिन्छ ।
- तराई, मध्य पहाड र उच्च पहाडको लागि सिफारिश गरिएको छ ।
- २०४६ सालमा उन्मोचित गरिएको ।

२) फुयुनोसो (Fuyunoshō)

- वर्णशंकर जात ।
- बोटको उचाइ १२-१५ से.मी. हुन्छ ।
- बेर्ना सारेको ५०-६० दिनमा बाली लिन सकिने ।
- उत्पादन १०-१८ मे.टन/हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

घ) चुकन्दर, अँग्रेजी नाम: Beet root

तैज्ञानिक नाम: *Beta vulgaris*

१) मधुर (Madhur)

- खुल्ला सेचीत जात
- बोटको उचाइ २५-३० से.मी. हुन्छ ।
- बेर्ना सारेको ६०-७० दिनमा बाली लिन सकिने ।
- उत्पादन २४-३६ मे.टन/हे. हुन्छ ।
- तराई र पहाडको लागि सिफारिश गरिएको ।
- २०६६ सालमा पञ्जीकृत गरिएको ।

**न) प्याज, अँग्रेजी नाम: Onion**  
**वैज्ञानिक नाम: *Allium cepa***

**१) नासिक ५३ (N-53)**

- बल्ब flattish गोलो आकारको, रातो रङ्गको मध्यम पिरो हुन्छ ।
- बोटको उचाइ तराईमा ४०-५० से.मी. र पहाडमा ५२ से.मी. हुन्छ ।
- उत्पादन तराईमा २० मे.टन./हे. र मध्य पहाडमा १६.६ मे.टन. हे. हुन्छ ।
- बेर्ना सारेको ६०-६५ दिनमा फूल फुल्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६७ सालमा पञ्जीकृत भएको ।

**२) रेड क्रियोल (Red Creole)**

- बल्ब चौडा, गाढा रातो रङ्ग भएको मध्यम जात हो ।
- बेर्ना सारेको १६०-१८० दिनमा उत्पादन लिन सकिने ।
- बल्बको तौल सरदर १७५ ग्राम हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०४६ सालमा उन्मोचित भएको ।

**३) सुपरेक्स (Superex)**

- वर्णशंकर जात ।
- बोटको उचाइ मध्यम हुन्छ ।
- तराई, र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

**४) टी आइ १७२ (TI- 172)**

- वर्णशंकर जात ।
- बोटको उचाइ मध्यम हुन्छ ।
- तराई, र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

**५) कास (Cass)**

- वर्णशंकर जात ।
- बोटको उचाइ ५८.६ से.मी. हुन्छ ।
- बेर्ना सारेको २५० दिनमा बाली लिन सकिने ।
- उत्पादन ६० मे.टन/हे. हुन्छ ।
- तराई, र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

६) **भेनस (Venus)**

- वर्णशंकर जात ।
- बोटको उचाइ ९० से.मी. हुन्छ ।
- बेर्ना सारेको ३०० दिनमा बाली लिन सकिने ।
- उत्पादन ४५ मे.टन/हे. हुन्छ ।
- तराई, र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

७) **बिन्टर सिल्भर (Winter Silver)**

- वर्णशंकर जात ।
- बोटको उचाइ ९५ से.मी. हुन्छ ।
- बेर्ना सारेको ३०० दिनमा बाली लिन सकिने ।
- उत्पादन ४५ मे.टन/हे. हुन्छ ।
- तराई, र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

**प) तने बोडी, अंग्रेजी नाम: Asparagus bean**  
**वैज्ञानिक नाम: Vigna unguiculata var sesquipedalis**

१) **खुमल रेड (Khumal Red)**

- लामो कोसा भएको लहरे प्रकृतिको पछौटे जात हो ।
- कोसाको लम्बाई ३०-४५ से.मी. सम्म हुन्छ ।
- कोसाको रङ हल्का हरियो र बिउ रातो रङको हुन्छ ।
- उत्पादन ६-८ टन/हे. (ताजा कोसा) ।
- तराई, मध्य पहाड र उच्च पहाडको लागि सिफारिश गरिएको छ ।
- २०५१ सालमा उन्मोचित गरिएको ।

२) **सर्लाही कालो (Sarlahi Black)**

- हल्का हरियो कोसा भएको लहरे प्रकृतिको अगौटे जात हो ।
- कोसाको लम्बाई २५-३० से.मी. हुन्छ ।
- बिउ पहिले सेतो र पाकेपछि कालो हुन्छ ।
- तराई, मध्य पहाड र उच्च पहाडको लागि सिफारिश गरिएको छ ।
- रोपेको ५०-६० दिनमा बाली लिन सकिन्छ ।
- २०५१ सालमा उन्मोचित गरिएको ।

३) चन्द्रा ०४१ (Chandra 041)

- Open Pollinated जात ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको ।
- २०६६ सालमा पञ्जीकृत गरिएको ।

४) यार्डलंग बीन: पाली (Yard Long Bean: Palee)

- वर्णशंकर जात ।
- बोटको उचाइ ७०० से.मी. हुन्छ ।
- बेर्ना सारेको ४५ दिनमा बाली लिन सकिने ।
- उत्पादन ५० मे.टन/हे. हुन्छ ।
- तराई, मध्यपहाड र उच्च पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६७ सालमा पञ्जीकृत भएको ।

फ) बोडी, अँग्रेजी नाम: Cow-Pea

तैज्ञानिक नाम: *Vigna unguiculata*

१) मालेपाटन १ (Malepatan 1)

- कम रेशा र भएको रेशा पनि नरम हुने, थाँक्रो दिनुनपर्ने होचो बोट ।
- कोसाको लम्बाई २१-२५ से.मी. सम्म हुन्छ ।
- कोसा हल्का हरियो र बीउ खैरो रङ्गको हुन्छ ।
- उत्पादन ५.८-१०.६२ टन/हे. (ताजा कोसा)र बीउ ८००-१००० के जी /हे ।
- मध्य पहाड को लागि सिफारिश गरिएको छ । ताजा तरकारी उत्पादनको लागि फाल्गुणको मध्यदेखि भाद्रको मध्यसम्म बीउ छर्न सकिन्छ । तर अषाढ श्रावणमा रोप्दा बोट सानो हुने, लहरा जाने र कोसा कम लाम्ने हुन्छ ।
- २०६७ सालमा उन्मोचित गरिएको ।

२) डबल हार्भेष्ट (Double Harvest)

- खुला सेचन जात, तराई र मध्य पहाड को लागि सिफारिश गरिएको छ ।
- २०६७ सालमा उन्मोचित गरिएको ।

ब) सिमी, अँग्रेजी नाम: French bean

तैज्ञानिक नाम: *Phaseolus vulgaris*

१) त्रिशुली घ्यू सिमी (Trishuli Ghuu Simi)

- प्रचलित लहरे प्रकृतिको मध्यम जातको सिमी हो ।
- कोसाको लम्बाई २०-२५ से.मी. हुन्छ ।

- कोसा हरियो रङ्गको, लामो व आकारको, रेसामुक्त, पोटिलो भाँचन सजिलो हुन्छ ।
- बिउ कफी ब्राउन रङ्गको र eye ring प्याजी रङ्गको हुन्छ ।
- उत्पादन ६-८ टन/हे. हुन्छ ।
- २०५१ सालमा उन्मोचित गरिएको ।
- तराई, मध्य पहाड र उच्च पहाडको लागि सिफारिश गरिएको छ ।

### २) भ्वाङ्गे सिमी-१ (Jhange Simi-1)

- बोट भ्वाङ्गीने किसिमको हुन्छ ।
- रोपेको ५० दिनमा उत्पादन लिन सकिन्छ ।
- कोसा गाढा हरियो रङ्गको १५ से.मी. लम्बाई भएको हुन्छ । उत्पादन ५-६ टन/हे. हुन्छ ।
- तराई, मध्य पहाड र उच्च पहाडको लागि सिफारिश गरिएको छ ।
- २०५१ सालमा उन्मोचित गरिएको ।

### ३) मन्दिर (Mandir)

- खुल्ला सेचीत जात ।
- बीउ रोपेको ४६ दिनमा टिप्न सकिने
- उत्पादन क्षमता १२ टन प्रति हे. रहेको
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको ।
- २०६६ सालमा पञ्जीकृत गरिएको ।

## म) केराउ, अँग्रेजी नाम: Pea तैज्ञानिक नाम: *Pisum sativum*

### १) सर्लाही अर्केल (Sarlahi Arkel)

- कोसाको दुबैछेउ साँगुरो र ७-८ गेडा भएको अगौटे जात हो ।
- रोपेको ४०-५० दिनमा फूल फुल्छ ।
- बीउ रोपेको ६०-६५ दिनमा उत्पादन लिन सकिन्छ । उत्पादन ५-७ मे.टन/हे.(हरियो कोसा) ।
- रोपेको ५०-६० दिनमा उत्पादन लिन सकिन्छ ।
- तराई, मध्य पहाड र उच्च पहाडको लागि सिफारिश गरिएको छ ।
- २०५१ सालमा उन्मोचित गरिएको ।

### २) न्यू लाईन पर्फेक्सन (New Line Perfection)

- कोसा सिधा र हरियो रङ्ग भएका मध्यम देखि पछौटे जात हो ।
- बोट मध्यम उचाइ भएको र पात गाढा हरियो रङ्गको हुन्छ ।
- रोपेको ६०-६५दिनमा फुल फुल्छ ।

- बीउ रोपेको ८५-९० दिनमा उत्पादन लिन सकिन्छ । उत्पादन ६-७ मे.टन/हे.(हरियो कोसा) ।
- रोपेको ८५-९० दिनमा उत्पादन लिन सकिन्छ ।
- तराई, मध्य पहाड र उच्च पहाडको लागि सिफारिश गरिएको छ ।
- २०५१ सालमा उन्मोचित गरिएको ।

### ३) सिक्किमे (Sikkime)

- कोसा छोटे, हल्का हरियो रङ्ग भएको, पछौटे जात हो ।
- बोट अम्लो र पात फराकिलो, हल्का हरियो रङ्गको हुन्छ ।
- बीउ पोटिलो, क्रिम रङ्गको र चिल्लो हुन्छ ।
- रोपेको ८०-८५ दिनमा फुल फुल्छ ।
- बीउ रोपेको १०५-११० दिनमा उत्पादन लिन सकिन्छ ।
- तराई, मध्य पहाड र उच्च पहाडको लागि सिफारिश गरिएको छ ।
- २०५१ सालमा उन्मोचित गरिएको ।

## म) खुर्सानी, अंग्रेजी नाम: Chilli तैज्ञानिक नाम: *Capsicum annum*

### १) ज्वाला (Jwala)

- लामो सुरिलो (Slender) आकारको फल भएको अगौटे जात हो ।
- फल पहिले हरियो र पाकेपछि रातो रङ्गको हुन्छ ।
- रोपेको ६०-७० दिनमा उत्पादन लिन सकिन्छ ।
- तराई, मध्य पहाड र उच्च पहाडको लागि सिफारिश गरिएको छ ।
- २०५१ सालमा उन्मोचित गरिएको ।

### २) कर्मा ७४७ (Karma 747)

- वर्णशंकर जात ।
- बोटको उचाइ ८० से.मी. हुन्छ ।
- बेर्ना सारेको ७० दिनमा बाली लिन सकिने । उत्पादन ४० मे.टन/हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

### ३) कर्मा ७७७ (Karma 777)

- वर्णशंकर जात ।
- बोटको उचाइ ८० से.मी. हुन्छ ।
- बेर्ना सारेको ६५ दिनमा बाली लिन सकिने । उत्पादन ६० मे.टन/हे. हुन्छ ।

- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

#### ४) नेपा हट (Nepa hot)

- वर्णशंकर जात ।
- बोटको उचाइ १०० से.मी. हुन्छ ।
- बेर्ना सारेको १२०दिनमा बाली लिन सकिने । उत्पादन ४० मे.टन/हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

#### ५) एन.एस.१७०१ (NS 1701)

- वर्णशंकर जात ।
- बोटको उचाइ ९०-१०० से.मी. हुन्छ ।
- बेर्ना सारेको ७५-८५ दिनमा बाली लिन सकिने ।
- उत्पादन ८०-९० मे.टन/हे. हुन्छ ।
- तराई, मध्य पहाड र नदी किनारको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

#### ६) एन.एस.११०१ (NS 1101)

- वर्णशंकर जात ।
- बोटको उचाइ ९०-१०० से.मी. हुन्छ ।
- बेर्ना सारेको ७०-८० दिनमा बाली लिन सकिने ।
- उत्पादन ७०-७४ मे.टन/हे. हुन्छ ।
- तराई, मध्य पहाड र नदी किनारको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

#### ७) गोली (Goli)

- वर्णशंकर जात ।
- बोटको उचाइ ९५-११० से.मी. हुन्छ ।
- बेर्ना सारेको ७०-८० दिनमा बाली लिन सकिने ।
- उत्पादन ७०-७६ मे.टन/हे. हुन्छ ।
- तराई, मध्य पहाड र नदी किनारको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

#### ८) ओमेगा (Omega)

- वर्णशंकर जात ।
- बोटको उचाइ १५० से.मी. हुन्छ ।



- बेर्ना सारेको ११५ दिनमा बाली लिन सकिने ।
- उत्पादन ५० मे.टन/हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

#### ९) आकाश (Akash)

- वर्णशंकर जात ।
- बोटको उचाइ ९०-१०० से.मी. हुन्छ ।
- बेर्ना सारेको ७५-८५ दिनमा बाली लिन सकिने ।
- उत्पादन ५०-५६ मे.टन/हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

#### १०) मार्शल (Marshal)

- वर्णशंकर जात ।
- बोटको उचाइ १५० से.मी. हुन्छ ।
- बेर्ना सारेको ११५ दिनमा बाली लिन सकिने । उत्पादन ३५ मे.टन/हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

#### ११) बिग मामा ३ (Big Mama 3)

- वर्णशंकर जात ।
- बोटको उचाइ ११० से.मी. हुन्छ ।
- बेर्ना सारेको ९५ दिनमा बाली लिन सकिने । उत्पादन ५० मे.टन/हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

#### १२) सुपर तारा (Super Tara)

- वर्णशंकर जात ।
- बोटको उचाइ १६० से.मी. हुन्छ ।
- बेर्ना सारेको ११८ दिनमा बाली लिन सकिने ।
- उत्पादन ४० मे.टन/हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

#### १३) अन्ता नं ३ (Anna No 3)

- वर्णशंकर जात ।

- बोटको उचाइ २०-२८ से.मी. हुन्छ ।
- बेर्ना सारेको ७०-७५ दिनमा बाली लिन सकिने ।
- उत्पादन ४०-४४ मे.टन/हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

#### १४) सुद्र (Sudhra)

- वर्णशंकर जात
- बेर्ना लगाएको ६५ दिनमा बाली टिप्न सकिने
- उत्पादन क्षमता ४९.५ टन प्रति हे. रहेको
- तराई, भित्रीमधेश तथा पहाडका लागि सिफारिश गरिएको
- २०६९ सालमा पञ्जीकृत जात

#### १५) प्रिमियम (Premium)

- वर्णशंकर जात
- बेर्ना लगाएको ८० देखि ८५ दिनमा बाली टिप्न सकिने
- उत्पादन क्षमता २५ देखि ३० टन प्रति हे. रहेको
- तराई, तथा मध्यपहाडका लागि सिफारिश गरिएको
- २०७० सालमा पञ्जीकृत जात

#### १६) नैना (Naina)

- वर्णशंकर जात
- बेर्ना लगाएको ८० दिनमा बाली टिप्न सकिने
- उत्पादन क्षमता ४० देखि ५० टन प्रति हे. रहेको
- तराई, तथा मध्यपहाडका लागि सिफारिश गरिएको
- २०७० सालमा पञ्जीकृत जात

## ण) भेडे सुर्सानी, अँग्रेजी नाम: Sweet pepper तैज्ञानिक नाम: *Capsicum annum*

#### १) क्यालिफोर्निया वण्डर (California Wonder)

- फल गाढा हरियो र एकनासको हुन्छ ।
- बीउ रोप्ने समय श्रावण देखि कार्तिक सम्म ।
- बोटको उचाइ ३० से.मी. हुन्छ ।
- फलको तौल २०० ग्राम प्रतिफल हुन्छ ।
- उत्पादन १२००० के.जी./हे. ।

- बेर्ना सारेको ६० दिनमा बाली लिन सकिने ।
- तराई, मध्य पहाड र उच्च पहाडको लागि सिफारिश गरिएको छ ।
- २०५१ सालमा उन्मोचित भएको ।

## २) सागर (Sagar)

- Open pollinated खुल्ला सेचित जात ।
- बोटको उचाइ १०० से.मी. हुन्छ ।
- बेर्ना सारेको ६५-७५ दिनमा बाली लिन सकिने ।
- उत्पादन ७६.८ मे.टन/हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

## ३) एन.एस. ६३२ (N.S.632)

- वर्णशंकर जात ।
- बोटको उचाइ ९०-१०० से.मी. हुन्छ ।
- बेर्ना सारेको ६५ दिनमा बाली लिन सकिने ।
- उत्पादन ४४-५० मे.टन/हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

## २) मण्टा, अँग्रेजी नाम: Eggplant तैज्ञानिक नाम: *Solanum melongena*

### १) नुर्कि (Nurki)

- बोट मध्यम खालको, डाँठ र पात गुलाबी रङको हुन्छ ।
- पातमा काँडा नभएको तर डाँठमा काँडा हुन्छ ।
- फल १५-२० से.मी. लामो, नरम हुनुका साथै ४-५ फल प्रति भुप्पा हुन्छ ।
- रोपेको ६०-६५दिनमा उत्पादन लिन सकिन्छ ।
- तराई, मध्य पहाड र उच्च पहाडको लागि सिफारिश गरिएको छ ।
- २०५१ सालमा उन्मोचित गरिएको ।

### २) एन.एस. ७९७ (NS 797)

- वर्णशंकर जात ।
- बोटको उचाइ ५०-६० से.मी. हुन्छ ।
- बेर्ना सारेको ५५-६० दिनमा बाली लिन सकिने ।
- उत्पादन ३०-४० मे.टन/हे. हुन्छ ।

- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

### ३) अर्का केशव (Arka Keshav)

- वर्णशंकर जात ।
- बोटको उचाइ ५०-६० से.मी. हुन्छ ।
- बेर्ना सारेको ७०-७५ दिनमा बाली लिन सकिने ।
- उत्पादन २०-२४ मे.टन/हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

### ४) अन्ना ८०६ (Anna 806)

- वर्णशंकर जात ।
- बोटको उचाइ ५०-६० से.मी. हुन्छ ।
- बेर्ना सारेको ५५-६० दिनमा बाली लिन सकिने ।
- उत्पादन ३०-४० मे.टन/हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

### ५) रूनाको (Runako)

- वर्णशंकर जात ।
- बोटको उचाइ ३०-४० से.मी. हुन्छ ।
- बेर्ना सारेको ६०-७० दिनमा बाली लिन सकिने ।
- उत्पादन १० मे.टन/हे. हुन्छ ।
- तराई, मध्य पहाड र उच्चपहाडको लागि सिफारिश गरिएको छ ।
- २०६७ सालमा पञ्जीकृत भएको ।

### ६) मायालु (Mayalu)

- वर्णशंकर जात ।
- बेर्ना सारेको ७५ दिनमा बाली लिन सकिने ।
- उत्पादन ४५ मे.टन/हे. हुन्छ ।
- तराई, मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०७० सालमा पञ्जीकृत भएको ।

### ७) साम्ली (Samli)

- वर्णशंकर जात ।
- बेर्ना सारेको ४५ देखि ५० दिनमा बाली लिन सकिने ।

- उत्पादन ५० मे.टन/हे. हुन्छ ।
- तराईका लागि सिफारिश गरिएको छ ।
- २०७० सालमा पञ्जीकृत भएको ।

#### द) आशा (Aasha)

- वर्णशंकर जात ।
- बेर्ना सारेको ६० देखि ६५ दिनमा बाली लिन सकिने ।
- उत्पादन ६० देखि ६५ टन/हे. हुन्छ ।
- तराई तथा मध्यपहाडका लागि सिफारिश गरिएको छ ।
- २०७० सालमा पञ्जीकृत भएको

## ल) रामतोरीया, अँग्रेजी नाम: Okra तैज्ञानिक नाम: *Abelmoschus esculentus*

#### १) पार्वती (Parvati)

- धेरै उत्पादन दिने अगौटे जात हो ।
- फल मध्यम हरियो र Fleshy हुन्छ ।
- पहिलो मोजाईक भाईरस (Yellow Veinmosaic Virus) रोग सहन सक्ने ।
- रोपेको ५०-६० दिनमा उत्पादन लिन सकिन्छ ।
- तराई, मध्य पहाड र उच्च पहाडको लागि सिफारिश गरिएको छ ।
- २०५१ सालमा उन्मोचित गरिएको ।

#### २) अर्का अनामिका (Arka Anamika)

- खुला सेचन जात
- २०६७ सालमा उन्मोचित गरिएको ।
- बाली तयार हुन ४० देखि ४५ दिनलामे
- उत्पादन क्षमता २४ देखि ३२ मे.टन प्रति हे. रहेको
- तराई, मध्य पहाड र उच्च पहाडको लागि सिफारिश गरिएको छ ।

#### ३) जया (Jaya)

- वर्णशंकर जात
- बाली लगाएको ४५ देखि ५० दिनमा टिप्न सकिने
- उत्पादन क्षमता १९ देखि २० टन प्रति हे रहेको छ
- तराईका लागि सिफारिश गरिएको जात

**व) घनियाँ, अँग्रेजी नाम: Coriander**  
**वैज्ञानिक नाम: *Coriandrum sativum***

**१) लोटस (Lotus)**

- Open Pollinated खुल्लासेचीत जात ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको ।
- २०६६ सालमा पञ्जीकृत गरिएको ।

**२) सुरभी (Suravi)**

- Open Pollinated खुल्ला सेचीत जात ।
- बोटको उचाइ २०-२५ से.मी. हुन्छ ।
- बेर्ना सारेको ३५ दिनमा बाली लिन सकिने ।
- उत्पादन १६-२० मे.टन/हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको ।
- २०६६ सालमा पञ्जीकृत गरिएको ।

**३) अमेरिकन लङ्ग स्ट्यान्डीङ्ग (American Standing)**

- खुल्ला सेचीत जात ।
- रोपेको ४५ देखि ५० दिनमा बाली लिन सकिने ।
- उत्पादन १२.२ मे.टन/हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको ।
- २०७० सालमा पञ्जीकृत गरिएको ।

**४) एक्स एम एल एन ओ (X.M.L.N.O.)**

- वर्णशंकरजात ।
- बेर्ना सारेको ३५ दिनमा बाली लिन सकिने ।
- उत्पादन ७.२ मे.टन/हे. हुन्छ ।
- तराई, मध्य पहाड र उच्चपहाडको लागि सिफारिश गरिएको ।
- २०७० सालमा पञ्जीकृत गरिएको ।

**५) रामसेस (Ramses)**

- वर्णशंकर जात ।
- बेर्ना सारेको ५० देखि ६० दिनमा बाली लिन सकिने ।
- उत्पादन १६-२० मे.टन/हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको ।
- २०७० सालमा पञ्जीकृत गरिएको ।

**स) कुरिलो, अँग्रेजी नाम: Asparagus**  
**वैज्ञानिक नाम: Asparagus officinalis**

**१) मेरी वासिडटन ५०० डब्लु (Marry Washington 500 W)**

- Open Pollinated (खुल्ला सेचीत) जात ।
- बोटको उचाइ ३५-४० से.मी. हुन्छ ।
- बेर्ना सारेको २१०दिनमा बाली लिन सकिने ।
- तराई र मध्य पहा र उच्च पहाडको लागि सिफारिश गरिएको ।
- २०६६ सालमा पञ्जीकृत गरिएको ।

**ष) रायो, अँग्रेजी नाम: Broad Leaf Mustard**  
**वैज्ञानिक नाम: Brassica campestris var rugosa**

**१) खुमल चौडापात (Khumal Broad Leaf Mustard)**

- पात हरियो, २५ देखि ३० से.मि. चौडा, ४० देखि ५० से.मि. लम्बाईमा फैलने, चिल्लो तर खुम्चिएको, कांडा नभएको तथा डुकु ढिला गरि आउने
- सरदर ताजा पात उत्पादन ३५ टन प्रति हे रहेको छ ।
- सरदर ३० देखि ४० के.जी प्रति रोपनी बीउ उत्पादन हुने
- रोपेको ५० देखि ६० दिनमा बाली लिन सकिने
- तराई, मध्यपहाड तथा उच्चपहाडका लागि सिफारिश गरिएको
- २०४६ सालमा उन्मोचन भएको ।

**२) माफा चौडा पात (Marpha Broad Leaf)**

- पात हल्का हरियो, भुस नभएको, खुम्चिएको, ४०-५० से.मी लम्बाई र २०-३० से.मी. चौडाई भएको हुन्छ ।
- पातको डाँठ चौडा भएको तथा ढिलो डुकु आउने पछौटे जात हो ।
- ताजा तरकारी उत्पादन २५-३० मे.टन/हे. हुन्छ ।
- बेर्ना सारेको ५५-६५ दिनमा बाली लिन सकिन्छ ।
- तराई, मध्य पहाड र उच्चपहाडकोलागि सिफारिश गरिएको छ ।
- २०५१ सालमा उन्मोचन भएको ।

**३) खुमल रातो पात (Khumal Red Leaf)**

- पात प्याजी रातो Pigment भएको हल्का हरियो रङ्गको, भुस नभएको, खुम्चिएको, २५-३० से.मी लम्बाई र २०-२५ से.मी. चौडाई भएको हुन्छ ।
- पातको र डाँठ हल्का बाङ्गीएको कप आकारको हुन्छ ।

- ताजा तरकारी उत्पादन २५-३० मे.टन/हे. हुन्छ ।
- मार्फा र खुमल चौडा पात भन्दा ढिलो डुकु आउने पछौटे जात हो ।
- बेर्ना सारेको ६०-७० दिनमा बाली लिन सकिन्छ ।
- तराई, मध्य पहाड र उच्चपहाडकोलागि सिफारिश गरिएको छ ।
- २०५१ सालमा उन्मोचन भएको ।

#### ४) ताङ्गुवा रायो (Tankhwa)

- पात हल्का हरियो र नसा क्रिम रङ्गको हुने अगौटे जात हो ।
- पात नरम र किनारा अलि खुम्चिएको हुन्छ ।
- पात १७.४-३०.४ से.मी. र बोटको उचाइ ४०-४५ से.मी. हुन्छ ।
- बेर्ना सारेको ३३ दिनमा उत्पादन लिन सकिन्छ ।
- मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०५१ सालमा उन्मोचन भएको ।

#### ५) रेड जायन्ट (Red Giant)

- पात सजिलैसँग बढ्ने, उच्च तापक्रममा पनि चाँडै नफुल्ने गुण भएको । बिभिन्न वातावरणमा खेती गर्न सकिने ।
- बोटको उचाइ १५-२० से.मी. हुन्छ ।
- उत्पादन १-२ टन / हे. हुन्छ ।
- बेर्ना सारेको ३०-४५ दिनमा बाली लिन सकिने ।
- मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

#### ६) माइक पर्पल जायन्ट (Mike Purple Giant)

- उच्च तापक्रममा पनि चाँडै नफुल्ने गुण भएको ।
- बोटको उचाइ १५-२० से.मी. हुन्छ ।
- उत्पादन १-२ टन / हे. हुन्छ ।
- बेर्ना सारेको ३०-४५ दिनमा बाली लिन सकिने ।
- मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

#### ७) गुजमुज्जे रायो (Gujmujje Rayo)

- खुल्ला सेचित जात
- बाली लगाएको १४० देखि २७० दिनमा बीउ तयार हुने
- उत्पादन क्षमता बीउका लागि १ टन तथा ताजा तरकारी ३० टन सम्म प्रति हे. उत्पादन लिन सकिने



- समुद्र सतहबाट १५०० देखि १८०० मि. सम्मको पहाडि क्षेत्रका लागि सिफारिश गरिएको
- २०७१ सालमा पञ्जीकृत जात

#### द) डुडे रायो (Dude Rayo)

- खुल्ला सेचित जात
- बाली लगाएको १४० दिनमा बीउ तयार हुने
- उत्पादन क्षमता बीउका लागि १ टन तथा ताजा तरकारी ३५ टन सम्म प्रति हे. उत्पादन लिन सकिने
- समुद्र सतहबाट १५०० देखि १८०० मि. सम्मको पहाडि क्षेत्रका लागि सिफारिश गरिएको
- २०७१ सालमा पञ्जीकृत जात

## श) पाक चोई, (Pak choi) अँग्रेजी नाम: Chinese White Cabbage तैज्ञानिक नाम: *Brassica rapa chinensis*

#### १) चोको (Choko)

- बोट सिधा, पातहरू खँदिलो साथै चौडा, मोटो र हरियो रङ्गको पेटिवल (Petiole) भएको हुन्छ।
- बोटको उचाइ १५-२० से.मी. हुन्छ।
- उत्पादन २ टन/हे. हुन्छ।
- बेर्ना सारेको ४०-४५ दिनमा बाली लिन सकिने।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ।
- २०६७ सालमा पञ्जीकृत भएको।

#### २) क्यान्टङ्ग ह्वाइट (Cantong White)

- बोट सिधा, पातहरू खँदिलो साथै चौडा, मोटो र हरियो रङ्गको पेटिवल (Petiole) भएको हुन्छ।
- बोटको उचाइ १५-२० से.मी. हुन्छ।
- उत्पादन २ टन/हे. हुन्छ।
- बेर्ना सारेको ४०-४५ दिनमा बाली लिन सकिने।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ।
- २०६७ सालमा पञ्जीकृत भएको।

#### ३) टेस्टी ग्रीन (Tasty Green)

- वर्णशंकर जात।
- बोटको उचाइ २० से.मी. हुन्छ।
- बेर्ना सारेको ४५-५० दिनमा बाली लिन सकिने।

- उत्पादन ४८-५७ मे.टन/हे. हुन्छ ।
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
- २०६६ सालमा पञ्जीकृत भएको ।

४) एन ओ ४१६ (N.O. 416)

- बाली लगाएको १५० दिनमा बालीको बीउ लिन सकिने
- उत्पादन क्षमता १६ मे.ट. प्रति हे. रहेको
- खुल्ला सेचीत जात
- तराई तथा पहाडका लागि सिफारिश गरिएको
- २०७० सालमा पञ्जीकृत जात

## ह) पार्सले, अँग्रेजी नाम: Parsley तैज्ञानिक नाम: *Petroselinum crispum*

१) पार्सले ग्रीन कारपेट (Parsley Green Carpet)

- Open Pollinated खुल्ला सेचीत जात ।
- बाली तयार हुन ६० देखि ६५ दिन
- उत्पादन क्षमता १ टन प्रति हे रहेको
- तराई र पहाडको लागि सिफारिश गरिएको ।
- २०६६ सालमा पञ्जीकृत गरिएको ।

२) सोइ सिम (Soi Sim)

- Open Pollinated खुल्ला सेचीत जात ।
- बाली तयार हुन ६० देखि ६५ दिन
- उत्पादन क्षमता २ टन प्रति हे रहेको
- तराई र पहाडको लागि सिफारिश गरिएको ।
- २०६६ सालमा पञ्जीकृत गरिएको ।

३) सेलेरी उताह टल ग्रीन (Celery Utah Tall Green)

- Open Pollinated खुल्ला सेचीत जात
- बेर्ना सारेको ७०-८० दिनमा बाली लिन सकिने ।
- उत्पादन क्षमता १ टन प्रति हे
- तराई र मध्य पहाडको लागि सिफारिश गरिएको ।
- २०६६ सालमा पञ्जीकृत गरिएको ।

**क्ष) जिरीको साग, अँग्रेजी नाम: Lettuce**  
**वैज्ञानिक नाम: *Lactuca sativa***

**१) ग्रीन स्पान (Green Span)**

- Open Pollinated खुल्ला सेचीत जात ।
- बोटको उचाइ ८-१० से.मी. हुन्छ ।
- बेर्ना सारेको ५०-५५ दिनमा बाली लिन सकिने ।
- उत्पादन ४.५ मे.टन/हे. हुन्छ ।
- तराई, मध्य पहाड र उच्च पहाडको लागि सिफारिश गरिएको ।
- २०६६ सालमा पञ्जीकृत गरिएको ।

**२) ग्रीन वेभ (Green Wave)**

- Open Pollinated जात ।
- बोटको उचाइ मध्यम हुन्छ ।
- अगौटे जात हो ।
- तराई, मध्य पहाड तथा नदी किनारहरूको लागि सिफारिश गरिएको ।
- २०६६ सालमा पञ्जीकृत गरिएको ।

**३) न्यू रेड फायर (New Red Fire)**

- खुल्ला सेचीत जात ।
- बोटको उचाइ मध्यम हुन्छ ।
- अगौटे जात हो ।
- तराई, मध्य पहाड तथा नदी किनारहरूको लागि सिफारिश गरिएको ।
- २०६६ सालमा पञ्जीकृत गरिएको ।

**त्र) स्वीसचार्ड, अँग्रेजी नाम: Swiss Chard**  
**वैज्ञानिक नाम: *Beta vulgaris var cicla***

**१) सुसाग (Susag)**

- पात गाढा हरियो, खुम्चिएको र डाँठ चौडा हुन्छ ।
- बेर्ना सारेको ६०-७० दिनमा पहिलो उत्पादन लिन सकिन्छ ।
- तराई, मध्य पहाड र उच्च पहाडको लागि सिफारिश गरिएको छ ।
- २०५१ सालमा उन्मोचित गरिएको ।

**ज्ञ १) चम्सुर, अँग्रेजी नाम: Garden Cress**  
**वैज्ञानिक नाम: *Lepidium sativum***

१) ठिमी चम्सुर (Thimi Chamsur)

- खुल्ला सेचीत जात
- बाली लगाएको ४५ देखि ५० दिनमा तयार हुने
- उत्पादन क्षमता ८ टन प्रति हे
- समुद्र सतहदेखि १२०० मि.सम्मको तराई, मध्यपहाड र उच्चपहाडका लागि सिफारिश गरिएको
- २०७४ सालमा पञ्जीकृत जात

**ज्ञ २) लट्टे, अँग्रेजी नाम: Amaranth**  
**वैज्ञानिक नाम: *Amaranthus spp***

१) रामेछाप हरियो (Ramechhap Hariyo)

- खुल्ला सेचीत जात
- बाली लगाएको ४५ देखि ५० दिनमा तयार हुने
- उत्पादन क्षमता ८ टन प्रति हे
- समुद्र सतहदेखि २०० मि. देखि १६५० मि. सम्मको असिंचित क्षेत्रका लागि सिफारिश गरिएको
- २०७५ सालमा पञ्जीकृत जात

## तरकारी बालीमा रोग र तिनीका कारक तत्वहरू

रोग लाग्न र रोग फैलन तलका तीन कुराहरूको अनुकूल मेलजुल हुनु पर्दछ :

१. रोग उत्पन्न गर्ने जीवाणुको उपस्थिति र त्यस्ता जीवाणुहरूको उपस्थितिमा बोट तथा बीउ नजिक पुग्ने माध्यम,
२. रोगको आक्रमण सहन नसक्ने बालीहरू ।
३. रोगका जीवाणु फैलने अनुकूल वातावरण ।

रोग फैलाउने जीवाणु निम्न तरिकाबाट बाली बिरुवाको नजिक पुग्दछन् र बाली बिरुवालाई आक्रमण गर्दछन् :

- (क) बीउद्वारा- रोगी बोटबाट लिइएका बीउहरूमा रोगका किटाणु वा जीवाणुहरू रहेका हुन्छन् । यस्ता रोगग्रस्त बीउहरूलाई खेतमा रोप्नाले बालीमा रोग लाग्दछ । बीउमा यी रोगका जीवाणुहरू विभिन्न अवस्थामा रहेका हुन्छन् । जस्तै बीउको बाहिरी सतहमा टाँसिएर, बीउको भित्री भागमा र बीउमा मिसिएर ।
- (ख) माटोद्वारा-बाली काटिसकेपछि रोग लागेका पात, बोट र हाँगा खेतमै छोडिनाले रोगका जीवाणु माटोमा बाँचेर बसेका हुन्छन् । हरेक वर्ष खेतमा एउटै बालीहरू लगाउनाले रोग लाग्ने र फैलने डर बढि हुन्छ । यसरी माटोबाट रोग सरेर बाली बिरुवा नष्ट हुने हुन्छ ।
- (ग) हावा र कीराद्वारा -रोगका जीवाणुहरू हावाद्वारा उडेर आउँछन् र रोग फैलाउँछन् । कीराहरू रोगी बोटमा बसेर रस चुस्दछन् । त्यसपछि उडेर आई निरोगी बोटमा बस्छन् र रोगका जीवाणुहरू सार्दछन् वा ओसारपसार गर्दछन् । यसरी बीउ, माटो र अन्य माध्यमबाट रोग फैलिन गई बाली नष्ट हुन्छ ।

संक्षेपमा तरकारी बालीलाई रोगको प्रकोपबाट बचाउन निम्न उपायहरू नियमित रूपमा अपनाउनु पर्दछ ।

१. तरकारी बालीको बीउ संकलन गर्दा जहिले पनि स्वस्थ र निरोगी बोट तथा फलबाट मात्र बीउ संकलन गर्नुपर्छ ।
२. स्वस्थ र रोगरहित वातावरणमा बीउ सफा गर्ने, सुकाउने र थन्क्याउने गर्नुपर्छ ।
३. बेर्ना उमानु भन्दा पहिले बीउबाट सरेर जीवाणु नष्ट गर्न बीउ उपचार गर्नुपर्छ । बीजोपचारको लागि निम्नलिखित सरल तथा व्यवहारिक तरिकाहरू अपनाउन सकिन्छ ।

१. घाम तथा तातो पानीद्वारा बीउ उपचार:

तरकारी बीउहरूलाई घाममा राम्रोसँग सुकाउनाले पनि बीउको सतहमा टाँसिएर रहेका बीउमा मिश्रित रूपमा रहेका कतिपय जीवाणुहरू नष्ट हुन्छन् । निर्धारित तापक्रममा निश्चित अवधिसम्म तातो पानीद्वारा बीउ उपचार गरेर रोग नियन्त्रण गर्न सकिन्छ । सुविधायुक्त ठाउँमा तरकारी बीउलाई ३० मिनेटसम्म ५० डि.से.को तापक्रममा उपचार गर्नाले रोगका किटाणु नष्ट हुन्छन् ।

२. बिषादिको धूलोद्वारा बीउ उपचार:

बीउको सतहमा टाँसिएर रहेको वा माटोमा रहेको जीवाणुले बिरुवा उम्रेपछि बिरुवालाई आक्रमण गरेर सानै अवस्थामा बिरुवालाई मारिदिन्छन् । यस्ता जीवाणुबाट बिरुवा जोगाउन कार्बेन्डाजिम वा मेटालेक्सिलयुक्त

बिषादिको धूलोलेबीउ उपचार गर्नुपर्छ । बीउ उपचार गर्दा १ किलो ग्राम बीउको लागि २/३ ग्राम धूलो बिषादीको आवश्यकता पर्दछ । बीउको मात्राको आधारमा निम्न तरिकाहरू अपनाउन सकिन्छ :

**(क) बट्टामा उपचार :**

यदि थोरै बीउलाई उपचार गर्नु छ भने बीउ र सोही बीउको अनुपातमा सिफारिश बमोजिम बिषादी टिनको बट्टामा मिलाई राम्ररी बिको बन्द गरी केही बेर राम्ररी हल्लाएर बट्टालाई छोडिदिनु पर्दछ । हल्लाईसकेको १०/१५ मिनेटसम्म बिको खोल्नु हुँदैन ।

**(ख) मेशिनद्वारा बीउ उपचार :**

बीउको मात्रा बढि छ भने मेशिनद्वारा बीउ उपचार गरिन्छ । यसमा पनि माथि भनिएको अनुपातमा बीउ र औषधी मिसाई केही बेर (१०/१५ मिनेट) मेशिनलाई घुमाइन्छ र बीउको सतहमा औषधी टाँसिई सकेपछि मेशिनबाट बीउ भिकी प्याक गरी वितरण गरिन्छ ।

## बिषादि लेपन :

यस तरीकामा धूलो औषधी प्रयोग गर्नुको सट्टा बिषादिको लेदो तयार पारी मेशिनद्वारा नै बीउको सतहमा लेपन गरिन्छ । सुख्खा धूलोको उपचार भन्दा यस तरीकालाई राम्रो मानिन्छ किनभने बिषादी राम्ररी बीउमा टाँसिएर बस्न पाउँछ । यस विधिमा चिस्यान बढ्ने कुरामा बढि ध्यान दिनु पर्दछ । यसरी उपचारित बीउ निश्चित अवधि भित्रै प्रयोग गरिसक्नु पर्दछ ।

माथिको तरिकाबाट बीउ उपचार गर्नाले बीउको सतहमा भएको र बीउमा मिसिएर रहेको जीवाणुहरू नास हुनुको साथै बीउ रोपेपछि माटोबाटो बीउलाई र बेर्नालाई आक्रमण गर्ने जीवाणुलाई पनि नष्ट गरी बिरुवालालाई मर्नबाट बचाउँछ ।

## बेमौसमी तरकारी उत्पादन प्रविधि

आजभोलिको सभ्य समाजमा साधारण जनताको दैनिक आहारमा ताजा तरकारीको खपतको मात्रा बढ्दो छ । यसबाट सालैभरी यथेष्ट मात्रामा ताजा तरकारीको आपूर्ति हुनु आवश्यक छ । घना बस्ती र शहरी क्षेत्रमा ताजा तरकारीको मागको आपूर्ति शहरी क्षेत्रको वरपर तथा राजमार्ग नजिकका उत्पादन क्षेत्रमा उत्पादन गराउन आवश्यक छ । यस्तो मागको धेरैजसो भाग उचित आवहवा भएको क्षेत्रको अनुकूल मौसममा उत्पादन गरी आपूर्ति गराइन्छ । मानिसमा खानपानको इच्छा र रुचि असिमित छ । हिउँदमा प्रशस्त पाइने काउली हामी चैत्र, वैशाख वा दशैमा खान खोज्छौ । यस किसिमका आवश्यकताले तरकारी विज्ञानलाई त्यस्तो उपायको खोजी गरी तरकारीवर्षेभरी लगाउने प्रविधिको बिकास तथा प्रयोग नेपालमा भएको छ । यसरी मानिसको इच्छा पूर्तिको लागि प्रतिकूल मौसममा वा सम्भाव्य क्षेत्रमा तरकारी खेती गरी उत्पादन लिने र उपभोक्ताको माग अनुसार आपूर्ति गर्ने व्यवसाय नै बेमौसमी तरकारीखेती हो । शहरी क्षेत्र र घना बस्तीमा तरकारी खानुपर्छ भन्ने प्रबल धारणाको फलस्वरूप तरकारी खपतमा बृद्धि हुनु, कुनै खास तरकारीको सालभरि माग रहि रहनुका कारणले नै बेमौसमी तरकारी खेतीको आवश्यकता दिनानुदिन बढ्दो छ ।

## बेमौसमी तरकारी खेतीका तरिकाहरु :-

परम्परागत खेती तरिकामा अनुकूल वातावरणमा कृषकको ध्यान धेरैजसो बढि उत्पादनमा रहन्छ। बेमौसमी तरकारी खेतीमा कृषकको ध्यान तरकारी उत्पादन गर्न आवश्यक वातावरण जुटाउन र बाली चाँडो उत्पादन गरी अधिकतम फाइदा लिने तर्फ रहन्छ। प्रतिकूल मौसम रहेको अवस्थामा वातावरणलाई तरकारीको बाली बृद्धिको अनुकूल पार्न प्रयास गरिन्छ। यसको लागि निम्न लेखिए बमोजिमको विधि अपनाइन्छ।

### अनुकूल हावापानीको उपयोग :-

हाम्रो देशमा ७० मिटर देखि ८८४८ मिटर सम्मका पहाड, उपत्यका, तराई, फाँट, बेंसी आदि विभिन्न क्षेत्रमा विविध किसिमका हावापानी पाइन्छ। त्यसकारण केही विशेष उत्पादन क्षेत्रहरू नजिकका शहरका लागि बेमौसमी तरकारी उत्पादन क्षेत्र हुन सक्दछन्। जस्तै उपत्यका आसपासका न्यानो एवं चिसो हावापानी भएका केही क्षेत्रहरू काठमाडौं उपत्यकाको लागि बेमौसमी तरकारी उत्पादन क्षेत्र हुन्। त्यस्तै कतिपय पहाडी जिल्लाहरू तराईका शहरहरूका लागि बेमौसमी उत्पादन क्षेत्र हुन सक्दछन्।

### समय पृथकता :-

समयको फरक पारी खुलावातावरणमै केही तरकारीहरू बेमौसममा उत्पादन गर्न सकिन्छ। यसरी रोप्ने समय १०/१५ दिन फरक पारेमा तरकारीउत्पादन अवधि लम्ब्याउन सकिन्छ। फलस्वरुप तरकारी बेमौसमको उत्पादन हुन सक्छ।

### जातीय विविधता :-

हरेक तरकारी बालीको अगौटे, मध्यम र पछौटे जातको विकास गरिएको पाइन्छ। ती जातहरूको तातो वा चिसो सहने वा कम पानी वा बढि पानी सहने आदि विशेष गुणले गर्दा बेमौसममा खेती संभव हुन्छ जस्तै पानी नजम्ने स्थानहरूमा असार- साउनमा काउली तथा प्याज खेती।

### अनुकूल वातावरणको सिर्जना :

बिरुवालाई आवश्यक हावापानीको अनुकूल वातावरण पुऱ्याउन सके चाहिएको समयमा माग बमोजिमको ताजा तरकारी उत्पादन गर्न सकिन्छ। यसरी बाह्य वातावरणलाई पूर्ण वा आंशिक रुपमा नियन्त्रण गरी तरकारी बाली सुहाउँदो पार्न सकिन्छ। यसको लागि निम्न अनुसारको व्यवस्था गरिन्छ :

१. **प्लाष्टिक टनेल** - यो १-१.२५ मिटर चौडा आवश्यकता अनुसारको लम्बाइको ब्याडमा प्लाष्टिकको रोलको घोटो अर्धचन्दाकार टनेल बनाइन्छ। यस्तो व्यवस्थाबाट बिरुवा चिसो वा पानीबाट बचाउन सकिन्छ। प्लाष्टिकको रोल अड्याउन बाँस, डोरी आदि प्रयोग गरिन्छ। नेपालमा बेमौसमी काँका तथा फर्सी, जुकेनी लगायतका लहरे तरकारी बाली उत्पादन गर्न धादिंगको तल्लो वेसी लगायतका क्षेत्रमा यस प्रविधिको ब्यापक रुपमा प्रयोग गरिदै आएको छ जुन सस्तो प्रविधि पनि हो।
२. **प्लाष्टिककघर**- स्थान र उचाइ तथा हावाको बहावको दिशा र स्थानको उपलब्धता अनुसार बिरुवालाई उपयुक्त वातावरण सिर्जना गर्न विभिन्न प्रकारका प्लाष्टिक घर नेपालको मध्य पहाडी क्षेत्रमा निर्माण गरि

गोलभेंडा तथा काँक्रा लगायतका तरकारीको बेमौसमी खेती ब्यापक रुपमा वढीरहेको छ ।

३. **नेचुरल्ली भेन्टिलेटेड प्लाष्टिक घर** - हाल आएर स्थायी प्रकारका १०० देखि २०० माइक्रोनसम्मको प्लाष्टिक तथा कीरा नछर्ने जालि समेतको प्रयोग गरी लामो समयसम्म तरकारी खेती गर्न ठूलो क्षेत्रफलमा यस प्रकारका संरचनामा थोपा सिचाइ सहितको प्रविधिमा आधारित तरकारी खेती भइरहेको छ ।
४. **नियन्त्रित प्लाष्टिक घर** : यस प्रकारका प्लाष्टिक घरमा तापक्रम तथा आद्रता नियन्त्रण प्रणाली सहितको प्लाष्टिक घर तरकारी बेर्ना उत्पादन तथा तरकारी उत्पादनमा प्रयोग हुँदै आएको छ । यस प्रकारको घर खर्चको हिसाबले महंगो पर्दछन् ।



बिभिन्न मोडेलको प्लाष्टिक घर, खुमलटार



हाइटेक प्लाष्टिक घर, काठमाण्डौ



प्लाष्टिक घर तथा पोखरी, कास्की



बाँसको प्लाष्टिक घरमा तरकारी खेती, काठमाण्डौ



टप नेचुरल्ली भेन्टिलेटेड प्लाष्टिक घर, कास्की



गुमोज आकारको प्लाष्टिक घर, खुमलटार



## हाल नेपालमा निम्न प्रकारका संरचना प्रयोग भई आएका छन्:

१. बाँसको प्लाष्टिक घर (जुन मध्य पहाडको अत्याधिक क्षेत्रमा रहेको)
२. जि. आइ पाइपको टनेल (मध्य पहाडका केही क्षेत्रमा तरकारी उत्पादन तथा फलफुल विरुवा उत्पादनमा केही मात्रामा प्रयोग)
३. नेचुरल्ली भेन्टिलेटेड ग्रिन हाउस (मध्य पहाडका केही क्षेत्रमा स साना देखी तुला सम्म निर्माण भएका)
४. हाइटेक ग्रिन हाउस (चिस्याउने र तताउने सुविधा सहितका तरकारी बेर्ना उत्पादन र फलफुल विरुवा उत्पादनमा तर यस्ता संरचना महंगो रहेको)
५. नेट हाउस (तराइ क्षेत्रमा भाद्र देखी जेठ सम्म तरकारी उत्पादनमा प्रयोग)
६. डोम आकारको टनेल (पहाडको १६०० मिटर भन्दा माथिका क्षेत्रमा उपयोगी)
७. पोलिकार्वोनेट/फाइबर (हिउँ पर्ने उच्च हिमाली क्षेत्रमा तरकारी उत्पादनमा प्रयोग)

## खेती प्रविधि :

विभिन्न किसिमका खेती प्रविधि अपनाएर पनि तरकारीको उत्पादन बेमौसममा गर्न सकिन्छ। बेमौसममा तरकारी खेती गर्न बेर्ना उत्पादन गर्नु पर्ने तरकारी बालीहरूको बेर्ना उत्पादन पनि नियन्त्रित वातावरणमा गरिनुपर्दछ। बेमौसममा बेर्ना उत्पादन गरी नियन्त्रित वा खुला वातावरणमा छिटो सार्न सकिन्छ र बाली छिटो तयार हुन्छ।

यस प्रकार उत्पादन समयलाई अगाडि वा पछाडी सारेर बेमौसमी तरकारी उत्पादन गर्नसकिन्छ।

## तरकारी खेती प्रणाली तथा बाली चक्र

मानव सभ्यताको शुरुदेखि नै जीविकोपार्जनको लागि मानिसहरूले खेती गर्दै आएका हुन्। यस्तो खेतीमा समय समयमा विभिन्न बालीहरूको समावेश हुँदै आएको छ। यसैलाई समष्टि रूपमा खेती प्रणाली भनिन्छ। खेती प्रणालीमा अन्नबाली, दालबाली, तेलबाली, तरकारीबाली, फलफुल, पशुपालन आदि पर्दछन्। यसरी निश्चित स्थान र कृषकको चाहनाबाट खेती प्रणालीका विभिन्न बालीहरूको खेतीको तरीका पत्ता लगाई अधिकतम लाभ लिन परीक्षण गरी सिफारिश गरिन्छ। यसै खेती प्रणालीमा तरकारीबालीको समावेश भएको वा तरकारीबालीको मात्रै खेती भएकोलाई तरकारी खेती प्रणाली भनिन्छ।

## मिश्रितबाली खेती :

कुनै निश्चित जमिनबाट अधिकतम फाइदाको लागि एकै समय र स्थानमा दुई वा सो भन्दा बढि बाली मिसाई खेती गरिने तरिकालाई नै मिश्रित खेती भनिन्छ। नेपालमा प्रचलित मिश्रित खेतीमा मकै र बोडी आलु र सिमी, मकै र भटमास, काउली र लसुन आदि हुन्छ। मिश्रितबाली खेतीबाट कृषकहरूलाई तल लेखिएबमोजिम फाइदा हुन्छ :

- (१) एकै बालीको खेतीभन्दा मिश्रितबाली खेती गर्दा त्यही जग्गा र समयबाट केही न केही प्राप्त हुने हुँदा बढि भरपर्दो भएको जस्तो लाग्छ।
- (२) कृषक परिवारलाई बढि सन्तुलित आहार पुऱ्याउँछ।
- (३) एकलो बालीको खेतीभन्दा मिश्रितबाली खेतीबाट गाईवस्तुलाई बढि समयसम्म खाना पुऱ्याउन सक्छ।

- (४) परिवारको श्रम बढि सक्षम तरिकाबाट प्रयोग गरिन्छ ।
- (५) दुई वा सो भन्दा बढि बाली मिसाएर लगाउँदा रोग तथा कीराको प्रकोप कम हुन्छ ।
- (६) अरु बाली कोसेबाली सित मिसाएर लगाउँदा माटोको उर्वराशक्ति कायम राख्न मद्दत हुन्छ । यस्तो खेतीबाट फारपातको नियन्त्रण पनि सरल हुन्छ ।
- (७) प्रति एकाई जग्गाबाट बढि तथा एकनासको आमदानी लिन सकिन्छ । मिश्रित खेती खास गरी साना कृषक समूहमा बढि उपयोगी देखिन्छ ।

मिश्रित बालीमा कुन कुन बाली लगाउने भन्ने कुरा माटोको अवस्था, तापक्रम, चिस्यान, अभिरुचि, परम्परा जस्ता सामाजिक तत्वहरू र बजार भाउ, भण्डारण र यातायातको सुविधा जस्ता आर्थिक तत्वहरूमा भर पर्दछन् ।

### बहुबाली खेती प्रणाली :

यो तरीकामा कृषकले उन्नत खेती तरिकाबाट बढि र लगातार उत्पादन लिन सक्दछन् । बहुबाली खेती प्रणालीमा समय र प्रकाशको बढि प्रयोग भएको हुन्छ । यसमा प्रति एकाई समय र प्रति एकाई जमिनबाट उत्पादन दिने बालीहरू मात्र समावेश हुन्छ । गोलभेंडा, काउली, बन्दा, खुर्सानी जस्ता तरकारी बालीको बेर्ना तयार पारी अघिल्लो बालीको कटानी पछि तुरुन्त सार्न सकिन्छ । यस प्रणालीमा सिंचाईको व्यवस्था हुनु अपरिहार्य छ । तरकारी बालीको क्षेत्रफल तथा उत्पादन यस्तो तरिकाको प्रयोगबाट बढाउन सकिन्छ ।

बहुबाली खेतीमा प्रशस्त ज्यामी, थोरै समयमा जोत्नको लागि आवश्यक गोरु वा ट्याक्टर, वर्षभरी सिंचाईको व्यवस्था, नर्सरी क्षेत्र, छोटो समयमा तयार हुने बालीहरू, तुरुन्त बिक्री गर्न सकिने सुलभ बजार आदि कुराहरू नितान्त आवश्यक छन् ।

### बाली चक्र :

वैज्ञानिक आधारमा विभिन्न बालीहरूको सफल खेतीको लागि जमिन र समयको बढि उपयोग हुने गरी तयार पारिएको घुम्ती बाली प्रणाली नै बाली चक्र हो ।

- (१) विभिन्न बालीले विभिन्न तरिकाबाट माटोको उर्वराशक्ति हास गराउँदछन् । एकै बाली धेरै पटकसम्म एउटै जग्गामा लगाउनाले माटोबाट खास किसिमको तत्व छिट्टै खतम हुन्छ । यसबाहेक हरेक तरकारी बालीको आफ्नै प्रकारको जरा प्रणाली हुन्छ । तसर्थ बाली चक्रमा यस्तो बेग्लै किसिमका जरा प्रणाली भएमा बाली समावेश गरिन्छ ।
- (२) एउटै बाली त्यही जग्गामा धेरै वर्षसम्म लगातार लगाउँदा बालीको रोग र कीराको प्रकोप बढ्दै जान्छ ।
- (३) एउटै बालीको लगातार खेतीमा त्यही किसिमका फारपात बढि हुँदै जान्छन् । तसर्थ विभिन्न वनस्पतीक परिवारका तरकारीबालीको लगाउने समय फरक पारी लगाउनाले फार, रोग तथा कीराको प्रकोपमा कमि ल्याउँदछ ।
- (४) बाली चक्रमा धेरै प्रांगारिक मल आवश्यक पर्ने र कम मल भएपनि हुने बालीलाई एकपछि अर्को मिलाई लगाउन सकिन्छ ।

# माटो, प्रांगारिक मल र कम्पोष्ट

## माटो:

बोटबिरुवाहरूको जरा माटोभित्र फैलिएको हुन्छ । जराहरूले माटोलाई समात्ने हुँदा बोटबिरुवा जमिनमाथि अडिन सक्छ । जराद्वारा माटोभित्रबाट बोटबिरुवाले आफ्नो खाने कुरा प्राप्त गर्दछ । माटोभित्र भएको पानीमा (चिस्यान) विभिन्न खनिज तत्वहरू घुलनशील अवस्थामा रहन्छन् । घुलनशील अवस्थामा रहेका खनिज तत्वहरू बोटोको जराले शोषण गरेर लिन्छ । त्यसकारण माटोको रासायनिक तथा भौतिक बनौट महत्वपूर्ण रहन्छ । माटो विभिन्न किसिमका हुन्छन् । जस्तै :-

### १. बलौटे माटो :

बालुवाको मात्रा बढि भएको माटोलाई बलौटे माटो भन्दछन् । धेरैजसो तरकारीबालीहरूको लागि यो माटो राम्रो हुँदैन । यसको खास कारण के हो भने बलौटे माटोले पानी अड्याइराख्न सक्दैन र धेरै पटक सिंचाई गरिरहनु पर्छ । यस्तो माटोमा पानी पठाउँदा साथ पानी बगेर जमिनको तल्लो भागमा जान्छ । जस्ले गर्दा खनिज तत्वहरू पनि बगाएर लैजाने हुँदा हामीले दिएको मल बोटबिरुवाले पाउँदैन र नोक्सान हुन्छ ।

### २. बलौटे दुमट माटो:

यस्तो माटोमा बालुवाको मात्रा प्रशस्त हुने भएतापनि यसमा सिल्ट र मसिनो माटोको भाग मिसिएको हुन्छ । यसो भएका खाद्य तत्वहरू पनि बिरुवालाई सजिलैसित उपलब्ध हुन सक्छ । धेरैजसो जरे तरकारीबालीहरू मुला, गाजर, सलगम, प्याज आदिको लागि यस्ता माटो असल हुन्छ । यस्तो माटोमा गोडमेल गर्न र फारपात हटाउन पनि सजिलो हुन्छ ।

### ३. दुमट माटो:

यस्तो माटोमा बालुवा, सिल्ट र मसिनो माटो मिसिएको हुन्छ । यसले धेरै समयसम्म पानी अड्याइराख्न सक्छ र प्रायः सबै किसिमका खाद्य तत्वहरू बिरुवाले यसबाट पाउँछन् । धेरै जसो तरकारी खेतीको लागि दुमट माटो उपयुक्त हुन्छ ।

### ४. चिम्ट्याइलो माटो :

यस्तो माटोमा बालुवाको अनुपात थोरै र सिल्टको अनुपात धेरै हुन्छ । यस्तो माटो सुख्खा अवस्थामा धेरै कडा र ठूलोठूलो डल्ला पर्ने, चीरा पर्ने र भिजेको अवस्थामा धेरै चिप्लो र टाँसिने हुन्छ । यस्तो माटोले पानी धेरै समयसम्म अड्याइराख्न सक्छ ।

## प्रांगारिक मल :

बोटबिरुवाका हाँगापात, फारहरू तथा पशुको मलमुत्रबाट तयारी गरिएको मललाई प्रांगारिक मल भनिन्छ । यस मलका श्रोतहरू निम्नअनुसार छन्:

### १. गोबर मल :

गाईवस्तुको गोबर, पात पतिङ्गर, घाँस र फारपात मिसाई कुहाएर बनाइएको मललाई गोबर मल अथवा गोठेमल भन्दछन् । गोबर मललाई राम्ररी कुहाएर खेतबारीमा हाल्नाले जग्गाको उर्वराशक्ति कायम रहन्छ र

तरकारीको उब्जनी बढ्छ । गोबर मल राम्ररी नकुहाएर काँचो प्रयोग गरेमा कीराको प्रकोप बढ्ने भएकोले गोबर मललाई राम्ररी कुहाएर प्रयोग गर्नुपर्छ । जमिन तयारी भन्दा धेरै दिन अगाडिनै खेतबारीमा छरेर अथवा थुप्रो पारेर राखनाले यसमा भएको खाद्य तत्व नष्ट भएर जाने हुँदा राम्ररी कुहेको गोबर मल खाल्डोबाट भिक्नेबित्तिकै खेतवारीमा प्रयोग गर्नुपर्छ । यस बाहेक कुखुराको सुली, घोडाको लिदी, बंगुर तथा भेंडा बाख्राको मल आदि पनि प्रांगारिक मलको रुपमा प्रयोग गरिन्छ ।



प्रांगारिक खेती प्रदर्शनी स्थल खुमलटार



गड्यौली मल उत्पादन इकाइ खुमलटार

## कम्पोष्ट मल :

भारपात, पातज्जर, घाँस आदिलाई मात्र कुहाएर बनाएको मललाई कम्पोष्ट मल भन्दछन् । यो एक उच्च श्रेणीको प्रांगारिक मल हो ।

प्रांगारिक पदार्थका श्रोतहरू :

- (क) रुखबाट भरेका पातपातज्जरहरू
- (ख) तरकारीबाली अथवाअरुबाली गोडेर निकालेका भारपात
- (ग) हरियो अथवा सुकेको घाँसपात
- (घ) तरकारी केलाएर फालिने बोक्रा तथा पात
- (ङ) भटमास, केराउ, बोडी, सिमी आदिको झ्याङ्ग
- (च) अन्य जैविक पदार्थहरू

कम्पोष्ट मल दुई तरिकाबाट बनाउन सकिन्छ :

१. खाल्डोमा पातपातज्जर आदि भरेर कुहाएर बनाउने तरिका
२. खाल्डोमा नभरी थुप्रो बनाएर पातपातज्जर आदि कुहाएर बनाउने तरिका
- (१) खाल्डोमा कम्पोष्ट मल बनाउने तरिका :

खेतबारीको नजिक, अलिकति उठेको, पानी नजम्ने ठाउँमा खाल्डो खन्नुपर्छ । खाल्डो साधारणतया ३ मिटर लामो, १.५ मिटर चौडा र १ मिटर गहिरो भएमा राम्रो मानिन्छ ।

खाल्डोमा कुहाउने वस्तुहरू तह-तह मिलाएर राख्नुपर्छ । तह धेरै बाक्लो हुनुहुँदैन । खाल्डोको आधा भाग मात्र कुहाउने वस्तुले भरिनुपर्छ । यसो गर्नाले पटक पटक पल्टाउन सजिलो पर्छ । कुहाउन राखिएका वस्तुहरू छिटो सडाउनको लागि चिस्यानको मात्रा हुन जरुरी छ । यसमा हावाको संचार हुनुपर्छ । हरेक तहमा एक-दुई बाल्टिन पानी छर्किनाले चिस्यान पुग्छ । कुहाउने वस्तुहरू कुहुन शुरु गरेपछि तापक्रम ६०-९० डि.से. पुग्दछ । यस तापक्रममा धेरैजसो रोगका कीटाणुहरू समेत नष्ट हुन्छन् ।

खाल्डोको आधा बाँकी राखेको भागमा खाल्डो भरेको एक महिनापछि पल्टाउनुपर्छ । दोश्रो पल्टाई पहिलो पल्टाईको एक महिना र तेश्रो पल्टाई अथवा अन्तिम पल्टाई दोश्रो पल्टाईको एक-डेढ महिनापछि गर्नुपर्छ । पल्टाउँदा माथिल्लो तहको वस्तु तल र तलको माथि पर्ने गरी पल्टाउनुपर्छ । पल्टाउँदा हरेक तहमा पानी, कम्प्लेक्साल र माटो मिसाउन बिर्सनु हुँदैन । धेरैजसो तेश्रो पल्टाईको एक महिनापछि कम्पोष्ट तयार हुन्छ । कम्पोष्ट तयार भएपछि सम्पूर्ण वस्तुहरू सङ्गुन र मल हातमा लिई मिच्छा धूलो पर्छ ।

यसरी गरिएको मलमा बिरुवालाई चाहिँने सबै तत्वहरू पाइन्छन् र यस्तो कम्पोष्ट मल बोटबिरुवालाई उत्तम हुन्छ ।

## (२) खाल्डो नखनि थुप्रो बनाएर कम्पोष्ट मल बनाउने तरिका :

धेरै उच्च पहाडी क्षेत्रमा कम्पोष्ट मल खाल्डो नखनि थुप्रोमा वस्तु कुहाएर बनाउन सकिन्छ । यस्तो तरिकामा जैविक पदार्थहरू स-साना टुक्रा तह पारी राखिन्छन् । कम्पोष्ट बनाइएका वस्तुहरू जमिनमा ३० से.मी.को बनाएपछि पानीले राम्ररी भिजाउनुपर्छ । त्यसपछि अलिकति युरिया मिलाई गोबर पातलो सतह हुने गरी छोपी दिनुपर्छ । यदि रासायनिक मल प्राप्त नभएमा गोबरसित अलिकति माटो र खरानी मिसाएर कुहाउने वस्तुलाई छोप्न सकिन्छ । यस्तै किसिमले वस्तुहरू राख्दै १ देखि १.५ मिटर अग्लो बनाउनुपर्छ । थुप्रोको माथिल्लो भाग माटोले राम्ररी छोप्नुपर्छ, यसरी छोप्नुको अर्थ थुप्रोबाट खाद्य तत्व उडेर जान नदिनु हो । प्रत्येक एक महिनापछि माथिको वस्तु तल र तलको वस्तु माथि पर्ने गरी माथिकै विधिले पल्टाई छोप्नुपर्छ । ३।४ महिनामा कम्पोष्ट तयार हुन्छ । राम्ररी कुहेको कम्पोष्टको रङ्ग कालो हुन्छ र मल के बाट बनाएको हो भन्ने थाहा हुँदैन ।



सुधारिएको कम्पोष्ट खाडल, खुमलटार

### कम्पोष्ट मलका फाइदाहरू :

१. यसले माटोको गुण सुर्धाछ। कडा माटोमा यसको प्रयोगबाट माटो खुकुलो हुन्छ र बलौटे माटोमा कम्पोष्ट प्रयोग गर्नाले उचित मात्रामा कडा मलिलो बनाइदिन्छ। माटोमा रहेका, लाभदायक शुष्म जीवाणुहरूको लागि अनुकूल वातावरण श्रृजना हुन्छ।
२. माटोको उर्वराशक्ति सन्तुलित रहने हुँदा बालीको उब्जाउ घट्ने डर हुँदैन।
३. राम्ररी तयार गरिएको कम्पोष्ट मलबाट बिरुवालाई रासायनिक मलबाट पाउन गाह्रो पर्ने शुष्म तत्वहरू फलाम, तामा, आइरन आदि प्राप्त हुन्छ।
४. यसको प्रभाव धेरै वर्षसम्म माटोमा रहिरहन्छ।
५. कम्पोष्ट मल बनाउनले सड्ने बस्तुको सदुपयोग भइ सर-सफाई हुन्छ।
६. माटोको पानी ग्रहण गर्न सक्ने शक्ति बढाउँछ।

## रासायनिक मलको परिचय, यसको महत्व र प्रयोग

### परिचय :

बोटबिरुवाको पोषणको लागि माटोमा प्रयोग गरिने र कहिलेकाँहि भोलको रूपमा बोटबिरुवाको पातमा पनि प्रयोग गरिने अप्रांगारिक श्रोतबाट उत्पादन गरिएको पोषक वस्तुलाई रासायनिक मल भन्दछन्। यो वस्तु कारखानामा तयार हुन्छ।

### रासायनिक मलको महत्व :

बोटबिरुवालाई बढ्न, हुर्कन र फूल लाग्न अझार विभिन्न तत्वहरूको आवश्यकता पर्दछ। ती तत्वहरू हुन् :- कार्बन, हाइड्रोजन, अक्सिजन, नाइट्रोजन, फोस्फोरस, पोटास, क्याल्सियम, म्याग्नेसियम सल्फर, (गन्धक), बोरोन, फलाम, म्याङ्गानिज, जस्ता, तामा, मलिब्लेडनम, क्लोरिन, ब्रोमिन र सिलिका, बिरुवालाई आवश्यक पर्दछ। कार्बन, हाइड्रोजन र अक्सिजन बोटबिरुवाले पानी र हावाबाट प्राप्त गर्दछ भने अरु सबै तत्वहरू माटोबाट प्राप्त गर्ने तत्वहरूमध्ये नाइट्रोजन, फोस्फोरस र पोटास अधिक मात्रामा चाहिने भएकाले रासायनिक मलको रूपमा बोटबिरुवालाई दिइन्छ। अन्य शुष्मतत्वहरू रासायनिक अथवा गोठेमलबाट पनि पाइन्छ।

### बोटबिरुवाहरूले खाद्य तत्व प्राप्त गर्ने श्रोतहरू :

- (१) प्रांगारिक पदार्थ
- (२) माटो
- (३) विभिन्न खनिज लवणहरू
- (४) रासायनिक मल आदि।

माटोमा प्रयोग गरिएको रासायनिक मलबाट बोटबिरुवाले आफूलाई चाहिँने खाद्य तत्वहरू प्राप्त गर्दछ। केही भाग पानीसँग बगेर बाहिर खेर जान्छ। केही भाग माटोभित्र बोटबिरुवाले लिन नसक्ने अवस्थामा परिवर्तन भएर

बस्छ । केही भाग माटोभिन्नको चिस्यानसँग भिन्नबाटै चुहेर जान्छ र केही भाग हावामा उडेर जान्छ । यसरी बढि नोक्सानीबाट बचाउन रासायनिक मल कहिले र कसरी प्रयोग गर्ने भन्ने कुरा थाहा पाउन अत्यावश्यक छ ।

### रासायनिक मल प्रयोग गर्ने तरिका :

रासायनिक मल खास गरेर दुई रूपमा प्रयोग गरिन्छ । ठोस रूपमा र भोल रूपमा, धेरैजसो ठोस रूपमा नै प्रयोग गरिन्छ । भोल कहिले काही मात्र प्रयोग गरिन्छ । रासायनिक मल प्रयोग गर्ने विधि थाहा पाउनुभन्दा पहिले यसको किसिमबारे जानकारी हुनु आवश्यक छ । रासायनिक मल निम्न प्रकारका हुन्छन् :

#### (१) नाइट्रोजनयुक्त रासायनिक मल :

नाइट्रोजन तत्वले बोटबिरुवालाई हलक्क बढाउने भएकोले यो मल बिरुवाको बढ्ने अवस्थामा बढि आवश्यक पर्दछ । निम्न रासायनिक मलहरूबाट नाइट्रोजन तत्व बढि पाइन्छ :

(क) युरिया(चिनी मल) : मसिनो तर हेर्दा सेतो देखिने दानादार महल हो । यसमा नाइट्रोजन ४६ प्रतिशत हुन्छ ।

(ख) एमोनियम सल्फेट : यो पनि सेतो चिनी जस्तो हुन्छ । यसमा २१ प्रतिशत नाइट्रोजन हुन्छ ।

#### (२) फोस्फोरसयुक्त रासायनिक मल :

फोस्फोरस तत्वले बोटबिरुवालाई फूल र फल लगाउने, दाना लगाउने र पकाउने काममा मद्दत गर्दछ । खैरो दाना अथवा खरानीको धूलो जस्तो देखिने यो मलमा १६ अथवा ३२ अथवा ४८ प्रतिशत फोस्फोरस तत्व पाइन्छ ।

#### (३) पोट्यासयुक्त रासायनिक मल :

पोट्यास तत्वले बोटबिरुवालाई कडा बनाउने, अड्याउने र रोग कीराबाट बचाउने काम गर्दछ । नुन खुर्सानीको धूलो जस्तो देखिने म्युरेट अफ पोट्यास रासायनिक मलबाट बिरुवालाई ६० प्रतिशत पोट्यास तत्व प्राप्त हुन्छ ।

#### (४) मिश्रित रासायनिक मल(गोडमेल) :

खैरो दानादार मललाई कम्प्लेक्सल मल भन्दछन् । यसमा नाइट्रोजन २० र फोस्फोरस २० प्रतिशत संयुक्त रूपमा मिश्रित संयुक्तरूपमा मिश्रित अवस्थामा रहन्छ ।

#### (५) शुष्म तत्वयुक्त मल :

तरकारीबालीमा बोरन, जिङक, मोलिब्डेनम् जस्ता शुष्मतत्वयुक्त मलको पनि आवश्यकता पर्छ । खास गरी काउली समूह र जरे तरकारी समूहमा संयुक्त शुष्म तत्वयुक्त मल प्रयोग गरिन्छ ।

### प्रयोग विधि :

नाइट्रोजनयुक्त रासायनिक मल बाहेक अन्य रासायनिक मलहरू ठोस अवस्थामा बाली लगाउने जग्गा तयार गर्दा एकनाससँग छरेर माटोमा मिलाउनुपर्छ । यसरी माटोमा प्रयोग गरेको रासायनिक मलबाट खाद्य तत्व बिरुवाले आफ्नो जीवन अवाधिभर लिन सक्छ यी मल बिरुवाले लिन नसक्ने अवस्थामा छिटो परिवर्तन हुन सक्दैन । जस्तै सुपर फस्फेट, पोट्यास, कम्प्लेक्सल आदि । तर यी रासायनिक मलबाट खाद्य तत्व प्राप्त गर्न माटोमा चिस्यान रही रहनु अत्यावश्यक छ ।

नाइट्रोजनयुक्त मलहरू जस्तो युरिया अथवा एमोनियम सल्फेट आदि माटोमा धेरै बेरसम्म बोटबिरुवाले ग्रहण गर्ने अवस्थामा रहन नसक्ने भएकाले बोटबिरुवा उम्रेको वा सारेका २५-३० दिनपछि र फूल फूलनभन्दा पहिले पटक-पटक प्रयोग गर्नुपर्छ । खेत तयार गर्दा सबै मल प्रयोग गर्नु हुँदैन । यसरी पछि मल प्रयोग गर्दा बोटबिरुवाको पात र जरामा नछुने गरी जरको वरिपरि औँठी आकारमा माटो खोर्सैरै युरिया अथवा एमोनियम सल्फेट राखी माटोले ढाकिदिनुपर्छ । रासायनिक मल दिँदा माटोमा चिस्यान हुनु आवश्यक हुन्छ । बोटको वरिपरि औँठी आकार बनाई रासायनिक मल दिने विधि राम्रो र प्रचलित छ । बिरुवाले लिन नसकी बढि भएको युरिया अथवा एमोनियम सल्फेट रासायनिक मलहरू माटोमा तुरुन्तै बिरुवाले ग्रहण गर्न नसक्ने अवस्थामा परिवर्तित हुन्छन् ।

युरिया अथवा एमोनियम सल्फेटलाई पानीमा मिसाएर बोटबिरुवाको पातमा पनि छर्ने चलन छ । यसो गर्दा बोटबिरुवाले मल पातबाटै सोसेर लिन्छ । बिरुवाको उमेर अनुसार एक देखि दुई ग्राम युरिया एक लिटर पानीमा घोलेर पातमा पर्ने गरी छर्नुपर्छ । युरिया धेरै भएमा पात जल्छ । बोटबिरुवालाई नाइट्रोजन तत्वको कमि भएमा तुरुन्तै यो कमि पूरा गर्न भोल विधि अपनाउनु असल हुन्छ ।

शुक्ष्मतत्वयुक्त मलहरू (बोरेक्स, एमोनियम मोलिब्डेट, एग्रोमिन आदि) बाली लगाउनुअघि माटोमा मिसाउनु वा भोलको रुपमा खडा बालीमा छर्कन सिफारिश गरिन्छ । यस्ता शुक्ष्मतत्वहरू प्रयोग गर्दा डिब्बा अथवा बोटलमा उल्लेख गरिएको मात्रा र विधि अनुसार प्रयोग गर्नुपर्छ । हाल आएर थोपा सिंचाईमा आधारित पानीमा घुलनशिल मलहरूप्रयोग गर्ने प्रचलन बढेको पाईन्छ, जुन बजारमा बिभिन्न नाममा उपलब्ध छन् ।



पानीमा घुलनशिल मलहरू

### जग्गा तयारी र बाली व्यवस्थापन

तरकारी खेतीको लागि जग्गाको छनोट गर्दा तलका कुराहरूमा विचार राख्नु पर्दछ

- तरकारी खेतीको लागि माटो राम्रो, प्रशस्त प्रांगारिक पदार्थ भएको दोमट माटो उपयुक्त हुन्छ । माटोमा पानीको निकास व्यवस्था राम्रो हुनुपर्छ ।



- छहारीमा तरकारीबाली राम्ररी फस्टाउँदैन ।
- तरकारी खेतीको लागि जग्गाको छनौट गर्दा सकेसम्म काम गर्ने मानिसहरू सहजै जान र आउन सक्ने हुनुपर्छ ।
- तरकारी खेतीको लागि जग्गा छान्दा पानीको राम्रो श्रोत भएको ठाउँ छान्नुपर्छ ।
- छानिएको जग्गा धेरै वर्षसम्म प्रयोगमा ल्याउन सकिने किसिमको हुनुपर्छ ।

छानिएको जमिनबाट ठूलाठूला ढुङ्गा र भारपात राम्ररी हटाई सफा गरेपछि जोताई गर्नुपर्छ । जोत्न हलो, ट्रयाक्टर, कोदाली आदिबाट सकिन्छ । जोताई कमसेकम १५-२० से.मी. गहिरो गर्न आवश्यक हुन्छ । जोताई पछि डल्ला फोरी जमिन सम्याउनुपर्छ ।

माटो चिम्ट्याइलो छ भने प्रशस्त प्रांगारिक मल र बालुवा हाली माटोमा राम्ररी मिसाउनुपर्छ । माटो बलौटे छ भने प्रशस्त प्रांगारिक पदार्थ र चिम्ट्याइलो माटो थपी जोत्न लाईक पार्नुपर्छ । माटोमा उचित मलको प्रयोग महत्वपूर्ण हुन्छ । साधारणतया एक रोपनी जग्गामा ५० डोका राम्रोसँग पाकेको मल चाहिन्छ । यस्तो मलले माटोको उर्वराशक्तिका साथै बुनोट पनि असल पार्छ । राम्रो बुनोट भएको माटोले धेरै पानी धेरै समयसम्म अड्याउन सक्छ । यस्तो जग्गामा पानीको निकास राम्रो हुन्छ । यस्तो माटोबाट बिरुवाले बढि पोषक तत्व प्राप्त गर्न सक्छ । राम्रो बुनोट भएको माटोमा भूक्षय हुँदैन ।

**तरकारीबालीको सफल व्यवस्थापनको लागि निम्नलिखित कुराहरूमा ध्यान दिनु आवश्यक छ :-**

१. तरकारी खेतीको लागि प्रयोग गरिने बीउ /बेर्ना सिफारिश गरिएको जात, क्षेत्र र विश्वासिलो श्रोतबाट प्राप्त गरिएको हुनुपर्दछ ।
२. तरकारीको बीउ /बेर्ना, सिफारिश गरिएको मलखाद प्रयोग गरी उपयुक्त तरिकाबाट तयार गरिएको जग्गामा उपयुक्त समयमा रोपिनुपर्छ ।
३. तरकारी बीउ /बेर्ना सिफारिश गरिएको दुरीमा लगाउनुपर्छ ।
४. तरकारीबाली बराबर सिंचाई, गोडमेल, उकेरा दिने आदि कृषिकार्य आवश्यकता अनुसार गरिराख्नुपर्छ ।
५. तरकारीमा समय र आवश्यकता अनुसार बालीसंरक्षणका उपायहरू एकीकृत रूपमा कार्यान्वयन गरिनुपर्छ ।
६. बाली कटानी, टिपाई बजारको लागि तयारी तथा बिक्री उचित समयमा गरिनु आवश्यक छ ।



केही तरकारीहरूको खेती व्यवस्थापन, खुमलटार

## सिंचाई र विकास

बोटबिरुवा बढ्ने र हुर्कने प्रक्रियामा पानीको ठूलो भूमिका रहन्छ। पानी बिना बिरुवामा कुनै किसिमको रासायनिक, भौतिक तथा शारीरिक प्रक्रियाहरू चलन सक्दैन। तरकारीबालीको किसिम र अवस्था हेरी तरकारीको बोट तथा बिरुवामा ८०-९० प्रतिशत सम्म पानी हुन्छ। पानीले बिरुवाको कोषिकाहरू पोटिलो पार्दछ। माटोमा भएका पौष्टिक तत्वहरू पानीमा घुलनशील भएर मात्र बिरुवाले पाउँछ। पानीले बिरुवाको तापक्रम सन्तुलन राख्दछ। बाली बिरुवाको यी सबै कुराको लागि पानीको आवश्यकता पर्छ। यस्तो आवश्यकता पूर्ति गर्न माटोमा चिस्यान पुऱ्याउन पानी प्रयोग गर्ने प्रकृतिलाई सिंचाई भनिन्छ। तरकारीबालीमा सिंचाई गर्न प्रकृतिमा विभिन्न श्रोतका पानी छन्। तीमध्ये नदी, ताल, तलाउ, खोलानालाको पानी, भूमिगत श्रोतको पानी इनार, कुवा र ट्युबवेलको पानी प्रमुख हुन्। यी विभिन्न श्रोतका पानीलाई मानिस, जनावर र यान्त्रिक तरिकाबाट तरकारीबारी सम्म पुऱ्याइन्छ।



थोपा सिंचाई



मल दिने प्रणाली



पानी छान्ने प्रणाली



प्लाष्टिक मल्ट



प्लाष्टिक घर र पोखरी



फोहरा सिंचाई



मल प्रयोग गर्ने सुविधा सहितको थोपा सिचाइ



थोपा सिचाइ प्रविधि

### तरकारीबालीमा कहिले र कति पानी हाल्ने :-

तरकारीबालीमा कहिले र कति पानी हाल्ने भन्ने कुरा बालीको अवस्था, माटोको गहिराई, पानी सोस्ने क्षमता, तरकारीबालीको किसिम, स्थानीय हावापानी आदिमा भर पर्दछ। धेरैजसो तरकारीबालीमा बराबर पानी दिइराख्नु पर्दछ। तरकारीका बेर्ना सारेपछि राम्ररी नसर्ज्जेल दिनैपिच्छे पानी दिइन्छ। तरकारीबालीको उमेर चढेपछि पानीको आवश्यकता पनि बढ्दै जान्छ। तर तरकारीबारीमा लगातार छ घन्टाभन्दा बढि पानी जम्नु हुँदैन।

## पानीको विकास र विकास गर्ने तरिका :-

तरकारीबारीमा पानी जम्यो भने बालीको जराले राम्ररी हावा पाउँदैन । पात पहेँलितै जान्छ र अन्त्यमा बिरुवा मर्दछ । खेतबारीको माटोमा बिरुवालाई चाहिनेभन्दा बढि पानी निकाल्ने तरिकालाई पानीको विकास भन्दछन् । भिरालो र पहाडी जमिनमा भन्दा समथर जमिनमा विकासको ज्यादा आवश्यकता पर्दछ । माटोमा पानीको राम्रो विकास व्यवस्था गर्नाले माटोमा हावा खेल्छ र जरा फैलन पाउँछ पानीको विकासले माटोको अवस्था सुधार्छ । राम्रो विकास भएको माटोमा लाभदायक जीवाणुहरू बढ्दछन् । माटोमा भएको बढि पानी निकाल्न तलका तरिका अपनाइन्छ :

१. खुला कुलेसो :- पानी जम्ने खेतबारीको बीच-बीचबाट कुलेसो बनाई पानी एकातिर निकालिन्छ र सो पानी प्राकृतिक विकासमा मिलाईन्छ ।
२. जमिनमुनि प्वाल भएको पाइपबाट : यसमा विकास गर्नुपर्ने प्लटको बीच-बीचमा जमिनमुनि प्वाल भएको पाइप बिछ्याइन्छ र माटोले पुरिन्छ । यो विकास प्राकृतिक विकासमा मिलाईन्छ ।

## बाली संरक्षण

मानव जीवनको प्रमुख आधारको रूपमा रहेका बाली बिरुवाहरूलाई पनि विभिन्न प्रकारका रोग कीरा तथा अन्य किसिमका प्रतिकूल अवस्थाहरूले दुःख दिईरहन्छन् । यी कुराहरूबाट जोगाई बाली बिरुवाको बढि उत्पादन लिनुलाई बालीसंरक्षण भनिन्छ ।

## बाली संरक्षणको आवश्यकता :

बढ्दो जनसंख्यालाई ध्यानमा राखी हाम्रो देशमा पनि आवश्यक खाद्य वस्तु आपूर्ति गर्ने उद्देश्यले खाद्यान्न, तरकारी र फलफुल आदिको खेती आधुनिक तरिकाले गर्न थालिएको छ । बढि उत्पादन लिनको लागि सुविधाजनक स्थानहरूमा उन्नत बीउ, मलखाद र सिंचाईको प्रयोग हुन थालेको छ । तर प्रशस्त सिंचाई, मलखादका साथै उपयुक्त वातावरणले बाली बिरुवालाई मात्र हैन, बाली बिरुवाका शत्रुहरूलाई पनि उत्तिकै फाइदा गर्दछ । बुझ्नुपर्ने कुरा के छ भने कुनै पनि बाली उन्नत जातको हुँदा रोग कीराको आक्रमण अवरोध गर्ने हुन्छ भन्ने जरुरी छैन । कुनै बाली रोग कीराको आक्रमण अवरोधक भएपनि एक-दुई रोग कीराहरूको लागि मात्र हुन्छ, जब कि त्यो बालीले कैयौं रोगकीराहरूको सामना गर्नुपर्ने हुन्छ । जमिनमा एउटै किसिमको बालीको लगातार खेती र अन्य आधुनिक उत्पादन प्रविधिका प्रक्रियाहरूले बाली-बिरुवाका शत्रुहरूको बृद्धिलाई प्रश्रय दिन्छन् । हामीले उत्पादन बढाउन अपनाएका तरिकाहरूले बाली बिरुवाका शत्रुहरूलाई पनि बढ्ने मौका प्रदान गर्दछ । तसर्थ, बालीको उत्पादन बढाउनको लागि बाली संरक्षण कार्यक्रम पनि सँगसँगै अपनाउनु आवश्यक छ ।

## बालीको रोग तथा कीरा :

केहि कृषकहरूलाई बालीको रोग तथा विनाशकारी कीराहरूको बिचको भिन्नताको बारेमा राम्रो ज्ञान नभएकाले तिनीहरूको रोकथामको लागि प्रयोग गरिने विषादी तथा अन्य उपायहरू त्रुटिपूर्ण पाइएको छ । यस्ता त्रुटिबाट कृषकहरूको मेहनत र पैसा खेरजान नपाओस् भनेर यहाँ रोग तथा कीराहरूको बारेमा केही संक्षिप्त जानकारी गराइन्छ:

## कीरा

कीरा भन्नाले शरीर खण्ड-खण्ड मिलेर बनेका छ वटा खुट्टा भएका साना प्राणीहरूलाई जनाउँदछ । कीराको जीवन चक्रमा फुल, बच्चा वा लाभ्रे, प्यूपा(अचल अवस्था), वयस्क जस्ता दुई देखि चारवटा अवस्था हुन सक्छन् । कीराका शुरुका अवस्थाहरू वयस्क अवस्थसँग बिलकुल मेल खाँदैनन् । शुरुका अवस्थामा जस्तोसुकै भएतापनि वयस्क अवस्थामा कीराहरूको निम्नलिखित समान विशेषताहरू हुन्छन् :

१. शरीर ३ निश्चित भागमा बाँडिएको हुन्छ (टाउको, छाती र पेट) ।
२. खण्ड-खण्ड जोडिएर बनेका तीन जोडा खुट्टाहरू हुन्छन् ।
३. एक जोडा सिङ्ग हुन्छन् ।
४. केही कीरा बाहेक सबैजसो कीराहरूको एक वा दुई जोडा पखेटा हुन्छन् ।
५. सन्तानोत्पादन अङ्ग शरीरको पछिल्ले भागमा हुन्छ ।

## कीराबाट बिरुवामा पर्ने असर :

कुनै कीराहरू हानिकारक हुन्छन्, कुनै कीराहरू लाभदायक हुन्छन् र कुनै कीरा लाभ वा हानी नगर्ने खालका हुन्छन् । हामीले पहिचान गरी विनाशकारी कीराहरूलाई नष्ट गर्नुपर्दछ ।

बिरुवाको लागि कीराको हानिकारक पक्ष :

कीराले बिरुवामा प्रायः नोक्सानी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आफ्नो खाना प्राप्त गर्नको लागि नै गर्दछ । कीराले बिरुवालार्ई आक्रमण गर्दा बिरुवाको विभिन्न भाग बिग्रन्छ, उत्पादन घट्छ र कहिलेकाँही बिरुवा नै मर्दछ । कीराले तलका तरिकाहरूबाट बिरुवालार्ई आक्रमण गर्दछ :

१. **चपाएर** : कीराहरूले बिरुवाको कमलो जरा, पात बोक्रा, फूल र फल खाइदिन्छन् । जस्तै: फट्ट्याँग्रा, खुम्रेकीरा, कीर्थो, भुसिल्कीरा आदि ।
२. **चुसेर** : चुस्ने खालको मुख भएको कीराले पात, डाँठ, कोपिला फल आदिबाट रस चुस्दछ । यसले गर्दा बिरुवामा हरितकणको कमि हुन जान्छ र रोग पनि लाग्न सक्छ, जस्तै: फट्टके कीरा, पतेरो, लाही कीरा आदि ।
३. **फूल पारेर** : कीराले बिरुवाको पात, मुन्टा, फल आदिमा फूल पारेर बिरुवालार्ई बढ्न असजिलो पार्दछन् । कुनै कीराले बिरुवाको कलिलो भागलाई छेडेर भित्र पनि फूल पार्दछन् । जस्तै : पुतलीहरूले पातमा फूल पार्दछन् । केराउको पात खाने कीरा (भिङ्गा) ले आफ्नो तिखो फूल पार्ने अङ्गले पातमा छेडेर भित्रपट्टि फूल पार्दछ ।
४. **बिरुवाको भित्री भाग खाएर** : केयौँ कीराहरूले बिरुवाको फल लगायत विभिन्न अङ्गहरू छेडेर भित्री भाग खाइदिन्छन् । जस्तै: गवारोहरू, घुन आदि ।
५. **गुँड लगाएर** : केही कीराहरूले गुँड वा बास बनाउको लागि बिरुवाको भागहरू चुँडेर लान्छन् ।
६. **रोग सारेर** : कुनै कुनै कीराहरूले बिरुवामा रोग सार्छ । जस्तै : लाही, थ्रिप्स आदि कीराले गोलभेंडा, रायो, खुर्सानी आदि बिरुवामा मोज्याइक भाइरस रोग सार्दछ ।

## बिरुवाको लागि कीराको लाभदायक पक्ष :

१. केही कीराले परागसेचन गर्दछन्, कैयौं तरकारी फलफुल र घाँसबालीहरूमा कीराद्वारा परागसेचन हुन्छ। परागसेचन बिना फल र बीउ लाग्न सक्दैन अनि उत्पादन प्रशस्त घट्दछ। कुनै कुनै बिरुवामा भाले पोथी फूल छुट्टाछुट्टै स्थान अथवा बोटमा हुन्छन्। र परागसेचनको लागि बाहिरी मद्दत चाहिन्छ। जस्तै: तरकारीमा काँक्रो, फर्सी, फलफुलमा स्याउ, नास्पाती, आरुबखडा, सुन्तला वर्गका फलफुल, घाँसेबालीमा क्लोभर।
२. कीराले अन्य हानिकरक कीरा खान्छन्। यस्ता कीरा दुई प्रकारका छन् : शिकारी कीराहरू र परजीवि कीराहरू। शिकारी कीरा-स्त्री स्वभावका खपटेहरू, बाघे खपटेहरू, घुमक्कड भिँगाहरू, जमिनमा रहने खपटेहरू आदि। परजीवि कीरा मसिना बारुलाहरू, ट्रयार्डिकनिड भिँगाहरू।
३. कीराले माटोको गुण सुधारछन् : कैयौं कीराहरू माटोमा बस्दछन्, माटोमा भएका जैविक वस्तु खाएर माटोको भौतिक गुण बढाउँदछन्। माटो खुकुलो पार्दछन्। तिनको बिष्टा मलिलो हुन्छ।

## कीराको रोकथामका उपायहरू :

हामीले लगाएको बालीमा कीरा लागेर आर्थिक नोक्सान पुऱ्याउन लाग्यो भने त्यसको रोकथाम गर्न जरुरी हुन्छ। कीराको सही पहिचान कीराको रोकथामको पहिलो आधारभूत सिद्धान्त हो। कीरालाई सही किसिमले पहिचान गरेपछि हामी त्यो कीरा कस्तो खालको हो, त्यसको बानी र त्यसको सबैभन्दा बिनाशकारी अवस्था र त्यसलाई नियन्त्रण गर्न सबभन्दा उचित तरिका र समयको बारेमा जानकारी लिन सक्छौं। कीराको रोकथाम गर्न केही महत्वपूर्ण तरिकाहरू तल दिइएका छन् :

१. खेती गर्ने तरिकाबाट रोकथाम,
२. शारीरिक तथा यान्त्रिक तरिकाबाट रोकथाम,
३. जैविक तरिकाबाट रोकथाम,
४. कानूनी तरिकाबाट रोकथाम,
५. रासायनिक तरिकाबाट रोकथाम,

### १. खेती गर्ने तरिकाबाट रोकथाम:-

खेती गर्दा विभिन्न प्रक्रियाहरू मिलाएर कीराहरूको संख्या घटाउन सकिन्छ। ती प्रक्रिया यस प्रकारका छन्:

**बाली लगाउने समय:-** बिरुवाको कलिलो बढ्ने अवस्थामा कीराको संख्या कम हुने समय मिलाएर बाली लगाउने। चैत्र-वैशाखमा रामतोरिया लगाउँदा वर्षा ऋतुमा भन्दा डाँठ र फलमा लाग्ने गवारो बढि लाग्छ।

**बाली चक्र:-** कुनै बालीमा प्रत्येक वर्ष कुनै कीरा लागिरहन्छ भने बाली अदल-बदल गरी लगाउँदा कीराबाट हुने क्षति कम हुन जान्छ।

**मलजल:-** बिरुवालाई ठिक समयमा मात्रा मिलाई मलजल दियो भने छिटो बढेर बलियो हुन्छ र कीराहरूबाट हुने आक्रमण कम हुन्छ। तर मात्रा नमिलाई दिँदा नाइट्रोजन मल बढि भयो भने बिरुवा हौसिन्छ। पात र डाँठहरू कमलो हुन्छन् र कीराको आक्रमण बढ्छ।

**खेतबारीको सरसफाई:-** भारपातले कीरा र रोगलाई बाली भएको बेलामा र बाली लिइसकेपछि पनि आश्रय दिइरहन्छन् । बाली बिरुवाको कीरा तथा रोग लागेका भागहरू आवश्यक भए हटाई गोडमेल गरी सफा राखनाले छिटो बढ्दछ र कीरा पनि कम लाग्छ । बाली लिएपछि बिरुवाका टुटा, पात आदि जम्मा गरी आगो लगाई दिनुपर्छ । नत्र भने त्यस पछाडि बालीमा सर्न सक्छ ।

**जमिनको खनजोत:-** राम्रोसँग जमिनको खनजोत गर्दा माटोभित्र बसेका कीराका फूल, लार्भा, प्यूपा आदि बाहिर उत्रिन्छन् र चराचुरुङ्गी आदि जस्ता प्राकृतिक शत्रु तथा घाम र पानीले पनि मर्दछन् ।

**मिश्रित खेती :-** एउटै मात्र बाली ठूलो क्षेत्रफलमा लगाउनाले कीराको बृद्धि छिटो हुने हुनाले विभिन्न बाली मिसाएर लगाउनाले आहारा नपुगी क्षति कम हुन्छ ।

**कीरा कम लाग्ने जात:-** बिरुवाको कुनै जात कीराले मन नपाउने र कुनै आक्रमण गर्न नसक्ने हुन्छन् । बाली लगाउँदा बालीको जातिय विशेषता विचार गरी लगाउँदा कीराको प्रकोप कम गर्न सकिन्छ ।

## २. शारीरिक अथवा यान्त्रिक तरिकाबाट रोकथाम :

यस विधिमा हातले टिप्ने, जालीले पक्रने, बत्तिको पासोमा पार्ने, टाँसिने सतहमा फंसाउने जस्ता आदि यान्त्रिक तरिकाबाट कीराको रोकथाम गर्न सकिन्छ ।

बन्दाको पुतलीले पातलो तल्लो भागमा एकै ठाउँमा पहेंलो रङ्गको फूलको थुप्रो पार्दछ । जसलाई फूलकै अवस्थामा वा भरखरै फूलबाट भुसिल्लीरा निस्केको अवस्थामा हातैले जम्मा गरी नष्ट गर्न सकिन्छ । धेरैजसो कीराका भालेहरू फेरोमेन पासोहरूमा आकर्षित हुने गर्दछन् ।

## ३. जैविक तरिकाबाट रोकथाम :

जैविक तरिकाबाट विनाशकारी कीराहरूको रोकथाम गर्न प्राकृतिक शत्रुहरू जस्तै: परजीवि कीराहरू, शिकारी कीराहरू र शुष्मजीवाणुहरूको उपयोग गरिन्छ । यस विधिमा ट्राइकोडर्मा, मेटहार्जियम, ब्युभेरिया, वि.टी. जस्ता जैविक विषादीको उपयोग गरिन्छ । जिबाणुहरूलाई सक्रिय बनाउन निश्चित तापक्रम तथा आद्रता पुर्याउन भने आवश्यक छ । नेपालमा जैविक विषादी उत्पादनका लागि विभिन्न स्थानमा स्रोतकेन्द्रहरूको समेत विकास गरिएको छ ।

## ४. कानूनी तरिकाबाट रोकथाम :

बिरुवा वा बीउ आदि एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा तिनमा भएका हानिकारक कीरा र रोगले नयाँ गाउँमा प्रवेश गरी समस्या पैदा गर्न सक्छन् । यसरी एक ठाउँबाट अर्को ठाउँमा कीरा र रोगको फैलावटलाई रोक्न सिमाना प्रवेश, विमानस्थल आदिमा बिरुवा र बिरुवाको उत्पादनलाई दक्ष प्राविधिज्ञहरूले निरीक्षण गर्दछन् । प्राविधिज्ञहरूले जाँच गर्दा हानिकारक कीरा र रोग लागेको फेला पारेमा उपचार गरी छोडिदिन्छन् । यदि कुनै कीरा वा रोगको उपचार सम्भव भएन भने सामग्रीलाई (बिरुवा र बिरुवाको उत्पादन) नष्ट गरिन्छ ।

## ५. रासायनिक तरिकाबाट रोकथाम :

बाली बिरुवामा लाग्ने कीराहरूको रोकथाम गर्नको लागि सम्भव भएसम्म माथि बताईएका तरिकाहरूबाट गर्नु राम्रो हो । उपरोक्त तरिकाबाट रोकथाम गर्न कठिन भएमा वा नसकिने भएमा मात्र रासायनिक विषादीको

प्रयोगबाट सजिलैसँग धेरैजसो कीराहरूको रोकथाम गर्न सकिने भए तापनि तिनीहरूको विषबाट मानिसको स्वास्थ्य तथा वातावरणमा पर्न जाने खतरासँग सधैं सावधान हुनु आवश्यक छ ।

रासायनिक कीटनाशक विषादी विषालु हुनाले तिनको प्रयोग विधिमा धेरै सावधान लिनुपर्छ । तरकारी र फलफुल जस्ता ताजै खाने बालीहरूमा विषादी छर्दा असर रहने अवाधि पर्खेर राम्रोसँग पखालेर खानुपर्दछ अन्यथा मानिसको स्वास्थ्यलाई हानि पुऱ्याउँछ ।

रासायनिक विषादी बिरुवामा छर्दा हानिकारक कीराको साथै फाइदाजनक कीराहरू पनि मर्दछन् । कतिपय रासायनिक विषादीहरू माटोमा प्रयोग गर्नाले वातावरण दुषित हुन्छ । रासायनिक विषादीहरू ठूलो क्षेत्रमा बारम्बार प्रयोग गर्दा कीराहरूमा विष पचाउन सक्ने क्षमता विस्तारै बढ्दै जान्छ

### कीटनाशक विषादीको विभिन्न रूप :

बजारमा कीटनाशक विषादीको विभिन्न रूपमा पाइन्छन् । केहि मुख्य रूपहरू प्रकार छन् :

१. **पानीमा मिसिने भोल** :-सिफारिश गरिएको विषादीको मात्रा पानीमा मिसाई पत्ल्याएर बिरुवामा छरिन्छ । जस्तै : नुभान, इमिडा आदि ।
२. **पानीमा मिसिने धूलो** : यस्ता विषादीमा विषको मात्रा बढि हुन्छ र सिफारिश गरिएको विषादीको मात्रा पानीमा मिसाई पत्ल्याएर छरिन्छ ।
३. **पानीमा विलिने धूलो** :यस्ता विषादीमा पनि विषको प्रतिशत बढि मात्रामा हुन्छ र सिफारिश गरिएको विषादीको मात्रा पानीमा मिसाएर छरिन्छ ।
४. **गेडा** : विषादीलाई पत्ल्याएर चाहिएको आकारको गेडाको रूपमा तयार गरिएको हुन्छ । जसलाई माटोमा वा बिरुवाको गुबोमा प्रयोग गरिन्छ ।
५. **धूलो** : विषादीको मात्रा पातलो बनाएर मिसाएको धूलो पाइन्छ,जसलाई माटो वा बिरुवामा सोभै छर्न सकिन्छ ।
६. **धुँवा आउने विषादी** : चक्कीको रूपमा पाइन्छ र कुनै बन्द गोदाम वा भकारीमा धुवाँएर कीरा मारन प्रयोग गरिन्छ ।

### कीटनाशक विषादीको तर्गिकरण:

कीरामा हुने असर अनुसार ४ समुहमा बाँड्न सकिन्छ :

१. **आन्तरिक विष**:- यो बर्गका विषादि कीराले खाएर पेटमा पुगेपछि कीरा मर्दछ र खासगरी चपाउने कीराहरूको रोकथामको लागि प्रयोग गरिन्छ ।
२. **स्पर्श विष** :- यो विषले कीरालाई छोयो भने कीरा मर्दछ र खासगरी बिरुवाको बाहिरी भागमा बसेर चुस्ने लाही पतेरो जस्ता कीराहरू मारनको लागि प्रयोग गरिन्छ । जस्तै: निकोटिन
३. **संपर्क विष** - यो विषले कीरालाई छोयो भने कीरा मर्दछ र खासगरी बिरुवाको बाहिरी भागमा बसेर चुस्ने लाही पतेरो जस्ता कीराहरू मारनको लागि प्रयोग गरिन्छ,जस्तै -निकोटिन (सुर्तिको भोल),पाइरिथ्रम,मालाथियन



आदि ।

४. **धुँवा विष** - धुँवा विष उड्ने खालको रासायनिक पदार्थ हो र विषयुक्त धुँवा कीराको सास फेर्ने दुलोहरूबाट पस्यो भने कीरा मर्दछन् । यो खासगरी गोदाम, भकारी आदि बन्द ठाउँहरूमा कीरा मार्न प्रयोग गरिन्छ ।
५. **दैहिक विष** :- यो बिषादीबिरुवामा छरेपछि बिरुवाले सोसेर लिन्छ र बिरुवाको प्रत्येक भागमा पुग्दछ । कीराले बिरुवाको रस चुस्यो भने वा कुनै पनि भाग खायो भने विष पेटमा पुग्दछ र मर्दछ ।

## बालीको रोग

कुनै बिरुवाको अङ्ग वा भागहरूले सही किसिमको काम गरेको छैन र जब तिनीहरूको बृद्धि अथवा प्रजनन स्वाभाविक किसिमले भएको हुँदैन । त्यस्तो असामान्य अवस्था तुल्याउने कारण जे सुकै भए तापनि त्यस बिरुवालाई रोग लागेको भनिन्छ ।

## रोगको कारण

बिरुवामा रोग उत्पन्न गराउने विभिन्न वस्तुहरू छन् । जसलाई निम्न समूहहरूमा विभाजन गर्न सकिन्छ :

१. **जैविक रोगजन्य वस्तुहरू** :- यिनमा ब्याक्टेरिया, दुसी(फन्जाई) एल्गी, जुका(नेमाटोड), भाइरस आदि जीवित वस्तुहरू पर्दछन् ।
  ३. **अजैविक वस्तुहरू** :- यिनमा खासगरी पोषक तत्व, प्रकाश, चिस्यान, हावा, माटोको अम्लीय वा क्षारियपना आदि कम वा बढि मात्रामा हुनु जस्ता कुराहरू पर्दछन् ।
- रोगजन्य वस्तुहरू मध्ये खासगरी जैविक रोगजन्य वस्तुहरूले आफ्नो बृद्धि, प्रजनन र बिरुवाभिन्न प्रवेश गर्न अनुकूल वातावरण र सहन गर्ने किसिमको बिरुवा नपाएसम्म रोग उत्पन्न गर्न सक्दैनन् ।

## रोगको लक्षण :

बिरुवामा रोग लाग्नासाथ रोग लागेको छ भन्न कुरा थाहा पाउन गाह्रो पर्छ । रोगजन्य वस्तुले बिरुवाका भित्री भागहरू बिगाडै आएपछि त्यसको असर बिस्तारै हामी बाहिर देख्नसक्छौ । त्यसैलाई रोगको लक्षण भनिन्छ । बिरुवामा लाग्ने रोगका लक्षण दुई किसिमका देखिन्छन् ।

१. रोगजन्य वस्तुहरू वा तिनीहरूको बनावट वा अङ्गहरू नै देख्न सकिने लक्षणहरू, जस्तै : धुलेदुसी रोग, सिन्दुरे रोग, कालो पोके रोग आदि ।
२. रोग ग्रहण गर्ने बिरुवामा हुने असर वा परिवर्तनबाट थाहा पाइने लक्षण जस्तै : रङ्ग बदलिनु, पात खुमिचनु, दाग लाग्नु, पात डढेको जस्तो हुनु, सड्नु ओलाउनु आदि ।

## रोगको रोकथामका तरिकाहरू :

(क) **परजीवि र रोगलाई प्रश्रय दिने बिरुवाको सम्पर्क हटाउने :**

यस तरिकाको उद्देश्यकुनै ईलाकामा वा जमिनमा रोगको प्रवेश रोक्ने हो । यस तरिकामा रोगको अध्ययन गरी सो रोगले प्रश्रय लिने बिरुवाको बारेमा जानकारी लिई हटाउने काम गरिन्छ ।

१. **क्वारन्टिन नियमहरू** :- यस तरिकामा सरकारद्वारा एउटा देशबाट अर्को देशमा रोग लागेका बीउ, बिरुवा आवत-जावत गर्न रोक लगाइन्छ ।
२. **सिफारिश** :- सम्भव भएसम्म प्रमाणित गरिएको बीउ बिरुवा मात्र देशभित्र प्रवेश गर्न र कृषकहरूलाई वितरण गर्न अनुमति दिइन्छ ।
३. **रोग लागेको जानकारी** :- कृषकहरूले रोग लागेर रोगको कारण थाहा पाउन नसकि बाली नोक्सान हुने स्थिति भएमा नजिकको कृषि हेर्ने सरकारी निकायमा तुरन्त खबर गर्नु पर्दछ । यसले गर्दा सरकारी पक्षबाट कृषकहरूलाई आवश्यक सावधानी लिनका लागि सल्लाह र सहयोग प्रदान हुन्छ ।
४. **रोगी बीउ बिरुवा बेच्ने रोक** :- रोग फैलनबाट बचाउनको लागि सरकारले रोगी बीउ बिरुवा बेचबिखन गर्न नियमद्वारा रोग लगाउन सक्छ ।

(ख) **रोगको प्रवेश घटाउनको लागि बिरुवा तथा खेतबारीको सफाई** :- कुनै ईलाका वा खेतमा रोग प्रवेश गरी स्थापित भैसकेको भए तापनि भरसक रोग लाग्ने श्रोतहरूलाई घटाउनु यस तरिकाको उद्देश्य हो ।

(१) **उन्मूलन :**

- १.१ बीउ रोग उन्मूलन :- बिरुवामा लग्ने कैयौं आन्तरिक वा बाह्य बीउजन्य रोगहरू छन् र यस्ता जीवाणुहरूलाई बीउमा रहिरहन दियो भने अर्को पटकको बालीमा पनि रोग लाग्दछ । बीउमा रहेका जीवाणुलाई भौतिक र रासायनिक तरिकाबाट उन्मूलन गर्न सकिन्छ । बीउ चाल्नु, नुन पानीको घोलमा डुबाउनु, रासायनिक बिषादीले उपचार गर्नु, तातो पानीले उपचार गर्नु, घाममा सुकाउनु आदि बीउजन्य जीवाणु नाश गर्ने उपायहरू हुन् ।
- १.२ रोगी बिरुवा वा बिरुवाको भागको उन्मूलन:- रोग लागेको भाग वा पूरै बिरुवा हटाइदिनाले छेउछाउमा रहेका अन्य स्वस्थ बिरुवामा रोग सर्ने सम्भावना कम हुन्छ ।
- १.३ रोग ग्रहण गर्ने वैकल्पिक वा सहयोगी बिरुवाउन्मूलन:- कैयौं रोगहरू मुख्य बाली नभएको बेलामा भ्रार वा अन्य जङ्गली बिरुवामा सरेर रहन्छन् । यस्ता रोग ग्रहण गर्ने बिरुवालाई नष्ट गर्नु पर्दछ ।

(२) **खेतको सफाइ :**

माटोमा रहेका रोग उत्पन्न गर्नु जीवाणुलाई पूर्ण वा आंशिक रूपमा नष्ट गर्नु खेत सफाइको प्रमुख उद्देश्य हो । यसको लागि अपनाइने उपायहरू यस प्रकार छन् :-

- २.१ रोगी बिरुवाका टुटाहरू हटाएर जलाईदिने ।
- २.२ भरेका रोगी पातहरूलाई माटोमा गहिरोसँग पुरिने गरी जोत्ने ।
- २.३ भरेका रोगी बिरुवाका भागहरूबाट जीवाणु नष्ट गर्न रासायनिक बिषादी प्रयोग गर्ने । रोगको बारेमा राम्रो जानकारी लिएर मात्र विषादि प्रयोग गर्नुपर्दछ । कुन-कुन रोग र कीराको लागि के के विषादि कति-कति मात्रामा गर्ने भन्ने कुरा बाली अनुसार र रोगको प्रकृति अनुसार फरक पर्दछ ।

## एकीकृत रोग कीरा नियन्त्रण/व्यवस्थापन

करेसाबारी वा तरकारी खेतीमा रोगकीरा नियन्त्रण गर्ने सबैभन्दा राम्रो तरिका खेतबारीको राम्रो व्यवस्थापनद्वारा बाली बिरुवालाई स्वस्थ र छिटो बढ्ने वातावरण सिर्जना गर्नु हो । बलियो र तन्दुरुस्त बिरुवालाई हृत्पति रोग र कीराले आक्रमण गर्न सक्दैनन् । स्वस्थ बिरुवा उत्पादन गर्ने र वालीको उचित व्यवस्थापनमा विभिन्न तरिकाहरू एकीकृत रूपमा अपनाउनु पर्दछ । एकीकृत रोग कीरा नियन्त्रण र बाली व्यवस्थापनको केही आधारभूत प्रविधिहरू निम्न बमोजिम छन् :

### १. माटोको सही व्यवस्थापन र खेती प्रविधि अवलम्बन :

माटोबाट नै बिरुवाले पोषक तत्वहरू र पानी ग्रहण गर्दछन् । साथै खेती गरिने जमिन पारिलो, घाम लाग्ने, हावा संचार र बिरुवाको जराको विकासको लागि खुकुलो र हलुको संरचना भएको हुनुपर्दछ । माटोपानी वा चिस्यान कायम रहने र बढि पानी तुरुन्तै निश्रेर जाने खालको, बालीसँग मिल्दो पि.एच.मान भएको हुनुपर्छ । खास गरेर, घमाइलो मौसममा खनजोत गरी प्रशस्त प्रांगारिक मल प्रयोग भएको, सफा, खुकुलो माटोमा सम्बन्धित बालीको लागि सिफारिश गरिएको प्रविधि अपनाई खेती गरेमा रोग तथा कीराको आक्रमण कम हुन्छ ।

### २. सुहाउँदा बाली र जातको छनौट :

स्थानीय हावा र मौसम सुहाउँदा बाली र जातको उचित छनौट गरी खेती गरेमा पनि रोग र कीराको आक्रमण कम हुन्छ । बीउ र बिरुवाको व्यवस्था गर्दा जहिले पनि निरोगी बोटबाट बीउ, रोग सहन गर्न सक्ने र प्रतिकूल मौसम खप्न सक्ने जात छनौट गर्नुपर्छ । जस्तै: सिर्जना जातको गोलभेंडाले ओईलाउने रोग सहन गर्न सक्दछ र टनेलभिन्न बेमौसमी उत्पादनको लागि राम्रो मानिन्छ ।

### ३. बाली विविधिकरण :

करेसाबारीमा विभिन्न प्रकारका बालीबिरुवा लगाउनाले विभिन्न प्रकारका फाईदाजनक कीराहरूको संख्या बढि, हानिकारक कीराहरूलाई खानाको साथै अन्य कीराहरूलाई समेत बिकर्षण गर्न सहयोग गर्दछन् । बाली विविधिकरणबाट हानिकारक र फाईदाजनक रोग तथा कीराको बीच प्राकृतिक सन्तुलन कायम भै बाली बिरुवा जोगिन्छ ।

### ४. बालीचक्र :

निश्चित जमिनमा मौसम अनुसारविभिन्न बाली लगाई बालीचक्र अपनाउनाले बाली विशेषमा लाग्ने रोगका किटाणु र कीराको संख्या घट्दछन् ।

२.४ गर्मी मौसममा गहिरोसँग जोत्ने ।

२.५ घुम्ती बाली लगाउने र प्रशस्त मात्रामा प्रांगारिक मल हाल्ने ।

(ग) बिरुवामा रोग लागेको भए वा बिरुवाको सतहमा रोगजन्य जीवाणुको उपस्थिति भए सो नष्टगर्ने वा त्यसको रोकावटको लागि रासायनिक विषादीको प्रयोग गर्ने ।

बिरुवाको रोगनाशक विषादि पनि बजारमा कीटनाशक विषादी पाइने रूपहरूमै पाइन्छन् । जस्तै:पानीमा मिसिने भोल, धूलो गेडा, मिसिने धूलो, पानीमा बिलिने धूलो आदि । रोगनाशक विषादी पनि विषालु हुन्छन् र बिरुवामा छर्केपछि धेरैजसो विषादीको लागि तोकिएको अबधि परेको मात्र खानुपर्छ ।

## विषादि प्रयोग गर्दा ध्यानमा राख्नुपर्ने कुरा (सावधानी)हरू :

रोग र कीटनाशक विषादिहरूमा कुनै ज्यादै विषालु, कुनै सामान्य विषालु र कुनै कम विषालु हुने भए तापनि सबैलाई विषालु चिज सम्भरेर सावधानिकासाथ प्रयोग गर्नु पर्दछ

१. विषादि घरमा राख्दा केटाकेटीले नभेटिने, पाल्तु जनावरले नभेटिने र खाने कुराहरूको लसपस नहुने ठाउँमा राख्नु पर्दछ ।
२. विषादि राखेको खाली भाँडो कुनै पनि घरलु काममा प्रयोग गर्नु हुँदैन ।
३. विषादि चलाउँदा चुरोट, तमाखु, सुपारी आदि केही पनि खानु हुँदैन ।
४. विषादि चलाउँदा हातले नछोई काठको छेस्काले चलाउनुपर्छ ।
५. विषादि छर्दा हावा जतातिर बहेको छ, उतैतिर फर्केर छर्नुपर्दछ ।
६. विषादि छर्दै अगाडि बढ्ने होइन कि पछाडि सर्नुपर्छ । अगाडि बढ्नाले बिरुवामा परेको विषादि शरीरमा टाँसिन्छ ।
७. विषादि छर्दा नोजल बन्द भयो भने मुखले फुक्नु हुँदैन ।
८. उब्रेको विष सुरक्षित ठाउँमा फ्याक्नु पर्दछ । यो बगेर खाने पानीमा मिल्नु हुँदैन ।
९. विषादि छरिसकेपछि साबुन पानीले राम्रोसँग हात, खुट्टा सफा गर्नु पर्दछ र छर्नलाई प्रयोग गरेको स्प्रेयर र अन्य भाँडोलाई पनि राम्ररी सफा गरी थन्क्याउनुपर्छ ।

### ५. करेसाबारी र खेतको सफाई :

खेतबारीमा वा करेसाबारीमा रोग लागेका बोट देखिनासाथ रोगको प्रकृति अनुसार रोगी भाग वा पुरै बोट जराको माटो सहित उखेलेर पुरिदिने, वा जलाई दिने गर्नुपर्छ । कीराको अण्डा वा कीरा देखिनासाथ टिपेर नष्ट गरिदिने वा गाडीदिने गर्नुपर्छ । भरेका फूल, दाना, रोग कीरा ग्रस्त पात, मरेका हाँगा बिगा टुक्रा जस्ता फोहर कसिङ्गर खेतबारीमा छोड्नु हुँदैन । यिनीहरूले रोग र कीरालाई प्रश्रय दिन्छन् । खेतबारी सधै सफा राख्नुपर्छ ।

बालीबिरुवाको हेरचाह गर्नुभन्दा पहिले र पछि हातगोडा राम्ररी धुनुपर्छ र करेसाबारी वा तरकारीबारीमा काम गर्दा चुरोट खाएर काम गर्न हुँदैन ।

### ६. नियमित निरीक्षण र रोग कीरा नियन्त्रण :

खेतबारी वा करेसाबारीको नियमित निरीक्षण गर्नुपर्छ । खास गरेर पातको तल्लो सतहमा फूल पार्ने कीराहरू, पात बिरुवा, लाही आदि देखिने वित्तिकै हातले टिपेर वा किचेर नष्ट गरिदिनुपर्छ । फेद काट्ने कीरा, चिप्लेकीरा, शंखे कीरा आदिको लागि राती टर्च बालेर पनि निरीक्षण गर्न सकिन्छ ।

### ७. प्राकृतिक शत्रुहरूको संख्या बढ्न दिएर :

प्रकृतिमा केही यस्ता कीराहरू वा चराहरू छन् । जसले बाली बिरुवालाई हानी पुऱ्याउने कीराहरूलाई खाई

प्राकृतिक सन्तुलन कायम गर्दछन् । जस्तै: थोप्ले खपटेले लाही कीरा खान्छ ।

**द. प्रत्याकर्षक वा विकर्षण :**

कुनै कुनै बाली बिरुवाको गन्ध, रङ्ग र पिरोपनाको कारणले कीराहरूले आक्रमण गर्दैनन् । कुनै कुनै बिरुवाको जराबाट एक प्रकारको रसायन निस्कनाले माटोबाट सरे रोग कीरा नियन्त्रण हुन्छन् । उदाहरणको लागि निश्चित जातको सयपत्री लगाउनाले माटोमा निमाटोड लाग्दैन । यस्तै बाबरीले विभिन्न प्रकारका लाभे र लाहीलाई भगाउँछ । त्यसैले करेसाबारीका ठाउँ ठाउँमा सयपत्री, बाबरी, तुलसी, लसुन, पुदिना आदि लगाउनाले विभिन्न कीराको प्रकोप कम हुन्छ ।

**९. प्राकृतिक विषादिको प्रयोग, रासायनिक विषादिका विकल्पहरू :**

माथि उल्लेखित विभिन्न गतिविधिबाट पनि करेसाबारी वा तरकारीबालीमा रोगकीराको नियन्त्रण हुन्छ । यही केही गरी माथिका तरिका अवलम्बन गरी खेती गर्दा पनि रोग र कीराको प्रकोप देखिएमा निम्न उल्लेखित प्राकृतिक वस्तुको प्रयोगबाट पनि रोग कीरा नियन्त्रण गर्न सकिन्छ

१. सफाताजा खरानी बिहान बिरुवामा छर्नाले लाँही हराउँछ र माटोमा छर्नाले फेद काट्ने कीरा र औँसा नियन्त्रण हुन्छ । चिप्ले कीरा र खपटे कीरा पनि खरानीमा घमन सक्दैनन् ।
२. चिया गिलासको १ गिलास खरानी र १ गिलास चुन ४ लिटर पानीमा घोलेर टहकिन दिने र टहकिएको भोल छर्नाले फर्सी र काँक्रामा लाग्ने औँसा कम गर्न सहयोग गर्दछ ।
३. १ भाग गाईको गहुँत र ६ भाग पानीको घोल छर्नाले लाही नियन्त्रण हुन्छ
४. तितेपातीको छपो राखनाले माटोमा बस्ने कीराहरूको आक्रमण कम भने पातको भोल १ भाग र ३ भाग पानी मिसाई छर्नाले लाभे, भुसिकीरा र लाही नियन्त्रण हुन्छ ।
५. कलिलो सिस्नोको पात कुटेर ७ दिनसम्म अमिलिने दिने र ४ भाग पानीमा मिसाई छर्कि दिनाले आलुको रातो कमिला, लाही र लाभे मर्दछन् ।
६. आधा कप साबुनको भोल र आधा चम्चा मटितेल २ लिटर पानीमा मिसाई छर्नाले धेरै प्रकारका कीराहरूको आक्रमण कम हुन्छन् ।
७. ३-४ पोटी लसुन, २-३ वटा सानो प्याज, २ मुठी सयपत्रीको पात र २ वटा रातो खुर्सानी मिसाई, उमालेर निक्लेको ४ लिटर भोल छर्किनाले धेरै प्रकारका बिरुवाका रस चुस्ने कीराहरू नष्ट हुन्छन् ।
८. निमको रस: निमको पात वा बियाँको भोल निकालेर बाली बिरुवामा छर्नाले कीराहरू या त नष्ट हुन्छन् या तिनीहरूको जीवनचक्र खलबलिई संख्या घट्दै जान्छ ।
९. बकाईनाको गेडा वा पातको भोल, बकाईनाको गेडाको वा पातको रस ५ भागमा १०० भाग र १० भागमा १०० भाग क्रमशः पानीमा मिसाई छर्नाले विभिन्न प्रकारका कीरा नष्ट हुन्छन्
१०. त्यस्तै बोजो, खिरो, करवीर आदि विभिन्न बिरुवामा कीटनाशक गुणहरू हुन्छन् । अनुभव र प्रयोगबाट यस्ता ज्ञानहरू थुप्रै प्राप्त गरी उपभोग गर्नुपर्छ ।  
यस बाहेक विभिन्न बोटबिरुवामा पाइने रङ्ग गन्ध स्वाद र संरचनाको उपयोग गरी हानिकारक कीराहरूलाई बाली बिरुवाको आक्रमणबाट बचाउन सकिन्छ ।

## नर्सरी व्यवस्थापन

बीउ तथा बेर्ना जमाउने आधारमा तरकारी खेती दुई किसिमबाट गर्न सकिन्छ । खेतबारीमा सोभै बीउ रोपेर वा छुट्टै नर्सरीमा बेर्ना तयार गरेपछि मुख्य खेतमा सारेर, सोभै खेतमा रोपिने वा छर्ने तरकारीहरूमा चम्सुर, पालुञ्जो, बोडी, सिमी, मूला, सलगम, केराउ, गाजर, चुकन्दर आदि हुन् । ब्याडमा बेर्ना तयार गरि स्थायी स्थानमा सार्नुपर्ने तरकारीहरूमा काउली, बन्दा, ब्रोकाउली, ग्याँठगोभी, रायो, स्वीसचार्ड, जिरीको साग, प्याज, कुरिलो, गोलभेंडा, भण्टा, भेंडेखुर्सानी, पीरो खुर्सानी आदि पर्दछन् । यस्ता किसिमका तरकारीहरूमा बेर्ना तयार पारी सार्नुपर्ने कारणहरू निम्न कुराबाट पुष्टि हुन्छ :

### १. बीउको मितव्ययिता :

तरकारी उत्पादन प्रक्रिया एक जटिल प्राविधिक कार्य हो । खास जातको तरकारी खास किसिमको हावा पानीमा मात्र हुन्छ । दुर्लभ र महँगो तरकारीको बीउ सोभै खेतमा रोप्दा बीउ अधिक खर्च हुन्छ तसर्थ ब्याडमा बेर्ना तयार गर्नाले बीउको मितव्ययिता हुन्छ ।

### २. हेरचाह र सुरक्षा गर्न सजिलो :

सानो ब्याडमा बीउ उमार्दा बढि हेरचाह र सुरक्षा प्रदान गर्न सकिने हुँदा बिरुवा स्वस्थ र निरोगी हुनुका साथै छिटो बढ्दछन् । पुरै खेतमा यस्तो हेरचाह पुऱ्याउन सकिँदैन ।

### ३. प्रतिकूल मौसममा पनि बेर्नाको तयारी :

खेतमा उपयुक्त वातावरण तयार नभएसम्म सानो प्लट वा ब्याडमा अनुकूल वातावरण तयार गरी बेर्ना हुर्काउन सकिन्छ ।

## तरकारी नर्सरी

### जग्गाको छनौट तथा तयारी:

तरकारीका बेर्नाहरू कलिला हुन्छन् । प्रतिकूल हावापानीको प्रभावबाट बेर्ना उत्पादनमा ठूलो असर पर्छ । चिसो तापक्रममा बीउ उम्रन र बेर्ना बढ्न समेत लामो समय लाग्छ । बढि घामको प्रभावले बेर्ना ओइलाउँछ । तसर्थ, बेर्ना हुर्कन तापक्रम, आर्द्रता, हावाको सञ्चार र सूर्यको प्रकाशले ठूलो भूमिका खेलेको हुन्छ । ब्याडको छनौटगर्दा प्रशस्त प्रांगारिक पदार्थ भएको माटो, सिंचाईको सुविधा साथसाथै, प्रकाश, सापेक्षिक आर्द्रता र तापक्रम अनुकूल भएको हुनुपर्छ ।

राम्रो तथा स्वस्थ बेर्ना उमार्नको लागि खुकुलो, प्रशस्त प्रांगारिक पदार्थ भएको दोमट माटो उपयुक्त मानिन्छ । यस्तो माटोले छिट्टै पानी सोसेर लिन सक्ने र छिटो थिग्रेर जान सक्ने हुन्छ । उक्त माटोमा सबै प्रकारको पोषक तत्व हुन अनिवार्य छ । उपर्युक्त बमोजिमको भौतिक गुण नभएको माटोमा बालुवा र प्रांगारिक मल प्रयोगगरी माटो खुकुलो पार्न आवश्यक छ ।

नर्सरी जमाउनको लागि जग्गा छनौट गर्दा पारिलो, ठूला रुख नभएको, पानी र निकासको राम्रो प्रबन्ध भएको स्थान घरको छेउछाऊ भए बेस हुन्छ ।

ब्याडमा बीउ खसाल्नु १०-१५ दिन अगावै ३० से.मि.गहिरो गरी २-३ पटक राम्ररी जोत्नुपर्छ । दश किलोग्राम प्रतिवर्ग मिटरका दरले पाकेको गोबर मल राखी डल्ला फोडी जमिन सम्याउनुपर्छ । मल हाल्दा काँचो मल भने कदापि हाल्नु हुँदैन । मल हालेर जमिन तयार गर्दा स्थानिय विधि, सौर्यीकरण वा रासायनिक विधिबाट माटोको उपचार गर्न सके राम्रो हुन्छ ।

### ब्याडको तयारी :

जमिनराम्रोसँग तयार गरी सकेपछि ब्याडको तयारी शुरू गर्नुपर्छ । ब्याड बनाउँदा आफ्नो सुविधा र आवश्यकता अनुरूप बनाउनुपर्छ । ब्याडको चौडाई १ मिटर र ब्याड १५ से.मि. उठेको हुनुपर्छ । ब्याडको लम्बाई आफ्नो आवश्यकता अनुरूप ६ मिटर वा थपघट गर्न सकिन्छ । दुई ब्याडको बीचमा ३०-४० से.मि. चौडा कुलेसो हुनुपर्छ । सबै ब्याडमा सिँचाई र निकासको सुविधा पुग्ने गरी कुलेसोको निर्माण गरिनुपर्छ । ब्याडको माटो पुनः १-२ पटक हलुकोसँग खनी खम्पो पदार्थ, डल्लाडुल्ली र भारपातहरू सबै हटाइदिनुपर्छ । रासायनिक मलको प्रयोगको हकमा प्रतिवर्ग मिटर ५ मिटर ग्राम युरिया, ५ ग्राम डि.ए.पी., ५ ग्राम म्युरेट अफ पोटास ब्याडमा राम्ररी छरेर मिलाईदिनुपर्छ ।

### बीउ जमाउने तरिका :

राम्रो बेर्ना उत्पादनको लागि असल बीउ आवश्यक पर्दछ । बीउ जमाउँदा सतर्कता र विवेकको आवश्यकता पर्छ । असल बेर्ना उत्पादनको लागि आवश्यक पहिलो वैज्ञानिक काम बीउ उपचार हो । यो ब्याडमा रोगबाट बीउ र बेर्नाको बचावको लागि गरिन्छ ।

बीउ छर्नुअघि बीउको उम्रने शक्ति परीक्षण गरेको हुनुपर्छ । यसबाट उत्पादन विफल हुने शंका हुँदैन । कुनै बीउ परीक्षण प्रयोगशालाबाट परीक्षण भएको छ भने त्यसैलाई मार्नुपर्छ । त्यसमा शंका छ वा कुनै किसिमको परीक्षण देखिँदैन भने आफ्नै घर खेती बारीमा सल तरिकाबाट उम्रने शक्तिको जाँच गर्न सक्नुहुन्छ । तरकारी हेरी कमसेकम ७०-८० प्रतिशत उमार शक्ति भएका तरकारी बीउहरू मात्र जमाउन लाईकका हुन्छन् ।

बीउ छर्दा सानो छेस्कोले वा चुच्चे कुटोले ५-१० से.मि.को फरकमा २-३ से.मि.गहिरा धर्सा बनाई हरेक धर्सामा एकनाससँग बीउ पर्नेगरी मुठीमा लिएको बीउ बुढीऔंला, चोरऔंला र माभीऔंलाको सहायताले धर्सामा खसाल्दै जानुपर्छ । अक्सर गरी बीउ पातलो पारी खसाल्न बीउमा ४-५ भाग सुख्खा माटो वा बालुवा वा धूलो कम्पोष्ट मिसाई छर्न सकिन्छ । धर्सामा बीउ छरिसकेपछि त्यस धर्सामा बालुवा वा फुको माटो वा खरानी वा धूलो कम्पोष्ट माथिबाट खसालिदिनुपर्छ अनि हातले हलुकासँग थिचिसकेपछि पुरा ब्याड पराल वा सुकेको घाँसले छोपिदिई ब्याड राम्ररी भिज्ने गरी फोहरा वा हजारीले एकनाससँग पानी दिनुपर्छ ।

हाल आएर सेल ट्रेको प्रयोग गरी विभिन्न मिडियामा बेर्ना जमाउने विधि प्रचलित हुँदै गएको तथा यसबाट स्वस्थ बेर्ना उत्पादनमा समेत सहयोग पुग्दछ ।



साधारण नर्सरी



कोकोपिटको मिडियामा सेलट्रेमा रोपीएको बीउ



चित्र :सेल ट्रे/प्लग ट्रेमा जमाएको बिरुवा



पोलिपटमा जमाइएको रोप तयार बिरुवा

### बिभिन्न नर्सरीका प्रकारहरू र वेर्ना जमाउने समय

नर्सरीका प्रकार	वेर्ना जमाउन उपयुक्त समय
खाल्डे नर्सरी	गर्मी तथा सुख्खा याममा
समथर नर्सरी	हिउदे मौसममा, सिचाई तथा निकास राम्रो भएको ठाउमा
उठेको नर्सरी	बर्षा याममा
तातो नर्सरी	अति चिसो मौसममा
ट्रे नर्सरी	थोरै तथा अति साना बीउ उमार्न, नर्सरी बनाउने जगामा रोगको प्रकोप भएमा
प्लास्टिक थैलो नर्सरी	लहरे तरकारी बालीमा
प्लास्टिक टनेल नर्सरी	हावापानी, घाम, तुषारो बाट बचाई बेमौसममा वेर्ना उमार्न





गुमोज नर्सरी



प्लाष्टिक थैलो



उठेको नर्सरी



खाल्डे नर्सरी

### बेर्नाको हेरचाह :

यसरी बीउ जमाइसकेपछि ब्याड तथा बेर्नाको हेरचाह र उचित प्रबन्धबेर्ना उत्पादन प्रक्रियामा महत्वपूर्ण रहन्छ। औसत २० डिग्रीको तापक्रममा तरकारीका बीउहरू उम्रन थाल्दछन्। बीउबाट अंकुर आउनासाथ पराल वा सुकेको घाँस बिस्तारै भिकिदिनुपर्छ। बीउबाट टुसा नआउन्जेल र आएपछि पनि निरन्तर ब्याड चिसो राख्नुपर्छ। लगभग चारवटा मुख्य पात आएपछि बेर्ना खेतमा सार्नलाईक हुन्छ। यस अवधिमा भारपात नियन्त्रण गरी बिरुवालाई अति चिसो, घाम र पानीबाट बचाउन ध्यान दिनु आवश्यक छ।

बेर्ना ज्यादै बाक्लो भएमा पातलो पार्ने, बेड्याउने कार्य गर्नुपर्छ। ठण्डा र घाम पानीबाट बेर्नाको बचाव गर्न ब्याडमा छाप्रो दिने व्यवस्था गर्नुपर्छ। पारदर्शक पोलिथिनले सुरुङ्ग आकारमा नर्सरी ब्याड ढाक्दा पनि तुषारो र वर्षातको पानीबाट बचाउन सकिन्छ। तर यस्तो पोलिथिनको ढक्कन दिउँसो कडा घाममा भिकिदिनुपर्छ। धेरै कडा घाममा बेर्ना बचाउन स्याउला, पराल वा खरको अस्थायी छाप्रो बनाउनुपर्छ। यस्तो छाप्रो डेढ दुई मिटर अग्लो भएमा आवश्यकता अनुसार भिक्न र बढाउन सकिन्छ।

बेर्ना बढ्ने अवस्थामा विभिन्न रोग तथा कीराहरूले आक्रमण गर्दछन्। असल बेर्ना उत्पादनमा यिनको नियन्त्रणले विशेष भूमिका राख्दछ। त्यस्ता रोगमा बेर्नाकुहिने रोग प्रमुख छ। यसले बीउ, बेर्ना र हुर्किसकेका बेर्नाहरूलाई हानी गर्छ। यो रोग दुस्रीजन्य जीवाणुबाट लाग्छ। यी जीवाणुहरू माटो, बीउ तथा बोटको विभिन्न भागबाट

फैलिन्छ । यो रोग बेर्नाका विभिन्न अवस्थामा लाग्दछ । उम्रन नपाई बीउ माटोमा कुहिने, अंकुर निस्की माटो बाहिर ननिस्कदै कुहिने, बेर्नाको फेद कुहिएर मर्ने, डाँठमा तारले बाँधेजस्तो घेरो बसी मर्ने लक्षणहरू कुहिने रोगमा देखापर्दछन् । यस रोगको रोकथाम गर्न ब्याडमा माटोको उपचार, बीजोपचार, ब्याडको सरसफाई तथा असल बीजको प्रयोग आवश्यक छ । ब्याडमा बढि चिसोपना पानी हावाको निकासको अभावमा कुहिने रोगले उपयुक्त वातावरण पाउँछ । बेर्ना हुर्केपछि कुहिने रोगको आक्रमण भएमा रोगनाशक औषधिको प्रयोग गर्नुपर्छ । डायथिन एम.४५ वा डायथिन जेड.७८ साढे दुई ग्राम प्रति लिटर पानीमा राखी एक रोपनीमा ५० लिटरका दरले छर्कनुपर्छ । ब्याडमा बराबर कीराहरूको पनि आक्रमण भइरहन्छ । तिनीहरूको बेला बेलामा रेखदेख गरी कीरा अनुसार बेलैमा उचित नियन्त्रण विधि अपनाउन जरुरी हुन्छ ।


### बेर्ना जरखच्याउने तथा बेर्ना तयारी :

धेरैजसो तरकारी बेर्नाहरू सिजन अनुसार रोपेको २१ दिनदेखि ४६ दिनसम्म सार्न लायक हुन्छन् । यसरी बेर्ना तयार भएपछि बेर्ना ब्याडबाट उखेल्लु अगाडि ब्याड भिज्ने गरी पानी दिनुपर्छ । बेर्ना उखेल्दा धेरै जरा नखल्बलिने गरी कुटो वा खुर्पीले माटेसहित उखेली सार्नुपर्छ । साधारणतया काउली बाली समूहका तरकारी बाहेक अन्य तरकारी बेर्नाहरू यसरी सहजै सार्न सकिन्छ । काउली समूहका तरकारीहरू काउली, बन्दा ब्रोकाउली,, ग्याँठगोभी कलिलै अवस्थामा खेतबारीमा सार्दा बेर्ना धेरै नोक्सान हुने हुँदा दोश्रो पटक पहिलेकै किसिमबाट ब्याडमा सारी (मोटा र दरा पार्ने) जरखच्याई खेतबारीमा सारिएमा खेतीमा राम्रो सफलता पाउन सकिन्छ । यस्तो बेर्ना जरखच्याउँदा १०-१२ से.मि. को फरकमा लगाउनुपर्छ । यसरी सारेको बेर्ना २०-२५ दिनमा स्थायी स्थानमा सार्न लाईक हुन्छ ।

### बेर्ना उमाने अन्य तरिकाहरू :

प्रतिकूल मौसम तथा अन्य असुविधापूर्ण अवस्थामा केही कृत्रिम माध्यम तथा परिवर्तित विधिबाट बेर्ना तयार पार्न सकिन्छ ।

१. **प्लाष्टिक थैलो वा गमलामा माटो भरेर:** यो विधि बाट बेर्ना उमानेका लागि माटो तयार पार्दा दुई भाग जङ्गलको माटोमा दुई भाग पाकेको मल र एक भाग बालुवा मिसाई थैलो वा गमला भरिन्छ । यस्तो गमला वा थैलोमा फर्सी, घिरौला, काँक्रो, करेला जस्ता तरकारीहरू रोपिन्छन् । प्रत्येक थैलोमा दुईवटा बीउ रोपिन्छ । यस्ता थैलाहरूलाई घाम, पानी र तुषारोबाट बचाउन एक स्थानबाट अर्को सुरक्षित स्थानमा लग्न सकिन्छ । यी थैलोको तलतिर सानो छिद्र हुनु आवश्यक छ । खेतबारीमा उपयुक्त मौसम हुनासाथ थैलो काटेर बिस्तारै हटाई स्थायी स्थानमा सार्नुपर्दछ ।



तातो नर्सरी



पोलिपटमा बीउ रोपिदै



प्लाष्टिक गुमोज



रोपन तयार बिरुवा



सेल ट्रे



अत्याधुनिक नर्सरी

२. प्लाष्टिक टनेल वा उच्च प्रविधियुक्त प्लाष्टिक घरमा बेर्ना जमाउने :

बेर्ना उमार्नको लागि प्लाष्टिक टनेल वा उच्च प्रविधियुक्त प्लाष्टिक गृहको पनि उपयोग गरिन्छ । यस्तो टनेल भित्र उपयुक्त बातावरण तयार पार्न सकिन्छ ।

## **बाली कटाई तथा बजार व्यवस्था**

उत्पादन बृद्धिको साथै वितरण र बजार व्यवस्थामा पनि सामयिक सुधार हुँदै जानुपर्दछ । खेतमा तरकारी बाली तयार भएदेखि उपभोक्ताको भान्सामा पुगुन्जेलसम्मका सम्पूर्ण प्रक्रियाहरू वितरणप्रणाली र बजार व्यवस्था अन्तर्गत पर्दछन् । तरकारी उत्पादनको सफलता यसैमा निर्भर गर्दछ । दिगो व्यवसायिक तरकारी उत्पादनका लागि निम्न अवस्थाहरू मिल्नुपर्छ :

### **तरकारी बालीको कटाइमा प्रभाव पार्ने तत्वहरू :**

१. तरकारी उत्पादकले उत्पादनको उचित मूल्य र मुनाफा पाउनुपर्छ ।
२. उपभोक्ताले खोजेको स्तर र परिमाणमा तरकारी उपलब्ध हुनुपर्छ र तरकारीको मूल्य बहुसंख्यक उपभोक्ताको क्रयशक्तिभित्र हुनुपर्छ ।

उपर्युक्त दुई अवस्था हासिल गर्न प्रथमतः उत्पादन व्यय र अन्य खर्च तथा श्रोतको अधिकतम परिचालन गरी प्रति इकाई जमिनबाट अधिकतम उत्पादन गर्नुको साथै उचित भाऊ र उपयुक्त समयमा तरकारी बेच्न सक्नुपर्दछ । यसको लागि निम्नलिखित प्रक्रियाहरू अपनाउनु पर्दछ ।

## १. उचित समयमा बाली कटाई :

तरकारी जस्ता नाशबान वस्तुहरूको लागि कटाई ठिक समयमा गर्नुपर्छ । तरकारीबालीको कटाई निम्न कुराहरूमा निर्भर रहने हुनाले कुनै एक निश्चित नियम बसाल्न सकिन्छ ।

१. तरकारीको निमित्त उपयोग गरिने भाग र त्यसको विकास प्रक्रिया,
२. बालीको किसिम,
३. बाली टिपिने वा कटाई गरिने मौसम,
४. बजारको दुरी र यातायात व्यवस्था,
५. बाली टिपेपछि उपभोक्तासम्म पुग्न लाग्ने समय ।

रायो, चम्सुर, पालुङ्गो, स्वीसचार्ड जस्ता कलिलो पात र डुकुको उपभोग गरिने तरकारीहरूको कटाई वा टिपाई धेरै चाँडो गरे उत्पादन कम हुन्छ भने ढिला गरे छिप्पिएर गुणस्तर बिग्रन्छ र बजार मूल्य पाईदैन । त्यस्तै जरे तरकारीहरूका कटाई तथा टिपाई अधिकतम उत्पादन तथा जरा कलिलो छँदै गर्नुपर्दछ । कलिलो वा नछिप्पिएका फलहरू तरकारीको रूपमा प्रयोग हुने सिमी, बोडी, रामतोरिया, भण्टा, भेंडेखुर्सान्नी, केराउ, करेला आदि तरकारीको टिप्ने ठिक अवस्थामा नटिपे छिप्पिएर तरकारीको लागि अनुपयुक्त हुन जान्छ । यी माथिका तरकारीहरूका साथै घिरौला, लौका, फर्सी आदि तरकारीहरू ठीक खानयोग्य अवस्थामा छिप्ने वा कटाई गरिन्छ । गोलभेंडाको उपभोग फल पाकेपछि गरिने हुनाले, बजार र यातायातको साधन र बजार पुग्याउन लाग्ने समयको हिसाब गरी फलको आधा भाग पाकेर भेटनुपर्दछ केही हरियो छँदैमा टिप्नु बेस हुन्छ ।

बाली टिप्ने पटक र समय पनि तरकारीको किसिममा भर पर्दछ । काउली, बन्दा, प्याज, तरुल, पिँडालु जस्ता तरकारीहरू प्रायः एकै पटक टिपाई गरिन्छ भने गोलभेंडा, भण्टा, करेला, काँक्रो, रामतोरिया, स्वचास फर्सी आदिको टिपाई अर्को धेरै लामो हुन्छ र टिपाई ठीक समयमा धेरै पटक गर्नुपर्छ । यस प्रकार विभिन्न बालीमा विभिन्न अवस्थामा टिपाई र कटाई गर्नुपर्ने भएकाले यो तरकारीलाई यति नै दिनमा टिप्नुपर्छ भनेर थाहा पाउन व्यवहारिक ज्ञान र अनुभवलाई आफ्नो स्थान, बाली र जात अनुसार प्रयोग गर्न जरुरी हुन्छ ।

तरकारी टिप्दा मुख्यतः ध्यान पुग्याउनुपर्ने कुराहरूमा फल तरकारी जस्तै: भण्टा, गोलभेंडा आदिमा चोटपटक लाग्नबाट बचाउनु, काउली तथा बन्दा आदिमा र मुला, गाजर आदिमा कुहिन वा दाग लाग्नबाट बचाउनुपर्ने हुन्छ । कहिलेकाँही एक दिनको ढिलाई र एक छिनको अलिछपनले गर्दा सबै तरकारी वर्षा वा तुषारोले सखाप पनि पर्दछ ।

## तरकारीबाली टिपेपछि वा कटाइपछि आकर्षक र उपयुक्त स्तरमा बजार पठाउन तलका कुराहरूमा ध्यान दिनुपर्छ :

### १. तरकारीको सफाई :

बजारमा सफा र ताजा तरकारीले बढि मूल्य पाउँछ । ग्राहकले माटो लागेको वा अन्य फोहरलागेको तरकारी किन्न रुचाउँदैनन् । मूला, गाजर, सलगम, रायोसाग, चम्सुर, पालुङ्गो र यस्तै प्रकारका तरकारीहरूलाई

टिपेपछि वा जमिनबाट उखेलेपछि सफा पानीले पखालेको खण्डमा, टाँसिएको माटो, फोहर पातमा बाँकी रहेका औषधि, कीराहरू, चराहरूका बिष्टा आदि सबै पखालिन्छन् र तरकारी ताजा, चम्किला र रहरलाग्दा देखिन्छन् । यसरी पखालिनाले ओइलाउने सागपातहरू कम ओइलाउने पनि हुन्छन् । मूला, गाजर, फर्सी, खर्बुजा, तर्बुजा आदिलाई पानीले पखालिसकेपछि नरम कपडाले पुछि सुख्खा पारिनुपर्छ । गोलभेंडा, काँक्रो, रामतोरिया, भेंडेखुर्सानी भण्टा आदिलाई भिजेको कपडाले पुछेर चम्किलो बनाउनुपर्दछ ।

मुठा पारिएका तरकारीहरूमा बढि पानी छम्कनाले गर्मी याममा चाँडै कुहिने पनि हुन्छ । बजारमा सफा र ठिक मात्रामा मात्र चिसो अवस्थामा तरकारी बेच्न राखिनु पर्दछ ।

## २. तरकारीको छटाई :

सफाईको साथै रोग लागेको, कुहिएको र पाते तरकारीहरूमा पर्हेलिएका पातहरू छटाई गरी हटाउनु पर्दछ । यस प्रकारको छटाईबाट तरकारी राम्रो देखिने र कम कुहिने हुन्छ ।

## ३. छनौट, वर्गिकरण र स्तरीकरण:

विभिन्न तरकारीको जात, आकार, प्रकार, सानो, ठूलो आदिको आधारमा तरकारीको वर्गिकरण गरी स्तर निर्धारण गर्नुपर्छ । हाम्रो बजारमा गोलभेंडा, आलु, भण्टा आदि तरकारीहरू डोकामा बोकेर ल्याउने किसानहरूले बाहिर र माथिपट्टि राम्रा दाना र भित्र मसिना दाना राखेर बेच्न ल्याएको देखिन्छ । तर यसरी ल्याएतापनि दलाल वा उपभोक्ताले किसानको या चतुऱ्याई तुरुन्तै बुझिहाल्छन् र मूल्य घटाइदिन्छन् । त्यस्तै बजारमा बेच्न राखेको मूला, गाजर वा रायोको साग पनि यसो उचालेर हेरेमा राम्रो र नराम्रो मिसाएर मुठा पारेको पाइन्छ । यस्ता अवस्थामा मोलतोल र भाउताउमा बढि भन्भट हुन्छ । यसको बदलामा राम्रो-राम्रोको एक वर्ग र नराम्रो-नराम्रोको अर्को वर्ग गरेर राम्रोको राम्रो मूल्य र सस्तो खोज्नेलाई निम्नकोटीको तरकारी र राम्रो मूल्य तिर्ने ग्राहकलाई उच्चकोटीको तरकारी बिक्री-वितरणको व्यवस्था गरेमा राम्रो उत्पादनले राम्रो मूल्य, तल्लो स्तरको उत्पादनले तल्लो स्तरको मूल्य पाउने हुँदा उत्पादक, वितरक र उपभोक्ता सबैलाई फाइदा हुन्छ ।

तरकारीको छनौट, वर्गिकरण र स्तरीकरण, सफाई र छटाईको कार्य एकै साथ गरिनुपर्छ । विभिन्न वर्ग(ग्रेड) मा तरकारी छुट्याई बेच्ने गरेमा कसैले पनि खोट लाउने ठाउँ रहँदैन र उचित मूल्य प्राप्त गर्न सकिन्छ ।

## ४. संवेष्टीकरण (Packing) तथा नामाङ्कन

तरकारीबाली टिपाई र वर्गिकरणपछि बजार पठाउनको लागि संवेष्टीकरण(प्याकिङ्ग) गरिनुपर्दछ । तरकारीको किसिम, यातायातको साधन र मौसम अनुसार तरकारीहरू नबिग्रने किसिमबाट संवेष्टीकरण गरिनुपर्दछ । हाम्रा प्रचलित संवेष्टीकरणका साधानहरूमा डोको, टोकरी, क्रेट, बोरा आदि पर्दछन् । नेपालमा खास स्तरयुक्त संवेष्टीकरणका साधनहरू उपलब्ध छैनन् र तरकारीको संवेष्टीकरण पनि स्थान विशेष र उत्पादन स्थलदेखि बजारको दुरीमा भर पर्दछ । खास गरेर निम्न अनुसार संवेष्टीकरण गर्ने प्रचलन छ :

### (क) स्थानीय बजारको लागि संवेष्टीकरण(Packing) :

स्थानीय बजारको लागि तरकारीहरू खास किसिमको संवेष्टन नगरी, डोको, खर्पन वा साईकलको

पछाडि राखेर बजारसम्म पुऱ्याइन्छ । रायो, चम्सुर, पालुङ्गो, मूला, गाजर, सलगम जस्ता तरकारीहरू सफाई र छटाइपछि मुठा-मुठा पारेर बजारसम्म पुऱ्याइन्छ र मुठा गन्तीकै आधारमा साना र ठूला मुठाको मोलतोल गरी बेचिन्छ । स्थानीय प्रचलन अनुसार कतै तौलको आधारमा र कतै मुठाको आधारमा बेचिन्छ । प्याज, केराउकोसा, गोलभेंडा, भण्टा, भेडेंखुर्सानी आदि तौलको आधारमा बेचिन्छ भने फर्सी, काँक्रो, घिरौला, लौका आदि गोटा गन्तीको आधारमा बेचिन्छ । बजारसम्म लैजान, डोको वा खर्पनको प्रयोग गरिन्छ र कुनै प्रकारको संवेष्टीकरण गरिदैन । काउली, बन्दा जस्ता तरकारीहरू खेतबाट काटेर पात समेत बजार पुऱ्याउने चलन काठमाडौं उपत्यकामा छ ।

#### (ख) टाढा बजारको लागि संवेष्टीकरण (Packing) :

टाढाको बजारमा पठाइने मूला, सलगम आदि सफाइपछि सिधै ट्रकमा लादेर वा मुठा-मुठा पारेर ट्रकमा लादेर पठाइने प्रचलन छ । तराईबाट काठमाडौं उपत्यका र पोखरा उपत्यका जस्ता ठाउँमा पठाउने गोलभेंडा, भण्टा, करेला, बोडी, परवल आदि तरकारीहरू टोकरीमा संवेष्टनको लागि बाँसको टोकरीमा पराल वा नरम वस्तु ओछ्याएर त्यसमा गोलभेंडा, बोडी जस्ता तरकारी भरेर बोराको टुक्रा, केराका पातले छोपेर राम्रोसँग संवेष्टन गरे तरकारी बिग्रने डर कम हुन्छ । प्याज, परबल, भण्टा, रामतोरिया तथा मटर केराउलाई पातलो बोरामा पनि संवेष्टन गर्न सकिन्छ ।

### उपभोक्ताको लागि संवेष्टन (Packing)

नेपालको बजारमा उपभोक्ताको लागि संवेष्टन गरिने चलन छैन । तरकारी किन्न जानेले आफूसँग भोला, टोकरी जे छ, लिएर जानुपर्छ । विकसित मुलुकहरूमा भने तरकारी किनेपछि पोलिथिनको थैला वा कागजका थैलाहरूमा वा प्लाष्टिकका कार्टुनहरूमा संवेष्टन गरेर दिने चलन छ । हाल नेपालमा पनि प्लाष्टिकको थैलामा तरकारी संवेष्टन गर्ने चलन बसेको छ ।

### तरकारीको ताजापनाको बचावट :

बजारको लागि तरकारी टिपेपछि तरकारीको ताजापना र गुणस्तर कायम राख्न तलका कुराहरूमा ध्यान दिनुपर्दछ ।

१. तरकारी टिपदा बिहान सबैै वा साँभ्रमा टिपेर सफाई र छटाई तुरुन्त गरी बजार चलान गर्नुपर्छ दिउँसो घाम चर्केको बेलामा टिप्नु हुँदैन ।
२. तरकारी टिपेपछि खुला हावा सञ्चार हुने छायाँ वा शीतल ठाउँमा राखिनुपर्दछ । सिधा घामबाट बचाउनु पर्दछ । हल्का तरिकाले एक दुई पटक पानी छर्कने पनि गर्नु पर्दछ ।
३. जति तातोपना बढ्छ, तरकारीको गुणस्तर त्यतिकै छिटो बिग्रन्छ । त्यसैले चिसो अवस्थामा तरकारीलाई राख्न विकसित देशहरूमा रेफ्रिजरेटरको प्रयोग र अन्य चिसो पार्ने मेशिनहरूको उपयोग गरिन्छ । हामी कहाँ त्यस्तो सुविधाको विकास नहुन्जेल चिसो पानीमा केही क्षण डुबाएर छायाँमा फिजाई राख्नाले पनि केही फाइदा लिन सकिन्छ ।
४. प्राय सबैै ताजा तरकारीहरूको सतहबाट बाष्पीकरण भएर पानी उडिरहेको हुन्छ । यसै कारणले गर्दा तरकारीहरू ओइलाउने र चाउरीपर्ने हुन्छ र तौल घट्दछ । जति तापक्रम बढ्छ र हावा सुख्खा हुन्छ । त्यतिकै

छिटो ओइलाउने र चाउरीपर्ने बढि हुन्छ । यो प्रक्रियालाई कम गर्न पनि तापक्रम घटाउनु र आर्द्रता बढाउनु नै मुख्य हुन्छ । त्यसैले शीतल ठाउँमा वा चिसो भण्डारमा समय समयमा पानी छम्कँदै तरकारीलाई खुला रूपमा फैलाएर राख्नुपर्दछ ।

५. ताजा तरकारीमा केही कुहिएको वा रोग लागेका तरकारी मिसिएका छन् भने ती कुहिएका वा रोगी तरकारीले पुरै तरकारीमा रोग फैलाउने डर हुन्छ । त्यसैले खेतबाट बाली टिप्दा रोगी र कीराग्रस्त तरकारीलाई हटाउनु पर्दछ । सफाइ र छटाइ गर्दा विशेषतः यस कुरामा ध्यान दिनुपर्दछ ।

### तरकारी खेतीका फाइदाहरू

तरकारी खेतीबाट धेरै फाइदाहरू छन् । निम्न कुराहरूको फाइदा हुने हुँदा तरकारी खेतीबाट तपाईंलाई सन्तोषको अनुभूति हुन्छ ।

**स्वास्थ्यमा सुधार:-** स्वच्छ, ताजा, भिटामिन र खनिज तत्वयुक्त पोषिलो तरकारी खानाले ।

**आर्थिक लाभ :-** पारिवारिक सहयोगको कारण आफैले उत्पादन गरी धेरै तरकारी खानाले खर्च घट्छ र आर्थिक बचत हुन्छ ।

**समयको बचत:-** चाहिएको बेलामा ताजा र असल तरकारी पाइनाले बजार गएर खरिद गर्ने समय बचाउन सकिन्छ ।

**फाल्तु समयको उपयोग :-** खेर गईरहेको समयको उपयोग परिवारका प्रत्येक सदस्यले करेसाबारीमा काम गरी गर्न सक्छन् ।

### करेशाबारीको लागि तरकारी बालीको छनौट :

बाली लगाउँदा पौष्टिक दृष्टिकोण बिचार गरी लगाउनुपर्छ । हिउँदे तथा वर्षे तरकारी लगाउँदा निम्न महत्वपूर्ण तत्वहरू उपलब्ध हुने किसिमले तरकारीको छनौट गर्नु बेश हुन्छ ।

पौष्टिक तत्व	तरकारी श्रोत	
	हिउँदे	वर्षे
१. प्रोटीन	केराउ, चुकन्दर, प्याज, पालुङ्गो, हिउँदे सिमी, बकुला, जिरीको साग, चम्सुर, रायोको साग	सिमी, बोडी, तनेबोडी, भटमास
२. भिटामिन 'ए'	गाजर, पालुङ्गो, मुला, सलगम, जिरीको साग, रायो साग, बन्दा, काउली, ग्याँठगोभी, ब्रोकाउली	गेलभेंडा, तर्बुजा, खर्बुजा, खुर्सानी, लट्टे, फर्सी, परवल, सिमी, रामतोरिया, काँक्रो, घिरौला
३. भिटामिन 'बी'	पालुङ्गो, बन्दा, गोलभेंडा, मुला, सलगम, तरुल, पिँडालु	रामतोरिया, गोलभेंडा, भण्टा

४. भिटामि 'सी'	गाजर, पालुङ्गो, मुला, सलगम, प्याज, लसुन, जिरीको साग, ग्याँठगोभी, रायोको साग, बन्दा, काउली, केराउ	गोलभेंडा, करेला, खर्बुजा, खुर्सानी, भेंडेखुर्सानी, फर्सी, परवल, रामतोरिया, तर्बुजा, काँक्रो, धिरौला
५. फलाम तत्व	पालुङ्गो, स्वीसचार्ड, रायोसाग, चम्सुर साग, सलगम, काउली, बन्दा, मेथी साग	सिमी, बोडी, तनेबाडी, काँक्रो, धिरौला, फर्सी, गावा
६. क्याल्सियम तत्व	केराउ, सलगम, पालुङ्गो, चुकन्दर, प्याज, जिरीको साग, रायो साग, चम्सुर साग, स्वीसचार्ड, बन्दा, काउली, ग्याँठकोपी	सिमी, बोडी, तनेबाडी, काँक्रो, धिरौला, फर्सी
७. फस्फोरस	जिरीको साग, बन्दा, काउली, ग्याँठकोपी, केराउ, चुकन्दर	सिमी
८. कार्बोहाइड्रेड	केराउ, चुकन्दर, प्याज, पालुङ्गो जिरीको साग, काउली	परवल, सिमी, तर्बुजा, खर्बुजा, फर्सी, काँक्रो, धिरौला

### **करेसाबारी योजना:**

**करेसाबारीको क्षेत्रफल:**—करेसाबारीको क्षेत्रफल कति हुनुपर्छ भन्ने कुरा तपाईंसँग कति जमिन छ र परिवार संख्या कति छ भन्ने कुरामा निर्भर गर्दछ । सालाखाला ५-६ जनाको परिवारको आवश्यकता पुरा गर्न २०० वर्गमिटर क्षेत्रफल (६ आना)जग्गा भए पुग्छ । क्षेत्रफल कम छ भने राम्रो खालका केही तरकारीहरू मात्र लगाउन उचित हुन्छ ।

### **स्थानको छनोट :**

सिंचाई सजिलोसँग हुन सक्ने र पानीको निकास भएको जमिन रोज्नुपर्छ । बारी घरको नजिकै भए सुविधाजनक हुनेछ तर अग्ला घर तथा रुखहरूले घाम नछेक्ने हुनुपर्दछ । साधारणतया करेसाबारीलाई छेकबार गर्नु फाइदाजनक हुन्छ ।

### **बगैँचाको ढाँचा :**

लगाईने बालीहरूको लागि प्रत्येक पंक्ति तथा बालीहरूको स्थान देखाउन कागजमा रेखाङ्कन गर्नु उपयुक्त हुन्छ । जमिनलाई दश वर्गमिटरको ड्याङ्गहरूमा सानो सिंचाई कुलो समेतको व्यवस्था मिलाई छुट्ट्याउनु राम्रो हुन्छ । नेपालको लागि सुहाउँदो तरकारीका उन्नत जातहरू रोप्ने र सार्ने समय, बीउदर, रोप्ने गहिराई, तरिका, दुरी, बाली लिने अर्वाधि र अनुमानित उत्पादन आदि तालिकामा उल्लेख छ ।

### **माटोको तयारी :**

सकेसम्म २-३ हप्ता अगाडि जमिनलाई राम्रोसँग गहिरो गरी खनजोत गर्नुपर्छ । डल्ला फोर्नु, फारका जराजुरी केलाउने, ढुङ्गा रोडा सफा गर्ने, काम गर्नुपर्छ ।

### **मलखाद :**

प्रांगारिक मल: जमिनको अन्तिम तयारी गर्नुभन्दा अगाडि प्रत्येक १० वर्गमिटरको ड्याङ्गमा राम्रोसँग सडेको गोडमेल वा कम्पोष्ट मल २ देखि ३ डोको जति हाल्नुपर्छ ।



## **रासायनिक मल :**

प्रत्येक १० वर्गमिटरको ड्याङ्गमा ३०० ग्राम डि.ए.पी. र १०० ग्राम पोटस मल जमिनको अन्तिम तयारी गर्ने बेलामा हाल्नुपर्छ । बिरुवा रोपिसकेपछि बढ्ने बेलामा यदि आवश्यक परेमा २ देखि ३ पटकसम्म १० वर्गमिटरमा ५० ग्राम युरियाले टप ड्रेस गर्नुपर्छ । तर कोशेबालीहरू सिमी, केराउ, भटमास आदिलाई युरियाले ब्याड टपड्रेस गर्न आवश्यक छैन । यदि गाईवस्तुको पिसाब संकलन गरि १५ दिनको फरकमा प्रयोग गर्न सकेमा युरिया मलको आवश्यकता पर्दैन ।

**प्रयोग गर्ने तरिका:** बाली रोप्नुभन्दा अगाडि ड्याङ्गमा एकनासले मल छरेर माटोमा मिलाउने, बढि सकेको बिरुवाहरूलाई पछि बिरुवाको चारैतिर औंठी आकारमा रासायनिक मल प्रयोग गर्नुपर्छ । रासायनिक मल हाल्दा सोभै बिरुवालाई मलले छुनु हुँदैन । टपड्रेस गरेपछि राम्रोसँग माटोमा मिसाई सिंचाई गर्नु जरुरी हुन्छ ।

## **रोप्ने समयको सिफारिश :**

गर्मी, वर्षा र हिउँद मौसमको लागि लगाउने समय बाली अनुसार र ठाउँ अनुसार फरक पर्दछ । उच्चपहाड, मध्यपहाड, र तराईका लागि विभिन्न बाली लगाउने समय माथि दिएको तालिका अनुसार लगाउन सकिन्छ ।

## **सिंचाई :**

तरकारी बालीलाई सिंचाईको आवश्यकता पर्दछ । दिनदिनै पानी छर्कनु भन्दा हप्ताको एकपटक राम्रोसँग माटो भिज्ने गरी पानी पटाउनु राम्रो हुन्छ । गर्मी मौसम र बलौटे माटोमा बढि सिंचाईको आवश्यकता पर्दछ । घरमा पोलिथिन पाइप भए पानीको धारोमा जोडी सिंचाई गर्न सजिलो पर्छ । यसका अलावा थोपा वा फोहरा प्रविधिबाट समेत सिंचाई गर्न सकिन्छ ।

## **नर्सरीमा बेर्ना तयारी :**

केही बालीहरू जस्तै गोलभेंडा, भण्टा, खुर्सानी बन्दा, काउली, ग्याँठकोपी, प्याज इत्यादिलाई राम्ररी माटो तयार गरी माटो उठाएर बनाएको ड्याङ्गमा बीउ रोप्नु राम्रो हुन्छ । बीउलाई ५ से.मि.को दुरीमा १-१.५ से.मि. गहिरो लाईन पारी एकनासले रोप्नुपर्छ । बीउ छरेपछि राम्रोसँग फोहोराले सिंचाई गर्नु पर्दछ । नर्सरी ड्याङ्गमा कुलोबाट पानी जस्तै गरी सिंचाई गर्नु हुँदैन । वर्षातको समयमा र मध्य हिउँदमा बीउ बिरुवालाई जोगाउनको लागि आवश्यकता अनुसार छहारी बनाई ढाक्नुपर्छ । । बाली अनुसार बेर्नाहरू ४-६ हप्तामा सार्नको लागि तयार हुन्छन् । ब्याडबाट सार्न नसकिने तरकारीहरूको लागि प्लाष्टिक थैलोमा कम्पोष्ट मल र माटोले भरी बीउ राखी बेर्ना तयार गर्न सकिन्छ । काँक्रो, फर्सी, स्ववास, घिरौला, लौका, करेला, तर्बुजा, आदि तरकारीहरूको यस किसिमले बेर्ना तयार गरी खेतबारीमा सार्न सकिन्छ ।

## **गोडमेल :**

गोडमेलको आधारभूत उद्देश्य भ्रारपात नियन्त्रण गर्नु हो । यसको लागि भ्रारपात सानै छँदा खुर्पी या कुटाले हलुकासँग माटोको माथिल्लो सतह खनेर गोडमेल गर्नु पर्दछ । गोडेर पानी दिएपछि सुकेको भ्रारपात अथवा प्लाष्टिकले जमिनमा ढाकिदिनाले चिस्यान धेरै दिनसम्म टिकिरहन्छ । लहरा जाने तरकारीहरूको लागि थाँक्रो दिनु आवश्यक छ ।

**रोग तथा कीरा नियन्त्रण :** साधारणतया करेसाबारी स्तरको तरकारी खेतीको लागि कीटनाशक र दुसी नाशक बिष छन् उपयुक्त देखिँदैन । रोग र कीराको ज्यादै प्रकोप बढेपछि मात्र यस्ता विषहरू छन् पर्दछ । बाली संरक्षणको लागि ध्यान दिनुपर्ने कुराहरू यस प्रकार छन् :

१. **सरसफाई :**

रोग र कीराको प्रकोप घटाउन बगैँचाको स्थान परिवर्तन, पुरानो बालीको अबशेषको सफाई र बाली लगाउँदा माटोको तयारी चाँडै र राम्ररी गर्नु पर्दछ ।

२. **बीउ र बिरुवाको श्रोत :**

विश्वासिलो श्रोतबाट बीउ उपलब्ध गरी रोप्नुपर्छ । बगैँचामा रोगमुक्त स्वस्थ बिरुवाहरू मात्र सार्नुपर्छ । सरकारी फार्म अथवा अन्य कुनै भरपर्दो बीउ व्यवसायी तथा उत्पादक श्रोतबाट मात्र बीउ लिनु पर्दछ ।

३. **बीउ उपचार :**

रासायनिक बिषादीले उपचार गरेर मात्र बीउ रोप्नु पर्दछ । भरपर्दो श्रोतबाट वितरण गरिएका बीउहरू धेरैजसो उपचार गरिएका हुन्छन् ।

४. **माटोको उपचार :**

उपयुक्त तथा सस्तो विधिको प्रयोग गरी माटो उपचार गर्न आवश्यकता पर्दछ ।

**अन्य रोग तथा कीराहरूको उपचार :**

(क) रोग लाम्ग नदिन सावधानीको लागि जैविक बिषादीको भोल वा गहुँत पानीको मिश्रण १५ दिनको फरकमा प्रयोग गर्न सकिन्छ ।

(ख) रोग लागेर पात बिग्रेको बिरुवालाई उखेलेर हटाउनुपर्छ ।

**सावधानी :**

कीटनाशक र रोगनाशक बिषादीहरू मानिसको लागि विषालु हुन्छन् । बिषादी छरेपछि केही दिन पछिसम्म तरकारी टिपेर खानु हुँदैन । तरकारी पकाउँदा काट्नु भन्दा अगाडि राम्ररी पखाल्नु पर्दछ । बिषादि हालेको खण्डमा पर्खेने दिनसम्म पर्खेपछि मात्र उपज टिपी खानको लागि प्रयोग गर्नु पर्दछ ।

**बाली लिने :**

खानको लागि ठिक सुहाउँदो अवस्थामा तरकारी टिप्नुपर्छ । जस्तै गर्दा राम्रो गुण भएको बढि तरकारी उत्पादन हुन्छ । अन्य कुनै बढि तरकारी लिनको लागि लगाउने समयभन्दा पहिले नै योजना बनाई बीउ विजन तथा अन्य आवश्यक सामग्रीको व्यवस्था गर्नुपर्छ ।

# तरकारी खेती प्रविधि

## काउली समूहका तरकारीबाली

### परिचय:

काउलीबाली भन्नाले फूलकोपी, बन्दा, ग्याँठकोपी, चाइनिज बन्दा, ब्रोकाउली ग्याँठगोभी आदि, तरकारीहरूको सामुहिक नाम हो। यी बालीहरूको वंश क्रुसिफेरी र अनुवंश ब्रासिका हो। यी तरकारीहरूको खाइने भाग फरक-फरक भए तापनि खेती प्रविधि र आवश्यकताहरू मिल्दाजुल्दा नै छन्। यिनीहरूको उत्पत्ति स्थान युरोप महादेशमा मानिएको छ। कोबीहरू साधारणतया पकाएर खाईन्छ भने काँचै सलादको रूपमा पनि प्रयोग गर्न सकिन्छ। यिनीहरूको खेती लेक, पहाड, मधेश सबै ठाउँमा हुन्छ। ब्रोकाउली र ग्याँठको खेती काठमाडौँ उपत्यकामा राम्रोसँग हुन लागेको छ।

### पौष्टिक महत्व :

कोपीहरूमा भिटामिन ए र सी प्रशस्त पाइन्छ। यी बाहेक धेरै किसिमका खनिजतत्व पाइने भएकाले त्यस्ता तरकारीहरूलाई रोग निरोधक खाद्यवस्तु मानिएको हो। खनिज तत्वहरूमध्ये फोस्फोरस, पोटासियम, क्याल्सियम, सोडियम र फलाम प्रमुख छन्। यी तरकारीहरू खानाले खास गरेर पखाला, बाथ शूल, टाउको दुख्ने रोगमा फाइदा गर्छ।

## काउली



काउलीको वानस्पतिक अवस्था



खानयोग्य भाग सहितको काउली

### हावापानी :

हावापानीको दृष्टिकोणले सबै कोपीहरू जाडो याममा हुने तरकारीहरू हुन्। अगौटे, मध्यम र पछौटे जातहरूको खेती गर्ने समय फरक-फरक हुन्छ। अगौटे जातलाई वानस्पतिक विकासको लागि बढि तापक्रम (२०-२७ डि.से.) को

आवश्यकता पर्दछ र विकास भैसकेपछि त्यसमा फूल लाग्न शुरु हुन्छ । त्यस्ता काउलीलाई जाडो याममा रोपिँदा वानस्पतिक विकास हुन नपाई पहिले नै न्यून तापक्रमले गर्दा गुच्चा जत्रो मात्र फूल लाग्न शुरु हुन्छ । छोटो समयमै काउली तयार हुने हुँदा अगौटे काउलीलाई तीन महिने काउली पनि भन्दछन् । त्यस्तै मध्यम मौसमी जातलाई १६-१९ डि.से. र पछौटे जातलाई १०-१६ डि.से. तापक्रमको आवश्यकता पर्दछ । त्यसैले कम तापक्रम चाहिने मध्यम मौसमी जातहरूलाई गर्मी मौसममा लगाइयो भने पातैपात मात्र लाग्ने र तापक्रम घटेपछि फूल आउँछ । स्नोबल जात भने जाडो मौसममा विकास भई केही तापक्रम बढेपछि फूल लाग्ने भएकाले यो ढिलो लगाएर गर्मी याममा काउली तयार गर्न सकिन्छ । काउली खेती गर्दा यी सबै कुराहरूमा विचार पुर्‍याई कुन जात कुन समयमा रोप्ने भन्ने निश्चित गर्न जरुरी छ र रोप्ने समय हेरी जातको छनौट गर्नुपर्छ ।

सि.नं.	बाली	जातहरू	उच्च पहाड	मध्य पहाड	तराई, बेसी
१	काउली	अगौटे	चैत देखि असार	चैत्र देखि बैशाख	असार श्रावण
		मध्यम	माघ देखि श्रावण	साउन देखि भाद्र	भाद्र देखि असोज
		पछौटे	माघ देखि बैशाख	असोज देखि पुष	असोज देखि मंसिर
२	बन्दा	ग्रिन कोरोनेट, टि ६२१, ग्रिन स्टोन	जेष्ठ देखि श्रावण	श्रावण देखि मंसिर	असोज देखि कार्तिक
३	ब्रोकाउली	प्रिमियम कप	जेष्ठ देखि श्रावण	श्रावण देखि माघ	असोज देखि कार्तिक

#### दिन अनुसार तयार हुने जातहरू

५५-६० दिनमा तयार हुने	सिल्भर कप ६०, एन एस ६० एन, स्नोकिङ्ग, हिमलता
६०-७५ दिनमा तयार हुने	श्वेता, रमी, एन एस ६०, मिल्कवे
७५-१०० दिनमा तयार हुने	स्नोक्राउन, एन एस ९०, एन एस ८४
१००-१५० दिनमा तयार हुने	स्नोमिस्टिक, स्नोडुम, माधुरी, मयूर

#### वानस्पतिक विवरण :

काउली कोपी वास्तवमा त्यो फूल नभएर एक किसिमको फूल आउनलाई तयार भएको कोपिलाको शिर्षस्थ भाग हो । यसैबाट फूल फूलने डुकु निस्की त्यहाँ कोपिला लागि तोरीको जस्तो पहेँलो फूलफुल्दछ । जात अनुसार यसको आकार, रङ्ग, खँदिलो तथा खुकुलोपन हुन्छ । पातको आकार प्रकार र तिनीहरूको रङ्ग रुप र संख्या पनि जात अनुसार नै हुने हुँदा बोटको आकार प्रकार पातको रङ्ग, रुप र आकार तथा फूलको रङ्ग आकार प्रकारबाट पनि जात छुट्टिन्छ । स्नोबल जातहरूको बोट केही पुड्का हुन्छन् । पात छोटो र ठाडो गएका भित्रपट्टि फर्केका हरिया चिल्ला हुन्छन् । कोपी धेरै खँदिलो र कलिला पातले ढाकेको हुन्छ । अगौटे उष्ण प्रदेशीय काउलीमा भने बोट साना, अग्लो डाँठ भएका, पात तरिएर रङ्ग पहेँलो किसिमको हुन्छ । पातले कोपीलाई छोपेको हुँदैन । मध्यम जातको विशेष गरेर बोट अग्ला, पात ठूला चौडा र कोपी च्याप्टो खुकुलो पातले नछोएको हुन्छ । अगौटे उष्ण प्रदेशीय जातहरू भारतीय प्रायद्विपमा महिना अनुसार विभिन्न नामले जानिन्छन् । कुवारी सबैभन्दा छिटापाक्ने भाद्र, असोज, कार्तिकी

(कार्तिक), अगहनी (मंसिर), पुसी (पुस), माघ (माघ), पुसा दिपाली (असोज) दिपावलीमा पाक्ने जातहरू तराईमा खेतीको लागि उपयुक्त हुन्छ ।

### माटो :

प्रशस्त प्रांगारिक मल भएको, मलिलो दोमट किसिमको, पानीको निकास राम्रो भएको, पानी राम्रो ग्रहण गर्न सक्ने माटो नै काउली खेतीको लागि उपयुक्त मानिन्छ । हलुको बलौटे किसिमको माटोमा खेती गर्न प्रशस्त गोबर अथवा कम्पोष्ट मल प्रयोग गर्नुपर्छ । काउलीलाई सिंचाईको आवश्यकता पर्छ । माटोमा धेरै अम्लीयपना छ भने खेती राम्रो हुँदैन । काउलीको लागि अम्लीयपनाको स्तर ५.५ देखि ६.५ पी.एच. सम्म चाहिन्छ ।

### बाली लगाउने समय :

भौगोलिक विविधताले गर्दा नेपालको हावापानीमा काउली खेती सालभरी नै गर्न सकिन्छ । तराई, मध्य पहाड र उच्च पहाडमा उचाइको फरकले तापक्रमको फरक पर्ने भएकोले स्थानीय हावापानीलाई विचार गरी काउली खेती लगाउनुपर्छ । बजारको सुविधा भएको ठाउँमा बेमौसमी काउली खेती गर्दा बढि फाइदा हुने भएकोले नेपालको भौगोलिक क्षेत्रअनुसार विभिन्न जातका काउली लगाउने समय यसप्रकार छ :

बालीको किसिम	रोप्ने समय	बाली लिने समय
अगौटे	असारको दोश्रो हप्ता	असोज
मध्य मौसमी	असोज	पुष
पछौटे	कार्तिक	माघ
अगौटे	असारको चौथो हप्ता	असोज कार्तिक
	साउको पहिलो हप्ता	असोज कार्तिक
मध्य मौसमी	भाद्र-असोज	पुस-माघ
पछौटे	असोज-कार्तिक	माघ-फागुन
अगौटे	चैत्र-जेठ	साउन-भाद्र
मध्य मौसमी	चैत्र-वैशाख	साउन-भाद्र
पछौटे	वैशाख-जेठ	असोज-कार्तिक

### बेर्ना तयारी:

काउली खेती गर्दा नर्सरीमा बेर्ना तयार गरी खेत बारीमा सार्नुपर्छ । जात अनुसार काउलीको बेर्ना सार्नलाईक हुन्छन् । अगौटे जात ३-४ पाते भएपछि सार्न उपयुक्त हुन्छ भने पछौटे जातमा ५-६ पाते बेर्ना भएपछि सार्नलाईक हुन्छन् । काउलीका बेर्ना २-३ पाते भएपछि राम्रोसँग तयार गरेको नर्सरी ब्याडमा स्थानान्तर गरेर सारेको खण्डमा बेर्ना मोटा, दरिला र स्वस्थ हुन्छन् । अनि खेतबारीमा चाँडै सरी मोटाघाटा भएर आउँछन् । एक रोपनी जग्गाको लागि बेर्ना तयार गर्न २.५ वर्ग मिटर ड्याडको आवश्यकता पर्छ । राम्रोसँग तयार गरेको सो ब्याडमा काउली बीउ लाईनमा छरि त्यसमा सुकेको छापोले छोपी पानी दिनुपर्छ । बेर्ना सार्नलाईक भएपछि उखेलुअधि ब्याडको सिंचाई गरी जरा नचुँडालिकन बेर्नाउखेलुपर्छ । बेर्ना सार्दा बिहान-बेलुका सार्नु राम्रो हुन्छ ।

## जग्गा तयारी :

काउली खेती गर्ने जग्गामा पानीको निकास धेरै राम्रो हुनुपर्छ । धेरै चिसो र हिलो जग्गामा काउली खेती राम्रो हुँदैन । सिंचाईको भरपर्दो व्यवस्था हुनुपर्छ । पानीको निकासको लागि जमिन उबडखाबड छ भने राम्रोसँग सम्याई पानी नजम्ने बनाउनुपर्छ । ३-४ पटक जोती सकेपछि राम्ररी डल्ला फोरर माटो नरम बनाउनुपर्छ । जमिन तयार गर्दै प्रांगारिक मल माटोमा मिसाई जोतीदिनुपर्छ ।

काउली खेतीको लागि प्रशस्त प्रांगारिक मलको प्रयोग गर्नुपर्छ । यसरी जग्गा खनजोत गरी सकेपछि ड्याड बनाउनुपर्छ । जग्गामा बोरोन तत्वको कमि छ भन्ने कुरा यदी निश्चित छ भने ७०० ग्राम प्रतिरोपनीका दरले बोरेक्स (सुहाग) माटोमा जग्गाको तयारी समयमा मिलाईदिनुपर्छ ।

## बीउदर र रोप्ने दुरी :

अगौटे जात : ४० ग्राम प्रतिरोपनी

मध्य मौसमी तथा पछौटे जात : २५ ग्राम प्रतिरोपनी

अगौटे जातको लागि रोप्ने दुरी: ४५ से.मि. ड्याडको दुरी/४५ से.मि. बोटको दुरी

मध्य मौसमी र पछौटे जातको लागि रोप्ने दुरी ६० से.मि.ड्याडको दुरी / ४५ से.मि.बोटका दुरी

यसरी एक रोपनी जमिनमा अगौटे जातका २५०० बेर्ना र मध्य मौसमी तथा पछौटे जातका १८०० बेर्ना लाग्दछन् ।

## मलखाद :

काउली खेतीको लागि प्रशस्त मात्रामा मलखादको आवश्यकता पर्छ । साधारणतया काउलीको लागि ५०/६० भारी राम्ररी कुहिएको गोबर अथवा कम्पोष्ट मल एक रोपनी जमिनमा जमिन तयार गर्दै मिलाईदिनुपर्छ । रासायनिक मलको हकमा माटोको मलिलोपनाको विचार गरी प्रतिरोपनी जग्गामा नाइट्रोजन ५ किलोग्राम, फोस्फोरस ४ किलोग्राम र पोटास २.५ किलोग्राम प्रयोग गर्नुपर्छ । सिंचाईको सुविधा राम्रो छ र प्रांगारिक मल आवश्यक मात्रामा उपलब्ध छैन भने उक्त रासायनिक मल डेढी बनाउनुपर्छ । पोटास मल र फोस्फोरस मल जमिन तयार गर्दै माटोमा हाल्ने र युरिया मलले २-३ पटक बिरुवा गोडेको बखत टपड्रेस गर्नुपर्छ । काउली खेती गरिने जमिनमा बोरोन ५०० ग्राम प्रति रोपनीका दरले प्रयोग गर्न जरुरी हुन्छ ।

## बेर्ना रोपण, गोडमेल तथा सिंचाई :

बेर्ना रोप्ने जग्गा पूर्णतया तयार भैसकेपछि रोप्ने समय निश्चित गरी ४-६ पाते बेर्ना उखेली नाडलो अथवा ट्रेमा राखी रोप्ने ठाउँमा लानुपर्छ । बेर्ना सार्ने काम बेलुकीपख गर्नु बेस हुन्छ । सारेका बेर्नामा हजारिले तुरुन्त पानी दिनु अति आवश्यक छ । त्यस्तै बिरुवा सरिसकेपछि भने ४-५ दिनको फरकमा माटोको चिस्यान हेरी पानी लगाउनुपर्छ । १०-१५ दिनपछि बिरुवावरिपरि गोडी भार निकाली दिनुपर्छ । सिंचाई र गोडमेल गर्ने काम आवश्यकता हेरी ४-५ पटकसम्म गर्न सकिन्छ । काउली रोपेको खेतबारीमा बिरुवा सारिसकेपछि निरीक्षण गर्दा केहीमरेको पनि हुन सक्छ र सो स्थानमा बेर्ना सार्ने काम तुरुन्त गर्नुपर्दछ ।

## रोग तथा कीरा नियन्त्रण :

ब्याडमा बेर्ना उम्रेदेखि लिएर कोपी लागुन्जेलसम्म अनेक कीरा र रोगहरू लाग्न सक्छन् । काउलीमा लाग्ने धेरै किसिमका रोग र कीराहरूको बराबर प्रकोप भइरहन्छ । त्यसैले बाली संरक्षणकार्यमा विशेष दृष्टि पुऱ्याउनु पर्ने हुन्छ । रोग र कीराहरू बाहेक पनि कयौं शुक्ष्मतत्वहरूको कमिले गर्दा धेरै किसिमका अनियमित लक्षणहरू देखापर्छन् । यिनै कारणहरूले गर्दा उत्पादनमा ठूलो हास आउन सक्छ :

### मुख्य रोगहरू

रोग	लक्षणहरू	रोकथाम र नियन्त्रण
बेर्ना कुहिने रोग ( Damping Off)	जमिनको सतहमाथि बेर्नाको फेदमा पानीले भिजेको जस्तो दाग देखा परी बेर्ना ओइलाउछ, ढल्लो र मर्दछ । साथै बीउबाट निस्केको टुसा माटो भित्रै कुहेर मर्न पनि सक्दछ ।	अन्न बाली सँगको लामो घुम्ती बाली अपनाउने, फर्माँलिनले व्याडको उपचार गर्ने, डाइथेन एम ४५ को ०.२ प्रतिशतको भोल वा बेभिष्टिन ०.१ प्रतिशतको भोलले बीउको उपचार गर्ने, बीउ पातलो गरी छर्ने, ट्रेमा बिरुवा उत्पादन गर्ने, व्याडमा चिस्यानको मात्रा बढि हुन नदिने ।
खराने दुसी (Downy Mildew)	पातको माथिल्लो सतहमा पहेंला दागहरू देखिन्छ, तल्लो सतहमा दुसीका जीवहरू कपास जस्तै फैलन्छन् ।	क्याप्टान वा थाइराम २ ग्राम प्रति केजी ले उपचार गरेको बीउ प्रयोग गर्ने, डाइथेन एम ४५, ३ ग्राम १ लिटर पानीमा मिसाएर १०,१५ दिनको फरकमा स्प्रे गर्ने ।
पातमा थोप्ले Alternaria Leaf Spot	पातको माथिल्लो सतहमा साना काला दाग देखा पर्दछन् जुन पछि बढेर पुरै पात र बोट डढेर कालो भएको जस्तो देखिन्छ	क्याप्टान वा थाइराम २ ग्राम प्रति केजी ले उपचार गरेको बीउ प्रयोग गर्ने, डाइथेन एम ४५, ३ ग्राम १ लिटर पानीमा मिसाएर १०,१५ दिनको फरकमा स्प्रे गर्ने, अन्य परिवारको बाली सँग चक्र अपनाउने
डाँठ कुहिने Sclerotinia Rot	जमिनको सतह नजिकको बोटको डाँठमा दुसीको आक्रमण गर्दा सो भाग कुहिन्छ र कुहेको ठाउँमा सेतो दुसी साथै कालो गेडा देखिन्छ, पात ओइलाएर बोट मर्दछ ।	ड्यांग उठाएर खेती गर्ने, पानी जम्न नदिने, धान बालीसँग घुम्ती बाली अपनाउने, बेभिष्टिन १ ग्राम प्रति लिटर पानीमा मिसाएर १० दिनको फरकमा स्प्रे गर्ने
कालो सडन Black rot	पातको किनाराबाट अंग्रेजी अक्षरको भि (V) आकारमा पात पर्हेँलदै र ओइलाउदै बीच भागमा पुग्दछ । पातका नशाहरू काला हुन्छन् ।	यो रोग नलाम्नेबालीसँग बाली चक्र अपनाउने । बीउलाई तातोपानीमा ३० मिनेट डुबाइ उपचार, ब्लार्डटक्स (०.२%) र स्ट्रेप्टोसाइक्लिन (०.२%) आलोपालो गरेर बालीमा छर्कने ।
जराको गाँठे रोग (Club Root)	बिरुवाको वृद्धि रोकिन्छ र बढ्न सक्दैन । बिरुवा उखलेर हेरेमा जरा गदा जस्तो डल्लो परेको देखिन्छ । जराहरू पछि कुहिएर कालो हुन्छन् ।	रोगी बोट जलाईदिने वा गाड्ने । यो रोग नलाम्ने बालीहरूसँग ३-४ वर्षको घुम्ती बाली प्रणाली अपनाउने । अम्लीय माटोमा रोग छिटो फैलने भएकोले माटोको पी.एच. मान ७ वा ७.३ हुनेगरी कृषि चुन राख्ने । स्वस्थ बेर्नाकोउत्पादन गरी प्रयोग गर्ने । नेभिजिन १० देखि १५ के.जी प्रति हेक्टर वा ३ ग्राम प्रति बोट प्रयोग गर्ने ।

## मुख्य कीराहरू

कीरा	क्षतिको लक्षण	व्यवस्थापन विधि
बन्दाको पुतली Cabbage Butterfly	साना लाभ्रेहरूले पात खोम्निन्छन् । ठूला लाभ्रेहरूले पातहरूको मुख्य नशाहरू बाँकी राखेर अरु भाग खाइदिन्छन् । काउलीको फुलकोपीमा लाभ्रेले प्वाल पारी खाएर बिष्टाएको हुन्छ ।	पहेँलो फुल वा लाभ्रेहरू जम्मा पारी नष्ट गर्ने । निममा आधारित बिषादीहरू जस्तो निमारिन, मार्गोसम, आदि ३ मिली प्रति लिटर पानीमा मिसाएर एक हप्ताको फरकमा ३ पटक छर्ने । बिटी १ ग्राम प्रति लिटर पानीमा मिसाएर एक हप्ताको फरकमा ३ पटक छर्ने । नुभान ७५ इसी १ मिलि प्रति लिटर पानीमा मिसाएर स्प्रे गर्ने
इटबुट्टे पुतली Diamond Back Moth	वयस्क पुतली खैरो रंगको हुन्छ । पखेंटाको भित्री किनारामा सेतो त्रिकोणाकार तीनवटा चिन्हहरू हुन्छन् । पुतली बसेका बेला उक्त चिन्हहरू मिलेर ईटको आकार बन्दछ । पातको हरियो भाग खाइ दिनाले पातहरू हरियो फिल्ली जस्तो बन्दछन् ।	मल्टिनिम ५ एमएल प्रति लिटर पानीमा मिसाएर प्रयोग गर्ने, Chlorantraniprole 18.5 cc ( Coragen, Allcora ) १ एम एल १० लिटर पानीमा मिसाएर स्प्रे गर्ने साइपरमेथ्रिन २ एम एल १ लिटर पानीमा मिसाइ स्प्रे गर्ने ।
बन्दाको लाही Aphid	पखेटा भएका र नभएका मसिना हरिया रंगका हुन्छन् । लाखौंको सख्यामा देखिन्छन् । बिरुवा रोगाउने, लाहीको आक्रमण गरेको देखिने, अन्य कमिला हिडेको देखिने	सुर्तीको भोल बनाई छर्ने, गाइबस्तुको मुत्र र पानी (१:४) को अनुपातमा मिसाई २, ३ दिन फरकमा पटक पटक छर्ने । मल्टिनिम ५ एमएल प्रति लिटर पानीमा मिसाएर प्रयोग गन

## काउली खेतीका विकृति र समाधानका उपाय

काउली खेती गर्दा धेरै कारणहरूले बाली बिग्रने सम्भावना रहन्छ । सो के बाट भएको हो भन्ने कुराको जानकारी राख्नसके त्यस्ता समस्या निर्मूल पार्न सकिन्छ । केही कारणहरू यस प्रकार छन् :

### १. बटनिङ्ग:

समय नपुग्दै गुच्चा जत्रो कोपी देखापर्ने प्रक्रियालाई बटनिङ्ग भनिन्छ । यसका कारणहरूमा मुख्यतया हुर्किसकेका बेर्ना रोप्नाले, नाइट्रोजन मलको कमि हुनाले तथा जात अनुसार रोप्ने सिजन नमिल्नाले मानिएको छ । यी तीनैवटा कारणहरू हटाइएको अवस्थामा खेतीमा सफलता प्राप्त गर्न सकिन्छ ।

### २. राइसिनेस :

काउलीको फूलमा एक प्रकारको भुस निस्की त्यसको गुणस्तरमा ह्रास आउने हुन्छ । सोबाट बालीलाई ठूलो नोक्सान हुने भएकाले यो अवस्था आउन नदिनलाई तापक्रमको ख्याल राखी उपयुक्त जातहरूको खेती गर्नु आवश्यक छ ।

### ३. शुक्ष्मतत्वको कमि :

(क) **बोरान** :- यो तत्वलाई नेपालमा सुहाग भनिन्छ । यो माटोको शुक्ष्म मात्रामा पाईए तापनि कमि भएको अवस्थामा बोटामा लक्षण देखिने भएकाले यसलाई निर्मूल गर्न त्यति गाह्रो छैन । यसको मुख्य लक्षण हो । डाँठको मध्य भागमा खोक्रो र कालोपन हुन्छ । अलि पछिबाट कोपी माथिल्लो



सतहमा बैजनी रङ्गको विकास हुन्छ । फूल बिस्तारै खैरो भएर जान्छ । एक रोपनी जमिनमा ५०० ग्राम सुहाग जमिन तयार गर्दै माटोमा मिसाइदिनुपर्छ । अर्थात् आधा प्रतिशतको भोल बोटमा स्प्रे गर्नुपर्छ (५ ग्राम प्रति लिटरको दरले १०० ग्राम बोरेक्स एक रोपनीको लागि आवश्यक पर्छ) ।

**ख) मोलिब्डेनम :** यो पनि बोरोन जस्तै पदार्थ हो । यसको कमिले व्हिप टेल भन्ने रोग लाग्दछ । बोट पहेंलो हुँदै सेतो हुन्छ । खास गरी यो लक्षण पातको किनारादेखि शुरु भएको देखिन्छ । कलिला पातहरू डाँडु जस्ता भई भित्रपट्टि फर्केका हुन्छन् । आखिरमा सबै पातको किनारा मर्नगई डाँठ मात्र बाँकी रहन्छ । त्यसैले यो अवस्थालाई व्हिप टेल भनिएको हो । अम्लिय माटोमा मोलिब्डेनम उपलब्ध हुँदैन । त्यसैले चुनाको प्रयोग गरी माटोको पि.एच. ६.५ मा ल्याउनुपर्छ । एक रोपनी जमिनमा ५० ग्रामका दरले सोडियम अथवा अमोनियम मालिब्डेट रासायनिक मलका साथै माटोमा मिलाई दिइएमा समाधान हुन्छ ।

#### ४. उत्पादन :

अगौटे जातमा ५०० किलोग्राम प्रतिरोपनी र मध्य मौसमी तथा पछौटे जातमा ८०० देखि १००० किलो ग्राम प्रतिरोपनीसरदर उत्पादन हुन्छ ।

#### बन्दा :



ग्रीन कोरोनेट जातको बन्दा



बजारको लागि उपयुक्त रातो बन्दा

बन्दा नेपालको प्रमुख हिउँदे तरकारी हो । यसको खेती पहाड तथा तराई सबै ठाउँमा गरिन्छ । पौष्टिकताको दृष्टिकोणले यसमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ । दोमट माटोमा बन्दा खेती राम्रो हुन्छ । साधारणतया यसलाई पनि काउलीकै जस्तो हावापानी तथा माटोको आवश्यकता पर्छ ।

## बेर्ना लगाउने समय :

	लेक	पहाड	तराई
अगौटे	वैशाख-जेष्ठ	साउन-भाद्र	भाद्र-असोज
मध्यमौसमी	जेष्ठ-असार	असोज-कार्तिक	कार्तिक-मंसिर
पछौटे	असार -साउन कार्तिक-मंसिर	मंसिर-पुस	माघ-फागुन

जमिनको तयारी, ब्याडको तयारी र बेर्ना सार्ने तरिका काउली खेतीको लागि अपनाएकै तरिका बन्दाको लागि उपयुक्त हुन्छ ।

## रोप्ने दुरी :-

अगौटे जातको लागि- ४५ से.मि.×४५ से.मि.

पछौटे जातको लागि- ७५ से.मि.×६० से.मि.

## बीउ दर :-

अगौटे जात- ४० ग्राम प्रति रोपनी

पछौटे जात- ३० ग्राम प्रति रोपनी

## मलखाद:-

प्रांगारिक मल- १००० देखि १५०० के.जी. प्रतिरोपनी (अन्दाजी १ मे.टन)

नाइट्रोजन- ५ किलो प्रतिरोपनी

फोस्फोरस- ३ किलो प्रतिरोपनी

पोटास- २.५ किलो प्रति रोपनी

आधा नाइट्रोजन टप ड्रेसिङको रूपमा गोडाई गर्दा राख्नुपर्छ । अरु सबै मलखाद जमिन तयार गर्दै माटोमा मिसाई राम्रो जोतिदिनुपर्छ ।

## रोग तथा कीराहरू :

काउलीमा लाग्ने सबै रोग तथा कीराहरू बन्दामा पनि लाग्छन् र नोक्सान पुऱ्याउँछन् । रोकथामको तरिका पनि काउलीको लागि अपनाएजस्तै अपनाउनुपर्छ ।

## उत्पादन:

जात र मौसमअनुसार एक रोपनी जमिनबाट बन्दाको उत्पादन ५०० देखि १००० किलो ग्रामसम्म प्राप्त हुन्छ ।

## ब्रोकाउली तथा ग्याँठगोभी



बजारका लागि उपयुक्त अवस्थाको ब्रोकाउली



ग्याँठ गोभी

यिनीहरू पनि हिँउदे तरकारीहरू हुन् । यिनीहरूको खेती गर्ने तरिका काउली खेती जस्तै नै हो । बेर्ना उत्पादन तरिका र जमिनतयार गर्ने तरिका काउलीको लागि अपनाए जस्तै अपनाउनुपर्छ । दुमट किसिमको माटोमा यिनीहरूको खेती राम्रो हुन्छ ।

**रोप्ने दुरी, बीउ तथा मलखाद:**

बाली	रोप्ने दुरी	बीउ दर प्रतिरोपनी	मलखाद प्रतिरोपनी
ब्रोकाउली	६० से.मि.×४५ से.मि.	३० ग्राम	प्रा.-५०० के.जि. ना.-५ के.जी. फो-३ के.जी. पो.-२.५ के.जि.
अन्तरगोभी	४० से.मि.×२५ से.मि.	६० ग्राम	प्रा.-५०० के.जि. ना.-५ के.जी. फो-३ के.जी. पो.-२.५ के.जि.

यी सबै तरकारीहरूको खेती गर्ने तरिका काउलीलाई अपनाए सरह नै गर्नुपर्छ । त्यस्तै रोग, कीराहरू र तिनका रोकथाम पनि काउलीकै समान छ ।

**उत्पादन:** ब्रोकाउली - ४०० किलोग्राम प्रतिरोपनी

ग्याँठ- ५०० किलोग्राम प्रतिरोपनी

**बालीचक्र:** काउली समूहको खेती गर्दा एकै जमिनमा प्रत्येक वर्ष खेती गर्नु हुँदैन । बाली बदलेर खेती गरेको खण्डमा माटोको विभिन्न गहिराइमा भएको पोषण तत्वको सही उपयोग हुन्छ साथै माटोमा भएको रोग तथा कीराहरूको प्रकोप पनि घटाउन मद्दत पुग्दछ ।

## फल तरकारीबाली समूह

यस समूहका तरकारीबालीहरूको फल तरकारीको रूपमा प्रयोग गरिन्छ । फल तरकारीबाली समूहमा गोलभेंडा, भण्टा, खुर्सानी, भेडेखुर्सानी तथा रामतोरिया जस्ता तरकारीबाली पर्दछन् ।

### गोलभेंडा खेती



चित्र : सिर्जना गोलभेंडा

### परिचय

गोलभेंडाको वैज्ञानिक नाम *Lycopersicon esculentum* हो । गोलभेंडा संसारका सबै वर्गले खान मन पराउने प्रमुख तरकारी बाली हो । यो संसारभरी प्रचलित र धेरै जग्गामा खेती गरिने तरकारी मध्ये पनि एक हो । नेपालमा यसको खेती तराई तथा भित्री मधेशमा हिँउदमा हुन्छ । पहाडको ५००-१००० मि. उचाइमा असार देखि कार्तिकसम्म उत्पादन हुन्छ । गोलभेंडाको उत्पत्ति दक्षिण अमेरिकाको पेरु, इक्वेडर र बोलिभिया क्षेत्रको एण्डज पर्वतमालामा भएको मानिएको छ ।



सिर्जना जातको गोलभेंडा



डोरीबाट गोलभेंडामा थाँका दिईएको

## पौष्टिक महत्व

गोलभेंडालाई पकाएर तरकारीको रूपमा अथवा काँचै सलादको रूपमा खाइन्छ। प्रति १०० ग्राम गोलभेंडामा १८ क्यालोरी शक्ति पाइन्छ। गोलभेंडामा ९५ प्रतिशत पानीको मात्रा हुन्छ। गोलभेंडामा प्रशस्त मात्रामा भिटामिन सी, बायोटिन, मोलिब्डेनम र भिटामिन के पाइन्छ। यसका अलावा यसमा भिटामिन ए(बिटा क्यारोटिन), भिटामिन वी, फोलिक एसिड (भिटामिन वि९, वायोटिन, भिटामिन सी, फस्फोरस, म्याग्नेसियम, रेशा आदि पाइन्छन्। यसमा अत्यन्त महत्वपूर्ण एन्टिअक्सिडेन्ट लाईकोपिन पाइन्छ जसको मात्रा बोक्रामा वढी हुन्छ। यो मुटु रोगी, क्यान्सर रोक्ने क्षमता भएको, छाला स्वस्थ राख्ने गुण भएको फल हो। हाल विश्वमा बिभिन्न रंगहरू तथा प्रयोजनको लागि गोलभेंडा समेत बिकास गरिसकिएको छ।

**बीउ दर** एक रोपनी जग्गाको लागि ५ देखि ७ ग्राम बीउको आवश्यकता पर्दछ। (एक ग्राम राम्रो उमारशक्ति भएको बीउबाट सरदर १५० देखि २ सय बेर्ना उत्पादन हुन्छ)।

## बेर्ना जमाउने तरिका

गोलभेंडा नर्सरीमा बेर्ना जमाएर रोपिन्छ। जमिनमा नर्सरी राख्ने हो भने सकभर कुनै तरकारी बालीको खेती नगरेको माटोमा नर्सरी राख्दा राम्रो हुन्छ। नर्सरी १ मिटर चौडा र आवश्यकताअनुसार लम्बाईको बनाउन सकिन्छ। नर्सरी राख्दा प्रायः ब्याडमा राख्ने चलन भएतापनि स्वस्थ र बलियो बेर्ना उत्पादनको लागि प्लाष्टिकको थैलो वा बजारमा उपलब्ध सेल ट्रे/प्लग ट्रेमा राख्नुपर्छ। ३ इञ्च लम्बाई ३ इञ्च चौडा प्लाष्टिकको थैलो तयार गरी पानी तर्कने ४ वटा प्वाल पार्ने र २ भाग जंगलबाट ल्याईएको माटो वा पोखरीको पिँधको माटो(अथवा निर्मलीकरण गरेको माटो, २ भाग राम्ररी पाकेको मल १ भाग र १ भाग बालुवाको मिश्रणले थैलो भर्ने (बालुवा मिसिएको माटो भएमा बालुवा नराख्ने) र १ से.मि. जति गहिराइमा एक-एक वटा बीउ राख्ने। बीउलाई माटो वा राम्ररी पाकेको कम्पोष्ट वा बालुवाले छोप्नुपर्छ। हजारीको सहायताले माटोमा चिस्यानको अबस्था बिचार गरी बेला बेलामा हजारीबाट हल्का सिँचाई गर्नु पर्दछ। बीउलाई १ भाग भोल मलमा ४ भाग पानी हालेर ६-७ घण्टा भिजाउँदा जराको वृद्धि विकासमा सहयोग पुऱ्याउँछ। यदि सेल ट्रे/प्लग ट्रेमा बिरुवा जमाउने हो भने कम्तीमा एक वर्ष पुरानो रोग तथा कीराको जिवाणु र भारपातको बीउ रहित कम्पोष्ट वा २-३ वर्ष काठको बोक्रा कुहाएर बनाएको कम्पोष्ट अथवा नरिवलको जटाबाट बनेको धूलो (growing media) र गड्यौली म को प्रयोग गर्नु पर्दछ।

## बेर्ना रोप्ने समय

गोलभेंडा खुल्ला खेतबारीमा बेर्ना लगाउने हो भने तराईमा भाद्र देखि पौष र मध्य-पहाडमा फाल्गुन महिनामा रोप्न सकिन्छ। प्लाष्टिक घरभित्र बेर्ना लगाउन मध्य-पहाडमा चैत्रदेखि भाद्र महिनासम्म उपयुक्त हुन्छ। प्लाष्टिक घरभित्र गोलभेंडा बेमौसमी खेती गर्दा उत्पादन आषाढ देखि कार्तिक महिना भित्रमा लिईसक्ने गरेर खेती गर्दा फाईदादायक हुन्छ।

तालिका : भौगोलिक क्षेत्र अनुसार बिरुवा रोप्ने समय

सि.नं	भौगोलिक क्षेत्र	मौसमी खेतीको लागि		बेमौसमी खेतीको लागि	
		बिरुवा लगाउने	बाली लिने	बिरुवा लगाउने	बाली लिने
१	उच्च पहाड (१५००-२७०० मिटर)	बैशाख-जेठ	असार-भदौ	-	-
२	मध्य पहाड (१०००-१५०० मिटर)	फागुन-बैशाख	जेठ-असार	बैशाख-असार	साउन-मंसिर
३	बेंसी (३००-१००० मिटर)	फागुन-चैत्र	बैशाख-जेठ	असार-साउन	भदौ-पुस
४	तराई (३०० मिटर भन्दा तल)	कार्तिक-मंसिर	पुष-चैत्र	भदौ	कार्तिक-मंसिर

### माटो

- प्रायः सबैजसो माटोमा गोलभेंडा खेती गर्न सकिने भएता पनि प्राञ्जरिक बस्तु (Organic Matter) प्रशस्त भएको उर्वर दोमट माटो गोलभेंडा खेतीमालागि उपयुक्त हुन्छ, माटोको पी.एच. ६ देखि ७ भएको, पानी नजम्ने माटो गोलभेंडाको लागि उपयुक्त हुन्छ। पि.एच. मान कम भएमा गोलभेंडामा बिपेशगारि क्याल्सियम तत्वको लगायत अन्य तत्वको (नाईट्रोजन, फस्फोरस, पोटास, सल्फर, आदि तत्वहरूको उपलब्धता कम हुन्छ।

### मलखाद

- गोलभेंडाको उत्पादनमा मलखादको महत्वपूर्ण भूमिका हुन्छ। एक के.जी. गोलभेंडा उत्पादन हुँदा बिरुवाले नाईट्रोजन ६.१ ग्राम, फस्फोरस ७.० ग्राम, पोटास ७.४ ग्राम, क्याल्सियम ७.५ ग्राम, म्याग्नेसियम २.२ ग्राम र सल्फर ०.६ ग्राम आवश्यक पर्दछ।
- खाद्यतत्वको प्रयोग गर्दा माटो परिक्षण गराई सन्तुलित खाद्यतत्वको प्रयोगमा ध्यान दिनुपर्दछ र सामान्यतया प्रति वर्ग मिटर जग्गामा आधा के.जी जति कृषि चुन प्रयोग गरेर जोत्ने र २०-२२ दिन जमिनलाई त्यतिकै छाडिदिने गर्नाले बिरुवामा क्याल्सियमको कमिले टुप्पो कुहिने समस्या समाधान हुनाको साथै माटोको अवस्थामा सुधार ल्याउन सहयोग गर्दछ। चुनको प्रयोग गर्नु अगाडि माटो परिक्षण गरेर सिफारिश मात्रामा मात्र प्रयोग गर्नु लाभदायक हुन्छ।
- माटोको उर्वरापन विचार गरी प्रति रोपनी जग्गामा १ सय के.जी. कुखुराको कुहिएको सुली, १५ सय के.जी. राम्ररी पाकेको गोबर मल, डी.ए.पी. १० के.जी., पोटास ५ के.जी., जिंक र वोरेक्स आधा-आधा के.जी. मिसाउनु उपयुक्त हुन्छ (जिंक तथा बोरोनको अत्याधिक प्रयोगले बिरुवामा नकारात्मक असर पर्न जाने हुँदा एक वर्ष प्रयोग गरेपछि सामान्यतया २-३ वर्षसम्म प्रयोग गर्नु लाभदायक हुँदैन)।
- माथिको मलखादको साथै एक रोपनी जग्गामा निम वा तोरी वा चिउरीको पिना २५ देखि ३० के.जी.को दरले माटोमा प्रयोग गर्नाले माटोमा रहेका धमिरा कमिला लगायतका कीरा कम गर्नका साथै निमाटोडको प्रकोप समेत कम हुन्छ।

- यदि प्रति बोटको हिसाबले यदि मलखाद प्रयोग गर्ने हो भने ५ के.जी कम्पोष्ट, २५ ग्राम डि.ए.पी, १० ग्राम पोटास, बोरेक्स, जिंक आधा-आधा ग्राम प्रयोग गर्ने । बेर्ना सार्नुभन्दा एक हप्ता अगाडि ३० से.मी गहिरो र ४० से.मी चौडा कुलेसो बनाई उपरोक्त मल प्रयोग गर्दा बिरुवालार्ई फाइदा पुग्दछ ।
- मलखादको समुचित प्रयोगको लागि माटो परीक्षण गराएर सिफारिश मात्रामा प्रयोग गर्नु अत्यावश्यक हुन्छ ।
- गोलभेंडाको उत्पादन बढाउन बिरुवा रोपेको २ महिना जति पछि, नाइट्रोजन.र पोटास क्रमशः१० ग्राम,१० ग्रामको दरले दिनुपर्दछ । गोलभेंडामा तोरीको पिना तथा बायोग्याँसको लेदोको प्रयोगले उत्पादन बढाउन सहयोग गर्ने हुनाले बिरुवाको अबस्था विचार गरी प्रति बोट ३० ग्राम पिना र १ के.जी गोबर ग्याँसको लेदो प्रयोग गरी माटोले छोप्दा उत्पादन बृद्धिमा सहयोग गर्दछ ।

हाल थोपा सिचाइ प्रणालीबाट पानी तथा माटोमा घुलनशिल मलखाद प्रयोग गर्ने चलन नेपालमा समेत बढिरहेका सन्दर्भमा माटो रहित विभिन्न मिडिया तथा माटो सहितको गोलभेंडा खेतीको लागि निम्नानुसार खाद्यतत्वहरूको प्रयोग गर्न सकिन्छ :

बिरुवा रोपेपछिको अबधि	प्रयोग गर्ने समय	मलको नाम	प्रयोग मात्रा(के.जि. प्रति ८ रोपनी)
७ देखि ३० दिन सम्म	विहान ७.३० बजे	युरिया मल	०.५
		१९:१९:१९	०.५
		१२:६१:०	१
		०:०:५०	१
	विहान ११:०० बजे	क्याल्सियम नाइट्रेट	०.३५
		१३:००:४५	०.४
		चिलेटेड शुक्ष्म तत्व	४५ ग्राम
३१ देखि ६० दिन सम्म	विहान ७.३० बजे	युरिया मल	१.५
		१९:१९:१९	०.५
		१२:६१:०	१.५
		०:०:५०	३.५
	विहान ११:०० बजे	क्याल्सियम नाइट्रेट	०.७
		१३:००:४५	१
		चिलेटेड शुक्ष्म तत्व	७० ग्राम
	दिउँसो १:०० बजे	म्याग्नेसियम सल्फेट	१
६१ देखि ९० दिन सम्म	विहान ७.३० बजे	युरिया मल	२.५
		१२:६१:०	१.७५

बिरुवा रोपेपछिको अवधि	प्रयोग गर्ने समय	मलको नाम	प्रयोग मात्रा(के.जि. प्रति ८ रोपनी)
		०:०:५०	३.५
	विहान ११:०० बजे	क्याल्सियम नाइट्रेट	१
		१३:००:४५	१
	दिउँसो १:०० बजे	चिलेटेड शुष्म तत्व	९०ग्राम
		म्याग्नेसियम सल्फेट	१



गोलभेंडा खेतीका लागि खुमलटारमा जडान गरिएको थोपा सिंचाई सेटवाट मल हाल्ने दर्याकी



मल प्रयोग गर्ने सुविधासहितको थोपा सिंचाई प्रविधि मभेरीपाटन, कास्की



थोपा सिंचाई, खुमलटार



प्लाष्टिक मलच, खुमलटार



## बेना रोप्ने अवस्था तथा दुरी :-

साधारणतया ४ देखि ५ पात आएको स्वस्थ बिरुवा रोप्न योग्य हुन्छ । जमिन तयारी गरिसकेपछि जमिनभन्दा १५ देखि २० से.मी. अग्लो ड्याड बनाई दुई ड्याडको बिचमा ४० से.मी. बाटो राख्ने र ड्याडमा एक बोटदेखि अर्को बोटको दुरी ५० देखि ६० से.मी र एक लाईनदेखि अर्को लाईनको दुरी ७० देखि ८० से.मी.राखी प्रति ड्याड दुई लाईन बिरुवा रोप्ने र हल्का सिंचाई दिने कार्य गर्नुपर्छ । बिरुवाको दुरी जात तथा माटोको उर्वरापन, तालिम तथा काँटछाँट बिधिमा निर्भर हुन्छ । होचो हुने जातलाई ड्याङ्ग देखि ड्याङ्गको दुरी ६० से.मी र बोट देखि बोटको दुरी ४० से.मी. राख्दा उपयुक्त हुन्छ । अग्लो हुने जात यदि दुई काण्डिय प्रणालीमा लैजाने हो भने ड्याङ्ग देखि ड्याङ्गको दुरी ६० से.मी र बोट देखि बोटको दुरी ६० से.मी. कायम राख्नु पर्छ । एक काण्डिय प्रणालीमा लैजाने हो भने बोट देखि बोटको दुरी ४० से.मी. राख्दा हुन्छ ।

**गोडमेल तथा सिँचाई:-**भारपातको प्रकोपलाई बिचार गरी बेला बेलामा भारपात हटाउने कार्य तथा चिस्यानको मात्रा बिचार गरेर पानी दिने गर्नुपर्दछ । गोलभेंडालाई फूल फुल्ने, फल लाम्ने तथा मलखादको प्रयोग गरिसकेपछि पानीको आवश्यकता पर्दछ । माटोमा चिस्यान मात्रा कायम हुने तर पानी नजम्ने गरी आवश्यकता हेरी बेला बेलामा सिंचाई गर्नुपर्छ । यदि गोलभेंडा खेतीमा भारपातको प्रकोप कम गरी उत्पादन बृद्धि गर्ने हो भने थोपा सिंचाई र silver lining भएको प्लाष्टिक मल्च प्रयोग गर्दा राम्रो हुन्छ ।

**तालिम / काँटछाँट र थाँक्रा दिने :-** तालिम तथा काँटछाँटले सूर्यको प्रकाश तथा हावाको सञ्चार एवं खाद्यतत्वको समुचित सदुपयोग गराई गोलभेंडाको उत्पादनमा वृद्धि गर्न सहयोग गर्दछ । गोलभेंडालाई लहरिने/फुल फुल्दै फल्दै गर्ने/छिमलमा फल्ने (indeterminate) र नलहरिने /फुल फुलेपछि बोट नबढ्ने (determinate) जातमा वर्गिकरण गरिएको छ । साधारणतया नलहरिने जातलाई त्यति धेरै तालिम तथा काँटछाँटको आवश्यकता नपरेतापनि ३ देखि ४ वटा काण्ड राखेर बाँकी हटाउँदा उत्पादन राम्रो हुन्छ । लहरिने जातलाई एक काण्डिय वा दुई काण्डिय प्रणालीबाट तालिम गर्न सकिन्छ । एक काण्डिय प्रणालीमा लैजान मुख्य काण्ड बाहेक अरु सबै मुना प्रत्येक दिन निरिक्षण गरी हटाउनुपर्छ । दुई काण्डिय प्रणालीमा लैजाने हो भने जमिनबाट करिब ३० देखि ४० से.मी. वीचबाट आएको एउटा मुना राखेर अन्य मुना हटाई मुख्य काण्ड र उक्त मुनालाई बढ्न दिनु पर्दछ । बिरुवा रोप्ने बेलामा प्रत्येक ४ वटा बिरुवाको बिचमा पर्ने गरेर ठाडा २.५ मी अग्ला दह्रा भाँटा राख्ने र बिरुवा १ महिनाको भएपछि शुरुमा ३० से.मी.को फरकमा र त्यसपछि ४५ से.मि. फरकमा तेर्सा भाटा राखेर थाँक्रा दिने कार्य गरी गोलभेंडालाई डोरीले भाटामा बाँध्नुपर्छ । भाँटा राख्दा बाँसको चिल्लो भाग बिरुवातर्फ फर्काउन पर्दछ । थाँक्राको सट्टा गोलभेंडालाई डोरीमा मात्र पनि फलाउन सकिन्छ । यसको लागि गोलभेंडालाई थाँक्राको रुपमा बलियो प्लाष्टिकको यु.भी.डोरीमा तालिम गर्नुपर्दछ ।



चित्र एक काण्डिय प्रणली



चित्र दुई काण्डिय प्रणली



तालिमको लागि यु.भि डोरी सहितको गोलभेडा, कास्की



राम्रोसँग तालिम तथा काँटछाँट गरिएको गोलभेडा, कास्की

## गोलभेडा खेतीको व्यवस्थापन

- १) बिरुवा सरेपछि १० देखि १५ दिनको फरकमा भोलमल १ भागमा ६ भाग पानी मिसाएर छर्नुपर्छ वा १ भागमा ४ भाग पानी मिसाएर फेदबाट २-३ इन्च पर वरिपरि पर्ने गरी जरा भिजाउनुपर्छ वा यसो गर्न सम्भव नभएमा प्रत्येक १० दिनको फरकमा एक भाग गहुँतमा भैसीको पिसाब हो भने ५ भाग पानी, गाईको छ भने ६ भाग पानी र मानिसको छ भने १० भागसम्म पानी मिसाई प्रयोग गर्नुपर्छ। थोपा सिँचाइको सेट उपलब्ध छ भने बिरुवाको जरामा पिसाव पानीको घोल ७ देखि १० दिनको फरकमा सेटबाट दिनु राम्रो हुन्छ। यसो गर्दा बिरुवामा रोग कीराबाट लड्ने क्षमताको विकास हुनुको साथै उत्पादनमा समेत बृद्धि हुन्छ।

- २) यदि प्लाष्टिक मल्व नहालीकन लगाइएको बिरुवा हो भने बिरुवा सरेपछि गाउँघरमा उपलब्ध हुने तितेपाती, बनमारा, असुरो, खिरो आदि (तित्ता, पिरा, टर्पा गन्ध आउने बनस्पति जे उपलब्ध हुन्छ) लाई १-२ इन्चको टुक्रा बनाई ५-७ दिन ओइलाएर गोलभेंडाको फेद नछुने गरी ड्याडमा हालेमा धमिरा, कमिलाको प्रकोप न्यूनिकरण गर्न तथा विभिन्न दुसीजन्य रोगका माटोमा रहेका जिवाणुलाई कम गर्न सहायता पुग्छ ।



चित्र : तितेपाती र बनमाराको छापो

- ३) माटोमा छुन लागेका तथा पुराना पात कैचीको सहायताले काटनुपर्छ । पात हटाउँदा फललाई छोपेको पात सकभर हटाउनुहुदैन । प्रत्येक पटक पात तथा मुना हटाउँदा कैचीलाई दुसीनाशक विषादीमा डुबाएर प्रयोग गर्ने र मुना काटिसकेपछि २ ग्राम कपर अक्सक्लोराइडयुक्त विषादी १ लिटर पानीमा मिसाएर बोट भिज्ने गरी छर्नुपर्छ वा भोलमल छर्नुपर्दछ ।
- ४) बिरुवामा फूल फुलेर फल फल्न शुरु गरेपछि फलको अबस्था हेरेर मल्टिप्लेक्स वा टोमाटो स्पेशियल वा अन्य शुक्ष्म तत्व ४-५ पटक छर्नुपर्छ ।
- ५) बिरुवा लगाएको २०-२५ दिन पछिबाट पहिलो स्टिकी ट्राप १०-१२ वटा प्रति टनेल राख्नुपर्छ । जसले गर्दा सेतो भिँगालगायत अन्य चुसाहा कीराको उपस्थिति पत्ता लगाई बेलैमा नियन्त्रण गर्न सहयोग पुग्दछ ।
- ६) गोलभेंडा टिप्दा कम क्षति पुऱ्याउने किसिमबाट कैचीको सहायताले भेट्नो सहित टिप्नुपर्छ ।
- ७) बोटको जरामा गाँठा बनाउने, जुका देखापरेमा पछिल्लो अवस्थामा नियन्त्रण गर्न कठिन हुने हुँदा गोबरयाँसबाट निस्केको लेदो गोबरमल प्रति बोट ५ सय ग्राम जतिको दरले फेदबाट २-३ इन्च वरिपरि राखी माटोले छोपेको खण्डमा माथिबाट जराको वृद्धि विकास हुन मद्दत पुऱ्याइ उत्पादनमा हास हुनबाट बचाउँछ ।

- ८) बाह्रै महिना एवं लगातार टनेल भित्र गोलभेंडाको खेती गर्दा रोग कीराको प्रकोप बढ्न जानुको साथै माटोको अवस्था पनि बिग्रन जाने हुँदा गोलभेंडा लगाएपछि भटमास वा अन्य दालबाली परिवारको बाली लगाई फूल फुल्ने अवस्थामा पुगेपछि माटोमा जोतेर छोडिदिनु राम्रो हुन्छ । एकचोटि गोलभेंडा लिइसकेपछि प्लाष्टिक तथा बाँसका थाँक्राहरू हटाएर सयपत्री फूल वा तोरी रोपी १-१.५ महिनाको भएपछि माटोमा मिलाई सेतो प्लाष्टिकले ३०-४२ दिन छोपेर माटोमा मिसाउनाले निमाटोड तथा अन्य माटोमा रहेका कीरालाई नियन्त्रण गर्न सहयोग गर्दछ ।
- ९) बिरुवा पहिलो हुँदै गएमा र उत्पादनमा त्रास आउन थालेमा दुई लाईनको बिचमा जरा नखल्बलिन गरी ५ से.मी जति गहिरो लामो खाडल खनी ५-७ दिन कुहाएको पिना प्रति बोट ३० ग्रामको दरले दुई लाईनको बिचमा प्रयोग गर्नुपर्छ । गोवरग्याँसबाट निस्केको कुहिएको लेदो छ भने प्रतिबोट आधा के.जी जति परिमाणमा हुने गरी लाईनमा पिनासँगै हाल्ने र सिँचाई गर्नुपर्छ ।
- १०) बिरुवामा खाद्यतत्व (नाइट्रोजन, फस्फोरस र पोटस) को सन्तुलित रूपमा प्रयोग नभएमा रोग कीराको आक्रमण बढि हुने हुँदा सन्तुलित खाद्यतत्वको प्रयोगमा सधै ध्यान दिनुपर्छ । नाइट्रोजन तत्वको बढि प्रयोगले बिरुवाको छिटो वृद्धि गराई बिरुवा कमजोर बनाउने हुनाले रोग कीराको आक्रमण बढि हुन्छ । साथै गोलभेंडालाई सूर्यको प्रकाशको पनि अधिक आवश्यकता पर्ने हुँदा उचित रूपमा प्रकाश छिर्न सक्ने गरी प्लाष्टिक घरको निर्माण गर्ने र बिरुवाको बिचमा हावाको सञ्चार हुन सक्ने गरी बिरुवाको दुरी कायम गर्नुपर्छ ।



बजारीकरणको लागि राखिएको गोलभेडा, नेदरल्याण्ड



बजारीकरणको लागि राखिएको गोलभेडा, कोरिया

## गोलभेंडाका रोग र तिन्को व्यवस्थापन

दुसीजन्य रोग (अगौटे र पछौटे डढुवा,, फेद तथा काण्ड कुहिने, बेर्ना कुहिने, फ्युजेरियमबाट ओइलाउने, भर्टिसिलियमबाट ओइलाउने लगायत)




अगौटे डढुवा




पछौटे डढुवा



काण्ड कुहिने



डढुवाको फलमा क्षति



सेप्टोरिया



फ्युजेरियमबाट ओइलाउने

- प्रायजसो बढि तापक्रम र आद्रता भएको अवस्थामा देखा पर्दछ ।
- यस प्रकारका रोग माटो, बीउ तथा रोगी बिरुवाबाट फैलन्छ
- बिरुवाको वरिपरि सरसफाईमा ध्यान दिने, हावाको सञ्चार हुन सक्ने गरी बिरुवा रोप्ने सन्तुलित खाद्यतत्वको प्रयोग गर्ने, रोग लागेका पात तथा फल हटाउने र मेटालेक्सल र मेन्कोजेवयुक्त विषादी १.५ -२ ग्राम प्रति लिटर पानीको दरले प्रयोग गर्नुपर्छ ।
- काण्ड तथा डाँठ कुहिनेमा कपर अक्सक्लोराइडयुक्त विषादीको लेप बनाएर लगाउनुपर्छ ।
- कपरअक्सक्लोराइडयुक्त विषादी २ ग्राम र कासु बी १ मी.ली प्रति लिटर पानीमा मिसाई प्रयोग गरेपछि दोस्रो पटक मेटालेक्सल र मेन्कोजेवयुक्त विषादी प्रयोग गर्ने र पालै पालो यो प्रक्रिया रोगको प्रकोप हेरी अपनाउने । यो प्रक्रिया दुसीजन्य रोग नियन्त्रणमा बढि प्रभावकारी पाईएको छ ।

## ब्याक्टेरियाजन्य रोग (ओइलाउने रोग)




ब्याक्टेरियाबाट ओइलाउने रोगको क्षति



ब्याक्टेरियाबाट ओइलाउने रोगको परिक्षण

- रोगको निक्कै गर्न उज आउट परिक्षण गर्ने(सफा काँचको ग्लासमा पानी राखेर ओइलाएको बिरुवाको डाँठ ग्लासको पिधमा नछुने गरी पानी नहल्लाई केही मिनेट राख्ने यदि ब्याक्टेरिया जन्य रोग भएमा डाँठबाट सेतो चुरोटको धुबाजस्तो पदार्थ आएको देखिन्छ)
- बीउलाई तातोपानीमा (५२ डिग्री सेल्सियस तापक्रम भएको पानीमा १५ मिनेट) उपचार गरेर रोप्ने ।
- एग्रोमाइसिन १-२ ग्राम ३ लिटर पानीमा मिसाई प्रयोग गर्ने ।
- बाली चक्र प्रणाली अपनाउने ।
- बिरुवाको जरामा कम क्षति पुऱ्याउने ।
- रोग लागिसकेपछि प्राय नियन्त्रण नहुने हुँदा उखेलेर बोट जलाई माटोको उपचार गर्ने ।
- रोग अबरोधक रुटस्टक प्रयोग गरी कलमी गरिएका बिरुवाको प्रयोग गर्ने ।
- रोग सहन सक्ने जात लगाउने

## भाइरसजन्य रोग



- पात गुजुमुजु हुने, टाटेपाटे हुने, पातहरूको आकार बिग्रने र बोट नबढ्ने जस्ता लक्षण देखा पर्दछन्
- स्वस्थ बीउको प्रयोग गर्ने

- बेर्ना उर्मादा चुसाहा कीराको प्रकोप कम गर्न जालीघर भित्र उर्मानि ।
- बेला बेलामा नर्सरीमा दैहिक किटनाशक विषादी तथा गोलभेंडा लगाएको जग्गामा कीरा नियन्त्रण गर्न दैहिक विषादीको प्रयोग गर्ने ।
- गाई वा भैसीको ताजा दुध १० मि.लि.प्रति लिटर पानीमा मिसाएर छरेमा भाइरसको वृद्धि नियन्त्रण गर्न सहयोग गर्दछ ।
- भाइरस लागेका बोट देख्ने बित्तिकै उखेलेर जलाउने र चुसाहा कीरा नियन्त्रण गर्ने साथै गोलभेंडा लगाएको नजिक भण्टा, खुर्सानी जस्ता एउटै परिवारभित्र पर्ने बाली नलगाउने र यदि ती बाली लगाएमा रोग तथा कीरा नियन्त्रणका उपाय अपनाउने ।

### माटोको जुका (निमाटोड)




- बोट ओइलाउँदछ र खनेर जरामा हेरेमा गिरर्खा देखा पर्दछन्
- माटो निर्मलीकरण गर्ने (जग्गाको छनौटमा बताएअनुसार)
- सयपत्री फुलको बिरुवा लगाएर करिब १ महिनापछि माटोमा जोतेर मिसाउने तथा सकिन्छ भने पानी जमाउने
- मलखाद प्रयोग गर्दा कुखुराको कुहिएको सुली तथा निमको पिना प्रयोग गर्ने र बढि मात्रामा कम्पोष्ट प्रयोग गर्ने
- बाली चक्र प्रणाली अपनाउने
- *S. sisymbryfolium* तथा अन्य कलमी गर्न उपयुक्त रुटस्टकको प्रयोग गरी कलमी गरिएका बिरुवा रोप्ने

## गोलभेंडाका कीरा तथा तिनको व्यवस्थापन

चपाएर खाने कीराहरू (फल प्वाल पार्ने गबारो, सूतीको पात खाने लाभ्रे, फेद कटुवा तथा पात खनुवालगायत)



प्वालमा प्वाल पार्ने गबारोको क्षति



अचल अवस्था



बयस्स्क गबारो



फेद काट्ने कीराको लाभ्रा



सूतीको पात खाने लाभ्रे



पात खनुवा *leaf minor*



पात खनुवा (*Tuta absoluta*)



पात खनुवा (*Tuta absoluta*)को क्षति



पात खनुवा (*Tuta absoluta*)को वयस्क

- कीराहरूलाई टिपेर नष्ट गर्ने
- निमजन्म विषादी अल्टिनम, निमबेसिडिन आदि २ मि.लि.प्रति लिटर पानीमा मिसाएर छर्ने
- कीरा लागेको फललाई नष्ट गर्ने
- फेरोमन पासोहरू (हेल ल्युर, स्पेडो ल्युर, कम्पोजिट ल्युर) आदिको प्रयोग गर्ने
- फेद कटुवा कीरालाई बेलुकीपख बिरुवा लगाएको ठाउँमा सुकेको पत्कर राख्ने र भोलि बिहान पत्करमा जम्मा भएका कीरा संकलन गरी मार्ने
- पात खनुवा कीरा लागेका पात हटाउने, निमजन्म विषादी तथा प्राकृतिक शत्रुको प्रयोग गर्ने
- हालसालै नेपालमा पात खनुवा कीराको नयाँ प्रजाति *Tuta absoluta* देखा परेको छ जसको उपस्थिति अनुगमन गर्न फेरोमेन पासो बजारमा उपलब्ध छ । यसको प्रभावकारी नियन्त्रणको लागि जाली सहितको



प्लाष्टिक घर निर्माण गर्नाको साथै दैहिक विषादी जस्तै कोराजिन,क्लोरोपाइरिफस र साइपरमेथ्रिन युक्त विषादी,इमिडाक्लोरप्रिड आदि को प्रयोग गर्न सकिन्छ । यसका अलावा निमजन्म विषादी, वि.टी आदिले पनि संख्या बृद्धि हुनवाट रोक्दछ ।

### चुसेर खाने कीराहरु (सेतो भिङ्गा, लाही लगायत)



सेतो भिङ्गा

- अबस्था अनुगमन गर्न पहेलोस्टिक ट्रयापको प्रयोग गर्ने
- निमजन्म विषादीको प्रयोगले सेतो भिङ्गाको संख्या घटाउन सहयोग पुग्दछ
- लाही नियान्त्रणको लागि घरेलु विषादी जस्तै भोलमल, खुर्सानी पानी, गाईको पिसाब आदिको प्रयोग गर्ने
- सेतो भिङ्गाको लागि दैहिक विषादी इमिडाक्लोरपिड (३ लिटर पानीमा १ मि.लि.) मिसाएर छर्ने (गोलभेंडा उत्पादन भईरहेको अबस्थामा दैहिक विषादीको सकभर प्रयोग नगर्ने) ।

### गोलभेंडामा अक्सर देखिने विकृतिहरु र निराकरणका उपाय

#### ग्रे बाल (खैरो मित्ता)



ग्रे बाल

## यसका प्रमुख कारणहरू

- भाइरसको कारणबाट फलमा विकृति हुनसक्ने त्यसकारण भाइरस नियन्त्रणका उपाय अपनाउने
- वातावरणको कारणबाट (प्रशस्त घाम लागेको एवं तापक्रम बढेको बेलापछि लगातार २-३ दिन सम्म बादल लागेमा)
- खाद्यतत्व (बिरुवामा बढि नाइट्रोजन, कम पोट्यासियम र बोरोन तत्व हुनु)
- नियन्त्रण गर्न कठिन भएकोले बेलैमा बाली ब्यबस्थापनमा ध्यान दिदै जाने

## फलको टुप्पो कुहिने (ब्लसम इण्ड रट)



फलको टुप्पो कुहिने (ब्लसम इण्ड रट)

- बिरुवामा क्याल्सियम तत्वको कमि भएमा
- माटोमा कृषि चुन सिफारिश मात्रा अनुसार प्रयोग गर्ने र उचित चिस्यान कायम गर्ने
- क्याल्सियम युक्त बजारमा उपलब्ध तत्वको प्रयोग जस्तै टोमाटो स्पेशियल २ मि.लि. प्रति लिटर पानीमा

## फल चर्कने समस्या



- धेरै वर्षा वा अत्याधिक पानी हाल्दा बिरुवाले छिटो छिटो धेरै पानी सोसेमा
- उपयुक्त चिस्यान कायम गर्ने

## सूर्यको प्रकाशको असर (सन् स्क्याल्ड)



- पातले ढाकेको फललाई एक्कासी सिधै सूर्यको किरण परेमा
- फललाई छोपेको पात नकाट्ने

## भण्टा



### परिचय :

भण्टाको उत्पत्ति चीन, नेपाल तथा भारतको गर्मी क्षेत्रबाट भएको मानिन्छ। गोलभेंडा र भण्टा एउटै परिवारमा पर्दछन् र नेपालमा प्रयोग गरिने फल तरकारीमा गोलभेंडापछि भण्टाकै स्थान आउँछ। पोषणको दृष्टिकोणबाट भण्टामा पनि गोलभेंडामा जस्तै भिटामिन ए.बि.सि. तथा खनिज पदार्थमा क्याल्सियम, फोस्फोरस, फलाम र प्रोटीन प्राप्त हुन्छ। भण्टालाई तरकारीको रूपमा उपयोग गरिन्छ।

## हावापानी:

भण्टातराईको लागि हिउँदे बाली, नदी किनारका होचा बेसी र खोंच क्षेत्रको लागि बसन्त बाली र मध्य पहाडको लागि गर्मी तथा वर्षे बाली हो । भन्टा न्यानो तथा गर्मी मौसम मन पराउने बाली हो । बीउ उम्रनको लागि २३-२८ डि.से. तापक्रमको आवश्यकता पर्दछ भने फल लाग्नको लागि अधिकतम तापक्रम २३-३२ डि.से. हो ।

## वातस्पतिकविवरण तथा जातहरू :

भण्टा कडा डाँठ हुने भाडी वर्गको मौसमी (१वर्षे) बिरुवा हो । कुनै कुनै जातका भण्टाको पातको उल्टोपट्टि भागमा र डाँठमा समेत काँडा पाइन्छ । सेतो, पहेंलो, खैरो र बैजनी, प्याजी, गुलाबी र हरियो आदि रङ्गका भण्टा पाइन्छन् । नेपालमा प्रचलित जातहरूमा हरियो, प्याजी र बैजनी रङ्गका छन् । फलको रङ्ग अनुसार पातको पनि केही हदसम्म रङ्ग मिल्दछ । त्यसैले नयाँ पातको रङ्ग हेरेर फलको रङ्ग अनुमान गर्न सकिन्छ ।

## नेपालमा प्रचलित जातहरू :

- |                  |                  |
|------------------|------------------|
| १. पुसा परपल लड  | २. पुसा क्रान्ती |
| ३. पुसा क्लस्टर  | ४. नुर्की        |
| ५. सर्लाही ग्रिन | ६. पोखरा लुर्की  |

## बाली लगाउने समय:

तराईमा भाद्र असोजमा बिरुवा सारेर मंसिरदेखि माघसम्म फल लिइन्छ । बेसी तथा गर्मी खोंच क्षेत्रमा माघ-फागुनमा बेर्नासारेर वैशाखदेखि असारसम्म र मध्य पहाडमा चैत्र-वैशाखमा बिरुवा सारेर असारदेखि भाद्रसम्म फल लिन सकिन्छ ।

## बेर्नाको तयारी तथा बीउ दर :

एक रोपनी जमिनको लागि २५-३० ग्राम बीउ आवश्यकता पर्दछ । चार वर्गमिटरको ब्याडमा ८ के.जी. राम्ररी कुहिएको गोबर मल, ८० ग्राम डि.ए.पी.२५ ग्राम म्युरिएट अफ पोटास बीउ रोप्नुअघि ब्याडको माटोमा मिलाउनुपर्छ । बेर्ना उम्रेर ४-५ पाते भएपछि सार्न योग्य हुन्छ ।

## जग्गा तयारी तथा मलखाद :

भण्टा पानी जम्ने जमिनमा खेती गर्न सकिँदैन । चिम्ट्याइलो माटोमा भण्टा खेती गर्दा आवश्यकता भन्दा बढि सिंचाई दिइयो भने ओइलिने र जरा कुहिने रोग बढि लाग्दछ । हल्का दोमट वा बलौटे दोमट माटो भण्टाको लागि उपयोगी हुन्छ । जमिनको तयारी गर्दा ३०-३५ से.मि.गहिरो जोताइपछि २-३ पटक जोताइ र डल्ला फोर्ने कार्य गर्नुपर्छ । दोश्रो जोताइमा गोबरमल राम्ररी मिलाई दिनुपर्छ ।

एक रोपनी जमिनको लागि १००० के.जी. राम्ररी कुहिएको या पाकेको गोबरमल वा कम्पोष्टमल, फास्फोरसको आवश्यकता पर्दछ । गोबरमल जमिन तयार गर्दा फोस्फोरस र पोटास तथा आधा भाग नाइट्रोजन ड्याड बनाउँदा माटोमा राम्ररी मिलाईदिनुपर्छ । बाँकी २ के.जि.फूल फुल्न शुरु गरेपछि बोटको वरिपरि औंठी आकारमा प्रयोग गर्नुपर्छ ।

## बेर्ना सार्ने :

चार/पाँच पाते राम्रा स्वस्थ बिरुवालाई पंक्तिबाट पंक्तिको फरक हिउँदमा ६० से.मि. र वर्षामा ७५ से.मि. तथा बोटबाट बोटको दुरी ४५ से.मि. हुने गरी हिउँदमा १ ड्याडमा २ हार र वर्षामा १ ड्याडमा १ हार बेर्ना सार्नुपर्छ। यसरी बिरुवा सार्ने हिउँदमा ९० से.मि. चौडा र वर्षामा ४५ से.मि. चौडा ड्याड बनाउनुपर्छ। ड्याडको बीचमा ३० से.मि.को कुलेसो राख्नुपर्छ।

## गोडमेल र सिंचाई :

भण्टाको लागि लगाएको खेतको माटो सधैं खुकुलो र भ्रारपात रहित हुनुपर्छ। यसको लागि बिरुवा सारेको २०-२५ दिनपछि हल्का गोडाइ गरी उकेरा दिनुपर्छ र ४०-५० दिनपछि फेरी गोडेरा उकेरा दिनुपर्छ। त्यसपछि समय-समयमा भ्रार उखेल्ने काम गर्नुपर्छ। पहिलो र दोश्रो गोडाइको समयमा आवश्यकता हेरी युरिया मल पनि टपट्रेस गर्नु बेस हुन्छ।

भण्टाको खेतमा सिंचाई गर्दा हिउँदमा १०-१५ दिनको फरकमा र सुख्खा तथा गर्मी मौसममा ७-१० दिनको फरकमा गर्नुपर्छ।

## बाली संरक्षण :

### रोगहरू :

#### (१) पातलो थोप्ले रोग-

लक्षण :- पातमा गोलाकार वा अन्य आकारमा खैरो रङ्गका थोप्लाहरू हुन्छन्।

रोकथाम :- डाइथेन-४५ बिषादी २ ग्राम प्रतिलिटर पानीमा मिसाई छर्कने।

#### (२) फोमोप्सिस डढुवा र फल सड्ने रोग -

लक्षण :- माटोलाई छोएका पातहरूमा पहिला दागहरू देखापर्दछन्। यो रोगले डाँठमा समेत आक्रमण गरी बोक्रा खैरो रङ्गको भई सड्दछ। फलमा बाहिर गडेका पहेंला दागहरू र भित्र पुरै सुख्खा किसिमले सड्दछ।

रोकथाम :- डाइथेन एम-४५

## कीराहरू :

#### (१) डाँठ र फलको गवारो-

पहिचान:- वयस्क पुतलीको दुवै जोर पखेटा सेतो रङ्गका हुन्छन्। हानीकारक अवस्था

लाभ्रे(भुसिलकीरा जस्तै) हो। जसको रङ्ग हलुका गुलाफी हुन्छ।

रोकथाम :- कीरा लागेको डाँठ र फल समयमै जम्मा गरी नष्ट गर्ने।

- ल्युसिन ल्युरको प्रयोग गर्ने, नेट हाउस भित्र भन्टाको खेतीगर्ने।

(२) थोप्ले खपटे-

पहिचान :- पखेटामा १२ वटा र २८ वटा काला थोप्ला भएका अर्धगोलाकार खैरो रङ्गका खपटे हुन्छन् । लाभे पहेंलो रङ्गका शरीरभरी काँडा भएका हुन्छन् । दुवैले क्षति गर्दछन् ।

रोकथाम :- तालिम तथा काँटछाँटमा ध्यान दिने, ल्युरको प्रयोग गर्ने र नेट हाउस भित्र खेती गर्ने ।

(३) लाही कीरा-

पहिचान :- वयस्क लाही सानो, हरियो, पहेंलो, मिसिएको हरियो अथवा कालो रङ्गको हुन्छ ।

रोकथाम :- थोप्ले खपटेलाई जस्तै ।

(४) फट्के कीरा-

पहिचान :- वयस्क कीरा हल्का हरियो रङ्गको हुन्छ । तर मौसम अनुसार रङ्ग बदलिन सक्छ ।

यी कीरा छड्के हिँड्दछन् र फट्टफट्ट उफ्रन्छन् ।

(५) पात बेरुवा-

पहिचान:- पुतली हल्का सेतो रङ्गको हुन्छ र बाङ्गाटिङ्गा धर्सा हुन्छन् । लाभेको रङ्ग रातो हुन्छ

र पातला भुस हुन्छन् । लाभेले मुण्टाका कलिला पातहरू बेरेरभित्र बसी खान्छ ।

रोकथाम :- माथि बताइएका विषादिको यसमा पनि प्रयोग गर्न सकिन्छ ।

**बालीको तयारी र उत्पादन :**

बाली सारेको ६० देखि ७५ दिनमा पहिलो बाली तयार हुन्छ । तरकारीको लागि भण्टा कलिलो अवस्थामा नै टिप्नुपर्छ । फूल भरेको ७-१० दिनमा भण्टा टिप्नुपर्छ । यस प्रकार प्रत्येक ७-१० दिनको फरकमा भण्टा टिप्नुपर्छ । यसरी टिप्दा प्रति बोट १ देखि १.५ के.जि. सम्म ताजा तरकारी उत्पादन हुन्छ । प्रति रोपनी १५०० के.जि. देखि २५०० के.जि. सम्म ताजा भण्टा उत्पादन हुन्छ ।

**भण्डारण तथा बजार व्यवस्था :**

साधारण अवस्थामा गर्मीमा १-२ दिन र जाडोमा ३-४ दिनसम्म भण्टालाई भण्डारण गर्न सकिन्छ । १० डि.से. भन्दा कम तापक्रम र ८५ प्रतिशतभन्दा माथि सापेक्षिक आर्द्रता भएको भण्डारमा ७ देखि १० दिनसम्म भण्डारण गर्न सकिन्छ । भण्टा टिपेर बजारमा पठाउनुअघि राम्ररी पानीले पखाल्नुपर्छ । यसो गर्नाले भण्टा चम्किलो देखिने र कुहिने कम हुन्छ । टाढाको बजारमा पठाउँदा खुकुलोसँग तह लगाएर डोको वा टोकरीमा पठाउनुपर्छ ।

## भेंडेखुर्सानी



भेंडेखुर्सानी (क्यालिफोर्निया वन्डर)



तराइमा नेट हाउसमा भेंडे खुर्सानी उत्पादन

### परिचय :

भेंडेखुर्सानी उत्पत्ति मध्य अमेरिका विशेषतः ब्राजिलबाट भएको मानिएको छ । सत्रौं शताब्दीमा पोर्चुगीजहरू मार्फत भारतीय उपमहाद्वीपमा पुगेको र राणाकालमा काठमाडौं उपत्यकामा पसेको अनुमान गरिएको छ । भिटामिन सी, र अन्य खनिज पदार्थमा भेंडेखुर्सानी स्वास्थ्यको लागि अति नै राम्रो मानिएको छ । भेंडेखुर्सानी ताजा तरकारीको रूपमा प्रयोग गरिन्छ ।

### हावापानी:

भेंडेखुर्सानी न्यानो हावापानीमा हुने बाली हो । सुख्खा र गर्मी मौसममा बोट तथा फलको विकास राम्रो हुन्छ । तर गर्मी धेरै भएमा (३५ डि.से.भन्दा ज्यादा) फल लाग्दैन । भेंडेखुर्सानीले तुषारो खप्न सक्दैन । ज्यादै गर्मी, ओसिलो र बादल लाग्ने मौसम (साउन-भाद्र) मा फल कुहिने रोग बढि लाग्दछ ।

### तानस्पतिक विवरण

साधारणतया भेंडेखुर्सानीको बोट ५० से.मि. देखि ७५ से.मि. अग्लो हुन्छ र चारैतिर समानरूपले हाँगा फैलिएको हुन्छ । भेंडेखुर्सानीको पात पिरो खुर्सानीको भन्दा ठूलो र नरम हुन्छ । नेपालमा प्रचलित भेंडेखुर्सानीको जातमा क्यालिफोर्निया वण्डर भन्ने जात हो । यसको फलको टुप्पोमा चारवटा खण्ड परेको हुन्छ र पिरो हुँदैन । गाढा हरियो रङ्गको फल लाग्दछ र फल ८-१० से.मि. सम्म लामो, वर्गाकार वा आयताकार र ५-८ से.मि. सम्म ब्यास भएको हुन्छ । हाल आएर नेपालमा प्लाष्टिक घरमा उपयुक्त हुने अग्ला जातहरूको समेत प्रयोग बढ्दै गएको छ ।

## बाली लगाउने समय :

भेंडेखुर्सानी सार्ने समय सम्बन्धित स्थानको हावापानी तथा मौसममा भर पर्दछ । तराईमा भाद्र-असोजमा बेर्ना सारेर मंसिरदेखि माघसम्म फल प्राप्त गर्न सकिन्छ । बेसी तथा मध्य पहाडीक्षेत्रमा माघ-फागुनमा बेर्ना सारेर चैत्रदेखि जेष्ठसम्म र उच्च पहाडी भागमा चैत्र-वैशाखामा बेर्ना सारेर असारदेखिभाद्रसम्म बाली लिन सकिन्छ । तुषारो र ज्यादै चिसो मौसम यो बालीले खप्न सक्दैन ।

## बेर्ना तयारी र बीउ दर :

भेंडेखुर्सानीको बेर्ना तयार हुन भण्डै दुई महिनाको समय लाग्दछ । त्यसैले सार्ने मौसम र महिनाको आधारमा ब्याडमा बीउ छर्नु पर्दछ । एक रोपनीको लागि २००० देखि २५०० स्वस्थ बिरुवाको आवश्यकता पर्दछ । कीराले काटेको र मरेको बिरुवाबदल्न केही जगेडा बिरुवाको समेत आवश्यकता पर्ने हुनाले एक रोपनीको लागि ३००० देखि ३५०० बेर्नाको व्यवस्था गर्नु पर्दछ । यसको लागि १० वर्ग मिटरको ब्याडमा बीउको उमार प्रतिशतको आधारमा ५० देखि ७५ ग्राम बीउ रोप्नु पर्दछ ।

## माटो जग्गा तयारी तथा मलखाद :

भेंडेखुर्सानीको लागि पानीको निकास राम्रो भएको, खुकुलो प्रांगारिक पदार्थ प्रशस्त भएको दुमट माटो उपयुक्त मानिन्छ । अम्लीय माटोमा भेंडेखुर्सानी खेती राम्रो नहुने हुनाले चुनको प्रयोग गर्नुपर्छ । बलौटे माटोमा प्रशस्त गोबर मलको प्रयोग र सिंचाई व्यवस्था मिलाउन सके भेंडेखुर्सानी खेती राम्रो हुन्छ ।

एक रोपनी जमिनको लागि १२०० देखि १५०० के.जि. गोबर मल, ५ के.जि. नाइट्रोजन ३ के.जि.पोटास र ३ के.जि.फोस्फोरसको आवश्यकता पर्दछ ।

गोबर मल दोश्रो जोताइ गर्ने समयमा राम्ररी माटोमा मिलाई फारपात राम्ररी सफा गर्नुपर्छ । फोस्फोरस र पोटास तथा आधा नाइट्रोजन बेर्ना सार्नुअघि ड्याड बनाउने बेलामा माटोमा मिसाउनु पर्दछ । जमिनको तयारी भण्टा तथा गोलभेंडामा जस्तै हो । हिउँद तथा सुख्खा मौसम र बलौटे माटोमा २ हार सार्ने गरी र वर्षाको मौसम तथा चिम्ट्याहा माटोमा १ ड्याडमा १ हारबेर्नासार्ने गरी ड्याड बनाउनुपर्छ । २ हार रोप्न ९० से.मि. चौडा ड्याड र १ हार रोप्न ३० से.मि. चौडा ड्याड तथा ३० से.मि.को कुलेसो बनाउनु पर्दछ ।

## बीउ रोप्ने तथा बेर्ना सार्ने :

बेर्ना सार्दा ८-१० से.मि. लामो र ५-६ पाते बेर्ना सार्नुपर्दछ । हारबाट हारको दुरी ६० से.मि. र बोटबाट बोटको दुरी हिउँद र गर्मीमा ३० से.मि. तथा वर्षामा ४५ से.मि. कायम गर्नुपर्दछ । जरा नबिग्रने गरी ब्याडबाट बिरुवा उखेली हल्का तरिकाले सार्नु पर्दछ र सारिसकेपछि बेर्नाको वरिपरि औंलाले थिचेर सम्प्याइदिनुपर्छ ।

## गोडमेल र सिंचाई :

भेंडेखुर्सानीमा गोडमेल तथा सिंचाई बारम्बार गरिरहनु पर्दछ । गोडमेल र मलखाद दिएपछि सिंचाई अनिवार्य रूपले दिनुपर्छ । बिरुवा सारेको ४०-४५ दिनमा जब फूल फूलन थाल्दछ, दोश्रो गोडाइ र उकेरा दिने काम गर्नुपर्छ । यो समयमा बाँकी आधा भाग युरिया प्रयोग गर्नु पर्दछ । यस बाहेक फारपातको प्रकोप र चिस्यानको अवस्था हेरी गोडमेल र सिंचाई दिनुपर्छ ।



## बाली संरक्षण :

(१) एन्थ्रकनोज

लक्षण :- पहिलो मुन्टामा काला दागहरू लाग्दछन् र बिस्तारै तलतिर असर गर्दै जान्छ र फल कम लाग्दछ । साथै फलमा बाटुला काला दागहरू लागि फल सड्दछ ।

रोकथाम:- डाइथेन एम-४५ वा ब्लार्डटाक्स-५० बिषादीर ग्राम प्रतिलिटर पानीमा मिसाई छर्ने ।

(२) भाइरसबाट हुने रोग :

लक्षण :- कुनै बिरुवामा पातहरू कही पहेलो र कही हरियो भै खुम्चेको देखिन्छ । कुनै बिरुवामा पात बटारिएका र साना भै बिरुवा ठिङ्गिएको देखिन्छ ।

रोकथाम :- कीराहरूबाट रोग फैलिने भएकाले समयमै कीरा नियन्त्रण गर्न मालिथियन, नुभान जस्ता विषादि छर्नुपर्छ ।

## कीराहरू :

(१) थ्रिप्स :

पहिचान- यो कीरा ज्यादै सानो हुन्छ । माउ र बच्चाले कोत्रे घाउ बनाई निस्केको रस चुस्छन् । कोत्रेको ठाउँमा खैरा धब्बाहरू देखिन्छन् ।

(२) लाही कीराहरू

(३) पुतलीका लाभ्रेहरू

(४) भण्टाको डाँठमा लाग्ने गबारो

(५) फलमा प्वाल पार्ने कीराआदि

भण्टामा बताइएका विषादिहरूले यिनीहरूको पनि रोकथाम हुन्छ ।

## बाली तयारी तथा उत्पादन :

भेंडेखुर्सानी सारेको ४५-५० दिनमा फूल फुल्न थाल्दछ । फूल फुलेको दिनबाट २०-२५ दिनमा ताजा फल टिप्न योग्य हुन्छ । पहिलो पटकको फल टिपाइमा भन्दा दोश्रो, तेश्रो पटकको टिपाइमा फलको संख्या तौल र गुणस्तरमा बृद्धि हुँदै जान्छ । फल टिप्दा हातले फललाई च्याप्प समातेर दाहिनेतिर घुमाउनु पर्दछ । एक मौसममा करिब १० पटकसम्म बाली टिप्न सकिन्छ र १ रोपनीबाट ५००-८०० के.जि.सम्म ताजा भेंडेखुर्सानी उत्पादन हुन्छ ।

## भण्डार तथा बजार व्यवस्था:

ताजा भेंडेखुर्सानी जति सक्थो त्यति छिटो बिक्री गर्नु उचित हुन्छ । फल टिपिसकेपछि सफा पानीले राम्ररी पखालेर छायाँमा ओबाउन दिएर ताजापन नबिग्रने गरी नरम पदार्थमा प्याक गरेर क्रेटमा बजार पुऱ्याउनु पर्दछ । कम तापक्रम (०-३ डि.से.) र उच्च आर्द्रता (९५-९८ प्रतिशत) मा भण्डारण गरे २०-२५ दिनसम्मपनि भेंडेखुर्सानी ताजा रहन्छ ।

## खुर्सानी



खुर्सानी एन एस १७०१

### परिचय :

खुर्सानीको उत्पत्ति मध्य अमेरिकाबाट भएको भन्ने अनुमान छ । नेपाल अधिराज्यभर खुर्सानीको खेती गरिन्छ । खुर्सानीमा भिटाभिन ए.र सी. प्रशस्त मात्रामा पाइन्छ ।

### हावापानी :

खुर्सानी गर्मी र न्यानो मौसममा हुने बाली हो । तुषारो नपर्ने र न्यूनतम तापक्रम ५ डि.से. भन्दा तल नजाने ठाउँमा हिउँदे बालीको रूपमा खेती गरिन्छ । तापक्रम १८ डि.से. र ३२ डि.से. को बीचमा खुर्सानीको बृद्धि र विकास राम्रो हुन्छ । लामो समयसम्म ३५ डि.से. भन्दा माथि तापक्रम गएमा खुर्सानीमा फल लाग्दैन ।

### माटो :

प्रायः सबै किसिमको माटोमा खुर्सानीको खेती गर्न सकिन्छ । तापनि पानीको निकास राम्रो भएको चिम्टिलो दुमट माटोमा खुर्सानीको खेती राम्रो हुन्छ । पी.एच. ५.५ देखि ६.५ को बीचमा खुर्सानी खेती राम्रो हुन्छ ।

### वानस्पतिक विवरण

खुर्सानीको बोट बढिमा १ मिटरसम्म अग्लो हुन्छ । सानो बोट भएपनि यसको डाँठ बलियो हुन्छ । सेतो रङ्गको फूल

फुल्दछ । फल हरियो हुन्छ । पाकेपछि फल रातो हुन्छ ।

### **बाली लगाउने समय :**

हिउँदे बालीको लागि भाद्रमा बीउ रोपेर असोज-कार्तिकमा बेर्ना सारिन्छ भने वर्षे बालीको लागि माघ-फागुनमा बीउ रोपेर चैत्र-वैशाखमा बेर्ना सारिन्छ ।

### **बेर्ना उत्पादन विधि :**

खुर्सानीको बेर्ना उत्पादन विधि गोलभेंडा तथा भण्टा जस्तै हो ।

### **मलखादको प्रयोग :**

खुर्सानीको लागि १ रोपनी जमिनमा १००० के.जि.गोबर वा राम्ररी पाकेको कम्पोष्ट मल, ४ के.जि.नाईट्रोजन २ के.जि. पोटास र २ के.जि. फोस्फोरसको आवश्यकता पर्दछ । मलखादको प्रयोग विधि भेंडेखुर्सानीमा जस्तै हो ।

### **जमिनको तयारी :**

गोलभेंडा र भण्टा जस्तै हो ।

### **बीउ बेर्ना लगाउने विधि :**

एक ड्याडमा २ पक्ति- पक्तिबाट पक्तिको फरक -४५ से.मि.बोटबाट बोटको फरक ३०-से.मि.

### **सिंचाई र गोडमेल :**

हिउँदे खुर्सानीलाई १०-१५ दिनको फरकमा सिंचाई गर्नुपर्छ । वर्षे खुर्सानीलाई सार्ने बेलामा बाहेक सिंचाई दिनु पर्दैन । बेर्ना राम्ररी सरेपछि १ रोपनीमा २ के.जी.को दरले युरिया टपड्रेस गरिदिनुपर्छ । दोश्रो पटकको गोडमेल फूल फूलन थालेपछि गर्नुपर्छ र बाँकी युरिया टपड्रेस गर्नुपर्छ ।

### **बाली संरक्षण :**

भेंडेखुर्सानीमा जस्तै प्रक्रिया अपनाउने ।

### **बाली लिने समय :**

खुर्सानीको बेर्ना उम्रेको ३०-४५ दिनमा बेर्ना सार्नुपर्छ । बेर्ना सारेको ६०-७५ दिनमा फल लाग्न थाल्दछ । एक रोपनीबाट १०० के.जि.देखि १५० के.जि. सम्म सुकेको खुर्सानी, ४०० देखि ६०० के.जि. हरियो खुर्सानी प्राप्त हुन्छ ।

### **भण्डारण र बजार व्यवस्था :**

ताजा प्रयोग हुने खुर्सानी भण्डारण गर्नुभन्दा छिट्टै बजारमा पुऱ्याउनु लाभकारी हुन्छ । मसलामा प्रयोग हुने खुर्सानीको रङ्ग नबिग्रने गरी छायाँमा सुकाउनु पर्दछ र सुख्खा ठाउँमा भण्डारण गरे ५-८ महिनासम्म भण्डारण गर्न सकिन्छ ।

## रामतोरिया



### परिचय :

रामतोरिया कपास परिवारको एक पौष्टिक तरकारी हो । यसको उत्पत्ति क्षेत्र अफ्रिका वा एसियाको उष्ण भाग भएको मानिन्छ । यसको फल तारेर वा पकाएर तरकारीको रूपमा प्रयोग गरिन्छ । यसको डाँठबाट कमसल खालको रेसा पनि बनाउन सकिन्छ । यसमा भएको चिप्लो पदार्थ कागज उद्योगमा प्रयोग गरिन्छ । रामतोरियामा भिटामिन ए.बि.सि. र फलाम प्रशस्त पाइन्छ । यसले पाचन प्रक्रियामा सहयोग गर्दछ ।

### हावापानी :

रामतोरियालाई गर्मी हावापानी चाहिन्छ । यसले तुषारो खप्न सक्दैन । रामतोरियाको सफल उमारको लागि १८-२० डि.से. तापक्रम चाहिन्छ । रामतोरिया खेतीको लागि माटो मलिलो बलौटे, तर दुमट चाहिन्छ । माटोको अम्लीयपना ६ देखि ६.८ सम्म पि.एच. यसको उत्पादनको लागि उपयुक्त हुन्छ ।

### तानस्पतिक विवरण

रामतोरिया एकवर्षिय तरकारीबाली हो । यसको फूल हल्का पहेँलो हुन्छ । पात चौडा, ठूलो र चिरिएको हुन्छ । यसको डाँठ, पात र फलबाट चिप्लो पदार्थ निस्कन्छ । यसको फल ठूलो मोटो औलाजस्तो हुने भएकाले यसलाई लेडिज फिडगर पनि भन्दछन् ।

### बीउ दर र बीउ रोप्ने :

रामतोरियाको बीउ प्रतिरोपनी ७५० ग्राम लाग्दछ । रामतोरिया तरकारीको लागि तराईमा ग्रीष्ममा उत्पादन गर्न माघमा लगाइन्छ । पहाडमा यो चैत्र-वैशाखमा लगाइन्छ । रामतोरियालाई माटोको उर्वराशक्ति, जात र लगाउने समयलाई ध्यानमा राखेर रोप्ने दुरी निर्णय गरिन्छ । वर्षा मौसमको बालीको लागि लाईनदेखि लाईन ६० से.मि. देखि १०० से.मि. र बोट-बोटको दुरी १५-२० से.मि. राखिन्छ । बीउ १-२ से.मि. गहिराइमा रोपिन्छ ।

### मलखाद :

जग्गा तयार गर्दा प्रतिरोपनी एक हजार के.जि.कादरले चारैतिर पर्ने गरी कम्पोष्ट मल हाल्नुपर्छ । नाइट्रोजन ५

के.जि., फोस्फोरस ३ के.जि. र पोट्यास १.५ के.जि.प्रतिरोपनीका दरले हालिन्छ ।

### गोडमेल र सिंचाई :

रामतोरिया बीउ उम्रेपछि बोट सँगसँगै प्रशस्त भारपात पनि उम्रन थाल्दछ । यसको पहिलो गोडाई एक-डेढ महिनामा भारपात नियन्त्रण गर्न आवश्यक छ । बोट बढिसकेपछि पातले जमिनको सतह ढाक्ने हुँदा त्यति भारपात आउँदैन । तरकारी उत्पादनको लागि माघमा लगाइएको रामतोरियामा बराबर सिंचाईको आवश्यकता पर्दछ । बाली अर्धमा ७-१० पटक सिंचाई गर्नुपर्छ । मनसुनी वर्षा शुरु हुनुअघि नै १-२ पटक सिंचाईको जरूरत पर्दछ ।

### बाली संरक्षण :

रामतोरियामा लामे कीराहरूमा डाँठमा प्वाल पार्ने गवारो, कपासको रातो चुसाहा खपटे र फट्टने कीरा लाग्दछ ।

रामतोरियामा लामे प्रमुख रोगहरूमा पातको नसा पर्हेलने रोग, पाउडरी मिल्ड्यु लाग्दछ । पातको नसा पर्हेलने रोग भाइरसबाट हुने रोग हो । रोगी बोट देखनासाथ उखेलिदिनुपर्छ । यो रोग फैलाउने कीराको नियन्त्रणको लागि सिस्टिमिक बिषादी छर्नुपर्दछ । पाउडरी मिल्ड्युको रोकथामको लागि क्याराथिन इ.सी.०२५% वाकेलेक्सिनछर्नुपर्छ ।

### बाली उत्पादन :

रामतोरिया रोपेको ७०-१०० दिनमा कोशा पटक-पटक गरी टिप्नुपर्छ । ताजा उपयोगको लागि कोसा नछिप्पिएको कमलो अवस्थामा टिपिन्छ । एक रोपनीमा सरदर ६ सय किलो उत्पादन हुन्छ ।

## जरे तरकारीबाली समूह

जरे तरकारी समूहमा त्यस्ता किसिमका तरकारीहरू पर्दछन् जसको जरा मोटा, रसिला र खानलाईक हुन्छन् । यस्ता जरा विभिन्न आकार र रङ्गका हुन्छन् । यस समूहमा विभिन्न वानस्पतिक परिकारका तरकारीबालीहरू पर्दछन् । तिनमा मुला परिवार, गाजर परिवार र चुकन्दर परिवार प्रमुख हुन् । जरे तरकारी समूहका प्रचलित तरकारीहरूमा मुला, सलगम र गाजर नै मुख्य हुन् ।





## मुला



### परिचय :

तरकारीहरूमा मुला एक निकै प्रचलित जरे तरकारीबाली हो । मुलालाई खेतबारीमा रोपेर एकल खेती वा अरु बालीसँगैमिसाएर वा अरुबालीको छेउछाउमा लगाउने चलन नेपालमा छ । मुला मध्य वा पश्चिम चीन या भारतबाट उत्पत्ति भएको मानिन्छ । यो क्षेत्रमा यसको प्रयोग प्राचीनकालदेखि भएको पाइन्छ । जङ्गली मुलाहरू भूमध्यसागरीय क्षेत्रमा पनि पाइन्छ । मुलाको प्रयोग काँचै वा अन्य तरकारीसित मिसाई पकाएर वा अचार बनाई वा सिन्की बनाएर गरिन्छ । पछि सुकाएको मुलाको चाना प्रयोग गरिने चलन पनि छ । पोषण तत्वको दृष्टिकोणले मुलामा अन्य पौष्टिक पदार्थका साथै बढि भिटामिन, जैविक रस र क्याल्सियम र फोस्फोरस जस्ता खनिज पनि पाइन्छ । यसको रसले पाचन प्रक्रियामा मद्दत पुऱ्याउँछ ।

### हावापानी :

मुलाको सफल खेतीको लागि १८-२४ डि.से.सम्मको तापक्रम र उचित प्रकाशको आवश्यकता पर्छ । माटोको चिस्यान ६०-७० प्रतिशत र माटोमा प्रशस्त पौष्टिक तत्वको उपस्थिति पनि यसको खेतीको लागि नभई नहुने कुरा हो । उचित वातावरणीय अवस्था नभएमा मुलाको डुकु निस्कने, मुला सानो डल्लो फल्ने,पिरोपनाको मात्रा वढ्ने,

जरा फाट्ने आदि जस्ता समस्या देखा पर्दछन् ।

### तानस्पतिक तिवरण

तरकारीको रुपमा प्रयोग गरिने मुला बिरुवाको मोटो जरा हो । सर्वप्रथम बीउबाट मसिनो लामो जरा आउँछ । त्यसपछि त्यस जरामा बिरुवाले खाद्यवस्तु जम्मा गर्दै जान्छ र खान लायकको जरा तयार हुन्छ । मुला बिरुवालार्इ यसो नियालेर हेरेमा ३ भाग स्पष्ट छुट्टयाउन सकिन्छ । पहिलो टाउको-जसमा छोटो डाँठ र पातहरू पर्दछन् । दोश्रो भाग घाँटी-जसमा हाइपोकोटाइलबाट विकसित भाग, जसबाट जरा पलाउँदैन, तेश्रो जरा भाग-जुन खास जरा हो, जसबाट साना मसिना जरा पलाउँछ ।

मुलाका विभिन्न जातहरूलाई जातीय स्वभाव र गुण अनुसार दुई भागमा विभाजन गरिएको छ । ती हुन् (१) एशियाली वा उष्ण प्रदेशीय मुला (२) युरोपेली वा समशीतोष्ण प्रदेशीय मुला, युरोपेली थरिका मुला सानो र कम पीरो हुन्छ ।

### बाली चक्र र बाली लगाउने समय :

हिउँदे बालीको रुपमा मुलालार्इ मकैपछि लगाइन्छ । मुलालार्इ ग्रीष्मबालीको रुपमा रायो, काउली पछि पनि लगाइन्छ ।

नेपालको लेक, पहाड र तराईका विभिन्न स्थानमा बेलाबेलै समयमा यसको खेती गरिन्छ । लेकमा यो वैशाख-साउनमा रोपी भाद्र-असोजमा तयार हुन्छ । पहाडी प्रदेशमा यसलाई भाद्र-असोजमा रोपी असोज-पुसमा तयार गर्दछन् । तराईमा भाद्र-कार्तिकमा बीउ खसाली मंसिर-माघमा बाली तयार हुन्छ ।

### जग्गा तयारी र मलखाद :

मुला खेतीको लागि हलुका दोमट माटो उपयुक्त हुन्छ । यसको लागि २०-३० से.मि.को गहिराइमा राम्ररी २-३ पटक जोतेको जमिन उपयुक्त मानिन्छ । यसरी खनेको जग्गामा एक टन प्रतिरोपनीका दरले गोबर मल चारैतिर पर्ने गरी हाल्नुपर्छ । डल्ला फोरेपछि रासायनिक मल प्रतिरोपनी ५ के.जि. नाइट्रोजन, ३ के.जि.फोस्फोरस र ४ के.जि.पोटास हाल्नुपर्छ ।

### बीउ रोपण :

मुला ड्याड ड्याडमा रोपिने तरकारी हो । कहिलेकाही सानो मुला वा साग खाने हेतुले छर्ने गरेको पनि देखिन्छ । यसको दुरी जात जात अनुसार फरक छ । सानो एक महिना जतिमा बाली तयार हुने जात जस्तै चालिस दिने मुला भएमा बाक्लो रोप्नु आवश्यक छ । ठूलो उष्ण प्रदेशीय वा एशियाली जातका मूला ४५×२५ से.मि. को स्थानान्तरणमा लगाउँदछन् । यस्तो स्थानान्तरणमा लगाउन तयार गरी राखेको खेतमा ७५ से.मि.को फरकमा लामालामा ड्याड बनाइन्छ र हरेक ड्याडमा ४५ से.मि.को फरकमा २ लाईनमा बीउ खसालिन्छ । यसमा प्रतिरोपनी २५०-३०० ग्राम बीउ लाग्दछ ।

### गोडमेल र सिंवाई :

भारपातको नियन्त्रण गर्न, माटो खुकुलो पार्न र टपड्रेस गर्नको लागि गोडमेलको आवश्यकता पर्छ । गोडमेल गर्दा

भारपात उखेली फाल्ने, माटो राम्ररी गोड्ने नाइट्रोजन टपड्रेस गरी माटोको उकेरा दिइन्छ। मुलाको बिरुवालाई बृद्धि अवस्थामा बढ्ता फस्फोरस र पोटासको आवश्यकता पर्दछ।

### बाली संरक्षण :

मुला बालीमा लाही, उफ्रने खपटे आदिले आक्रमण गर्छ। लाही कीरा खास गरी पात र गुवोमा लाग्दछ। यसले रस चुसी हानी पुऱ्याउँछ। यसको नियन्त्रणको लागि घरेलु विधि तथा बिषादीको प्रयोग गर्न पर्दा मालाथियन जस्ता सुरक्षित बिष वा निमजन्म बिषादीको प्रयोग गर्न सकिन्छ।

मुला खेतीमा लाने रोगहरूमा कालो कुहिने रोग उल्लेखनीय छन्। काले कुहिने रोग पहिले पातबाट शुरु भई जरासम्म पुग्छ। रोग लागेको पातका नसाहरू खैरो भई पछि कालो हुन्छ। यो रोग कलिलो बोटामा लाग्दा ओईलिए मर्छ र छिप्पिएको बोटमालाम्यो भने जरा गोलो भई कुहिए मर्छ। यसको नियन्त्रणको लागि बीउ रोपणपूर्व बीउलाई ५० सेन्टिग्रेड तातो पानीमा आधा घण्टासम्म डुबाई उपचार गर्नुपर्छ।

### बाली तयारी तथा तरकारी उत्पादन :

विभिन्न जातका मुला एक महिनादेखि दुई वा अढाई महिनासम्ममा तयार हुन्छन्। ताजा तरकारी उपयोगको लागि कलिलो र रसिलो अवस्थामै मुला उखेल्नुपर्छ। मुलालाई राम्ररी धोई पखाली सफा गरी मुठा पारी बिक्री गरिन्छ। ढिलो गरी टिपेको, छिप्पिएको र काठ पसेको मुला बिक्रन गाह्रो हुन्छ। सानो युरोपेली जातका मुला प्रतिरोपनी ४०० किलोसम्म र ठूला-ठूला १५००-२५०० किलोसम्म फल्छ।

### प्रशोधन भण्डारण तथा बजार व्यवस्था :

मुलाको जरा टुक्रा गरी मसिना चाना बनाई सुकाइन्छ। यसरी राम्ररी सुकेको चाना पछि तरकारी अभाव भएको मौसममा प्रयोग गरिन्छ। मुला राम्ररी भण्डारणमा भण्डार गरिएमा ५-७ दिन सुरक्षित राख्न सकिन्छ। मुला खेती गर्ने कृषकहरूले मुठा पारी खेतैमा थोक बिक्रेतालाई वा आफैले बजार पुऱ्याई बिक्री गर्दछन्।

## सलगम





## परिचय

जरे परिवारमै पर्ने सलगम एक महत्वपूर्ण तरकारी बाली हो । यसमा कार्बोहाइड्रेट, भिटाभिन सी र प्रोटिन पाइन्छ । यो विशेष प्रकारको स्वाद र धेरै अविधिसम्म राख्न सकिने खालको छ । यसको गाँठाको साथसाथै कलिलो अवस्थामा साग पनि खाईन्छ । यसको सागमा खनिज र भिटाभिन प्रशस्त हुन्छ । सलगम मुला भै पकाएर वा सलादको रूपमा खाइन्छ । नेपाली जन-जीवनमा यसले अभै स्थान ओगट्न बाँकी छ ।

## हावापानी :

सलगम चिसो सहन सक्ने बिरुवा हो । सलगमको बीउ २-३ डि.से.मा उम्रन थाल्छ र ५-१० दिनमा बेर्ना ठूलो हुन्छ । यस्तो बेर्नाले २-३ डि.से. सम्मको चिसो सहन सक्छ । उच्च तापक्रममा र अझ त्यसमा पनि पानीको अभावमा सलगमको जरा मसिना र कमसल हुन्छन् । सलगमको राम्रो बाली उत्पादनको लागि माटोको उर्वराशक्ति पनि राम्रो चाहिन्छ । तर कम मलिलो माटोमा पनि सलगम हुर्कन सक्छ, किनभने यसको जरा प्रणाली राम्ररी विकसित भएको हुन्छ ।

## वानस्पतिक वितरण र जात पहिचान :

सलगम मुला परिवारकै एक वार्षिक बाली हो । शितोष्ण प्रदेशीय जलवायुमा यो द्विवर्षिक बाली मानिन्छ । शुरुमा यसले ग्याँठ उत्पादन गर्छ र पछि डुकु आउन आवश्यक चिसो प्राप्त गरेपछि डुकु पलाई बीउ उत्पादन हुन्छ । ताजा तरकारी उत्पादनको दृष्टिकोणबाट यसको जराफल उत्पादन महत्वपूर्ण छ । सलगममा पनि युरोपेली र एशियाली थरिका जातहरू छन् । हाम्रो देशमा प्रचलित सलगमका जातहरूमा पर्पलटप र स्थानीय नै हो ।

## बाली चक्र, बाली लगाउने समय :

बाली चक्रमा सलगमलाई धान वा मकैपछि लगाइन्छ । सलगमलाई मुला जस्तै हिउँदै तरकारीको रूपमा लगाइन्छ । उच्च पहाडमा सलगमलाई जेठ-साउनमा रोपी साउन-असोजमा लगाई असोज-पुसमा ताजा सलगम उत्पादन हुन्छ । तराई क्षेत्रमा सलगम असोज-कार्तिकमा रोपी मंसिर-माघमा तयार हुन्छ ।

## जग्गा तयारी तथा मलखाद :

सलगमको खेती सबै किसिमको जग्गामा गर्न सकिए तापनि यसको लागि हलुका दोमट माटो उपयुक्त हुन्छ । सलगमको लागि मुलामा जस्तै जग्गा तयार गरिन्छ । जग्गा तयारीमा ८००-१००० किलो कम्पोष्ट वा प्रांगारिक मल चारैतिर पर्ने गरी हालिन्छ । रासायनिक मलको हकमा सलगमलाई बढि नाइट्रोजन र फसफोरस आवश्यकता बढि पर्छ । एक रोपनीमा साढे दुई किलो नाइट्रोजन र फोस्फोरस र डेढ किलो पोटास हालिन्छ ।

## बीउ रोपण र बीउ दर :

सलगमलाई जातअनुसार विभिन्न दुरीमा रोपन सिफारिश गरिन्छ । यसलाई ४५×३०, ४०×२५, ३०×२० से.मि.आदिमा राख्दछन् । एक रोपनीको लागि २०० ग्राम बीउ यथेष्ट हुन्छ । यसलाई रोपेको एक हप्तापछि बाक्लो भएको ठाउँबाट बेडाउन आवश्यक छ ।

## गोडमेल र सिंचाई :

सलगमलाई बेला वेलामा भारपात हटाइ गोडमेल गरी सिंचाई दिन जरूरी हुन्छ ।

## कीरा तथा रोग

सलगमलाई क्षति पुऱ्याउने कीराहरूमा लाही मुख्य हो । यसको नियन्त्रणको लागि घरेलु विधि र निम वा मालाथिन जस्ता सुरक्षित बिषादीको प्रयोग गर्नुपर्दछ । हानी पुऱ्याउने रोगहरूमा कुहिने रोग नै मुख्य हो । त्यसको रोकथामको लागि तातो पानीको उपचार वा बीजोपचार गरिनुपर्छ ।

**बाली तयारी तथा उत्पादन :**सलगम ६०-७० दिनमा ताजा तरकारीको रूपमा तयार हुन्छ । यसलाई मझौला आकार, कलिलो अवस्थामा उखेली प्रयोग गरिन्छ । एक रोपनीमा ७००-१५०० किलोसम्म फल्छ । रातो सलगम चाँहिँ रोपनीमा ४००-५०० किलो मात्र फल्छ ।

## प्रशोधन, मण्डारण र बजार व्यवस्था :

मुलालाई जस्तै यसलाईपनि उखेली धोइपखाली मुठा पारी बिक्री गरिन्छ । यसलाई साधारण हेरचाहमा ५-७ दिन ताजा राख्न सकिन्छ ।

## गाजर



## परिचय :

गाजर जरे परिवारको यो एक महत्वपूर्ण बाली हो । यसको उत्पत्ति मध्ये एशियाबाट भएको मानिन्छ । यसको पहेंलो, सुन्तला रङ्गका जरा काँचै वा अन्य तरकारीसित मिसाई पकाउन सकिन्छ । गाजरमा प्रशस्त भिटाभिनहरू हुन्छन् । यसलाई त भिटाभिन एको प्रमुख स्रोतको रूपमा लिइन्छ । भिटाभिन ए. बाहेक यसमा भिटाभिन बी.सी., के.आदि पनि प्रशस्त छन् । यसबाहेक क्याल्सियम, फसफोरस, फलाम जस्ता खनिज पनि छन् ।

## हावापानी :

गाजर खेतीको लागि १८ डि.से. देखि २० डि.से. सम्मको तापक्रम उपयुक्त हुन्छ । राम्रो जरा विकास २० डि.से. मा हुन्छ । अधिक तापक्रममा गाजरको जराको रङ्ग हरियो हुन थाल्दछ । कम तापक्रममा जरा ढिलो गरी बढ्छ । यस्तोमा

गाजर लामो वा छोटो हुन्छ । यसको लागि नरम खुकुलो माटो आवश्यक पर्दछ । यो प्रकाश मनपराउने बिरुवा भएको हुँदा अन्य बालीको छायाँमा फस्टाउन सक्दैन ।

### **वानस्पतिक विवरण तथा जात पहिचान :**

गाजरको बिरुवाले पहिले जरा बनाउँदछ । त्यसपछि डुकु निस्कन्छ र बीउ लाग्दछ । साना मसिना बीउ आकारमा जीराजस्ता तर भुस भएका हुन्छन् ।

### **बाली चक्र र लगाउने समय :**

काठमाडौँ उपत्यकामा यसको खेती बाह्रै महिना गरिन्छ । यसको परम्परागत समय भने उच्च पहाडमा जेष्ठ-साउनमा रोपी साउन-असोजमा उखेलिन्छ । मध्य पहाडमा यसलाई भाद्र-असोजमा लगाई मंसिर -पुसमा बाली लिइन्छ । तराई क्षेत्रमा यसलाई असोज-कार्तिकमा लगाई मंसिर-माघमा उखेलिन्छ ।

### **जग्गा तयारी तथा मलखाद :**

गाजर खेतीको लागि जमिन गहिरो गरी खनेको हुनु आवश्यक छ । माटोको अम्लीयपना ६.५ जति हुनुपर्छ । ज्यादै अम्लीय जमिनमा जरा बढ्न सक्दैन । पाकेको गोबर मल वा कम्पोष्ट एक टन प्रतिरोपनी हाल्नुपर्छ गाजरमा काँचो गोबरको प्रयोगबाटै जरा विभाजित हुन्छ । रासायनिक मलको हकमा ५ किलो डि.ए.पी. र २ किलो म्युरेट अफ पोटास जग्गा तयारीमा हालिन्छ ।

### **बीउ रोपण :**

गाजरको बीउ ढिलो गरी उम्रन्छ । यस्तो ढिलोपनलाई छोट्याउन बीउलाई पानीमा केही घण्टा भिजाएर रोपिन्छ । यसलाई राम्ररी तयार पारेको जमिनमा लाईनमा वा छरेर रोपिन्छ । लाईनमा रोप्दा एक लाईनदेखि अर्को लाईनको दुरी ४५ से.मि. राखिन्छ । लाईनमा १० से.मि. को फरकमा पर्ने गरी बीउ खसालिन्छ । एक रोपनी जग्गामा २५०-३०० ग्राम बीउ लाग्दछ । माटोको उपयुक्त चिस्यानमा यो एक हप्तामा उम्रन्छ ।

### **गोडमेल र सिंचाई :**

गाजर उम्रेपछि गोडमेल, फारपातको नियन्त्रण र सिंचाईको प्रबन्ध गरिनु आवश्यक छ । रोपेको बीउ सिफारिश गरिएको दुरी भन्दा बाक्लो छ भने बेडाउन अति आवश्यक छ । उम्रेका बेर्नाहरू शुरुको अवस्थामा ढिलो गरी बढ्दछन् र यस अवस्थामा फारपातले छोप्नेहुँदा तिनको नियन्त्रण गर्नु आवश्यक छ । गोडमेल गरेर फारपातको नियन्त्रण गरिन्छ । माटोको चिस्यान हेरी १-२ पटकसम्म सिंचाई दिनु लाभदायक छ ।

### **बाली संरक्षण :**

गाजरमा आक्रमण गरी हानीगर्ने कीराहरूमा लाही,पात खाने लाभ्रे आदि पर्दछन् । यसको नियन्त्रणको लागि घरेलु बिषादी वा नुभान छर्कन सिफारिश गरिन्छ ।

रोगहरूमा गाजर बालीमा भाइरस रोग, जरा कहिने रोग र पातको थोप्ले रोग लाग्दछ । भाइरस रोगको रोकथामको

लागि त्यो रोग सार्ने कीरा (भेक्टर-लाही वा अन्य) को नियन्त्रण गर्न जरूरी छ ।

### **बाली तयार तथा फसल उत्पादन :**

जातको आकार र तयार हुने अवधि हेरी गाजरको बाली उखेलिन्छन् । यो प्रति रोपनी ६००-७०० किलोसम्म फल्छ ।

### **प्रशोधन, भण्डारण तथा बजार व्यवस्था :**

उखेलेर गाजर राम्ररी धोई पखाली मुठा पारी बेचिन्छन् । ठूलो परिमाणमा पात काटी जराहरू काठको टोकरी वा बाकसमा बन्द गरी ढुवानी गरिन्छ । गाजरलाई उपयुक्त वातावरणमा लामो अवधिसम्म सुरक्षित राख्न सकिन्छ । शून्य डि.से.र ९३-९८ प्रतिशत सापेक्षिक आर्द्रतामा यो ६ महिनासम्म भण्डारण गर्न सकिन्छ ।

## **गानो तरकारीबाली समूह**

यिनीहरूमा प्याज, लसुन, लिक, श्यालोट आदि पर्दछन् । यिनको खेती सारा संसारभरी गरिन्छ । गानोको बनावटको हिसाबबाट सबै गानो तरकारी दुई भागमा विभाजित गर्न सकिन्छ । प्याज, लसुन जस्ता गोला र लिक जस्तो लामो एक नासले सम्म परेको हुन्छ ।

### **प्याज**



### **परिचय :**

प्याज हाम्रो समाजमा अत्यधिक प्रचलित तरकारी हो । प्याजको उत्पत्ति स्थल मध्य एशिया मानिन्छ । यो सबैजसो तरकारीमा मिसाएर पकाउन सकिन्छ । अनादिकालदेखि प्याजको प्रयोग औषधिको रूपमा पनि गरिआएको पाइन्छ । यो श्वास प्रश्वास रोगमा, बाथमा, पाचन प्रक्रियामा, रुखाखोकीमा र घाउ लागेमा प्रयोग गर्न सकिन्छ । प्याजमा १५ प्रतिशतसम्म ठोस पदार्थ हुन्छ यसमा स्टार्च, प्रोटीन, क्यारोटिन, भिटामिन "बी" र "सी" पाइन्छन् । प्याजको पीरोपना यसमा आलिल प्रोपाइल डाइसल्फाइड भन्ने रसायनको कारण भएको हो ।

## हावापानी :

प्याज चिसो मौसममा खेती गरिने तरकारीबाली हो । प्याजको बीउ ३-५ डि.से. मा उम्रन थाल्दछ । शुन्यभन्दा तलको तापक्रममा यो पहेँलिनन्छ र मर्दछ । प्याजको खेती १८-२२ डि.से. मा राम्रो हुन्छ । प्रकाशको दृष्टिकोणबाट यो निकै प्रकाश आवश्यक पर्ने बिरुवा हो । उत्तरी जातहरू लामा दिनमा र दक्षिणी जातहरू छिटो दिनमा मात्र प्रकाश अवधि पार गर्दछन् । प्याजको पहिलो आधा जीवन चक्रमा प्रशस्त पानीको आवश्यकता पर्दछ । दोश्रो आधा अवधिमा पानी कमगर्दै लगी अन्तिममा सुख्खा पार्नुपर्छ । यसको खेतीको लागि प्रशस्त प्रांगारिक पदार्थ भएको खुकुलो माटो आवश्यक पर्छ । अम्लीयपना ५.८ देखि ६.५ सम्म हुनु उचित मानिन्छ ।

## वानस्पतिक विवरण र जात पहिचान :

प्याजको बीउ रोपेको १०-१५ दिनमा उम्रन थाल्दछ । उम्रदा पातहरू अघिल्लो पात भित्रबाट आउँछ र यसरी यस्तो भागलाई डाँठ बन्दछ

प्याजका धेरै थरिका जातहरू छन् । यी जातहरू गानोको आकार, रङ्ग र पीरोपना आदिबाट छुट्टिन्छन् । प्रचलित जातहरू प्रायः राता, सेता वा पहेँला छन् । नेपालमा प्रचलित जातहरूमा रेडक्रियल, नासिक-५३ आदि हुन् ।

## रेड क्रियल :

यसको गानो गाढा रातो रङ्ग, पीरो बढि हुन्छ । गोलाकार चेप्टो आकारको गानो हुन्छ । पात गाढा हरियो रङ्गको साधारणतया १६० दिनमा तयार हुन्छ । उत्पादन प्रतिरोपनी १०००-१२०० किलोसम्म हुन्छ । यसलाई राम्ररी भण्डारण गर्न सकिन्छ । सरदर प्रतिगानाको तौल ८०-१२० ग्राम हुन्छ ।

**नासिक-५३:** गानो हलका प्याज रातो ठूलो गोलो हुन्छ । यो १६०-१६५ दिनमा तयार हुन्छ । उत्पादन प्रतिरोपनी १०००-१२०० के.जि. हुन्छ ।

## नूवाकोटे स्थानीय :

सानो चेप्टो आकारको चकलेट रङ्गको पीरो स्वाद भएको हुन्छ । भण्डारण क्षमता हुन्छ । उत्पादन प्रतिरोपनी १००० किलो हुन्छ ।

## बाली लगाउने समय :

नेपालको उच्च पहाडीदेखि समतल तराईसम्म प्याज खेती गर्ने समय निम्नानुसार छ :-

क्षेत्र	बीउ रोप्ने समय	बेर्ना सार्ने समय	गानो उत्पादन समय
उच्च पहाड	फागुन-चैत्र	चैत्र-वैशाख	भाद्र- असोज
मध्य पहाड	भाद्र-कार्तिक	कार्तिक-पुस	वैशाख-जेष्ठ
तराई	कार्तिक-मार्ग	मार्ग-माघ	वैशाख-जेष्ठ

## बेर्ना उत्पादन :

प्याजको प्रसारण बीउबाट गरिन्छ। हरियो पात खानको लागि गानो रोपेको पनि पाइन्छ। ठूलो व्यापारिक परिमाण प्याज खेती गर्दा सफल खेतीको पहिलो खुड्किलो असल बीउको छनौट र बेर्ना उत्पादन नै हो। विश्वासिलो श्रोतबाट बीउ प्राप्त गरी नर्सरी ब्याडमा राखिन्छ। एक रोपनी जमिन ढाक्नको लागि ४००-५०० ग्राम बीउ आवश्यक पर्छ। सोभै जमिनमा बीउ खसालेर पनि गानो उत्पादन गरिन्छ। यस्तो अवस्थामा एक रोपनीमा डेढ किलोसम्म बीउ लाग्दछ। बीउ उम्रेपछि यसलाई बेडाउन आवश्यक छ।

## जग्गा तयारी तथा मलखाद :

प्याज खेतीको लागि जमिनको छनौट गर्दा प्रशस्त प्रांगारिक पदार्थ भएको पानी सहजै लाग्न सक्ने जग्गा चाहिन्छ। यस्तो जग्गा २५-३० से.मि. को गहिराइसम्म राम्ररी खनजोत गर्नुपर्दछ। यसपछि प्रतिरोपनी १५०० किलो कम्पोष्ट वा प्रांगारिक मल चारैतिर पर्ने गरी हालिन्छ। यसको साथसाथै रासायनिक मलहरूमा ३ किलो फोस्फोरस र २ किलो पोट्यास हालिन्छ। प्याज रोप्नु अगाडि राम्ररी डल्ला फोरी मिलाई जग्गा तयार गरिन्छ।

## बेर्ना रोपण :

बीउ रोपेको २-२.५ महिनामा बेर्ना सार्नलाईक हुन्छ। प्याजलाई ३-४ मिटको चौडा ड्याड वा क्यारीमा १५×१० से.मि. को दुरीमा रोप सिफारिश गरिएको छ। यसरी बेर्ना रोपेपछि नसरुन्जेलसम्म चिस्यान हेरी दिनको दुई पटकसम्म पानी दिइन्छ।

## गोडमेल र सिंचाई :

प्याज सरेपछि यसको साथसाथै अन्य भारपातहरू पनि बढ्न थाल्दछन्। तिनलाई निर्मूल गर्नको लागि हल्का गोडमेल आवश्यक छ। प्याजको जरा माथिल्लो सतहमा फिँजिने हुँदा गहिरो गोडमेल गरेमा यो जरा नष्ट भई बालीमा असर पर्ने सम्भावना छ। त्यसकारण भारपात नियन्त्रण गर्नको लागि भारपातनाशक बिषादीको प्रयोग पनि सिफारिश गरिन्छ। प्याज खेती सिंचाईको प्रबन्ध गर्नु अत्यन्त जरुरी छ। यसलाई खेती अघि भर माटोको चिस्यानको अवस्था हेरी ६-७ पटकसम्म सिंचाई गर्नुपर्छ।

## बाली संरक्षण :

प्याज खेतीमा श्रीप्स भन्ने कीराले मुख्य रूपमा दुःख दिन्छ। यसको पोथी कीराले पातको तल्लोपट्टिको तन्तुभिन्न फूल पार्दछ र यो फुलहरूबाट ३-४ दिनपछि मात्र बच्चाहरू निस्की बिरुवा खान लाग्दछन्। यिनीहरू ३-४ हप्तामा पूर्ण विकसित भई वयस्क बन्दछन्। माउ श्रीप्स र बच्चाहरू बिरुवाको पात कोतर्छन् र रस चुस्दछन्। यस स्थानमा मसिना धब्बाहरू देखिन्छन् र पछि पात बटारिन्छ। यसको रोकथामको लागि मालाथियन २ मिलिलिटर प्रति लिटर पानीमा मिसाई छर्नुपर्छ।

प्याज बालीमा डाउनी मिल्ड्यु, स्मट्स, बैजनी धब्बा र भाइरस रोग लाग्दछ। डाउनी मिल्ड्युको आक्रमणले पात वा डाँठभरी फुस्रो धूलो देखापर्छ। यस्तोमा तामायुक्त बिषादी बोर्डेक्स मिक्सर वा अन्य छर्नुपर्छ। चिसो जलवायु क्षेत्रमा खास गरी बैजनी धब्बाले दुःख दिन्छ। पानी जम्ने प्लटमा कुहिने रोग लाग्न सक्छ। यस्तोमा वेभिस्टीन छर्नु उपयुक्त हुन्छ।

## बाली तयारी तथा उत्पादन :

प्याज दुई किसिमबाट टिप्न सकिन्छ । पहिलो त हरियो प्याजको लागि र दोश्रो गानो उत्पादनको लागि हरियो प्याजको लागि फसल कटानी गर्दा पात हरियो र कमलो हुँदै बाली टिप्नुपर्छ । गानोको लागि बाली तयार गर्न गानो बनेपछि पात पहेँलनुपर्छ । पहेँलिएको प्याज हल्का हिसाबले ढल्दछ । गानो प्याज तयार गर्दा काठ नपसेको, डुकु नआएको हुनुपर्छ । हाम्रो देशमा प्याज गानो हातैले उखेलिन्छ । विकसित देशमा यो प्रक्रियामा यान्त्रिकीकरण गरिएको छ । राम्रो जातको प्याज उन्नत खेती तरिकाबाट १०००-१५०० किलो प्रतिरोपनी फल्दछ । बाली भित्र्याएपछि ग्राहक उपभोक्ता समक्ष नपुऱ्याउन्जेलसम्म सुकाइ, छनौट र भण्डारण गरिन्छ । भण्डारण गर्दा यसलाई शून्य डि.से.को तापक्रम उपयुक्त हुन्छ । साधारण अवस्थामा प्याजलाई खुला हावा लाम्ने बाँसको वा अन्यको च्याकमा भण्डारण गरेमा सुरक्षित राख्न सकिन्छ ।

## लसुन



## परिचय :

लसुन गानो तरकारी समूहको एक महत्वपूर्ण तरकारी हो । यो तरकारीको साथसाथै मसलाको रूपमा पनि प्रयोग गरिन्छ । यसको गानोमा प्रोटीन, कार्बोहाइड्रेट, इथर तेल, भिटामिन "ए", र "सी" ड पाइन्छ । यसले संयुक्त गानो उत्पादन गर्छ । जसको हरेक पोटीबाट सिँगै बिरुवा उम्र्न सक्छ । यसको उत्पत्ति केन्द्र मध्य एशिया वा दक्षिण यूरोप मानिए तापनि यो संसारभरी पाइन्छ । यसको खेतीमा स्थानीय जातहरू नै प्रचलनमा छन् ।

## हावापानी :

लसुन १८-२२ डि.से. को तापक्रममा राम्ररी हुर्कन्छ । शून्यभन्दा तलको तापक्रममा यो पहेँलिन थाल्दछ । लसुनको पहिलो आधा जीवन अवाधिमा प्रशस्त पानीको आवश्यकता पर्छ । दोश्रो अर्ध अवाधिमा पानी घटाउँदै लानुपर्छ । यसको लागि प्रशस्त प्रांगारिक पदार्थ भएको माटो खुकुलो हुनुपर्दछ । अम्लीयपना ५.८ देखि ६.५ बीच भएको माटो यसको लागि राम्रो हुन्छ ।

**जातहरू :** मार्फा स्थानीय, गौदाम चौर स्थानीय, पाटन स्थानीय

## लसुनका रोपण र मलखाद :

लसुनको पोटी रोपिन्छ । यसका ठूलो र मझौला पोटी मात्र रोपन लाईक हुन्छ । एक रोपनीमा २०-३० किलो पोटी लाग्दछ । लसुन १५×१० से.मि. को फरकमा रोपिन्छ । पोटी ३-५ से.मि. को गहिराइमा रोप्नुपर्छ । प्रांगारिक मल एक टन प्रतिरोपनीका दरले जग्गा तयारी गर्दा नै दिनुपर्छ । आवश्यकता अनुसार रासायनिक मल पनि प्रयोग गर्न सकिन्छ ।

## हेरचाह :

लसुन रोपेपछि यसको साथसाथै अन्य भारपात पनि बढ्न थाल्दछ । तिनलाई निर्मूल गर्नको लागि हल्का गोडमेल आवश्यक छ । लसुन खेतीमा सिंचाईको प्रबन्ध गरिनु अत्यन्त जरुरी छ । यसलाई खेती अर्वाधिभर जलवायु र माटोको अवस्था हेरी ४-५ पटकसम्म सिंचाई गर्नुपर्छ ।

**बाली संरक्षण** लसुनको बाली संरक्षण प्याज अनुसार रहेको छ ।

## बाली तयारी :

लसुन दुई उद्देश्यबाट खेती गर्न सकिन्छ । प्रथमतः हरियो तरकारीको लागि कमलैमा हरियो पात छँदा टिप्नलाईक हुन्छ । गानोको लागि खेती गर्दा पात पर्हेलिन र डाँठ ढल्न आवश्यक छ । यसरी गानो उखेली घाममा जरा र डाँठ काटी सुकाइन्छ र बित्रीको आवश्यक प्रबन्ध मिलाईन्छ । खेती प्रविधि र जात हेरी लसुन प्रति रोपनी ५००-१००० किलोसम्म फल्दछ ।

## लहरे समुहका तरकारी बाली खेती प्रविधि

यस समुह अर्न्तगत काँका,फर्सी, जुकेनी, लौका, करेला, धिरौला, चिचिन्डा, परबल, इस्कुस लगायतका तरकारी पर्दछन् ।







## परिचय

लहरे तरकारी वाली अन्तरगत काँक्रो, फर्सी, लौका, धिरौला, करेला, जुकेनी फर्सी, चिचिण्डा, इष्कुस, परबल लगायतका तरकारी बालीहरू पर्दछन् । यी वालीहरू कुकुरविटेसी (Cucurbitaceae) परिवार अन्तर्गत पर्ने वालीहरू हुन् । नेपालमा ५४,६८४ हेक्टरमा यस समूहका तरकारी वालीहरूको खेती हुने गरेको छ भने यस समूहका बालीहरूको सरदर उत्पादकत्व १४.१९ मे.टन हेक्टर रहेको छ । यस समूहका बालीमध्ये नेपालमा सबभन्दा बढि क्षेत्रफलमा खेती हुने बालीहरूमा क्रमश करेला (१००८२.२ हे.), काँक्रो (९३९६.८ हे.), लौका (८६११.५ हे.) र फर्सी (७२०३.४ हे.) पर्दछन् । उत्पादकत्वको हिसावले सबभन्दा बढि उत्पादकत्व भएका लहरे तरकारी बालीहरूमा क्रमशः काँक्रो (१६.२ मे.टन/हे.), लौका(१५.१ मे.टन/हे.) र धिरौला (१४.३ मे.टन/हे) पर्दछन् । यस समूहमा पर्ने बालीहरू अधिक परसेचित (Highly Cross Pollinated) बालीहरू हुन् ।

लहरे तरकारीहरूको फूल फुल्ने विशेषता पनि वाली अनुसार वेगवेग्लै हुन सक्दछ । उदाहरणका लागि धिरौलामा पोथी फूल एक आँखलामा एउटा र भाले फूल भुप्या भुप्यामा विकसित हुन्छ र जात अनुसार फुल्ने समय पनि फरक फरक हुन्छ । परसेचित वालीहरू भएकाले यस समूहका वालीहरूमा परागसेचनको कार्य मूलतः कीराहरू वाट सम्पन्न हुन्छ । यस समूहका बालीहरूको प्लाष्टिक घरभित्र खेती गर्ने हो भने परागसेचनमा विशेष ध्यान दिन जरुरी हुन्छ ।

## हावापानी

यिनीहरू न्यानो एवं गर्मी समयमा उत्पादन गर्न सकिने बाली हुन् र धेरै गर्मी, जाडो र तुसारो सहन सक्दैनन् । यस बर्गका वालीहरूको सफलतापूर्वक खेति गर्न २५ - ३०° से. सम्म तापक्रम उपयुक्त हुन्छ । सरदर दिनको तापक्रम १८-२४° डिग्री सेल्सियस र रातको तापक्रम १५-१८° से. भएको अवस्थामा यस बर्गका तरकारीहरूको राम्रो उत्पादन भएको पाइएको छ । यदि लामो समय सम्म ३५° से. भन्दा बढि तापक्रम र बढि सुख्खा भएमा काँक्रोमा कुकुरविटासिन भन्ने रासायनिक तत्वको मात्रा बढि काँक्रो तितो हुन्छ र अन्य लहरे वालीहरूको उत्पादनमा समेत नकारात्मक असर पर्दछ । वायुको सापेक्षिक आद्रता ७०-७५ % खेतीको लागि अनुकूल हुन्छ । जाडो महिनामा दिन छोटो र तापक्रम कम हुने हुँदा काँक्रोमा पोथी फूलको संख्या बढि हुन्छ भने गर्मी महिनामा भाले फूलको संख्या बढि हुन्छ ।

## माटो

यस समूहका वालीहरूको बेमौसमी खेतीको लागि बलौटे दुमट र वर्षे बालीको लागि दुमट माटो बढि राम्रो हुन्छ। मलिलो, पानीको राम्रो निकास भएको र पि.एच.५.५-६.८ सम्म भएको माटो यस बर्गका तरकारी खेतीको लागि उपयुक्त मानिन्छ।

## मौसमी खेतीको लागि लहरे तरकारी वालीहरू लगाउने समय

बाली	तराई	मध्य पहाड	उच्च पहाड
लौका	माघ-चैत्र (चैत्र-कार्तिक)	चैत्र - आसार (बैशाख-कार्तिक)	वैशाख-जेष्ठ (असार-भाद्र)
काँक्रा/फर्सी /धिरौंला/ करेला	माघ-फाल्गुन (बैशाख-भाद्र)	चैत्र- असार (असार-असोज)	जेष्ठ-असार (भाद्र-असोज)

कोष्ठभित्रको समयले वाली उत्पादन हुने समय जाउँदछ।

## बेमौसमी खेतीको लागि लहरे तरकारी वाली लगाउने समय

बाली	तराई	मध्य पहाड	उच्च पहाड
फर्सी/ जुकिनि	कार्तिक-पौष	कार्तिक-फाल्गुण	फाल्गुन-चैत्र
काँक्रा/धिरौंला/ करेला/ लौका	मंसिर-फाल्गुन	फाल्गुन -बैशाख	वैशाख-जेष्ठ

## विभिन्न समयम रोजकोलागि उपयुक्त काकोका जातहरू

नेपाल कृषि अनुसन्धान परिषद, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेले हेम्जा (कास्की), चाम्वास (तनहुँ), देउराली (पाल्पा)मा गरेको अनुसन्धान अनुसार निम्न जातहरू वर्षे भरी काँक्रो खेती गर्न उपयुक्त ठहरिएका छन्

रोप्ने महिना	सिफारिश जातहरू	उत्पादन लिने समय
बैशाख	महिको ग्रिनलङ्ग, भक्तपुर स्थानिय मालिनी र निन्जा	आषाढ - भाद्र
आषाढ	महिको ग्रिनलङ्ग, के.सि.यु..एफ-१, मालिनी र रानिया	भाद्र - आश्विन
भाद्र	महिको ग्रिनलङ्ग, मालिनी, निन्जा-१७९ र रानिया	कार्तिक - मंसिर
कार्तिक	निन्जा -१७९, मालिनी र भक्तपुर स्थानिय	पौष-माघ
पौष	महिको ग्रिनलङ्ग, मालिनी, भक्तपुर स्थानिय	फाल्गुण-चैत्र
फागुन	महिको ग्रिनलङ्ग, भक्तपुर स्थानिय र कुसुले	बैशाख-जेष्ठ

**नोट :** कार्तिक देखि पौष सम्म खेती गर्दा प्लाष्टिक टनेल बनाएर गर्नु पर्दछ (स्रोत गौतम र गौली,२०६३)


## बीउदर

विवरण	लौका	काँका	फर्सी	जुकेनी	घिरौला / करेला
बीउदर : ग्राम प्रतिरोपनी	१००	१२५	१००	२००	५०
बिरुवा संख्या प्रतिरोपनी	१२५	१२५	१२५	५००	१००

## वेर्ना तयारी

लहरे तरकारीको बेर्ना वेमौसमी खेतीको लागि पोलिपट वा सेल ट्रेमा तयार गरिन्छ भने मौसमी खेतीको लागि सिधै जमिनमा बीउ रोप्ने चलन रहेको छ तर बिरुवाको समुचित बृद्धि विकास गराई उत्पादन बढाउन पोलिपट वा ट्रेमा जमाएको बेर्ना रोप्नु पर्दछ। बीउ राम्रोसँग उम्रन तापक्रम र चिस्यानको आवश्यकता पर्ने हुदा बेमौसमी खेतीको लागि लहरे तरकारी रोप्दा बीउ टुसाएर रोप्दा छिटै वेर्ना तयार गर्न सकिन्छ। बीउलाई छिटो उर्मान करिव २४ घन्टा बीउलाई भिजाएर उक्त बीउलाई कपडाले पोको पारी तातो नर्सरी वा मलखाडलमा करिव ४८ घन्टासम्म राख्दा बीउको राम्रो अंकुरण हुन्छ।

उक्त अंकुरण भएको बीउलाई ४ इन्च चौडाइ र ६ इन्च लम्वाई भएको प्लाष्टिक थैलामा वा सेल ट्रेमा लगाएर बेर्ना उत्पादन गर्नु राम्रो हुन्छ। थैलामा माटो, गोबरमल, खरानी र बालुवाको अनुपात २:२:१:१ गर्नु पर्दछ, यदि बालुवा मिसिएको माटो छ भने बालुवाको आवश्यकता पर्दैन। यदि गाउँघरमा साल वा अन्य ठूलो पात भएका बिरुवा छन् भने उक्त पातलाई सोली आकारमा गाँसी माथिको मिश्रण प्रयोग गरेर समेत बिरुवा उत्पादन गर्न सकिन्छ। अंकुरण भएका बीउ प्रति थैला करिव १ से.मी. जतिको गहिराईमा तेर्सो पार्ने गरी एक एक वटा पर्नेगरी रोपी थैला भिज्ने गरी रोपि गुमोजमा हावा नछिर्नेगरी प्लाष्टिकले छोप्ने र बीउ राम्रोसँग उम्रेपछि दिउँसो प्लाष्टिक हटाउने र रात्रीमा छोप्ने कार्य गर्नुपर्दछ साथै बेला बेलामा हजारीको सहयतावाट पानी नजम्ने गरी सिंचाई गर्नुपर्दछ। बिरुवा ३ देखि ४ पातको भएपछि रोपन योग्य हुन्छ। यदि बीउलाई ट्रेमा जमाउने हो भने राम्रोसँग कुहिएको करिव १ बर्ष पुरानो कम्पोष्ट वा मधुमास (cocopeat) को प्रयोग गरी बीउ रोप्नुपर्दछ।



तातो नर्सरी



पोलिपटमा बीउ रोपिदै



प्लाष्टिक गुमोज



रोपन तयार बिरुवा



सेल ट्रे



अत्याधुनिक नर्सरी

### लहरे तरकारीका बेर्ना जमाउनका लागि उपयुक्त विभिन्न नर्सरीका प्रकारहरु

नर्सरीका प्रकार	बेर्ना जमाउन उपयुक्त समय
खाल्डे नर्सरी	गर्मी तथा सुख्खा याममा
समथर नर्सरी	हिउदे मौसममा, सिचाई तथा निकास राम्रो भएको ठाउमा
उठेको नर्सरी	बर्षा याममा
तातो नर्सरी	अति चिसो मौसममा
ट्रे नर्सरी	थोरै तथा अति साना बीउ उमार्न, नर्सरी बनाउने जग्गामा रोगको प्रकोप भएमा
प्लास्टिक थैलो नर्सरी	लहरे तरकारी बालीमा
प्लास्टिक टनेल नर्सरी	हावापानी, घाम, तुषारो बाट बचाई बेमौसममा बेर्ना उमार्न



उठेको नर्सरी



खाल्डे नर्सरी

### नर्सरी अबस्थाको प्रमुख समस्या र समाधान

लहरे तरकारी वालीको नर्सरीको प्रमुख समस्या भनेको बेर्ना कुहिने रोग हो ।

#### लक्षण

- बिरुवा बाहिर ननिस्कदै कुहिएर मर्ने तथा बेर्नाको फेद कुहिएर मर्ने, बेर्नाको फेदमा औठी आकार बनि सडेर मर्ने

#### समाधान

- माटो उपचार (माटोको निर्मलीकरण)
- बीउ उपचार
- पानीको निकास
- दुसीजन्य विषादीको प्रयोग (बेर्नाको लागि डायथिन तथा बेभिष्टिन, बीउको लागि बेभिष्टिन)



बेर्ना कुहिने रोग



कुहिएको बीउ

## बिरुवा रोप्ने दुरी

यो लगाउने जात, समय र माटोको उर्वरापनमा निर्भर हुन्छ सामान्यतया केही लहरे तरकारी वालीहरूको दुरी निम्नानुसार रहेको छ :

विवरण	लौका	काँका	फर्सी	घिरौला / करेला
हारबाट हारको फरक (मिटरमा)	२	१.५ देखि २	२	२
बोटबाट बोटको फरक (मिटरमा)	२	१.५ देखि २	२	२

## जमिनको तयारी

जग्गा २-३ पटक खनजोत गर्नुपर्दछ। गर्मी समय भए १.५ मीटर चौडा र यदि वर्षा याम भए २ मीटर चौडा ड्याड बनाउनु पर्दछ। उक्त ड्याडमा माथि सिफारिश दुरी अनुसारको फरकमा खाडल खनी बिरुवा रोपेर पानी दिनु पर्दछ।



लहरे तरकारी खेतीको लागि ड्याड



प्लाष्टिक मल्लमा रोपिएको जुकिनी, खुमलटार

## मलखाद

लहरे तरकारीको उत्पादनमा मलखादको प्रमुख भूमिका हुन्छ। मलखाद प्रयो गर्न अगाडि माटोमा रहेको खाद्यतत्वको मात्रा थाहा पाउन माटो परिक्षण गरेर मलखादको प्रयोग गर्नु राम्रो हुन्छ। बिरुवा लगाउँदा मलखादको राम्रो सदुपयोग गर्नसिफारिश दुरी अनुसारको फरकमा ३०-४० से.मी. गहिरो खाडल खनि मलखादको प्रयोग गर्नुपर्दछ। साधारणतया प्रतिखाडल ५ के.जि. राम्ररी पाकेको गोबरमल, डि.ए.पी.५० ग्राम, पोटास ३० ग्राम, युरिया २५ ग्राम, पिना २५ ग्राम र बोनमिल ५० ग्राम हालेर माटोमा राम्रोसँग मिसाइ खाडल पुर्नुपर्दछ र पुरेको ३-४ दिनपछि बिरुवा रोप्नु पर्दछ।

हाल नेपालमा थोपा सिचाइको प्रयोग लहरे तरकारी बालीमा समेत बढि रहेको छ। लहरे तरकारी बालीहरू विश्वका विकसित देशहरूमा माटो विना(मधुमास, भर्मिकुलाईट, पर्लाईट) आदिको प्रयोग गरेर समेत खेती गरिदै आएको छ। नेपालमा समेत जमिनमा थोपा सिचाइको सेट प्रयोग गरि लहरे तरकारी जस्तै काँक्रोको खेती कास्की, चितवन,

काठमाण्डौ उपत्यका, सुर्खेत तथा दांग क्षेत्रमा बढिरहेको सन्दर्भमा उत्पादकत्व बृद्धिको लागि थोपा सिचाइको सेटबाट बाली अबधिभर निम्नानुसार पानीमा घुलनशिल खाद्यतत्व प्रयोग गर्न उपयुक्त हुन्छ :

बिरुवा रोपेपछिको अबधि	प्रयोग गर्ने समय	मलको नाम	प्रयोग मात्रा(के.जि. प्रति ८ रोपनी)
७ देखि ३० दिन सम्म			०.५
	विहान ७.३० बजे	युरिया मल	०.५
		१९:१९:१९	०.५
		१२:६१:०	१
		०:०:५०	१
विहान ११:०० बजे	क्याल्सियम नाइट्रेट	०.३५	
	१३:००:४५	०.४	
	दिउँसो १:०० बजे	चिलेटेड शुष्म तत्व	४५ ग्राम
३१ देखि ६० दिन सम्म			
	विहान ७.३० बजे	युरिया मल	१.५
		१९:१९:१९	०
		१२:६१:०	१.२५
		०:०:५०	३
	विहान ११:०० बजे	क्याल्सियम नाइट्रेट	०.६
		१३:००:४५	०.७५
	दिउँसो १:०० बजे	चिलेटेड शुष्म तत्व	८० ग्राम
		म्याग्नेसियम सल्फेट	०.७
	६१ देखि ९० दिन सम्म		
विहान ७.३० बजे		युरिया मल	१
		१२:६१:०	१.२५
		०:०:५०	३.५
विहान ११:०० बजे		क्याल्सियम नाइट्रेट	१
		१३:००:४५	१
दिउँसो १:०० बजे		चिलेटेड शुष्म तत्व	८५ ग्राम
		म्याग्नेसियम सल्फेट	१

**नोट :** चिलेटेड शुष्मतत्वको प्रयोग १५ दिनको फरकमा मात्र गर्ने

क्याल्सियम नाइट्रेट र म्याग्नेसियम सल्फेटलाई अन्य मलसँग नमिसाइ प्रयोग गर्ने

१० दिनको फरमा २० प्रतिशत बोरोन बिरुवा रोपेको ३५ दिनपछिबाट ८ रोपनीमा २५० ग्रामको दरले प्रयोग गर्ने



मल दिने सुविधा सहितको थोपा सिचाइ प्रणाली



थोपा सिचाइ तथा मलचको प्रयोग गरी ग्रिन हाउसमा गरिएको काँक्रो खेती, कास्की

### बिरुवा सार्ने

चारबटा मुख्य पात भएको स्वस्थ बिरुवाको प्लाष्टिक राप्ररी काटेर सो वरावरको माटो पुरीनेगरि बेलुकीपख बिरुवा रोप्नु पर्दछ । रोपेपछि हल्का सिँचाइ दिनुपर्छ र फेदवाट २-३ इन्च परवरिपरि सुकेको पत्कर वा तितेपाति, असुरो, बनमारा आदिलाई २ इन्च काटेर ५-६ दिन सुकाइ छापो हाल्नुपर्दछ जसले उचित चिस्यान ब्यबस्थापनमा सहयोग गर्दछ । हाल बजारमा मलचिङ्गको लागि प्लाष्टिक समेत उपलब्ध छ । जसको प्रयोग गर्न सकेमा चिस्यान कायम हुनाको साथै भारपात समेत नियन्त्रण भई कम लागतमा बढि उत्पादन लिन सकिन्छ ।



प्लाष्टिक मलचमा रोपिएको काँक्रो



थाँका दिएको काँक्रो

### सिचाई

माटोमा चिस्यानको अबस्थालाई बिचार गरी गर्मी याममा ६-७ दिन र जाडोमा १०-१५ दिनको फरकमा पानी नजम्ने गरि सिँचाइ गर्नु पर्छ । थोपा सिचाइको सेट प्रयोग गरी पानी सँगै गाई वा भैसीको पिसाब वा भोलमल १० दिनको फरकमा प्रयोग गर्न सकेमा बिरुवा स्वस्थ भई उत्पादनमा बृद्धि हुन्छ ।





बिरुवामा प्रयोग गर्न मुत्र संकलन



भोलमलको तयारी

### थाँक्रा दिने :

लहरे तरकारी बालीहरूलाई थाँक्रा अनिवार्य रूपमा दिनुपर्दछ । थाँक्रो दिँदा बोट माथितर मात्र चढ्ने गरी अग्लो थाँक्रा दिनुभन्दा जमिनबाट ५-७ फिट माथि छाप्रोको आकारमा लहरा दायां बायां फैलिने गरि थाँक्रा दिएमा फल धेरै लाम्ने र फल टिप्न पनि सजिलो हुन्छ ।

### काँटछाँट

लहरे तरकारी वालीका रोग लागेका तथा पहेलिएका पुराना पातहरू बेला बेलामा निरिक्षण गरी कैचीको सहायताले हटाउनु पर्दछ । कलिलो अबस्थाका बाडगा फल, फल लाग्न छोडेका लहरा आदि हटाउने कार्य गर्नुपर्दछ । बालीको जात अनुसार नियमित रूपमा निरिक्षण गरी अनावश्यक मुना समेत हटाउन आवश्यक हुन्छ ।



ब्यवस्थित रूपमा तालिम तथा काँटछाँट गरी रोपिएको भक्तनपुर लोकल काँक्रो, कास्की



प्लाष्टिक घरभित्र काँटछाँट गरि रोपिएको हाइब्रिड काँक्रो, कास्की

## थप मल तथा शुद्धतत्व दिने

बिरुवाको वृद्धि विकासको अबस्था हेरी बिरुवा सरेको २०-२५ दिनपछि बिरुवाको फेदबाट ५ से.मी. दुरीमा औठी आकारको खाडल बनाई यदि आवश्यक देखिएमा युरिया ५ ग्राम प्रतिवोट दिनुपर्दछ। साथै १ लिटर गाइको गहुँतमा ५ लिटर पानी मिसाई १० दिनको फरकमा बिरुवा भिज्ने गरेर छरेमा उत्पादन राम्रो हुनुका साथै सेते दुसीको प्रकोप कम गर्न सहयोग पुग्दछ। यदि लहरे तरकारी बालीमा कम फल लागेको छ भने हार्मोनहरू जस्तै मिराक्युलान २ मि.लि. प्रति लिटर पानीमा मिसाई फूलका कोपिला देखापर्न थालेपछि १०-१५ दिनको फरकमा ३-४ चोटी छरेमा काँक्रामा पोथी फुलको संख्या बढि उत्पादनमा वृद्धि हुन्छ। बिरुवामा फूल फुलेपछि मल्टिप्लेक्स वा सो जस्तै अन्य शुद्ध तत्व १०-१५ दिनको फरकमा छर्नु लाभदायक हुन्छ।

## फल टिप्ने

लहरे तरकारीको जात अनुसार बेर्ना लगाएको लगभग ४०-६० दिनमा फल टिप्न तयार हुन्छ। भक्तपुर लोकल जातको काँक्रो तयार हुन ८०-१०० दिनसम्म लाग्दछ। काँक्रो लगायत प्राय लहरे तरकारीको पोथी फूल फुलेको १०-२० दिनमा फल टिप्नु राम्रो हुन्छ। फल टिप्दा भेट्नु सहित धारीलो औजारले काट्नु पर्दछ र शितल छहारिमा राख्नुपर्दछ।

## लहरे तरकारी बालीका मुख्य मुख्य रोगहरू

### १. पाउडरी मिल्ड्यु

#### लक्षण

- पातको माथिल्लो सतहमा हल्का सेता वा कैला रंगका थोप्ला देखिन्छ र फलहरू साना एवं गुणस्तरहिन हुन्छ

#### समाधान

- तलका पातहरू काटेर जम्मा गरी जलाउने, समुचित खाद्यतत्वको प्रयोग गर्ने र केराथिन २ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्ने। बिरुवा सरेपछि गहुँत पानीको मिश्रण वा भोलमलको ८-१० दिनको फरकमा नियमित प्रयोग गरेमा यसको प्रकोप कम हुन्छ।

### २. डाउनी मिल्ड्यु

#### लक्षण

- पातको तल्लो भाग पानीले भिजेजस्तो देखिन्छ र पछि पातको माथिल्लो भागमा चहकिला पहेला थोप्ला देखा पर्दछन्।

#### समाधान

- रोगले ग्रसित पातहरू जम्मा गरी जलाउने, समुचित खाद्यतत्वको प्रयोग गर्ने र कासु वी १ मि.लि र २ ग्राम कपरअक्सक्लोराईड १ लिटर पानीमा मिसाई छर्ने।

### ३. एन्गुलर लिफ स्पट

- न्यानो तथा आद्र समयमा यो समस्या देखा पर्दछ ।

#### समाधान

- पानी तथा शीत परेको वेलामा वारीभिन्न नपस्ने, कासु वी १ मि.लि र २ ग्राम कपरअक्सक्लोराईड १ लिटर पानीमा मिसाई छर्ने

### ४. दाद

- चिसो रात तथा वढि आद्रता भएको समयमा यो समस्या देखा पर्दछ । गाढा ढुसीले दाग ढाक्दछन् । पात, फल र भर्खरका मुनामा बढि मात्रामा यो समस्या देखा पर्दछ

#### समाधान

- सरसफाईमा ध्यान दिने, मेन्कोजेव युक्त बिषादी २ ग्राम प्रति लिटर पानीमा मिसाएर छर्ने

### ५. एन्थाकनोज

#### लक्षण

- पातमा रातो खैरो सुख्खा थोप्ला बन्दछ र पात मर्दछ । विशेष गरी ढिला रोपेका बिरुवामा यो समस्या देखा पर्दछ

#### समाधान

- सरसफाईमा ध्यान दिने, मेन्कोजेव युक्त बिषादी २ ग्राम प्रति लिटर पानीमा मिसाएर छर्ने

### ६. जरामा गाढापात जका

#### लक्षण

- विशेष गरी हल्का बलौटे माटोमा बढि प्रकोप हुन्छ । बिरुवा होचा भई पातको आकार समान हुदैन र वोट ओइलाउँदछ

#### समाधान

- फल टिप्ने कार्य सकिएपछि जरासहित बोट उखेल्ने, माटोको निर्मलीकरण गर्नेवालीचक्र प्रणाली अबलम्बन गर्ने

### ७. मोजाईक भाईरस

#### लक्षण

- नयाँ पातका नशा वरिपरि हरियो र पहेलो धक्का देखिन्छन् । पातहरू घुम्नेका एवं तल माथि उठेका हुन्छन् । वोटमा फुल लाग्दैन ।

#### समाधान

- ग्रसित बोटहरू उखेलेर जलाउने र चुसाहा कीरा नियन्त्रण गर्न दैहिक बिष २ मि.लि. प्रति लिटर पानीमा मिसाएर छर्ने । दुध (१० मि.लि. प्रति लिटर पानी) र गाई बस्तुको पिसाव र पानी (१:५) पालै पालो गरी ४-५ चोटि छर्दा रोगको प्रकोप न्युनीकरणमा सहयोग पुग्दछ ।

## लहरे तरकारी बालीका मुख्य कीराहरू

### १. काँक्रोको रातो खपटे

- लाभ्रेले बिरुवाका जरा भित्र पसेर खान्छन् र यिनले जमिनको सतह छोएका पात, डाँठ, मुल हाँगा र फलमा भित्र पसी खान्छन् भने वयस्कले पातको हरियो पर्दाथ खान्छन् ।

#### समाधान

- बिहानीपख वयस्कलाई टिपेर मार्ने एवं निममा आधारित बिषादी २ मि.लि. प्रति लिटर पानीका दरले प्रयोग गर्ने

### २. खैरा तथा निला खपटे

माथि रातो खपटेमा बताए अनुसार क्षति गर्दछ र नियन्त्रणको लागि माथिको विधि अपनाउने

### ३. लाही कीरा

यिनिहरूले बिरुवाको रस चुस्दछन् तथा मोजाईक भाईरस सार्ने कार्य गर्दछन्

#### समाधान

- भोलमल (१ भागमा ५ भाग पानी मिसाएर) छर्ने, सुतीको पात, गहुँत र पानी मिसाएर छर्ने वा दैहिक बिषको प्रयोग गर्ने ।

### ४. सेतो भिँगा

- यिनिहरूले बिरुवाको रस चुस्दछन्

#### समाधान

- स्टिक ट्रयापको प्रयोग गर्ने, निमजन्य बिषादीको प्रयोगले कीराले अण्डा पार्ने सक्दैन र संख्या नियन्त्रण गर्न सहयोग पुग्दछ, सिस्टमिक बिषादी इमिडाक्लोरपिड (३ लिटर पानीमा १ मि.लि.) मिसाएर छर्ने तर यसको पर्खने अवधि लामो भएकोले गर्दा बजारमा लहरे तरकारी लैजाने वेलामा प्रयोग गर्नु हुदैन ।

### ५. फल कुहाउने औसा

- पोथि भिँगाले फुल पार्ने अंगको सहायताले डाँठ, फुल वा फलमा छेडेर फुल पार्दछ जसबाट औसा निस्किएर क्षति गर्दछ

#### समाधान

- ग्रसित फल तथा फुल टिपेर बिषादीमा डुवाई खाडलमा पुर्ने
- भालेको संख्या नियन्त्रण गर्न क्युल्युरको प्रयोग गर्ने । पानीमा, चिनि वा सख्खर मिसाई प्रति लिटरमा १ मि.लि.का दरले मालाथियन मिसाई वाली लगाएको क्षेत्रको केही ठाउँहरूमा छर्ने । पाकेका, फर्सी, काँक्रा वा तरबुजाका केही भाग काटेर वाटा वा माटोको कतारीमा १-२ मीटर उचाइमा केही पानी हालेर राख्ने र सो पानीमा ५-७ थोपा मालाथियन भोलर मिसाउने ।

## ६. स्पाइडर माईट

- यसले कलिला मुन्टा र पातबाट रस चुसि बिरुवाको बृद्धि हुदैन र पात गुजमुज भई शुरुको अवस्थामा भाईरस सँग मिल्दोजुल्दो लक्षण देखाउँदछ ।

### समाधान

- खनिज तेल १५ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्ने वा केल्थेन २ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्ने

## ७. पतेरो

- यस कीराका माउ र वच्चाले पात र डाँठबाट रस चुस्दछन्

### समाधान

- जालीको सहायताले माउ र वच्चालाई बिहानीपख पत्रेर मार्ने

### समस्या

#### फल बाडगाटिडगा हुनु

- राम्रोसँग पोलिनेसन नभएमा, रोग लागेमा, मौसममा उतारचढाव आएमा (धेरै तातो, चिसो) धेरै वा कम मलखाद दिएमा, शुष्म तत्वको कमि भएमा यस प्रकारका समस्या देखा पर्दछ ।

### समाधान

- पोलिनेसनको लागि फुल फुलेको समयमा मौरी राख्ने, ठिक मात्रामा मलखाद राख्ने, उचित सिंचाई गर्ने, हर्मोन स्प्रे गर्ने र रोग नियन्त्रण गर्ने ।

## बिभिन्न तत्वहरू कमि

### नाइट्रोजन

बिरुवाको बिकास ढिला तथा बिरुवाका पुराना पातबाट पहेलोपन शुरु भइ पुरै बिरुवा पहेलो हुने । नयाँ पातहरूको बिकास रोकिने । भिना फलहरू फल्ने

### समाधान

#### फस्फोरस

बिरुवा बिस्तार बढ्ने आँखलाहरू बिचको दुरी छोटो हुने । पातको रंग बैजनी हुने । कम एवं गुणस्तरहीन फल लाग्ने, फलमा बियाँ कम लाग्ने ।

### समाधान

नयाँ पातहरू साना तथा फिक्का रंगको हुने । पातको बरिपरीको रंग फिक्का हुने तथा

#### पोटासियम

पातहरू गुजमुजु हुने जुन पुराना पातबाट शुरु हुने । पातको टुप्पो मर्ने । फलको असमान बिकास हुने ।

### समाधान

सन्तुलित खाद्यतत्वको प्रयोग तथा माटोको उपयुक्त पि.एच कायम गर्ने ।

### क्याल्सियम

नयाँ तथा कलिला पात तथा बोटको मुनामा पहिलो लक्षण देखिने । बृद्धि रोकिने तथा आँखलाको दुरी कम हुने । पातको बरिपरीको भागको विकास नहुने तथा पात तलतर्फ मोडिने । बोटको फलको टुप्पो कुहिने समस्या देखिने ।

### समाधान

माटोको पि.एच उपयुक्त राख्न कृषि चुनको प्रयोग गर्ने । सन्तुलित खाद्यतत्वको प्रयोग गर्ने । चिलेटेड क्याल्सियम वा क्याल्सियमयुक्त अन्य शुष्मतत्वको प्रयोग गर्ने ।

### म्याग्निज

पातको नशाहरूको बिचमा पहेला तथा हरिया धब्बा देखा पर्ने र पछि पात पहेलो हुने ।

### समाधान

म्याग्निज सल्फेटको प्रयोग गर्ने ।

### बोरोन

मुनाहरू मरेर बिरुवाको बृद्धि विकास नहुने

### समाधान

बोरेक्स माटो तथा बोटमा प्रयोग गर्ने

### फलाम

नयाँ पातहरूको नशा हरियो र बिचको भाग पहेलो हुने तर पुराना पातहरू हरियो हुने ।

### समाधान

माटोको पि.एच उपयुक्त राख्ने तथा सन्तुलित मलखादको प्रयोग, चिलेटेड आइरन वा आइरन भएको शुष्मतत्वको प्रयोग गर्ने ।


### मोलिब्डेनम

नशाहरूको बिचमा सेतो हुने तथा पातको बरिपरीको भाग डढेजस्तो हुने । पुराना पातहरूमा पहिला लक्षण देखा पर्ने ।

### समाधान

माटोको पि.एच उपयुक्त राख्ने तथा मोलिब्डेनमयुक्त शुष्म तत्व प्रयोग गर्ने ।

## लहरे तरकारीका रोग, कीरा तथा बिकृतिका तस्वीरहरू



१: पाउडरी मिल्ड्यु



२: डाउनी मिल्ड्यु



३: एन्थ्राकनोज



४: एन्गुलर लिफ स्पोट



५: फलको दाद



६: पातको दाद (Scab)



१०: सेतो भिङ्गा



११: फल कुहाउने औसा



१२: रातो खपटे



१३: रातो खपटेको क्षति



१४: खैरो र निलो खपट



१५: पतेरो



१६: स्पाईडर माईट




१७: स्पाईडर माईटको पातमा क्षति



१८: बाङ्गाटिङ्गा फलहरू

## तरबुजा



### परिचय :

तरबुजाको उत्पत्ति अफ्रिकी महादेशबाट भएको मानिएको छ । तरबुजा ताजा फलको लागि खेती गरिन्छ । तरबुजा लहरा जाने फल हो । तरबुजामा ३ देखि १३ प्रतिशतसम्म गुलियो वस्तु भिटामिन ए.बी.सी. र क्याल्सियम पाइन्छ । यसमा भण्डै ८५ देखि ९० प्रतिशत पानी हुन्छ । तरबुजापाकेपछि यसको खाने गुदी रातो या क्रिम रङ्गको हुन्छ ।

### हावापानी :

तरबुजा गर्मी तथा सुख्खा मौसमको फल हो । बढि आर्द्रता र ओसिलो मौसममा फल कुहिन्छ । तरबुजाको बिरुवाहुर्कन र फल पाक्नको निमित्त २५ डि.से. देखि ३० डि.से. तापक्रम र सुख्खा मौसमको आवश्यकता पर्दछ ।

### माटो :

मलिलो, पानीको निकास राम्रो भएको दुमट माटो तरबुजाको लागि राम्रो मानिन्छ । अम्लीय माटोमा पनि यसको खेती राम्रो हुन्छ तर पानी जम्ने जमिनमा पटककै हुँदैन । तरबुजा नदी किनारको बलौटे माटोमा खेती गरिन्छ । माटोमा चिस्यान भने रहिरहने तर माथिल्लो सतह ओभानो सतह ओभानो रहने माटो राम्रो मानिन्छ ।

### वानस्पतिक विवरण र जातहरू :

तरबुजा फर्सी समूहका अन्य बाली जस्तै लहरे बाली हो । तरबुजामा पनि भाले फूल र पोथी फूल अलग-अलग स्थानमा हुन्छ र सेचनको आवश्यकता पर्दछ ।

तरबुजाको जात छान्दा कुन उद्देश्यको लागि लगाउने हो । सोही अनुरूप जात छनौट गर्नु पर्दछ । घरको लागि र स्थानीय बजारको लागि लगाइने हो भने सबभन्दा राम्रो गुण स्तरको छान्नुपर्छ । यदि टाढाको बजारका लागि लगाउने हो भने नफुट्ने र बलियो बोक्रा भएको र उच्च गुणस्तरको जात छान्नु पर्दछ ।

नेपालमा प्रचलित जात सुगर बेबी हो यसका अलावा नेपालमा अन्य जातको समेत खेती हुँदै आएको छ ।

### बाली लगाउने समय :

तरबुजाको खेती तुषारो नपर्ने क्षेत्रमा मात्र हुने हुनाले पुस-माघमा रोपिसक्नु पर्दछ ।



## बीउ दर :

१५० ग्राम प्रतिरोपनी ।

## बेर्ना उत्पादन विधि :

गर्मी ठाउँमा अगौटे बाली सोभ्रै खेतमा रोपिन्छ । मध्य पहाड र काठमाडौं उपत्यका जस्तो ठाउँमा तापक्रम नियन्त्रित ठाउँमा करेला वा काँक्रोको जस्तै बिरुवा तयार गर्न सकिन्छ ।

## मलखादको प्रयोग :

तरबुजाको लागि मलखाद प्रशस्त चाहिन्छ । एक रोपनीमा ४०० देखि ५०० के.जि. राम्ररी कुहिएको गोबर मल ३ के.जि., नाइट्रोजन २ के.जि., पोटास र फोस्फोरसको आवश्यकता पर्दछ ।

## जमिनको तयारी :

तरबुजाको निमित्त पनि अन्य फर्सी समूहका बालीलाई जस्तै गहिरो जोत्नुपर्छ र राम्रोसँग खनजोत गरी जमिनको तयारी गर्नुपर्छ ।

जमिनको तयारीपछि २.५ मिटर चौडा ड्याड बनाउनुपर्छ र दुईवटा ड्याडको बीचमा ३० से.मि. को कुलेसो छोड्नुपर्छ ।

## बीउ बेर्ना लगाउने विधि :

साढे दुई मिटर चौडा ड्याड दुवैतर्फ २५/२५से.मि.छोडेर १ ड्याडमा २ पंक्ति बीउ वा बेर्ना सार्नु पर्दछ । बीउ रोप्दा २ से.मि. गहिराईमा रोप्नु पर्दछ । यस प्रकार पंक्तिबाट पंक्तिको फरक २ मिटर र बोटबाट बोटको फरक १ मिटर कायम गर्नुपर्छ । बीउ रोप्दा ३/४ वटा बीउ प्रति डोब रोप्नुपर्छ र उम्रेपछि डोबमा १ बोट मात्र राखेर अरु बिरुवा उखेलिदिनुपर्छ । बिरुवा रोप्दा प्रति खाडल एक वटा रोप्नु पर्दछ ।

## सिंचाई तथा गोडमेल र काँटछाँट :

बीउ रोपेपछि यदि उम्रेने चिसो छैन भने तुरुन्तै पानी दिनुपर्छ । बेर्ना सारेको हो भने नसरुन्जेल प्रत्येक दिन साँभ्र-बिहान पानी दिनुपर्छ । त्यसपछि जमिनको चिस्यानको आधारमा सिंचाई दिनुपर्छ । बिरुवा बढ्ने अवस्थामा सात-सात दिनमा पानी दिनुपर्छ । फल लागेपछि १०-१५ दिनको फरकमा र फल पाक्ने हुदा सो बेला सिंचाई बन्द गर्नुपर्छ । तरबुजा खेतीमा भ्रार देखिनासाथ हटाउनुपर्छ र हल्का गोडाइ गर्नुपर्छ । तरबुजाको लहरा आउन थालेपछि खर वा परालले करिब ५-८ से.मि. बाक्लो गरी छोपी मल्चीड दिनुपर्छ वा प्लाष्टिक मल्चिड दिनु पर्दछ । यसले माटोको चिस्यान बचाउँछ । फलमा रोगकीरा कम लाग्दछ र भ्रार उम्रनबाट बचाउँछ ।

एक-दुई फिट लहरा भएपछि १ बोटमा ४ वटा लहरा मात्र बाँकी राखी अरु काटिदिनुपर्छ र ४ वटा लहरालाई चारैतिर फैलाईदिनुपर्छ ।

शुरु शुरुमा फलेका फलहरू साना र कमसल खालका हुने भएकोले टिपेर हटाइदिनुपर्छ र रोगी वा सडेगलेका फल देखनासाथ हटाइदिनुपर्छ ।

## बाली संरक्षण :

तरबुजाको ओइलाउने रोग लाग्छ । ओइलाएको बोटको फेद चिरेर हेरेमा खैरो रङ्ग भएर सडेको देखिन्छ । यो रोगको नियन्त्रण गर्न रोगी बोटहरूलाई उखेलेर पोली दिने वा गाडिदिने गर्नुपर्छ । बाली चक्र अपनाउनु बचावटका उपायहरू हुन् ।

पाउडरी मिल्ड्यूको लागि क्याराथेन ०.२ प्रतिशतको भोल छर्के नियन्त्रण गर्न सकिन्छ ।

खपटे तथा लाही कीराको लागि घरेलु बिषादीहरू, वा नुभान वा मालिथियनको ०.२ प्रतिशतको भोल छर्कनुपर्छ ।

## फल मिलाउने :

तरबुजाको जमिनसँग टाँसिएको भागमा रङ्ग आउन नपाएर सेतो रङ्गको भएको हुन्छ । फल टिप्नुभन्दा १० दिन जति पहिले फल फर्काइदिनुपर्छ । त्यसो गर्नाले जमिनतिर रहेको सेतो भागमा सूर्यको किरण परेर रङ्ग आउन पाउँछ ।

## फल पावने समय :

रोपेको ९०-१०० दिनमा फल फलन थाल्दछ र फूल फुलेको ३५-४० दिनमा फल पाक्दछ । यसप्रकार पहिलो छिमलको फल पाँचदेखि साढे पाँच महिनामा तयार हुन्छ । जतिजति पछि भयो उतिउति फल चाँडो पाक्दछ ।

पाकेको फलको भेट्नु पहिलो रङ्गको हुन्छ र तान्द्रा सुक्छ । औँलाले हिर्काउँदा ध्यारध्यार आवाज आउँछ । प्रतिरोपनी जमिनबाट १००० के.जि. देखि २००० के.जि.सम्म उत्पादन हुन्छ । फलको संख्या ३०० देखि ६०० सम्म १ रोपनीबाट प्राप्त हुन्छ ।

## फलको टिपाइ, भण्डारण र बजार व्यवस्था :

तरबुजाको फल टिप्दा साँभपख टिप्नुपर्छ । बिहान टिपे फुट्ने डर बढि हुन्छ । फल टिप्दा कम्तीमा ५ से.मि. जती भेट्नु हुनुपर्छ । फल टिपेपछि चोटपटक नलाग्ने गरी ओसारनुपर्छ ।

चिसो छायाँदार ठाउँमा भण्डारण गरे १५-२० दिनसम्म सजिलैसँग भण्डारण गर्न सकिन्छ ।

## परवल



## परिचय :

परवल बहुवर्षीय लहरे तरकारी हो । धिरौला जस्तै परवलको पनि कलिला फलहरू तरकारीको रूपमा उपयोग गरिन्छ । परवल स्वास्थ्यबर्धक तरकारी हो । परवलमा २ प्रतिशत प्रोटीन, भिटामिन ए र सी तथा क्याल्सियम, फस्फोरस र फलाम प्रशस्त मात्रामा पाइन्छ । परवल मुटु र मानसिक रोगीहरूको लागि राम्रो तरकारी हो । परवल सजिलैसँग पचछ र रक्त संचारमा सुधार ल्याउँछ ।

## हावापानी :

परवल खेतीको लागि गर्मी तथा ओसिलो जलवायुको आवश्यकता पर्दछ । प्रशस्त वर्षा हुने र गर्मी तथा ओसिलो हावापानी पाइने नेपालका तराई प्रदेश तथा भित्री मधेसमा परवलको खेती राम्रो हुन्छ ।

## माटो :

परवल खेतीको लागि बलौटे दोमट माटो सर्वोत्तम मानिन्छ । चिम्ट्याइलो माटो बाहेक अन्य सबै प्रकारको माटोमा परवल खेती गर्न सकिन्छ । माटोमा प्रांगारिक मल प्रशस्त हुनु पर्दछ र पानी जम्न दिनु हुँदैन । परवलको लागि छानिएको जमिन सकेसम्म अग्लो र पानी नजम्ने हुनु पर्दछ ।

## तानस्पतिक विवरण र जातहरू :

परवल बहुवर्षीय लहरे बाली हो । एक पटक रोपेको परवल ४-५ वर्षसम्म फल्दछ । शरद ऋतुमा परवल सुषुप्त अवस्थामा रहन्छ । बसन्तमा तापक्रम बढ्न थालेपछि परवलमा नयाँ लहरा पलाउन थाल्दछन् र यिनै नयाँ लहरामा फल लाग्दछ । परवलमा भाले बोट र पोथी बोट अलग-अलग हुन्छन् । भाले बोट केवल परागसेचनको लागि मात्र हो । यसमा फल लाग्दैन । राम्रो फल लाग्न ८५ देखि ९० प्रतिशत पोथी बोट र १०-१५ प्रतिशत भाले बोट हुनु आवश्यक छ । परवलको फुल रातको बिहानपख अथवा उज्यालो हुने समयमा फूलदछ र ६-१२ बजे सम्ममा सेचन क्रिया हुन्छ ।

परवलको खास सिफारिश गरिएको जात छैन तापनि रङ्ग र आकार अनुसार निम्न किसिमका बाँड्न सकिन्छ ।

१. सेता धर्सा भएको लामो-यस किसिमको परवलको बीचको भाग मोटो र दुवैतिर चुच्चो परेको हुन्छ । लामो आधारको यस प्रकारको परवलको एक छेउदेखि अर्को छेउसम्म सेता-सेता धर्साले ढाकिएको हुन्छ ।
२. हरियो लामो-यस प्रकारको परवलको पनि मध्य भाग मोटो र दुवै टुप्पो चुच्चे नै हुन्छ । तर यसमा सेता धर्सा हुँदैनन् र रङ्ग हरियो हुन्छ ।
३. हरियो गोलो-यस किसिमको परवलको आकार गोलो र रङ्ग हरियो हुन्छ ।
४. हरियो गोलो सेतो धर्सा भएको - आकार करिब-करिब गोलो नै हुन्छ र ६-७ वटा सेता धर्सा हुन्छन् ।

## बाली लगाउने समय :

परवलको लहरा काटेर भाद्रदेखि कार्तिकसम्ममा सारिसक्नु पर्दछ । पुराना राम्रो फल लाग्ने स्वस्थ बिरुवाबाट ५० से.मि. लामो लहरा काटेर त्यसलाई गोलाकार बनाइन्छ । त्यो गोलाकार लहराको दुई तिहाई भाग माटो भित्र गाडिन्छ । त्यसबाट यही लहरा बढ्न थाल्दछ । कलमी रोप्दा प्रतिरोपनी २००-२५० कलमी बोटको आवश्यकता पर्दछ ।

## मलखादको प्रयोग :

मलखादको प्रयोग जमिनको उर्वरा शक्तिमा निर्भर गर्दछ तापनि पहिलो वर्ष प्रतिरोपनी ३ किलो नाइट्रोजन, २ किलो फोस्फोरस, २ किलो पोटास र १.५ टन राम्ररी कुहिएको गोबर वा कम्पोष्ट मलको प्रयोग गर्नु पर्दछ । मलखादको प्रयोग कलमी सार्ने खाडल तयार गर्दा प्रतिखाँडल १० ग्राम नाइट्रोजन, पोटास, फोस्फोरस र १ के.जि. गोबर मल राम्ररी माटोमा मिल्ने गरी मिसाइदिनु पर्दछ ।

**नोट:** दोश्रो वर्षदेखि असोज-कार्तिकमा गोडमेल गरेर प्रतिबोट ५० ग्राम युरिया र १ के.जि. गोबर मल दिनुपर्दछ ।

## जमिनको तयारी :

बहुवर्षिय बाली भएकोले पहिलो वर्ष परवल सार्ने जमिन गृष्ममा गहिरो जोताई गर्नुपर्दछ । गर्मी र सुख्खा मौसममा गहिरो जोताई गर्नाले जमिनको अवस्था सुध्रिन्छ । त्यसपछि कलमी सार्ने समयमा २-३ पटक खनेर जमिन राम्ररी तयार गरेपछि पक्तिबाट पक्तिको दुरी २ मिटर र बोटबाट बोटको दुरी १ मिटर हुने गरी पक्तिमा लगाउनु पर्दछ ।

## कलमी रोप्ने विधि :

### (क) खाल्टो खनेर :

३०×३०×३० सेन्टिमिटरको खाल्टो खनेर सो खाल्टोमा १ के.जि. को दरले राम्ररी कुहिएको गोबर वा कम्पोष्ट मल, ५० ग्राम कम्प्लेक्सल र १५ ग्राम पोटास खाँडलमा हालेर राम्ररी माटोमा मिसाई खाँडल पुरीदिनु पर्दछ । त्यसपछि ५० सेन्टिमिटरको कलमी टुकालाई बेरेर गोलो बनाई, लहराको दुवै टुप्पो माटोको सतहबाट करिब १५-२० सेन्टिमिटर माथि हुने गरी रोप्नुपर्छ । माटोको सम्पर्कमा आएको लहराले केही दिनपछि जरा हाल्न प्रारम्भ गर्छ । जमिनदेखि माथि देखिएको लहरामा नयाँ नयाँ टुसाहरू पलाउन थाल्दछन् ।

### (ख) लामो कुलेसो वा नाला खनेर :

२५ सेन्टिमिटर चौडा र ३० सेन्टिमिटर गहिरो कुलेसो वा नाला खनेर, गोबर मल र माटोले पुरिसकेपछि १/१ मिटरको फरकमा लहरा रोप्नु पर्दछ । एक नालादेखि अर्को नालाको दुरी करिब २ मिटर नै राख्नुपर्छ ।

## सिंचाई तथा गोडमेल :

असोज-कार्तिकमा सारेको कलमी र माघ-फागुनमा रोपेको बीउ वा सारेको कलमीलाई आवश्यकता अनुसार ३-४ पटक सिंचाई गरी दिएको खण्डमा लहराको राम्रो बृद्धि हुन्छ । परवललाई थाँक्रो दिने चलन नभएको र भुईँमा नै फलाईने भएको हुँदा सिंचाई गर्दा खेतमा बढि पानी जम्न दिनुहुन्न ।

जाडोमा परवलका लहराहरू पर्दछन् र बसन्तमा पुनः नयाँ मुनाहरू पलाउँदछन् । त्यसैले मंसिरको अन्त्यतिर सुकेका लहराहरू र मूल लहराको आधा मिटर बाहेक सबै लहराहरू काटेर फेदको माटो खुकुलो गराएर मलखादको प्रयोग गर्नु पर्दछ । मूल लहराबाट धेरै नयाँ लहरा पलाएर परवल फल्दछन् । खेतमा भएको घाँस र भारपातहरूलाई समय-समयमा सफा पार्नु आवश्यक छ । किनभने यी घाँस र भारहरूले परवलको वानस्पतिक बृद्धिमा बाधा पुऱ्याउँछन् । प्रत्येक वर्ष ३-४ पटक गोडमेलको आवश्यकता पर्दछ ।

### बाली संरक्षण :

परवलको कुनै खास घातक रोग छैन । तर पात र फूललाई हानी पुऱ्याउने कीराहरू भने अवश्य हुन्छन् । मालिथियन वा निमजन्त्य बिषादि छरी यी कीरालाई नियन्त्रणमा राख्न सकिन्छ ।

### बाली लिने समय :

परवलका हरिया र कलिला फल टिपेर तरकारीमा उपयोग गरिन्छ । परवल फागुनदेखि जेष्ठसम्म फलिरहने भएकाले लामो अवधिसम्म फल प्राप्त हुन्छ । परवलको टिपाई हप्ताको दुई पटक गर्नुपर्छ । पहिलो वर्ष प्रतिरोपनी ३००-४०० के.जि., दोश्रो र तेश्रो वर्ष ६०० देखि ८०० के.जि. प्रतिरोपनी उत्पादन हुन्छ ।

### बजार व्यवस्था :

परवल टोकरी, बास्केट वा बोरामा संवेस्टन गरेर टाढा-टाढाका शहरमा पठाइन्छन् । नेपालमा प्रायः सबै शहरमा परवलको बिक्री-वितरण हुन्छ ।

### इस्कुस



### परिचय :

इस्कुस कलिलो फलको लागि खेती गरिने तरकारी हो । यो बहुवर्षिय लहरे बाली हो । इस्कुसबाट कार्बोहाइड्रेट, खनिज वस्तुमा क्याल्सियम, फोस्फरस, फलाम र प्रोटिन तथा भिटामिन सी प्राप्त हुन्छ ।

इस्कुसको उद्गम स्थान मध्य अमेरिकाको उष्ण तथा ओसिलो प्रदेश मानिएको छ । दक्षिण तथा दक्षिण-पूर्वी एशियाका देशहरूमा इस्कुसको खेती र उपभोग व्यापक रूपमा गरिन्छ । नेपालको पूर्वी तथा मध्य पहाडी भागमा यसको खेती व्यापक रूपमा हुन्छ । इस्कुसको ब्यवसायिक उत्पादनका लागि ईलाम जिल्ला प्रसिद्ध छ ।

### हावापानी :

इस्कुसको लागि न्यानो तथा ओसिलो हावापानीको आवश्यकता पर्दछ । मध्यम स्तरको वर्षा हुने ५०० देखि १५०० मिटरसम्मको उचाइ इस्कुस खेतीको लागि उत्तम मानिन्छ । रातको तापक्रम केही चिसो र न्यानो दिन हुने ठाउँमा

इस्कुसको उत्पादन बढि हुन्छ ।

### माटो :

इस्कुसको लागि लामो समयसम्म चिस्यान कायम रहने, जैविक तथा प्रांगारिक पदार्थयुक्त माटो उत्तम हुन्छ । माटो खुकुलो, पानी नजम्ने र पी.एच. मान ५.२-६.५ सम्म भएको हुनुपर्दछ ।

### वानस्पतिक विवरण र जातहरू :

इस्कुस भाँगाएर बेरिँदै थाँक्रोमा चढ्ने, लहरे, बहुवर्षिय बाली हो । यसको लहरा १२-१५ मिटरसम्म लामो र धेरै शाखा लहरा तथा उप-शाखा लहरायुक्त हुन्छ । इस्कुसमा भाले फूल र पोथी फूल अलग-अलग हुन्छन् । भाले फूल भुष्पामा हुन्छन् भने पोथी फूल एउटा मात्र हुन्छ । भाले फूल र पोथी फूल एउटै आँखलामा हुन्छन् । इस्कुसको फलको भेट्टनुपर्दिको भाग केही सानो हुन्छ । कुनै कुनै जातका फलमा मसिना काँडाहरू हुन्छन् । कुनै कुनै जात काँडारहित चिल्ला हुन्छन् । फल खण्ड-खण्ड परेको हुन्छ ।

### बाली लगाउने समय :

इस्कुस मुख्य स्थानमा लगाउने समय जाडो सकिएपछि हो । माघ-फागुनमा इस्कुसको बेर्ना वा जरै समेतको लहरा वा पुराना बोटबाट गानासहित उखेलेको लहरा वा इस्कुसको फलबाट तयार भएको बेर्ना लगाउनु पर्दछ । तुषारो नपर्ने क्षेत्रमा यस भन्दा केही अगाडि पनि बिरुवा रोप्न सकिन्छ । तर बिरुवाको विकास भने गर्मी बढ्न थालेपछि मात्र हुन्छ ।

### बीउ दर वा बेर्नाको संख्या :

नेपालमा इस्कुस खेती घरको वरपर, रुखका नजिक २-४ बोटको रुपमा मात्र गरिने प्रचलन छ । व्यावसायिक रुपमा इस्कुस खेती गर्न थाँक्रोको आवश्यकता पर्दछ । यसरी थाँक्रो हालेर व्यावसायिक रुपमा खेती गर्न प्रतिरोपनी १०० देखि १५० बिरुवाको आवश्यकता पर्दछ ।

### बेर्ना उत्पादन विधि :

इस्कुसको बेर्ना उत्पादन तीन प्रकारबाट गर्न सकिन्छ । तरुलको जस्तै इस्कुसका जरामा सेलाहरू हुन्छन् । ती सेलाहरूबाट नयाँ बिरुवा उत्पादन गर्न सकिन्छ । दोश्रो इस्कुसका लहराहरूको कलमी सारेर जरा पलाएपछि नयाँ बिरुवा उत्पादन हुन्छन् । तेश्रो र सबभन्दा सजिलो तथा व्यावसायिक तरिका हो । छिप्पिएका इस्कुसका फल रोपेर । इस्कुसका फलमा एउटा मात्र बीउ हुन्छ र छिप्पिएको इस्कुसको फलबाट बिरुवा उम्रन्छन् । यस विधिमा छिप्पिएका इस्कुसका दानालाई १ भाग माथि देखिने गरेर २ भाग बालुवामा छोपेर छायाँ वा घाम नलाम्ने ठाउँमा राखिदिनाले बिरुवा उम्रेर आउँछ । यिनै बिरुवालाई पछि मुख्य खेतमा सारिनुपर्दछ ।

### मलखादको प्रयोग र जमिनको तयारी :

इस्कुस बहुवर्षिय बाली भएको र बोट थाँक्रोमा भाँगिने भएकाले रोप्ने स्थान र मलखादको प्रयोगमा विशेष ध्यान दिनुपर्दछ । ६०x ६०x ६० से.मि. को खाडल बनाई प्रत्येक खाँडलमा १ भाग राम्ररी पाकेको वा कुहिँएको गोबर मल र १ भाग माटो राम्ररी मिसाएर पुरै खाँडल भर्नुपर्छ । प्रत्येक खाँडलमा ५० ग्राम कम्प्लेक्स र २५ ग्राम पोटास

राप्ररी माटोमा मिसाइदिनु पर्दछ । यस प्रकार इस्कुस रोपनको लागि खाँडल तयार गर्दा नै मलखादको पनि प्रयोग गर्नु पर्दछ ।

### **बेर्ना लगाउने विधि :**

माथि उल्लेख गरे बमोजिम तयार गरिएको खाँडलमा मल र माटो भरेर तयार भएपछि बिरुवाको सेला वा बेर्ना तयार गरेको फल पुरै जमिनमा छोपिने गरी रोप्नु पर्दछ । बेर्ना रोप्दा पंक्तिबाट पंक्ति र बोटबाट बोटको फरक २/२ मिटर हुने गरी रोप्नु पर्दछ ।

### **सिंचाई र गोडमेल :**

इस्कुस सार्ने समय माघदेखि चैत्र हो । यो समयमा जमिनमा उचित मात्रामा चिस्यान कायम राखिनुपर्दछ । तर फेदमा पानी जम्नु भने हुँदैन । सुख्खा मौसममा बारम्बार सिंचाईको व्यवस्था गरिनुपर्दछ ।

गोडमेलको हकमा इस्कुसको फेदमा कुनै भारपात आउन दिनु हुँदैन र माटो खुकुलो राख्नु पर्दछ । थाँक्रोमा अन्य लहराहरू लगाउनु हुँदैन ।

### **बृद्धि समय र बाली लिने समय :**

गर्मीमा (फागुनदेखि आषाढसम्म) इस्कुसको बोटको विकास हुन्छ । लहराहरू फैलन्छन् । जब दिनको लम्बाई १३ घण्टादेखि ११ घण्टा करिब हुन थाल्दछ र रातको तापक्रम घट्न थाल्दछ, तब इस्कुसमा फूल लाग्न र फल लाग्न थाल्दछ । साउनदेखि मंसिर-पुससम्म इस्कुसमा फल लाग्दछ । यसले तुषारो खप्न सक्दैन । त्यसैले तुषारो पर्ने ठाउँमा फल लाग्ने समय छोटो हुन्छ ।

### **बाली संरक्षण :**

इस्कुसमा खास किसिमको रोग र कीराको प्रकोप देखिँदैन । तर जमिनमुनिको सेला वा जरा मुसाले खाइदिएमा बोट मर्दछ । त्यसैले इस्कुसको फेदमा माटोमुनि विषादि प्रयोग गरी मुसा नियन्त्रण गर्नु पर्दछ ।

### **उत्पादन :**

इस्कुसको उत्पादन बाली व्यवस्थापन र थाँक्रो दिने प्रक्रियामा निर्भर गर्दछ । एक रोपनीबाट कम्तीमा ३ मे.टन इस्कुस उत्पादन हुन्छ ।

इस्कुसको कलिलो मुन्टाको पनि तरकारी खाइन्छ । जमिनको सेला वा जरा पनि तरकारीको रूपमा वा उसिनेर खान सकिन्छ ।

### **भण्डारण :**

इस्कुसलाई कलिलो अवस्थामै टिपेर तरकारी खानुपर्दछ वा बजार पठाउनु पर्दछ । साधारण भण्डारणमा पनि ४/५ दिनसम्म राप्ररी भण्डारण गर्न सकिन्छ ।

## लहरे तरकारी वालीमा कलमी प्रविधि

नेपालमा यस प्रविधि नौलो भएतापनि विकसित देशहरूले विगत लामो समयदेखि स्वस्थ एवं रोग रहित बिरुवा उत्पादन गर्न यस प्रविधिको अवलम्बन गर्दै आएका छन् ।

लहरे तरकारी वालीमा कलमिको उद्देश्य निम्न अनुसार रहेको छ :

क्र.सं.	वाली	उद्देश्य
१	काँक्रो, तरबुजा र खरबुजा	फ्युजेरियम दुसीवाट ओईलाउने रोग कम गर्न, कम तापक्रम सहन सक्ने बनाउन

### कलमी गर्न उपयुक्त लहरे तरकारीहरू

काँक्रो: फर्सीको रुटस्टक

तरबुजा : कुभिण्डोको रुटस्टक

खरबुजा : लौकाको रुटस्टक

### कलमीको लागि प्रचलित विधि:

#### पेग विधि

यो विधि लहरे तरकारी वालीहरू (काँक्रो, खरबुजा, तरबुजा आदि) को लागि उपयुक्त विधि हो । यसमा बाँसको वा फलामको ३० डिग्रि छड्के पारेर काटिएको कलमी गर्ने औजार,ब्लेड, माटो भरेको थैला,प्लाष्टिक, छायाँदिने मान्द्रो वा गुन्द्रीको आवश्यकता पर्दछ । यस विधिमा लौकाको बीउ १२ देखि १५ दिन अगाडि रोपिन्छ । साधारतया रुटस्टकको बीउ कति अगाडि लगाउने भन्ने कुरा बीउको कडापन र सुषुप्तता(dormancy) मा भर पर्दछ । यस विधिमा रुटस्टकको ३ वटा जति मुख्य पात र सायनको वढीमा २ वटा सम्म मुख्य पात आएपछि कलमी गरिन्छ । यदि सायनमा धेरै मुख्य पात आएको छ भने कलमी सफल हुदैन । सबभन्दा पहिला रुटस्टकलाई माटोवाट उखेलेर बृद्धिहुने भाग(दलिय पात भन्दा माथिको मुख्य पातहरू) भाँच्ने काम गर्नुपर्दछ । लगभग २ मिलिमिटर जति ब्यासको २ सेमी गहिरो प्वाल दलीय पातभन्दा माथिबाट ३० डिग्रि जति छड्के पारेर कलमी गर्ने लठ्ठीको सहयोगले पार्ने । सायनलाई पनि ३० डिग्रिजति छड्के पर्ने गरी ब्लेडले मथिवाट तल काट्ने र काटिएको भाग तल पर्ने गरेर रुटस्टकमा घुसाईने । प्लाष्टिकको थैलोमा माटो भरी बिरुवा रोप्ने र प्रति बिरुवा १०० मिलि जति पानी जोडेको भागमा नपर्नेगरी हाल्ने र उक्त बिरुवालाई कलमी घरमा लागि बरिपरीबाट प्लाष्टिकले हावा नछिर्ने गरी छोप्ने र ५ दिन जति छाहारीमा राख्ने । कलमी सफल भएपछि बिस्तार छाहारी तथा प्लाष्टिक हटाउने र एक हप्ता जतिमा पूर्णरूपमा हटाउने । कलमी सफल भएपछि पनि रुटस्टकबाट यदि मुना पलाएमा हटाउने कार्य गर्ने । यस विधिवाट पनि ९० प्रतिशतभन्दा बढि कलमी सफल हुन्छ ।





पेग बिधिवाट कलमी गरिएको खरबुजा

### कलमी गर्दा बिसन नहुने कुराहरु

- कलमी कहिलेपनि चर्कोघाममा बसेर गर्न हुदैन
- कलमी गर्दा काटिएको भाग एक आपसमा राम्रोसँग जोडिएको हुनुपर्दछ
- कलमी गरिसकेपछि बिरुवालाई २८ देखि ३० डिग्रिसेन्टीग्रेड तापक्रम र ९० प्रतिशत भन्दा बढि आद्रता भएको ठाउँमा राख्नुपर्दछ
- कलमी गरिसकेपछि बिरुवालाई ग्राफ्ट युनियन बन्न दिन ५ दिन जति छाहारी दिनुपर्दछ र ग्राफ्ट युनियन बनिसकेपछि बिस्तार घाममा देखाउने कार्य गरी एक हप्तामा पुर्णरूपले छाहारी र प्लाष्टिक हटाई बिरुवालाई बाहिरी वातावरणमा घुलमिल गराउनुपर्दछ ।



कलमी गरिएको काँक्रो, खुमलटार



कलमी गरि रोपिएको भक्तपुर लोकल काँक्रो, खुमलटार

### कोसे तरकारीबाली समूह

कोसेबाली समूहका तरकारीबालीहरूको फल (कोशा) कलिलो अवस्थामा तरकारीको रूपमा प्रयोगमा ल्याइन्छ । छिप्पिएका वा सुकेका कोशाहरूबाट गेडा निकाली तिनीहरूलाई सुकाएर पछि पानीमा भिजाई क्वाँटी वा दालको रूपमा पनि प्रयोग गरिन्छ । प्रोटिनको आपूर्तिको दृष्टिकोणबाट यस समूहका तरकारीबालीहरू महत्वपूर्ण

छन् । यी बालीहरूको जरामा एक थरिका गिर्खाहरू पाइन्छन् जसले हावाको नाइट्रोजनलाई माटोमा जम्मा पार्दछन् । त्यसकारण माटोको उर्वराशक्ति बढाउन पनि कोसे तरकारीबालीको ठूलो योगदान रहन्छ । नेपालमा प्रचलित कोसे तरकारीबालीहरूमा केराउ, सिमी र बोडी प्रमुख हुन् ।

## केराउ



### परिचय :

यसको खेती नेपाल अधिराज्यभर गर्न सकिन्छ । यो हिउँदे बाली हो तापनि उच्च पहाडी क्षेत्रमा यसको खेती वर्षामा पनि गर्न सकिन्छ । यो बाली प्रोटीनको मुख्य श्रोत हो । प्रोटीनको साथै भिटामिन ए., सी., क्याल्सियम, फस्फोरस र कार्बोहाइड्रेटपनि प्रशस्त मात्रामा यसबाट प्राप्त हुने भएकोले यो ज्यादै महत्वपूर्ण तरकारी मानिन्छ ।

### हावापानी :

केराउलाई चिसो हावापानीको आवश्यकता पर्दछ । यसले तुषारो खप्न सक्छ, तर फूल र कोशा लाग्ने समयमा तुषारोले नोक्सान पुऱ्याउँछ । १०-१८ डि.से. तापक्रम यसको लागि उपयुक्त हुन्छ । तर आर्केल जातको खेती केही गर्मी मौसममा गर्न सकिन्छ ।

### माटो :

यसको खेती सबै किसिमको माटोमा हुन सक्ने भए तापनि पानी नजम्ने दुमट माटो यसको लागि उपयुक्त मानिन्छ ।

### जग्गा तयारी :

२/३ पटक खनजोत गरी डल्ला फोर्ने र सतह मिलाउने ।

### मलखाद :

२०-२५ डोको राम्ररी कुहिएको गोठेमल अथवा कम्पोष्ट मल २ किलो फोस्फोरस र ३ किलो पोटास प्रतिरोपनीका दरले जग्गा खनजोत गर्ने समयमा प्रयोग गर्नुपर्छ । यसलाई अरु बालीलाई जस्तै नाइट्रोजनयुक्त मलले टपड्रेस गर्न

आवश्यक छैन । किनभने यो बालीले आफ्नो जरामा वायुमण्डलको नाइट्रोजन ब्याक्टेरियाको सहायताले गिर्खाभिन्न जम्मा गर्छ । यसरी जम्मा भएको नाइट्रोजन आफूले पनि प्रयोग गर्छ र त्यसपछिको अर्को बालीलाई पनि उपलब्ध हुन्छ । केराउ र केराउ जस्तै कोसेबालीले जरामा वायुमण्डलको नाइट्रोजन ब्याक्टेरियाको सहायताबाट जम्मा गर्ने भएकोले खेतबारीमा सालमा एक पटक कोसेबाली खेती गर्न सकेमा खेतबारीको मलिलोपन कायम रहन्छ । त्यसैले कोसेबाली हाम्रो लागि महत्वपूर्ण बाली हो ।

### लगाउने समय र तरिका :

नेपालमा धेरै प्रचलित उन्नत जातहरूमा सिक्किम, न्यू लाईन पर्फेक्सन र आर्केल हुन् । यी दुवै जातहरूको लगाउने समय अलि फरक पर्छ । जग्गा तयार गरी सकेपछि लाईनमा सोभै बीउ रोप्नुपर्छ :

जात	ईलाका	बीउ रोप्ने	बाली लिने
सिक्किम लोकल	उच्च पहाड	चैत्र-वैशाख	असार-कार्तिक
	मध्य पहाड	असोज-कार्तिक	पुस-फागुन
	तराई	असोज-कार्तिक	मंसिर-माघ
न्यू लाईन पर्फेक्सन/ आर्केल	उच्च पहाड	चैत्र-वैशाख	जेष्ठ-भाद्र
	मध्य पहाड	भाद्र-असोज	असोज-मंसिर
	तराई	भाद्र -असोज	असोज-कार्तिक

### बीउ दर:

सिक्किम, न्यू लाईन पर्फेक्सन ३ किलो र आर्केल ४ किलो प्रतिरोपनी ।

### बीउ रोप्ने दुरी :

न्यू लाईन पर्फेक्सन

र सिक्किम : हारको फरक-४५ से.मि.

बोटको फरक-१५ से.मि.

आर्केल : हारको फरक - ३० से.मि.

बोटको फरक - १५ से.मि.

### सिंचाई र गोडमेल :

बीउ छर्नुभन्दा पहिले खेतबारीमा पानी पटाउने र राम्रो चिस्यान कायम भएको बेलामा बीउ छर्नुपर्छ । उम्रेको २०-२५ दिनमा दोश्रो पल्ट पानी पटाउनुपर्छ । त्यसपछि आवश्यकता अनुसार पानी लगाउनुपर्छ । अरु बालीको तुलनामा यो बालीलाई कम पानी चाहिन्छ । फारपात देखिनासाथ कुटो अथवा कोदालोले हल्का गोडाइ गर्नुपर्छ ।

### बाली लिने :

नरम कलिलो तर राम्रोसित भरिएको कोसाहरू टिप्नुपर्छ । बाली अवधिभर कममा पनि ४ पटक कोसा टिप्नुपर्छ ।

## उत्पादन :

३००-५०० किलो हरियो कोसा प्रतिरोपनी उत्पादन हुन्छ ।

## बाली संरक्षण :

यसलाई सेतो दुसी रोग, सिन्दुरे रोग र बोट ओइलिने रोग बढि लाग्छ । सेतो दुसी रोग रोकथाम गर्न क्याराथेन औषधि २-३ मिलिलिटर १ लिटर पानीमा मिलाई छर्ने । सिन्दुरे रोग रोकथाम गर्न निलोतुथो र चुनाको सम्मिश्रण पानीमा घोली छर्ने र बोट ओइलिने रोग रोकथाम गर्न यस्तो रोग नलागेको जग्गामा खेती गर्नुपर्छ । केराउमा लाग्ने मुख्य कीराहरूमा लाही र कोसामा प्वाल पार्ने लाभे हुन् । लाहीलाई घरेलुबिषादी वा नुभान १ मिलिलिटर १ लिटर पानीमा मिसाई छर्नुपर्छ ।

## जातहरू :

केराउका धेरै जातहरू नेपालमा खेती गरिन्छन्, तापनि तीन जातहरू प्रमुख छन् :

- (१) न्यु लाईन पर्फेक्सन - पछौटे जात हो । दुसी रोग कम लाग्छ ।
- (२) अर्केल - अगौटे जात ।
- (३) सिक्किम - पछौटे जात वर्षात मौसमको लागि प्रचलित छ ।

## सिमी



## परिचय:

सिमी दुई किसिमका हुन्छन् :

- (१) भ्रँगे सिमी
- (२) लहरा जाने सिमी

भ्रँगे सिमीको लहरा जाँदैन, तर लहरे सिमीको लहरा हुने हुँदा यसको खेतीको लागि थाँक्रो हाल्नुपर्छ । यी दुवै किसिमका सिमीलाई फ्रेन्च सिमी मानिन्छ ।

घ्यू सिमी लहरे सिमी हो । यसको उत्पत्ति दक्षिण अमेरिकाबाट भएको मानिन्छ । यसमा प्रशस्त मात्रामा प्रोटीन, भिटामिन ए, अन्य खनिज तत्वहरू र कार्बोहाइड्रेट पाइने भएकाले पौष्टिक दृष्टिकोणबाट बढि महत्वपूर्ण छ । घ्यू सिमीको हरियो कोसा तरकारी खानको लागि र सुकेको दाना दाल खानको लागि प्रयोग गरिन्छ ।

### हावापानी :

सिमीलाई गर्मी मौसमको आवश्यकता पर्दछ । यसलाई धेरै चिसो र तुषारोले नोक्सान पुऱ्याउने हुँदा उच्च र मध्य पहाडी इलाकामा गर्मी याममा र तराई इलाकामा वर्षा याम र धेरै जाडो याम बाहेक अरु समयमा यसको खेती गर्न सकिन्छ । धेरै गर्मी र सुख्खा याममा यसको फूल र साना कोसाहरू भर्छन् । कोसा लाग्ने उचित तापक्रम १५-२१ डि.से.हो । पानी जम्ने जग्गामा यसको खेती राम्रो हुँदैन ।

### माटो :

यसको खेती सबै किसिमको माटोमा गर्न सकिन्छ तापनि अगौटे बालीको लागि बलौटे दुमट र अन्तर बालीको लागि दुमट चिम्टिलो माटो उत्तम हुन्छ ।

### जग्गा तयारी :

२/३ पटक राम्ररी खनजोत गरी डल्ला फोर्ने र पानी नजम्ने गरी सतह मिलाउनुपर्छ ।

### मलखाद :

२०-२५ डोको राम्ररी कुहिएको गोठेमल अथवा कम्पोष्ट मल, २ किलो फोस्फोरस, ३ किलो पोटोस र २ किलो नाइट्रोजन प्रतिरोपनीका दरले जग्गा खनजोत गर्दा राम्ररी माटोमा मिलाउनुपर्छ । यो पनि कोसेबाली भएकाले यसले ब्याक्टेरियाको सहायताबाट जरामा नाइट्रोजन जम्मा गर्छ । त्यसैले नाइट्रोजनयुक्त मल टपड्रेस गर्नु पर्दैन ।

### लगाउने समय र तरिका :

यसलाई विभिन्न इलाकामा निम्न समयमा लगाउनुपर्छ । लाईन मिलाएर सोभै बीउ रोप्नुपर्छ :

ईलाका	बीउ छर्ने समय	बाली लिने समय
उच्च पहाड	चैत्र-वैशाख	असार-भाद्र
मध्य पहाड	माघ-वैशाख साउन-भाद्र	वैशाख-साउन असोज-मंसिर
तराई	भाद्र-असोज	मंसिर-माघ

### बीउ दर :

२-३ किलो प्रतिरोपनी ।

## बीउ रोप्ने दुरी :

हारको फरक : १२० से.मि.

बोटको फरक : २०-३० से.मि.

## थाँक्रो दिने :

घ्यू सिमी लहरे बाली भएकाले थाँक्रो दिनुपर्छ । थाँक्रो दिँदा बाँसको भाटा, निगालो अथवा रुखको हाँगाले थाँक्रो दिनुपर्छ (चित्र नं.१९) वर्षामा घ्यू सिमी रोप्दा १२० से.मि. को फरक पारी ड्याड उठाउने र ड्याडको छेउमा लाईन मिलाई बीउ रोप्ने र बीउ उम्रेपछि चित्रमा देखाएजस्तै बाँसको भाटा अथवा रुखको हाँगाले थाँक्रो दिनुपर्छ ।

## सिंचाई र गोडमेल :

बीउ रोप्नुभन्दा पहिले खेतबारीमा पानी पटाउने र राम्रो चिस्यान भएको माटोमा बीउ रोप्नुपर्छ । त्यसपछि आवश्यकता अनुसार सिंचाई गर्दै जानुपर्छ । भारपात पलाएमा कुटो अथवा कोदालोले हल्कासँग खनेर गोड्नुपर्छ ।

## बाली लिने :

बीउ रोपेको ६०-७० दिनमा हरियो कोसा टिपेर तरकारी खान सकिन्छ । बाली अवधिभर पटक-पटक हरियो कोसा टिप्नुपर्छ ।

## उत्पादन :

२००-३०० किलो हरियो कोसा प्रतिरोपनी उत्पादन हुन्छ ।

## बाली संरक्षण :

सिमीलाई लाग्ने रोगहरूमा मोजेक भाइरस, एन्थ्रोकोनोज सिन्दुरे र कोसा डढ्ने आदि हुन् । मोजेक भाइरस लागेमा रोकथाम गर्न रोगी बोटहरू उखेल्ने र रोग नलाग्ने जात रोप्ने, सिन्दुरे रोग रोकथाम गर्न केराथेन औषधि छर्ने र कोसा डढ्ने रोग रोकथाम गर्न बेभिष्टिन औषधिले बीउ उपचार गरी बीउ रोप्नुपर्छ । यसलाई लाग्ने कीराहरूमा लाही र कोसा प्वाल पार्ने लाभ्रे हुन् । लाहीलाई र लाभ्रेलाई मालिथियन भोल औषधि छरी नियन्त्रण गर्न सकिन्छ ।

## जात :

घ्यू सिमीको जात केन्टकी वन्डर नेपालमा प्रचलित छ । यसको लहरा जान्छ र मोजेक भाइरस रोग लाग्दैन । यसका साथै चौमासे सिमी हालका दिनमा निकै प्रचलित जात हो जसको खेती नेपालको मध्य पहाडी क्षेत्रमा वर्षमा दुइपटक गर्न सकिन्छ ।

## बोडी



### परिचय :

गेडागुडी तरकारीहरू मध्येबोडी पनि एक महत्वपूर्ण तरकारी हो । धेरैजसो बोडीको लहरा जान्छ । यसको उत्पत्ति मध्य अमेरिकाबाट भएको मानिन्छ । यसमा प्रशस्त मात्रामा प्रोटीन, भिटाभिन ए, खनिज तत्वहरू कार्बोहाइड्रेट पाइने हुँदा यसको पौष्टिक महत्व बढिन्छ । तनेबोडीको सुकेको दाना दालको लागि र हरियो कोसा तरकारीको लागि प्रयोग गरिन्छ ।

### हावापानी :

यो गर्मी याममा हुने तरकारी भएकाले उच्च र मध्य पहाडी इलाकामा गर्मी याममा र तराईमा वर्षा याम र सर्दी याम बाहेक अरु समयमा यसको खेती गरिन्छ ।

### माटो :

यसको खेती सबै किसिमको माटोमा हुने भए तापनि बलौटे दुमट र चिम्टिलो दुमट माटोमा यसको खेती राम्रो हुन्छ ।

### जग्गा तयारी :

२/३ पटक राम्ररी खनजोत गरी डल्ला फोर्न र पानी नजम्ने गरी दुमट माटोमा यसको खेती राम्रो हुन्छ ।

### मलखाद :

२०-२५ डोको राम्ररी कुहिएको गोठेमल अथवा कम्पोष्ट मल, २ किलो नाइट्रोजन, ३ किलो फोस्फोरस र ३ किलो पोटास प्रतिरोपनीका दरले जग्गा खनजोत गर्दा राम्ररी माटोमा मिलाउनुपर्छ । यो पनि कोसेबाली भएकाले यसले ब्याक्टेरियाको सहायताबाट जरामा नाइट्रोजन जम्मा गर्छ । त्यसैले नाइट्रोजनयुक्त मल टपड्रेस गर्नु पर्दछ ।

### लगाउने समय र तरिका :

यसको लगाउने समय र तरिका घ्यू सिमीकै जस्तै हो ।

ईलाका	बीउ छुर्ने समय	बाली लिने समय
उच्च पहाड	चैत्र-वैशाख	असार-भाद्र
मध्य पहाड	माघ-वैशाख साउन-भाद्र	वैशाख-साउन असोज-मंसिर
तराई	भाद्र-असोज	मंसिर-माघ

### बीउ दर:

२ किलो प्रतिरोपनी ।

### बीउ रोप्ने दुरी :

हारको फरक : १२० से.मि.

बोटको फरक : २० से.मि.

### थाँक्रो दिने :

बोडी पनि घ्यू सिमी जस्तै लहरे बाली भएकाले थाँक्रो दिनुपर्छ । तर यसका लहरा नजाने जात जस्तै मालेपाटन बोडीलाई थाँक्राको आवश्यकता पर्दैन ।

**सिंचाई र गोडमेल :** बीउ छुनुभन्दा पहिले राम्ररी पानी पठाउनुपर्छ र चिस्यान प्रशस्त छँदै बीउ रोप्नुपर्छ । यसपछि आवश्यकता अनुसार सिंचाई गर्दै जानुपर्छ । भारपात उम्रेपछि कुटो अथवा खुपीले राम्ररी खनेर गोड्नुपर्छ ।

### बाली लिने :

बीउ रोपेको ६०-७० दिनमा हरियो कोसा टिप्न तयार हुन्छ ।

### उत्पादन :

२००-४०० किलो प्रतिरोपनी ।

### बाली संरक्षण :

यसलाई खासगरी लाही कीरा र लाभ्रे कीरा लाग्छ । घ्यू सिमीलाई जस्तै बालीको संरक्षण गर्नुपर्छ ।

### जात:

खुमल तने, आकाश, प्रकाश, मालेपाटन आदि ।



## सागपात तरकारीबाली समूह

सागपात समूहमा त्यस्ता तरकारीबालीहरू पर्दछन् जसका कमला पातहरू वा सिङ्गै कमला बिरुवाहरू काँचै वा पकाएर सागको रूपमा खाइन्छ। मानिसको दैनिक तरकारी सेवन मात्रामा सागपात समूहका तरकारी बालीको आवश्यकता ३० प्रतिशतसम्म आवश्यकता पर्ने हुनाले पनि यस समूहका तरकारी बालीहरूको महत्व स्पष्ट छ। नेपालमा प्रचलित सागपात समूहका तरकारी बालीहरूमा रायो, पालुङ्ग, चम्मुर, स्वीसचार्ड, जिरीको साग, लट्टेको साग, पोई साग आदि हुन्। तीमध्ये रायो, पालुङ्ग, चम्मुर र स्वीसचार्डको खेतीको तरिकाबारे तल वर्णन गरिन्छ।

### रायो



### परिचय

हरिया सागपातहरूमा रायोको प्रथम स्थान आउँछ। सबभन्दा धेरै प्रचलित तरकारीहरूमा यसको दोश्रो स्थान आउँछ। यसमा भिटामिनहरू ए., बी., सी. र ई. का साथै खनिज पदार्थहरू फलाम, क्याल्सियम र प्रोटीन प्रशस्त मात्रामा पाइने हुँदा पौष्टिक दृष्टिकोणले महत्वपूर्ण छ। यसको खेती तराईदेखि उच्च पहाडसम्म गर्न सकिन्छ।

### हावापानी :

यसलाई चिसो हावापानीको आवश्यकता पर्ने हुँदा तराई र मध्य पहाडी ईलाकामा यसको खेती दिउँदमा गर्नुपर्छ। उच्च पहाडी ईलाकामा भने हिउँ र तुषारो पर्ने ज्यादा चिसो समय बाहेक अरु समयमा यसको खेती गर्न सकिन्छ।

### माटो :

यसको खेती धेरै किसिमको माटोमा गर्न सकिन्छ तापनि धेरै समयसम्म पानी अड्याई राख्ने, प्रांगारिक पदार्थ प्रशस्त भएको दुमट माटो राम्रो हुन्छ।

### जग्गा तयारी :

दुई-तीन पटक राम्ररी खनजोत गरी सिंचाई गर्दा एकनाससँग पानी पट्टे र वर्षामा पानी नजम्ने गरी जग्गा सम्याउनुपर्छ।

## मलखाद :

चालिसदेखि पचास डोको राम्ररी कुहिएको गोबर मल अथवा कम्पोष्ट मल, ४ किलो नाइट्रोजन, २ किलो पोटास र २ किलो फोस्फोरस प्रतिरोपनीको दरले जग्गा तयारी गर्दा माटोमा एकनाससँग छरेर मिलाउनुपर्छ । नाइट्रोजनयुक्त मलको बढि आवश्यक पर्ने भएकोले प्रतिरोपनी तीन किलो युरियालाई ३ बराबर भागमा बाँडेर पहिलो भाग बेर्ना सारेको एक महिनामा दोश्रो भाग डेढदेखि दुई महिनामा र तेश्रो भाग दुईदेखि अढाई महिनामा टपट्रेस गर्नुपर्छ ।

## लगाउने समय र तरिका :

ईलाका	बीउ छर्ने समय	बेर्ना सार्ने समय	बाली लिने समय
उच्च पहाड	फागुन-वैशाख	चैत्र-जेष्ठ	जेष्ठ-भाद्र
मध्य पहाड	भाद्र-मंसिर	असोज-पुस	कार्तिक-फागुन
तराई	असोज-पुस	कार्तिक-माघ	कार्तिक-फागुन

बीउ सोभै खेतबारीमा छरेर पनि खेती गर्न सकिन्छ । तर बीउलाई पहिले नर्सरीमा छरेर बेर्ना उत्पादन गरी अन्यत्र सार्ने विधि राम्रो र उपयुक्त हुन्छ ।

## बेर्नाको उत्पादन विधि :

३/४ पटक राम्ररी खनजोत गरी डल्ला फोर्ने र माटो नरम बनाउनुपर्छ । दुई-तीन मिटर लामो, एक मिटर चौडा र २०-२५ से.मि. सतहदेखि उठेको डढ्याड बनाउनुपर्छ । त्यसरी तयार गरेको डढ्याडमा राम्ररी कुहिएको गोबर मल मिसाई सतह मिलाउनुपर्छ । ५-७ से.मि. को फरक पारी १-२ से.मि. गहिरो हुने गरी बीउ रोप्नुपर्छ । बालुवा अथवा धूलो माटोले बीउ पुरेर परालको छाप्रो हाल्नुपर्छ । माटो चिसो राख्नलाई समय-समयमा सिंचाई गर्दै जाने र बीउ उम्रेपछि परालको छाप्रो हटाइदिनुपर्छ । करिब एक महिना उमेर पुगेका बेर्नाहरू सार्न योग्य हुन्छन् ।

## बीउ दर :

३० ग्राम प्रतिरोपनी

## सानै दुरी :

हारको फरक : ३० से.मि.

बोटको फरक : १०-१५ से.मि.

## सिंचाई र गोडमेल :

बेर्ना सारेदेखि नसरुन्जेलसम्म हल्का सिंचाई गर्ने र सरिसकेपछि आवश्यकता अनुसार सिंचाई गर्नुपर्छ । भारपात पलाएको देखनासाथ उखेल्नुपर्छ र कुटोले हल्का गोडमेल गर्नुपर्छ ।

## बाली लिने :

बेर्ना सारेको २०-२५ दिनपछि पात टिपेर साग खान हुन्छ । पात टिप्दा बोटलाई चोट कम पर्ने र जरा नखल्बलिन

गरी हल्कासँग हँसिया अथवा चक्कुले पात काट्नु राम्रो हुन्छ । बोट बढ्दै गएपछि पात टिप्दै जानुपर्छ ।

### उत्पादन :

१५००-२००० किलो हरियो पात प्रति रोपनी उत्पादन हुन्छ ।

### बाली संरक्षण :

यसलाई लाग्ने भाइरस रोग अति हानिकारक हुन्छ । त्यसैले रोग लागेका बोटहरू उखेलेर हटाइदिनुपर्छ । यसलाई सेतो ढुसी रोग पनि लाग्न सक्छ । यसलाई रोकथाम गर्न बारी सफा राख्नुपर्छ । रोग लागेका र पुराना पातहरू हटाइदिनुपर्छ । त्यस्तै निलोतुथो र चुनको मिश्रणको भोल बनाई छर्नुपर्छ ।

यसलाई लाग्ने कीराहरूमा लाही र भुसिल्कीरा मुख्य हुन् ।

### जातहरू :

- (१) खुमल चौडा पात
- (२) मार्फा चौडा पात
- (३) खुमल रातोपात

## पालुङ्गो



### परिचय :

विभिन्न किसिमका सागपात तरकारीहरू मध्ये यसको महत्वपूर्ण स्थान छ । यसमा भिटामिनहरू ए., बी., सी. र फलाम, क्याल्सियम जस्ता खनिज तत्वहरू प्रचुर मात्रामा पाइने हुँदा स्वास्थ्यको दृष्टिकोणबाट पालुङ्गोको महत्वपूर्ण स्थान छ ।

## हावापानी :

रायोलाई जस्तै यसलाई पनि चिसो हावापानीको आवश्यकता पर्दछ । तराई र मध्य पहाडी इलाकामा यसको खेती हिउँदमा गर्नुपर्छ । उच्च पहाडी इलाकामा भने हिउँ र तुषारो पर्ने समय बाहेक अरु समयमा यसको खेती गर्न सकिन्छ ।

## माटो :

प्रांगारिक पदार्थ प्रशस्त भएको दुमट माटोमा यो राम्ररी फष्टाउँछ । तर अरु किसिमका माटोहरूमा पनि यसको खेती गर्न सकिन्छ ।

## जग्गा तयारी :

दुई-तीन पटक राम्ररी खनजोत गरी सिंचाई गर्दा एकनाससँग पानी पट्टने र वर्षामा पानी नजम्ने गरी जग्गा सम्याउनुपर्छ ।

## मलखाद :

४०-५० डोको राम्ररी कुहिएको गोठेमल अथवा कम्पोष्ट मल, ४ किलो नाइट्रोजन ३ किलो फोस्फोरस र २ किलो पोटस प्रतिरोपनीका दरले जग्गा तयारीको आखिरी जोताइ गर्दा राम्ररी छरेर माटोमा मिसाउनुपर्छ । सागपात तरकारीको लागि नाइट्रोजनयुक्त मल बढि आवश्यक पर्ने भएकाले ३ किलो युरिया मल प्रतिरोपनीका दरले टपट्रेस गर्नुपर्छ । ३ किलो युरियालाई ३ बराबर भागमा बाँडेर पहिलो भाग बीउ उम्रेको २०-२५ दिनमा, दोश्रो भाग ४०-५० दिनमा र अन्तिम भाग ६०-७० दिनमा टपट्रेस गर्नाले बोट लहलहाउँदो र नरम हुनुको साथै छिटो बढ्ने हुनाले उत्पादन बढि हुन्छ ।

## लगाउने समय र तरिका :

ईलाका	बीउ छर्ने समय	बाली लिने समय
उच्च पहाड	फागुन-वैशाख	वैशाख-भाद्र
मध्य पहाड	भाद्र-माघ	कार्तिक-वैशाख
तराई	असोज-पुस	मंसिर-फागुन

पालुङ्गो बीउ सोभै खेतबारीमा ३-५ से.मि. गहिरो हुने गरी रोप्नुपर्छ ।

## बीउ दर :

५०० ग्राम प्रतिरोपनी

## रोप्ने दुरी :

हारको फरक : ३० से.मि.

बोटको फरक : ७-१० से.मि.

## सिंचाई र गोडमेल :

पहिलो पटक युरिया टपट्रेस गर्ने बेलामा बेर्नाहरू धेरै बाक्लो छ भने बेड्याउनुपर्छ । युरिया टपट्रेस गर्नासाथ सिंचाई गर्न आवश्यक छ । भारपात पलाउनासाथ हटाई कुटो या खुपीले हल्कासित गोडाइ गर्नुपर्छ । माटोमा चिस्यान राख्न

आवश्यकता हेरी सिंचाई गर्नुपर्छ । गर्मी याममा अथवा बलौटे माटोमा छिटोछिटो सिंचाईको आवश्यकता पर्छ भने सर्दी याम अथवा दुमट माटोमा कम सिंचाईको आवश्यकता पर्दछ ।

### बाली लिने :

बीउ रोपेको १ महिनापछि यसको पात टिप्न अथवा बोट काट्न तयार हुन्छ । पहिलो कटाइपछि प्रत्येक २५-३० दिनको फरकमा २/३ पटकसम्म काट्न हुन्छ । प्रत्येक कटाइपछि मल दिने र सिंचाई गर्नुपर्छ ।

### उत्पादन :

१०००-२००० किलो हरियो साग प्रतिरोपनीउत्पादन हुन्छ ।

### बाली संरक्षण :

पालुङ्गोमा त्यति धेरै रोग र कीराहरू लाग्दैन । यसमा लाग्न सक्ने रोगहरूमा पातमा लाग्ने कालो थोप्ले रोग र सेतो ढुसी रोग हुन् । कालो थोप्ले रोग रोकथाम गर्न व्लाईटक्स २ ग्राम १ लिटर पानीमा मिसाई छर्नुपर्छ । सेतो ढुसी रोग रोकथाम गर्न बारी सफा गर्नुपर्छ । रोग लागेका पातहरू र पहेँलिएका पातहरू हटाइदिनुपर्छ । निलोतुथो र चुनको सम्मिश्रण पानीमा मिसाई छर्नुपर्छ ।

पालुङ्गोमा त्यस्ता खास कीराहरू लाग्दैनन् ।

### जातहरू :

- (१) स्थानीय पालुङ्गो (पाटने पालुङ्गो)
- (२) जापानी पालुङ्गो
- (३) अल ग्रिन

## चम्सुर



### परिचय :

चम्सुर नेपाली सागपातमध्ये निकै प्रचलित छ । यसको खेती काठमाडौं उपत्यका र पहाडी इलाकामा बढि गरिन्छ । रायोसाग, पालुङ्गो, स्वीसचार्ड सागमा जस्तै यसमा पनि फलाम, क्याल्सियम भिटाभिन ए.र सी. प्रोटीन

प्रशस्त मात्रामा पाइने हुँदा पौष्टिक दृष्टिकोणबाट अति महत्वपूर्ण छ । छिटो तयार हुने सागपातहरू मध्ये यो पनि एक हो ।

### हावापानी :

चम्पुलाई चिसो हावापानीको आवश्यकता पर्छ । त्यसकारण नेपालमा यसको खेती हिउँदमा गर्नुपर्छ । तर काठमाडौं उपत्यका सरह हावापानी भएको पहाडी क्षेत्र अथवा यो भन्दा चिसो ठाउँमा यसको खेती बाह्रै महिना गर्न सकिन्छ ।

### माटो :

अरु तरकारीलाई जस्तै यसलाई पनि प्रांगारिक पदार्थ प्रशस्त भएको दुमट माटो उत्तम हुन्छ, तापनि यसको खेती प्राय सबै किसिमको माटोमा गर्न सकिन्छ ।

### जग्गा तयारी :

२-३ पटक खनजोत गरेर डल्ला फोरी जग्गा सम्याउनुपर्छ ।

### मलखाद :

२०-३० डोको राम्ररी कुहिएको गोठेमल अथवा कम्पोष्ट मल, ४ किलो नाइट्रोजन, २ किलो फोस्फोरस र २ किलो पोट्यास प्रतिरोपनीका दरले जग्गा तयारी गर्दा प्रयोग गर्नुपर्छ । २-३ किलो युरिया मल प्रतिरोपनी बीउ उम्रेको २०-२५ दिनपछि टपट्टेस गर्नुपर्छ ।

### लगाउने समय र तरिका :

ईलाका	बीउ छर्ने समय	बाली लिने समय
उच्च पहाड	बाह्रै महिना	बाह्रै महिना
मध्य पहाड	बाह्रै महिना	बाह्रै महिना
तराई	भाद्र-माघ	असोज-फागुन

तयार गरिएको जग्गामा लाईनमा बीउ छर्नुपर्छ ।

### बीउ दर :

५०० ग्राम प्रतिरोपनी

### रोप्ने दूरी :

हारको फरक : ३० से.मि.

बोटको फरक : ७-१० से.मि.

### सिंचाई र गोडमेल :

यो छिटो अवधिको बाली भएकोले सिंचाईको निकै कम आवश्यकता पर्छ । परा बालीको अवधिमा २/३ पटक सिंचाई र १/२ पटक गोडाइ गरे पुग्छ ।

बीउ रोपेको २०-२५ दिनमा बाली लिन तयार हुन्छ । ४०-५० दिनमा परा बाली लिन सकिन्छ ।

### उत्पादन :

३००-५०० किलो हरियो साग प्रतिरोपनी।

### बाली संरक्षण :

हालसम्म खास रोग कीराको प्रकोप भएको पाइएको छैन ।

### जातहरू :

(१) ठिमी चम्सुर

## स्वीसचार्ड



### परिचय :

रायोसाग र पालुङ्को सागजस्तै पात खाइने साग हो । यसको नेपालमा प्रचलित हुन लागेको छ । अरु सागपातमा जस्तै यसमा पनि फलाम, क्याल्सियम, भिटामिन ए., सी. र प्रोटीन बढि हुने भएकोले पौष्टिक दृष्टिकोणबाट पनि ज्यादै महत्वपूर्ण छ ।

### हावापानी :

स्वीसचार्ड सागको खेती सर्दी याम र ठण्डा इलाकामा बढि राम्रो हुन्छ । १५-३५ डि.से. तापक्रममा यसको बोटको बृद्धि राम्रो हुन्छ । उच्च र मध्य पहाडी इलाकामा यसको खेती बाह्रै महिना गर्न सकिने भएकाले यसको दिन प्रतिदिन प्रसार भैरहेको छ ।

## माटो :

सबै किसिमको माटोमा यसको खेती गर्न सकिन्छ तापनि प्रांगारिक पदार्थ प्रशस्त भएको दोमट माटोमा यसको खेती बढि सकिन्छ ।

## जग्गाको तयारी :

कमसेकम २-३ पटक खनजोत गरी डल्ला फोर्नुपर्छ र जमिनको सतह मिलाउनुपर्छ, जसबाट सिंचाईगर्दा पानी एकनाससँग पटाउन सकियोस् र वर्षा याममा पानी नजम्ने होस ।

## मलखाद:

३०-४० डोको गोठे मल अथवा राम्ररी कुहिएको कम्पोष्ट मल, ४ किलो नाइट्रोजन, २ किलो फोस्फोरस र ३ किलो पोटास जग्गा तयारी गर्नुभन्दा पहिले माटोमा राम्ररी मिलाई खनजोत गर्नुपर्छ । हरियो पातको चाँडो बृद्धिको लागि नाइट्रोजनयुक्त मल बढि दिनु आवश्यक हुन्छ । त्यसकारण प्रतिरोपनी ३-५ किलो युरिया मल तीन पटक गरी टपड्रेस गर्नुपर्छ । उक्त मललाई ३ बराबर भागमा बाँडेर पहिलो भाग बेर्ना सारेको २५-३० दिनमा, दोश्रो भाग ५०-६० दिनमा र अन्तिम भाग ८०-९० दिनमा टपड्रेस गर्नुपर्छ ।

## लगाउने समय र तरिका :

ईलाका	बीउ छर्ने समय	बाली लिने समय	बाली लिने समय
उच्च पहाड	बाह्रै महिना	बाह्रै महिना	बाह्रै महिना
मध्य पहाड	बाह्रै महिना	बाह्रै महिना	बाह्रै महिना
तराई, पहाड	भाद्र-पुस	असोज-माघ	कार्तिक-फागुन

स्वीसचार्डको बीउलाई नर्सरीमा रोपेर बेर्ना उत्पादन गरी अन्यत्र सार्नुपर्छ ।

## बेर्नाको उत्पादन विधि :

रायो सागको बेर्ना उत्पादन विधि र स्वीसचार्डको बेर्ना उत्पादन विधि एकै भएकाले रायो सागको बेर्ना उत्पादन विधि जस्तै गरी यसको पनि बेर्ना उत्पादन गर्नुपर्छ ।

## बीउ दर:

२०० ग्राम प्रतिरोपनी

## बेर्ना सार्ने दुरी :

हारको फरक : ३०-४५ से.मि.

बोटको फरक : २०-३० से.मि.

## सिंचाई र गोडमेल :

युरिया टपड्रेस गर्नासाथ सिंचाई गर्नु आवश्यक छ । बेर्ना सरिसकेपछि तुरुन्त सिंचाई गर्नुपर्छ । त्यसपछि आवश्यकता



अनुरूप सिंचाई गर्दै जानुपर्छ । पानी अलि कम अथवा अति धेरै भयो भने बोटको बृद्धिमा असर पर्छ । फारपात पलाउनासाथ उखेलेर हटाई कुटो अथवा खुर्पी हल्कासित गोडनुपर्छ ।

### बाली लिने :

बेर्ना सारेको ४०-५० दिनमा पातहरू टिप्न योग्य हुन्छन् । उन्नत अथवा मध्य पहाडी इलाकामा वर्षेभरी पनि पात टिप्न सकिन्छ ।

### उत्पादन :

१०००-२५०० किलो हरियो साग प्रतिरोपनी उत्पादन हुन्छ ।

### बाली संरक्षण :

नेपालमा हालसम्म यसलाई कुनै किसिमको रोग कीराको समस्या देखापरेको छैन तापनि पातमा थोप्ला हुने दुसी रोग र लाही कीरा लाग्न सक्छ । थोप्ले दुसी रोगलाई डाइथेन एम्-४५, ३ ग्राम १ लिटर पानीमा मिसाई छर्नुपर्छ ।

## जात

### १. सुसाग

#### तरकारी छनोट गर्ने, तयार गर्ने तथा बलान्चिड गर्ने

तरकारी	तरकारी छनोट	तयार गर्ने तरिका	बलान्चिड गर्ने समय (उम्लेको पानीमा)
कुरिलो	मोटो र पातलो छुट्टयाउने	सफा गर्ने र तलपट्टि केही लागेको भए चक्कुले खुर्कने र एक इन्च लामो हुने गरी काट्ने ।	मोटो-४ मिनेट पातलो-२ मिनेट
बकुला सिमी (ब्रोडविन)	कलिलो मात्र छान्ने छिप्पिएको नलिन	सिमीको रेसा र टुप्पा भाँचेर फाल्ने र एक इन्च लामो टुक्रा गर्ने र पानीमा धुने	३ मिनेट
फ्रेन्च सिमी (फ्रेन्च वासर)	" "	" "	२-३ मिनेट
चुकन्दर	सानो १ इन्च डायमिटर मोटो भएको छानेर पानीले धुने ।	बलान्चिड गरेपछि बाहिरपट्टि खुर्कने ।	५ मिनेट
ब्रोकाउली वा काउली	काउली पुष्ट हुनुपर्छ, कलिलो ब्रोकाउली मात्र छान्ने	ब्रोकाउली भाँडोमा अट्टेने काट्ने, काउली २ इन्चको टुक्रा पार्ने ।	३ मिनेट
ब्रसेल्स स्प्राउट	सानो र पुष्ट भएको छान्ने	बाहिरको खुकुलो भएको पत्ता निकालिदिने र पानीले धुने ।	३ मिनेट
गाजर	कलिलो धेरै नछिप्पिएको छान्ने	पत्ता, जरा, नराम्रो दाग लागेको भाग तथा टुप्पा काटेर फाल्ने, बलान्चिड गरिसकेपछि खुर्कने र इच्छा अनुसारको चाना वा टुक्रा पार्ने ।	५ मिनेट

तरकारी	तरकारी छनौट	तयार गर्ने तरिका	ब्लान्चिङ गर्ने समय (उम्लेको पानीमा)
चुकन्दर	सानो १ इन्च डायमिटर मोटो भएको छानेर पानीले धुने ।	ब्लान्चिङ गरेपछि बाहिरपट्टि खुर्कने ।	५ मिनेट
ब्रोकाउली वा काउली	काउली पुष्ट हुनुपर्छ, कलिलो ब्रोकाउली मात्र छान्ने ।	ब्रोकाउली भाँडोमा अट्टे काट्ने काउली २ इन्चको टुक्रा पार्ने ।	३ मिनेट
ब्रुसेल्स स्प्राउट	सानो र पुष्ट भएको छान्ने ।	बाहिर खुकुलो भएको पत्ता निकालिदिने र पानीले धुने।	३ मिनेट
च्याउ	राम्रो बयान गर्न लाईकको नबिग्रेको छान्नु पर्दछ ।	राम्रोसँग सफा गर्ने ।	-
केराउ	कलिलो केराउ	बोक्रा छोडाएर पानीले छान्ने, सफा गर्ने एकै किसिमको दाना छान्ने ।	१-२ मिनेट
पालुङ्गो	खान योग्य कलिलो छान्ने	जरा र छिप्पिएको डाँठ भए काटेर फालिदिने र पानीले राम्रोसँग धुने ।	२-३ मिनेट
चना	ताजा र कलिलो छान्ने ।	बोक्रा छोडाई गेडा सफा गर्ने ।	१-२ मिनेट
गोलभेंडा	रातो, मझौला खालको र दाग नलागेको छान्ने ।	ब्लान्चिङ गरेपछि बोक्रा छोडाउने ।	२-३ मिनेट
सलगम	सेतो जातको रेसा नपरेको कलिलो छान्ने ।	धोएर ३/८ इन्च मोटो टुक्रा पार्ने ।	२-४ मिनेट
आलु	पुष्ट र एक नासको छान्ने	बोक्रा छोडाएर २ प्र.श. नुनपानीमा डुबाउने ।	२-३ मिनेट

## तरकारी प्रशोधन गर्ने तालिका

तरकारी	डिब्बाको किसिम	नुनपानी नुनको प्रतिशत	प्रयोग गर्ने समय (मिनेट) २४० फ.हा.)			कैफियत
			२ क्यान	२.५ क्यान	१० क्यान	
कुरिलो	साधारण (प्लेनवा ल्याक्वेर दलेको)	२.२५	२०	२४	४०	ल्याक्वेर दलेको भन्नाले डिब्बा
सिमी (ब्रोडविन)	” ”	२.५	४०	४०	७५	भिन्नपट्टि सल्फर वा गन्धकले असर गर्न नसक्ने
सिमी (फ्रेन्च) (वार नर विन)	ल्याक्वेर दलेको	२.५	४०	४०	७५	ल्याक्वेर पोतेको अर्थात् सल्फर
बिटरुट	” ”	१.५	३०	३०	४०	रेजिस्टान्ट वा एस आर
बन्दाकोपी	साधारण	२	३०	४०	६०	किसिमको डिब्बालाई
गाजर	साधारण वा ल्याक्वेर दलेको	२	२०	२५	५०	सम्भनुपर्छ ।

फुलकोपी	साधारण	२	२०	२०	-	
हरिया चना	साधारण	२	४०	४५	-	
च्याउ	ल्याक्वेर दलेको	२	२५	२५	४०	
केराउ	” ”	२+	४०	४५	६०	
आलु	साधारण वा ल्याक्वेर दलेको	२	४०	४५	-	
सलगम	साधारण	२	३०	३५	५०	उम्लेको पानी(२१२ फ.हा.) मा प्रशोधन गर्ने ।
रामतोरिया	” ”	२	२५	३५	-	
+गोलभेडा	” ”	१	२५	३०	७०	

+(गोलभेडांमा अमिलोपना हुने भएकोले अन्य फलहरूलाई जस्तै केवल उम्लेको पानीमा डुबाएर प्रशोधन गरे पुन्छ । )

**द्रष्टव्य:** यो तालिका नेपाल सरकार, कृषि मन्त्रालय, केन्द्रीय खाद्य प्रयोगशाला, खाद्य अनुसन्धान शाखाबाट प्रकाशित “घरेलु फल तथा तरकारी संरक्षण, २०४२” बाट लिइएको हो ।

#### (२) तरकारी सुकाउने :

तरकारीलाई सुकाई संरक्षण गर्ने प्रथा हाम्रा पूर्वजबाट नै अपनाई आएको प्रविधि हो । तर पनि परम्परागत प्रविधिभन्दा आधुनिक प्रविधिमा केही सुधारात्मक प्रयास भएको हुँदा तरकारी सुकाउने सम्बन्धी केही बयान पनि लाभदायक नै हुनेछ । वास्तवमा तरकारी संरक्षण गर्ने उपाय वा प्रविधिहरू मध्ये यो सुकाउने प्रविधि नै सबभन्दा सस्तो र सजिलो तथा गाउँघरमा पनि अपनाउन सकिने प्रविधि हो ।

#### तरकारी सुकाउँदा हुने फाइदाहरू :

- सस्तो, सजिलो र गाउँघरमा पनि अपनाउन सकिने ।
- तौल धेरै नै घट्ने हुँदा ढुवानीमा खर्च कम हुने ।
- दुसी वा अरु जीवाणुहरूको आक्रमणबाट बचावट हुने ।
- सुकाउँदा कम खर्चिलो हुने ।
- कम तरकारीबाट बढि पौष्टिक तत्वहरू पाइने ।
- स्थानीय सीप परिचालन हुने ।
- आधुनिक तरिकाबाट सुकाउँदा जीव रासायनिक प्रक्रिया रोकिन गई प्राकृतिक गुण, पौष्टिक तत्व तथा रङ्ग कायम रहने ।

#### तरकारी सुकाउने माध्यमहरू :

तरकारी निम्न चार माध्यमबाट सुकाउन सकिन्छ -

##### (क) सौर्यशक्तिद्वारा :

दाउरा, पेट्रोल, कोइला तथा बिजुली नभएको ठाउँमा यो घाममा मात्र सुकाउने उपाय हो । किस्ती वा मान्द्रोमा

तरकारी फिँजाएर पातलो र सफा कपडाले राम्रोसँग ढाकेर घाममा सुकाइन्छ ।

(ख) कृत्रिम ड्रायरद्वारा :

यसमा आफूले चाहे अनुसारको तातो गराई नियन्त्रित रूपमा सुकाउन सकिन्छ । यो किन्न केही खर्चिलो हुन्छ ।

(ग) सोलर ड्रायरद्वारा :

किस्ती वा मान्द्रोमा सुकाउँदा धेरै समय लाग्ने हुँदा र कीरा, धूलो पानीबाट बचाउन यो ड्रायरको उपयोग गर्न सकिन्छ । यसमा छिटो पनि सुक्छ ।

(घ) अस्मोटिक डिहाइड्रेशन :

तरकारीलाई नुनमा घोलेर तरकारीमा भएको पानीलाई बाहिर निकाली राख्नुपर्छ । यस्तो तरकारी सुकाउने विधिलाई अस्मोटिक डिहाइड्रेशन भनिन्छ । यो घाम नभएको बेला अर्थात् वर्षा आदिमा प्रयोग गर्न सकिन्छ ।

## तरकारी सुकाउने प्रक्रियाहरू :

१. तरकारीको छनौट :

धेरै नछिप्पिएको, खानयोग्य, कलिलो, रेसा नभएको, दाग र रोग नलागेको तरकारी छान्नुपर्छ । सुकाउन सकिने तरकारी :- गाजर, मुला, भन्टा, काउली, बन्दाकोपी, फर्सी, बोडी, सिमी, चम्सुर, पालुङ्गो, रामतोरिया, आलु, प्याज, गोलभेंडा, रायो, करेला, सलगम, धनियाँ, लौका, इस्कुस, खुर्सानी, धिरौंला, चिचिण्डो, कुरिलो, परवल, कोइरालोको फूल, चुकन्दर, ग्याँठकोपी, ब्रोकाउली आदि ।

२. तरकारीलाई सफागर्ने तयारी गर्ने :

तरकारीलाई राम्ररी माटो, फोहर आदि हटाउन दुई-तीन पटक पखाल्नुपर्छ । यसपछि काम नलाग्ने दाग, बियाँ, रेसा आदि सबै चक्कुले ताछेर वा काटेर फ्याँकी पुनः पखाल्नुपर्छ । त्यसपछि आवश्यकता अनुसार चाना वा टुक्रा बनाएर काट्नुपर्छ । काट्ने बित्तिकै नुनपानी वा मेटावाइसल्फाइट मिसिएको पानीमा सबै भाग डुब्ने गरी राख्नुपर्छ । यसो नगरेमा तरकारी खैरो हुन जान्छ ।

३. प्रारम्भिक प्रशोधन गर्ने :

तरकारीको किसिम हेरी नुनपानीमा डुबाउने, पोटसियम मेटावाइसल्फाइट मिसिएको पानीमा डुबाउने, बाफमा केही बेर पकाउने वा उम्लेको पानीमा केही बेर डुबाउने गर्नुपर्छ । यसो गर्नुको मुख्य तात्पर्य तरकारीमा भएको रङ्ग, बास्ना, स्वाद यथावत् अवस्थामा राख्नको लागि हो । भन्टा, रामतोरिया, गाजर जस्ता तरकारीहरू जो चाँडै नै खैरो हुने गर्दछ । तर प्याज, लसुन जस्ता तरकारीलाई भने बलान्चिड गर्नुपर्ने आवश्यकता पर्दैन । बलान्चिड गर्दा अधिकांश कीटाणुहरू हट्न जाने, इन्जाइमहरू काम गर्न नसक्ने भई तरकारी बिग्रनबाट बच्न सक्दछ ।

४. तरकारी सुकाउने :

यसरी तरकारीलाई प्रारम्भिक प्रशोधन गरिसकेपछि सफा प्वाल परेको किस्ती, पिँया नलाग्ने जाली वा

सफा मान्द्रोमा फिँजाएर पातलो कपडाले ढाकेर तरकारी सुकाउनुपर्छ । ढाकनाले धूलो, फोहर-मैला आदि तरकारीमा पर्न सकदैन । त्यस्तै प्वाल परेको सुकाउने किस्ती वा मान्द्रोले तरकारीबाट निस्केको पानीको बाफ बाहिर गई एकनासले सुकनमा मद्दत गर्दछ । हातले मिच्च सकिने भएपछि सुकाउन पुगेको मान्न सकिन्छ । सुकाइसकेपछि एकरात प्याक नगरी त्यसै राख्नुपर्छ । तातै छँदा प्याक गर्नाले तरकारीबाट निस्कँदै गरेको बाफ पाकेटभित्र जम्मा भई त्यसमा दुसी पर्न सक्छ ।

५. **प्याक गरी संचय गर्ने :**

प्याक गर्ने भाँडो सफा र सुख्खा हुनुपर्छ । बाहिरी बाफ, हावा, धूलो, कीरा, मुसा आदिबाट बचाउन सक्ने खालको हुनु पर्दछ । २५० गेज पोलिथिन वा अन्य प्याकेट प्रयोग गर्न सकिन्छ ।

६. **सुकाएको तरकारी प्रयोग गर्ने :**

सुकाएको तरकारीलाई दुई किसिमले प्रयोग गर्न सकिन्छ । सुकेको तरकारीलाई पानीमा मिसाएर(१) छिटो गरी पकाउने (२) ढिलो गरी भिजाई राखेपछि पकाएर नुन, तेल, मसलाहरू ताजा तरकारीमा जस्तै यसमा पनि राख्न सकिन्छ ।

## कौसी तरकारी खेती प्रविधि

### परिचय

सामान्य अर्थमा कौसी तरकारी खेती भन्नाले खेती गर्ने जमिनको अभाव रहेको घना बस्ती भएका शहरी वा शहरउन्मुख क्षेत्रमा परिवारको दैनिक तरकारीको आवश्यकता पूर्ति गर्नको लागि गरिने तरकारी,फलफुल तथा मसलाबालीको खेतीलाई बुझिन्छ । हाल आएर यस प्रविधिको नेपालको शहरी क्षेत्रमा लोकप्रियता बढ्दै गएको पाईन्छ ।

### कौसी खेतीका फाइदाहरू

- परिवारको इच्छा अनुसारको स्वच्छ एवं ताजा तरकारी तथा फलफुल आपूर्ति हुने
- दैनिक तरकारी तथा फलफुल किन्नको लागि लाग्ने पैसा तथा समयको बचत हुने
- दैनिक भान्साबाट निस्कने कुहिने फोहरमैलाबाट मल निर्माण गरी वातावरण प्रदुषण नियन्त्रण तथा कौशी तरकारी खेतीबाट शहरी क्षेत्रमा हरियाली प्रबर्द्धन हुने
- फुर्सदको समयको सदुपयोग हुने
- शारिरिक तथा मानसिक तन्दुरुस्ती मिल्ने

### कौसी खेतीको लागि स्थानको छनौट

कौसी खेतीको लागि प्रशस्त घाम लाग्ने तथा सजिलैसँग पानी दिन सकिने तथा गोडमेल गर्न सकिने, निकासको उचित प्रबन्ध भएका तल उल्लेखित ठाउँहरू उपयुक्त हुन्छन् :

• **घरको छत**

घरले थाम्न सक्ने तौललाई ध्यानमा राखी खुल्ला छतमा माटो वा अन्य बिरुवा हुर्काउन सकिने पदार्थहरू

(Medium) जस्तै कोकोपिट र माटो वा प्रांगारिक मलको मिश्रण राखी खेती गर्न सकिन्छ ।

- **घरको बरण्डा**

पक्की घरमा घर अनुसार निकालिएका कौसीहरू (Balcony) मा उपयुक्त-आकारका भाँडा गमला, फ्रेम, बाकस तथा अन्य संरचना राखी तरकारी खेती गर्न सकिन्छ ।

- **घरको कौसी**

- **कौसी वा बरण्डाको रेलिङ**

- **घर-कम्पाउण्डको पर्खाल**

### **कौसी खेतीका लागि संरचनाको छनौट**

- माटोको गमला, विस्कटका खाली टिन, आधा काटिएका ड्रम, मालसामान प्याक भएर आएका काठका बाकस,माछा प्याकिंग भएर आएका स्टाइरोफोम, पुराना बोरा र प्लाष्टिका थैला आदि कौसी खेतीमा प्रयोग गर्न सकिने संरचना हुन् । यी भाडाहरूको साइज र आकार फरक हुन सक्दछन् । त्यसैले लगाइने तरकारीको बोटको फैलावटका आधारमा भाडोको छनौट गरिनु पर्दछ । साधारणतया ३० से.मी. देखि ४५ से.मी. ब्यास भएको गमला वा प्लाष्टिकको थैला, बोरा आदि प्रयोग गर्नु बढी व्यावहारिक देखिन्छ । यी भाँडाहरूको पिंघमा पानी निश्चर जाने स-साना प्वालहरू हुनु आवश्यक छ । खर्चको दृष्टिकोणले प्लाष्टिक थैला वा बोरा सबैभन्दा सस्तो पर्दछ । तर यो एक पटक मात्र प्रयोग गर्न सकिन्छ । गमला, काठको बाकस र सिमेन्टका संरचना महँगो पर्दछन् तर पटक पटक प्रयोगमा ल्याउन सकिन्छ ।

### **कौसी खेतीको लागि वालीको छनौट**

कौसी खेतीमा लगाउने वाली छनौट गर्दा ध्यान दिनुपर्ने कुराहरू :

- जरा सकभर कम फैलने खालको तथा जरा कम गहिराईमा सिमित रहने
- छिटो उत्पादन दिने
- लामो समयसम्म उत्पादन दिने
- बोट धेरै नभाङ्गिने

### **कौसी खेतीका लागि उपयुक्त केही फलफुल तथा तरकारीहरू**

खेती गरिने स्थानको हावापानी तथा उपलब्ध संरचनालाई बिचार गरी कौसीमा निम्न प्रकारका फलफुल तथा तरकारी वालीहरू खेती गर्न सकिन्छ :

तालिका : कौसीमा खेती गर्न सकिने केही तरकारीहरू

तरकारी वाली	जात
गोलभेंडा	मनप्रेकस, अभिनाश, मनिषा, सिर्जना, लगायत सिफारिस गरिएका अन्य जातहरू
भण्टा	पुसा पर्पल लड, नूर्की, जुम्ली स्थानीय आदि
भेडे खुर्सानी	क्यालिफोर्निया वण्डर, बेल बण्डर

तरकारी बाली	जात
खुर्सानी	ज्वाला, कर्मा ७४७, एन एस १७०१, अकबरे
स्विसचार्ड	सुसाग
रायो	खुमल चौडापात, खुमल रातोपात, मार्फा चौडापात
तीते करेला	पुषा दोमौसमी, कोयम्बटुर लङ्ग, पाली आदि
काँक्रो	जापानीज ग्रीन लङ्ग, माइको ग्रीन लङ्ग, भक्तपुरे स्थानिय, मालिनी, निन्जा आदि
लौका	स्थानिय, समर प्रलिफिक लङ्ग, एन एस ४०१
धिरौला	स्थानिय, पुषा चिल्लो, कान्तिपुरे, नारायणी
जुकेनी	ग्रे कोट, सोठडौं भी आदि
काउली	खुमल ज्यापूसिल्भर कप, ह्वाइट कप, स्नो मिस्टिक, काठमाण्डौ लोकल आदि
बन्दा	टी ६२१, ग्रीन कोरोनेट आदि
ब्रोकाउली	ग्रीन स्प्राउटिङ्ग, प्रिमियम कप
ग्याँठ गोभी	सम्राट, ह्वाइट भियाना, पर्पल भियाना, आदि
सिमी	भङ्गे, त्रिशुली (केन्दुकी वण्डर), चौमासे
बोडी	मालेपाटन १, मिटर, खुमल तने, आकाश आदि
रामतोरिया	अर्का अनमिका, पार्वती, जुली आदि
प्याज	एग्री फाउन्ड डार्क रेड, रेड क्रियोल, एन ५३
सलगम	काठमाण्डौ रातो, पर्पल टप
मुला	चलिस दिने, मिनो अर्ली, अल सिजन आदि

यस बाहेक कौसीमा धनिया,,लसुन, पालुंगो, जिरीको साग आदि जस्ता तरकारी बाली समेत लगाउन सकिन्छ ।

## कौसी खेतीका लागि माटो ब्यबस्थापन

कौसी खेतीमा माटो ब्यबस्थापनपूर्व माटोका निम्नलिखित कुरामा जानकारी हासिल गर्न आवश्यक पर्दछ ।

१. माटोको प्रकार (**वलौटेमाटो** – खेतीको लागि अयोग्य, **वलौटे दुमट** –मुला, गाजर, प्याज, **दुमट** – सवै खालको तरकारी लगाउन सकिने, **चिम्टाइलो** – तरकारीको लागि त्यात उपयुक्त नहुने)
२. माटोमा उपलब्ध प्रांगारिक पदार्थ (**खनिज माटो** ९–२० प्रतिशत मात्र कुहिएका वस्तु मिसिएको माटो, **प्रांगारिक माटो** ९२० प्रतिशत भन्दा वढी मात्र कुहिएका वस्तु मिसिएको)

यदि कौसी तरकारी खेती गर्ने हो भने लगाउने वाली अनुसार उपयुक्त माटोको छनौट गर्न आवश्यक छ । माटो उपयुक्त छैन भने पनि वजारमा उपलब्ध मधुमास (cocopeat) तथा प्रांगारिक मलको प्रयोग गरी

माटो सुधार गर्न सकिनाका साथै प्रांगारिक पर्दाथको उपलब्धता बढाइ माटोमा जैविक कृयाकलाप बढाउन सकिन्छ । माटो विरुवा अडिने आधार मात्र हो तसर्थ त्यसमा विरुवालाइ आवश्यक खाद्यपर्दाथ दिन सकेमा मात्र राम्रो उत्पादन लिन सकिन्छ भन्ने कुरामा ध्यान दिन सबै कौसी खेती गर्ने ब्यक्तिले ध्यान दिन जरुरी छ । माटोमा बायुमण्डलीय नाइट्रोजनको मात्रा थपन कोसेबालीको बाली चक्र अपनाएमा उत्पादकत्व बृद्धि गर्न सकिन्छ ।

### कौसीमा तरकारी उत्पादनको लागि माटो ब्यबस्थापनमा ध्यान दिनुपर्ने कुराहरू

- स्वस्थ र सफा ठाउँको राम्रो मलिलो माटो ल्याई डल्ला फोरर सफा गरी भ्यास, छेस्काछेस्की, ठुटा, गिर्खा केलाई चालेर सफा गर्नुपर्दछ ।
- त्यसपछि गेगर नमिसिएको राम्रो बालुवा र राम्रोसँग पाकेको कम्पोष्ट मल वा गोबर मल वा जंगलमा पतिडर कुहिएर बनेको मल धूलो पारेर केलाई चाल्नाले अथवा जालीले चाल्नुपर्दछ ।
- २ भाग माटोमा एक भाग कम्पोष्ट मिसाउने यदि बालुवा नभएको माटो छ भने एक भाग बालुवा पनि मिसाउने
- भाँडो वा संरचनामा समिश्रण भर्नुभन्दा पहिलो साना साना इटका टुक्रा वा गेगरले भाडोका प्वालको सतहसम्म पुग्ने गरी भर्नु पर्दछ ।
- प्लाष्टिकको थैला वा भाडोमा समिश्रण भर्दा गमला वा काठको बाकसमा समिश्रण पुरा नभरेर केहि ठाउँ खाली राख्नु पर्दछ ।
- प्लाष्टिक थैलामा दुई तिहाई मात्र समिश्रण भरेर एक तिहाई भाग उल्टाउदै लगेर समाउन सजिलो पार्नु पर्दछ ।
- भरेको समिश्रणलाई एक पटक हजारिले राम्ररी भिज्ने गरी पानी दिई केही ओभाएपछि विरुवा सार्नु पर्दछ ।

### कौसी खेतीका लागि माटो छनौट गर्दा निम्न कुरामा ध्यान दिन आवश्यक हुन्छ

- माटोको प्रकार तथा लगाउने बालीको आवश्यकता
- माटोमा रहेको प्रांगारिक पर्दाथको अबस्था (सामान्यतया माटोको रंगलाई बिचार गरेर)
- माटोको अम्लियपना वा क्षारियपनाको अबस्था
- माटोबाट सर्ने रोग तथा कीराको अबस्था (पहिला भएको बाली तथा तिनमा लागेको रोग कीराको अबस्था बिश्लेषण गरेर)

कौसी खेती कम माटोमा सघन रुपबाट तरकारी खेती गरिने प्रविधि भएकोले समुचित रुपमा मलखादको ब्यबस्थापन गर्न अत्यावश्यक हुन्छ । मलखादको प्रयोग गर्दा लगाईएको तरकारी बालीको किसिम, आवश्यक मलखादको मात्रा आदि कुरालाई ध्यान दिन आवश्यक छ अन्यथा अपेक्षित रुपमा उत्पादन लिन सकिदैन । कौसी खेतीको लागि खेर गएका सड्ने बस्तु कुहाई घरमै मल बनाउनाको साथै बजारमा उपलब्ध बिभिन्न प्रकारका प्रांगारिक मल तथा आवश्यकता खाद्यतत्व आपूर्ति गर्न रासायनिक मलको समेत प्रयोग गर्न सकिन्छ । कौसी खेती गर्दा मलखाद ब्यबस्थापन गर्दा कोसेबालीको प्रयोग तथा बालीचक्र प्रणालीको अबलम्बनमा ध्यान दिन आवश्यक छ ।



## खाद्यतत्व व्यवस्थापन

विरुवाका आवश्यक खाद्य तत्वहरूको अभावमा विरुवाले आफ्नो जीवन चक्र पुरा गर्न सक्दैन, एउटा तत्वको अभावमा त्यस तत्वले गर्ने काम अर्को तत्वले गर्न सक्दैन तथा ती तत्वहरूले विरुवाको वृद्धि तथा विकासमा सोभै असर पार्दछन् तसर्थ विरुवाको समूचित खाद्यतत्व व्यवस्थापनमा सदैव ध्यान दिन जरूरी हुन्छ ।

### खाद्यतत्वको वर्गीकरण:

विरुवालाई आवश्यक खाद्यतत्वको मात्राको आधारमा खाद्यतत्वलाई निम्नलिखित तहमा वर्गीकरण गरिएको छ :

**प्राथमिक खाद्य तत्व :** कार्बन, हाइड्रोजन, अक्सिजन जुन हावा तथा पानीबाट प्राप्त हुन्छन् ।

**मुख्य तत्व :** नाइट्रोजन, फस्फोरस, पोटास जसको लागि रासायनिक तथा प्रांगारिक स्रोतको प्रयोग गर्नु पर्दछ ।

**सहायक तत्व:** क्याल्सियम, म्याग्नेसियम, सल्फर पोटास जसको लागि रासायनिक, प्रांगारिक स्रोतको साथै बजारमा उपलब्ध सुक्ष्म तत्वको प्रयोग गर्नु पर्दछ ।

**सुक्ष्म तत्व :** सुहाग, जस्ता, म्यागनिज, मोलिब्डेनम, ताँवा, क्लोरिन र फ्लाम पोटास जसको लागि रासायनिक, प्रांगारिक स्रोतको साथै बजारमा उपलब्ध सुक्ष्मतत्वको प्रयोग गर्नु पर्दछ ।

### कौसी खेतीको आकार

कौसी बारीमा कुन तरकारी कति लगाउने भन्ने कुरा परिवारको आवश्यकता, उपलब्ध स्थान तथा श्रोत साधनमा भर पर्दछ सामान्यतया ४ देखि ६ जना परिवारको लागि ताजा तरकारी आपूर्तिको लागि ४०-५० वटा गमला वा अन्य संरचनाहरू र २५-३० बर्ग मिटर क्षेत्रफल बराबरको छत अथवा काठको ट्रे को आवश्यक पर्दछ । कौसी खेती बिस्तार गर्न आफूले बनाएको घरको संरचना कति बलियो छ र त्यसले कति भार बहन गर्न सक्दछ भन्ने कुरामा समेत विचार पुर्याउन आवश्यक छ । यदि बरण्डा, पर्खाल लगायतका क्षेत्रहरू प्रशस्त छ भने सो क्षेत्रमा समेत तल्ले पद्धति (vertical system)मा खेती गर्न सकिन्छ ।

तरकारीको नाम	विरुवा संख्या	लगाउने समय		प्रतिबोट सरदर उत्पादन, किलोग्राम	जम्मा उत्पादन, किलोग्राम
		तराई भित्री तराई वा खोच बेसी	मध्य पहाड		
१. गोलभेडा	५ बोट	असार-कार्तिक (भाद्र चैत्र)	फागुन- असार (बैशाख-असोज)	२	१०
२. भन्टा	५ बोट	चैत्र-असार (जेष्ठ-असोज)	फागुन- असार (बैशाख-असोज)	३	१५
३. रामतोरीया	१० बोट	फागुन-बैशाख (बैशाख-भदौ)	बैशाख-जेठ (असार-भदौ)	१	१०
४. पिरोखुर्सानी	५ बोट	वाह्रै महिना (वाह्रै महिना)	माघ-असार (बैशाख-भाद्र)	१	५

तरकारीको नाम	बिरुवा संख्या	लगाउने समय		प्रतिबोट सरदर उत्पादन, किलोग्राम	जम्मा उत्पादन, किलोग्राम
		तराई भित्री तराई वा खोच बेसी	मध्य पहाड		
५. भेडेखुर्सानी	५ बोट	असार-कार्तिक (भाद्र-चैत्र)	फागुन-बैशाख (बैशाख-भाद्र)	२	१०
६. तितेकरेला	२ बोट	पुस-बैशाख (चैत्र-भदौ)	चैत्र -बैशाख (असार-असोज)	३	६
७. स्विस्चार्ड	५ बोट	असोज-मंसिर (बाह्रै महिना)	बाह्र महिना (बाह्रै महिना)	४	२०
८. रायो	१० बोट	असोज-मंसिर (मंसिर-फागुन)	भाद्र -पुस (असोज-फागुन)	४	२०
९. ब्रोकाउली	१० बोट	असोज-मंसिर (कार्तिक माघ)	भाद्र-पुस (कार्तिक-फागुन)	१	१०
१०. सिमी	१० बोट	भाद्र (असोज-कार्तिक)	फागुन-चैत्र (बैशाख-जेष्ठ)	२	२०
११. स्क्वास	४ बोट	माघ-फागुन (चैत्र-बैशाख)	फागुन-चैत्र (बैशाख-जेष्ठ)	३	१२

नोट : कोष्टभित्रको समयले उत्पादन दिन शुरुहुने समय जनाउँदछ ।

केही प्रमुख तरकारीवालीहरूका लागि आवश्यक संरचनाको गहिराइ र चौडाइ

तरकारी बाली	खेती गर्नको लागि घरको उपयुक्त भाग	संरचनाहरूमा हुनु पर्ने	
		गहिराइ	चौडाइ
काउली	कौसी र बरण्डा	३०-४० से.मी.	२०-३० से.मी.
ब्रोकाउली	कौसी र बरण्डा	३०-४० से.मी.	२०-३० से.मी.
स्क्वास फर्सी	कौसी र बरण्डा	४०-४५से.मी.	३०-४० से.मी.
पीरो खुर्सानी	कौसी र बरण्डा	४०-४५से.मी.	३० से.मी.
भेंडे खुर्सानी	कौसी र बरण्डा	४०-४५से.मी.	३०-४० से.मी.
गोगभेंडा	कौसी र बरण्डा	४०-४५से.मी.	३०-४० से.मी.
भण्टा	कौसी र बरण्डा	४०-४५से.मी.	३०-४० से.मी.
राम तोरीया	कौसी र बरण्डा	४०-४५से.मी.	३०-४० से.मी.
केराउ	कौसी र बरण्डा	३०-४० से.मी.	२०-३० से.मी.
बोडी	रेलीङ्ग, डोरी, पोल	३०-४० से.मी.	३०-४० से.मी.

तरकारी बाली	खेती गर्नको लागि घरको उपयुक्त भाग	संरचनाहरूमा हुनु पर्ने	
		गहिराइ	चौडाइ
सीमी (लहरे)	रेलीङ्ग, डोरी, पोल	३०-४० से.मी.	३०-४० से.मी.
सीमी (भाङ्गे)	कौसी र बरण्डा	३०-४० से.मी.	३०-४० से.मी.
कांक्रा, करेला, लौका, धिरौला आदि	रेलीङ्ग, डोरी, पोल,पर्खाल आदि	४०-४५से.मी.	४०-४५से.मी.

### कौसी खेतीमा हेरचाह तथा गोडमेल

- गमला, प्लाष्टिक तथा संरचनामा सारेको बिरूवालाई बराबर हेरचाह र हल्का गोडाईको आवश्यकता पर्दछ।
- बोटलाई साना साना करिब १ मिटर लामो बांसको कप्टेरा वा लठी गाडी सहारा दिनु पर्दछ। लहरेबालीलाई डोरीको सहायताले बढन दिनु पर्दछ।
- कौसीमा खेती गरिएका फलफुल र तरकारीहरूलाई एकनासको चिस्यानको आवश्यकता पर्दछ। बढी सुख्खा र बढी पानी हुन दिनु हुँदैन। कहिलेकाही चर्को घाम लाग्दा प्लाष्टिक तथा भाडा तातेर बिरूवा ओइलाउन थाल्दछ। त्यो अवस्थामा छहारीतिर सार्नु पर्दछ।

### बाली टिपाई

तरकारी तथा फलफुलको उपयुक्त अबस्थाको विचार गरी टिप्नु पर्दछ। फल ठूलो बनाएर टिप्छु भनेर धेरै समय बोटमै राख्नु हुँदैन यसले नयाँ आउने फल लाइ असर पार्दछ। तसर्थ टिप्न योग्य अबस्थाको विचार गरी टिप्दै जानु पर्दछ।

तालिका : केही तरकारी वालीको टिप्ने समय

तरकारी	टिप्ने समय र तरीका
गोलभेडा	टाढाको बजारमा लैजाने भए भेट्नुो सहित छिप्पेको अबस्थामा टिप्ने (गोलभेडालाई काट्टा भित्रको बियाँ नकाटिएमा छिप्पेको भनेर जान्ने) नजिकको बजारमा लैजान पहिलो रंग चढेपछि लैजाने
काउली	फूल कस्सिएको अबस्थामा फुल छोपिने गरी केही पात राखेर
काँक्रो	फूल फुलेको साधारणतया १५-२० दिनपछि

### कौसी खेतीमा रोग तथा कीरा ब्यबस्थापन

- कौसी खेतीमा रासायनिक बिषादीको प्रयोग सकेसम्म नगर्नु राम्रो हुन्छ। परम्परागत तरिकाबाट तयार गरिएका बानस्पतिक विषादी प्रयोग गर्दा राम्रो हुन्छ। स्थानिय स्तरमा उपलब्ध खरानी, साबुन पानी, बकैनो, निम आदिको भोल प्रयोग रोग तथा कीराको प्रकोप कम गर्न सहयोगी हुन्छन्। मानव मुत्र र पशु मुत्र पनि

प्रयोग गर्न सकिन्छ। केहि नलागेमा कम समयमै उडेर जाने र मानवको लागि सुरक्षित बिषादी सावधानीपूर्वक मात्र प्रयोग गर्नु पर्दछ। यदि बिषादी प्रयोगै गर्ने हो भने बिषादी छरे पछि तोकिएको समय सम्म फलफूल र तरकारी टिपेर खानु हुदैन।

## रोग तथा कीरा नियन्त्रणका केही प्रभावकारी र बिधिहरू

### खेती गर्ने प्रबिधिहरू बाट

यो तरिका सबभन्दा प्रभावकारी तरिकाको रूपमा लिन सकिन्छ जसमा निम्न लिखित तरिकाहरू पर्दछन् :

- घुम्तीबाली प्रबिधि (लगातार एउटै बालीको एउटै संरचनामा खेती नगर्ने, कोशे तरकारी फल तरकारी, जरे तथा सागपातलाई बर्षेभरी मिलाएर रोप्ने)
- खेतबारीको सरसफाई (नियमित निरीक्षण गरी भारपात हटाउने)
- मिश्रीत बालीको प्रयोग (काउलीसँग लसुन, प्याज आदि, भण्टासँग धनियाँ आदि लगायत)
- राम्ररी पाकेको गोबर, कम्पोष्ट मलको प्रयोग
- रोग तथा कीरा रहित माटो तथा बिरुवा हुर्काउने माध्यमको प्रयोग

### माटोमित्र बसी बोटबिरुवामा आक्रमण गर्ने रोग तथा कीरा ब्यबस्थापन

- खिर्रो, बनमारा, तितेपाती, केतुकीका पात र डाँठलाई मसिनो पारेर काटी जमिनमा मिसाउने यसले रातो कमिला, धमिरा, खुम्रे, फेद कटुवाको नियन्त्रणमा सहयोग गर्दछ।
- चिउरीको पिना रातो कमिलाको लागि उपयोगी।
- तोरीको पिना १०० केजी प्रति रोपनीको दरले राखी अदुवा लगाउँदा गानो कुहिने रोग कम।
- असुरोको माटोमा छापो हाल्नाले फेद कटुवा र खुम्रे कम।
- तितेपातीमा ब्याक्टेरिया, दुसी तथा किटनाशक गुण हुन्छ।
- बोटको बरिपरी मकैको पिठो छर्नाले फेद कटुवाले धेरै पिठो खाई पेट फुटेर मर्दछ।
- सिस्नोको पात र मुन्टालाई १:२ पानीमा १५ दिन कुहाउने र ३ भाग पानी मिसाएर माटोमा प्रयोग गर्दा रातो कमिला र खुम्रेमा प्रभावकारी।
- बकाईनोको १ केजी पात ५ लि पानीमा मिसाई छानेर बिरुवामा तत्काल प्रयोग गर्दा माटोका हानिकारक जिबाणुको नियन्त्रणमा धेरै सहयोग पुग्दछ।

## सन्दर्भ सामाग्री

तरकारी विकास महाशाखा. २०५२. नेपालमा तरकारी खेती, श्री ५ को सरकार, कृषि मन्त्रालय, कृषि विभाग, तरकारी विकास महाशाखा, खुमलटार, ललितपुर ।

बुढाथोकी, केदार . २०६३ . बजारमुखी अर्गानिक र बेमौसमी तरकारी खेति प्रविधि . बसन्ती बुढाथोकी, नखु, ललितपुर ।

गौली, रामचन्द्र. २०६४. बेमौसमी तरकारी खेति प्रविधि. क्षेत्रिय कृषि अनुसंधान केन्द्र, लुम्ले, कास्की

गौतम, ईश्वरी प्रसाद र रामचन्द्र गौली . (२०६३). बर्षे भरि काँक्रो खेती गर्ने प्रविधि . नेपाल कृषि अनुसन्धान परिषद, क्षेत्रिय कृषि अनुसंधान केन्द्र, लुम्ले, कास्की

नेउपाने, फणिन्द्र प्रसाद. २०५८. तरकारीबालीहरूमा लाम्ने कीराहरूको एकीकृत व्यवस्थापन . जगदम्बा प्रेस, पाटनढोका ।

[Http://ipm.ncsu.edu/vegetables/Pamphlets/cucumber](http://ipm.ncsu.edu/vegetables/Pamphlets/cucumber).

<http://www.dpi.nsw.au/agriculture/horticulture/greenhouse/pest-disease/general/cucumber-nutrition#pd> .

TBIC.2010.Reports on Experiment in Vegetable cultivation technology. Tsukuba international center . Japan international cooperation agency. Text book of VC no 71.

बार्षिक प्रगति पुस्तिका २०७२/७३. तरकारी विकास निर्देशनालय, खुमलटार, ललितपुर ।

<http://agropedia.iitk.ac.in/content/deficiency-symptoms-nutrients-and-their-remedies>

के.सि. रामबहादुर र साथीहरू . २०६८ । प्लाष्टिक घरभित्र गोलभेंडा खेती र गोलभेंडाको वर्णशंकर बीउ उत्पादन प्रविधि । नेपाल कृषिअनुसंधान परिषद, कृषि अनुसंधान केन्द्र(बागवानी), मालेपाटन ।

काफ्ले, अरुण र लालकुमार श्रेष्ठ . २०६६. प्लाष्टिक घरभित्र गोलभेंडा उत्पादनको आर्थिक विश्लेषण: हेमजा कास्कीको अध्ययन. कृषि द्वैमासिक पत्रिका । कृषि सुचना तथा संचार केन्द्र हरिहरभवन ।

Correll, Jim C . 2008 . Technical Consultancy Report on Improved Technology of Cultivation and Integrated Pest Management of Tomato Crop in Plastic House . Submitted to Plastic Tunnel Association, Pokhara, Batulechaur.

[http://www.avrdc.org/photos/tomato\\_diseases/index.html](http://www.avrdc.org/photos/tomato_diseases/index.html) . Retrieved: 28 July, 2008.

[http://www.Vegetablemndonline.ppath.cornell.edu/factsheets/tomato\\_diseases.htm](http://www.Vegetablemndonline.ppath.cornell.edu/factsheets/tomato_diseases.htm). Retrieved : 2Aug, 2008.

<http://www.entweb.clemenson.edu/elis/index.htm> . Retrieved : 28 July, 2008 .

Zitter, Thomas A., Steve Reiners . 2004 . Common Tomato Fruit Disorder . [http:// www](http://www).

*Vegetablemndonline.ppath.cornell.edu/News Articles/tom\_comdis.htm . Retrieved: 28 July, 2008.*

*TBIC.2010.Reports on Experiment in Vegetable cultivation technology. Tsukuba international center . Japan international cooperation agency.Text book of VC no 71.*

तरकारी बिकास निर्देशनालय । २०६८ । तरकारीवालीका पन्जकृत जातहरू । तरकारी बिकास निर्देशनालय, खुमलटार, ललितपुर

काउली समुहका तरकारी खेती, मनहर कडरिया, २०७४।०७५, तरकारी खेती प्रविधि पुस्तक, PMAMP, Vegetable Zone, Chitwan

वागवानीका उन्नत प्रविधिहरू । २०७१ । नेपाल कृषि अनुसन्धान परिषद्, वागवानी अनुसन्धान केन्द्र, मालेपाटन, पोखरा ।

अरुण काफ्ले, २०७४, शहर केन्द्रित आधुनिक तरकारी खेती प्रविधि, क्वालिटी पब्लिकेशन, सामाखुसी, काठमाडौं।